

सिद्धार्थ बैंक लिमिटेड
एक्काइसौं वार्षिक प्रतिवेदन
आ.व. २०१८/१९



सम्बन्ध सधैंभरिलाई

सञ्चालक समिति



मनोज कुमार केडिया

अध्यक्ष
(प्रतिनिधि, प्रुडेन्सियल इन्भेष्टमेन्ट कं. प्रा. लि.)
संस्थापक समूह



नरेन्द्र कुमार अग्रवाल

सञ्चालक
संस्थापक समूह



राहुल अग्रवाल

सञ्चालक
संस्थापक समूह



दिनेश शंकर पालिखे

सञ्चालक
(प्रतिनिधि, गिन्नी
इन्भेष्टमेन्ट प्रा. लि.)
सर्वसाधारण समूह



अंकित केडिया

सञ्चालक
(प्रतिनिधि, लिभरेज
होल्डिङ्ग्स प्रा. लि.)
सर्वसाधारण समूह



मिना कुमारी सैजु

स्वतन्त्र सञ्चालक

लक्ष्मण घिमिरे
कम्पनी सचिव

लेखापरीक्षक
सि.ए. अशेष राजबाहक
साभेदार
जि. पि. राजबाहक एण्ड कम्पनी
चार्टर्ड एकाउण्टेण्टस्

विषय सूची

क्र.सं	विषय	पृष्ठ
१.	एक्काइसौ वार्षिक साधारणसभाको सूचना	१
२.	साधारण सभा सम्बन्धी संक्षिप्त जानकारी	२
३.	बैंकको संक्षिप्त जानकारी	५
४.	उत्कृष्ट वाणिज्य बैंकको सूचीमा सिद्धार्थ बैंक	११
५.	बैंक संचालक समितिका अध्यक्षज्यूको मन्तव्य	१३
६.	संचालक समितिको वार्षिक प्रतिवेदन	१७
७.	संस्थागत सुशासन सम्बन्धी वार्षिक अनुपालना प्रतिवेदन	६१
८.	एकिकृत लेखापरीक्षकको प्रतिवेदन	६३
९.	एकिकृत वित्तीय अवस्थाको विवरण	६८
१०.	एकिकृत नाफा नोक्सान विवरण	७०
११.	एकिकृत अन्य विस्तृत आम्दानीको विवरण	७१
१२.	एकिकृत नगद प्रवाह विवरण	७२
११.	एकिकृत इक्विटीमा भएको परिवर्तनको विवरण	७४
१३.	लेखा सम्बन्धी टिप्पणीहरू तथा प्रमुख लेखानीतिहरू	७९
१४.	अनुसूचीहरू	१०३
१५.	प्रकटीकरण (Disclosure) तथा थप जानकारी	१४०
१६.	प्रमुख सूचकाङ्कहरू	१७३
१७.	धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ बमोजिमको विवरण	१७४
१८.	कम्पनी ऐन, २०६३ को दफा १०९ बमोजिमको विवरण	१७९
१९.	नेपाल राष्ट्र बैंकको निर्देशन	१८३
२०.	प्रबन्धपत्र र नियमावली संशोधनको तीन महले विवरण	१८४

सिद्धार्थ बैंक लिमिटेडका शेयरधनी महानुभावहरूलाई

एक्काइसौं वार्षिक साधारण सभाको सूचना

श्री शेयरधनी महानुभावहरू,

यस बैंकको मिति २०७९ साल पौष ०५ गते (तदनुसार २० डिसेम्बर, २०२२) का दिन बसेको सञ्चालक समितिको ४०३औं बैठकको निर्णयानुसार बैंकको एक्काइसौं वार्षिक साधारण सभा निम्न मिति, समय र स्थानमा निम्न विषयहरूमा छलफल तथा निर्णय गर्न बस्ने भएको हुँदा सम्पूर्ण शेयरधनी महानुभावहरूको जानकारी एवम् उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछु ।

सभा हुने मिति, समय र स्थान

मिति : २०७९ साल पौष २८ गते बिहीबार (तदनुसार १२ जनवरी, २०२३)

स्थान : आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौं ।

सभा शुरु हुने समय : बिहान ११:०० बजे

उपस्थिति पुस्तिका बिहान ९:०० बजे देखि नै खुल्ला राखिने छ ।

छलफलका विषयहरू

(क) सामान्य प्रस्ताव

- आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी सो लाई पारित गर्ने ।
- लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ आषाढ मसान्तको वित्तीय अवस्थाको विवरण र मिति २०७८ श्रावण १ देखि २०७९ आषाढ मसान्त सम्मको नाफा नोक्सान विवरण, सोही अवधीको नगद प्रवाह विवरण, इक्विटीमा भएको परिवर्तनको विवरण र तत् सम्बन्धी अनुसूचीहरू पारित गर्ने ।
- यस बैंकको सहायक कम्पनी "सिद्धार्थ क्यापिटल लि." को आ.व. २०७८/७९ को वित्तीय विवरण सहितको एकीकृत (Consolidated) वित्तीय विवरण स्वीकृत गर्ने ।
- कम्पनी ऐन, २०६३ को दफा १११ तथा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६३ अनुसार बैंकको लेखापरीक्षण समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०७९/८० को लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने ।
- बैंकको चुक्ता पूँजी रु. १२,५२,४४,२६,८३१/- (अक्षरेपी बाह्र अर्ब बाउन्न करोड चौवालीस लाख छब्बीस हजार आठ सय एकतीस रुपैया मात्र) को ०.६६ प्रतिशतका दरले रु. ८,२३,९७,५४५/- (अक्षरेपी आठ करोड तेईस लाख सन्तानब्बे हजार पाँच सय पैतालीस रुपैया मात्र) नगद लाभांश (बोनस शेयर कर प्रयोजनका लागि मात्र) प्रदान गर्ने सम्बन्धी सञ्चालक समितिको प्रस्ताव स्वीकृत गर्ने ।

(ख) विशेष प्रस्ताव

- सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम बैंकको चुक्ता पूँजी रु. १२,५२,४४,२६,८३१/- (अक्षरेपी बाह्र अर्ब बाउन्न करोड चौवालीस लाख छब्बीस हजार आठ सय एकतीस रुपैया मात्र) को १२.५० प्रतिशतका दरले हुने रु. १,५६,५५,५३,३५४/- (अक्षरेपी एक अर्ब छपन्न करोड पचपन्न लाख त्रिपन्न हजार तीन सय चौवन्न रुपैया मात्र) बराबरको बोनस शेयर जारी गर्ने ।
- माथि विशेष प्रस्ताव नं. १ बमोजिम बोनस शेयर जारी गरेका कारण हुने पूँजी वृद्धि लगायतका विषयहरू समावेश गरी बैंकको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन/थप/परिमार्जन गर्ने ।
- प्रबन्धपत्र र नियमावली संशोधन स्वीकृतिको क्रममा नियमनकारी निकायबाट कुनै फेरबदल, थपघट गर्न निर्देशन वा सुझाव भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई वा सञ्चालक समितिले तोकेको पदाधिकारीलाई अख्तियारी प्रत्यायोजन गर्ने ।
- बैंकले आ.व. २०७८/७९ मा संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्ने क्रममा आर्थिक सहायता प्रदान गर्दा कम्पनी ऐनको दफा १०५ (१) (ग) ले निर्धारण गरेको सीमाभन्दा बढी भएको खर्चलाई अनुमोदन गर्ने ।
- सिद्धार्थ बैंक लि. र अन्य कुनै उपयुक्त बैंक वा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने (Merger) तथा बैंकले अर्को कुनै उपयुक्त संस्थालाई प्राप्ती (Acquisition) गर्ने सम्बन्धमा बैंकको चल-अचल सम्पत्ति र दायित्व तथा कारोबारको मूल्याङ्कन (Due Diligence Audit- DDA) गर्न मान्यता प्राप्त मूल्यानकर्ता नियुक्त गर्ने, निजको पारिश्रमिक तोक्ने, गाभ्ने र गाभिने तथा प्राप्त गर्ने (Merger and Acquisition) सम्बन्धी समझदारी पत्र (Memorandum of Understanding) तर्जुमा गर्ने र अन्य आवश्यक प्रक्रिया पुरा गरी सो मा हस्ताक्षर गर्ने, लगायत मर्जर तथा एक्वीजिसन सम्बन्धी अन्य आवश्यक सम्पूर्ण प्रक्रिया पुरा गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने सम्बन्धी विशेष प्रस्ताव पारित गर्ने ।

(ग) विविध

सञ्चालक समितिको आज्ञाले
कम्पनी सचिव

साधारण सभा सम्बन्धी संक्षिप्त जानकारी

- साधारण सभाको प्रयोजनको लागि मिति २०७९ साल पौष १३ गते एक दिनको लागि बैंकको शेयर दाखिल खारेज दर्ता बन्द गरिनेछ । सो दिनभन्दा अघि शेयर बाँडफाँड भई वा नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सो दिनभन्दा अघि कारोबार भई बैंकको शेयरधनी दर्ता किताबमा कायम शेयरधनीहरूले सभामा भाग लिन, छलफल गर्न र मतदान गर्न सक्नु हुनेछ ।
- शेयरधनीहरूले आफै वा प्रतिनिधि मार्फत सभामा भाग लिन, छलफल गर्न र मतदान गर्न सक्नेछन् । नाबालक शेयरधनीहरूको तर्फबाट नाबालकको संरक्षक वा निजले नियुक्त गरेको प्रतिनिधिले सभामा भाग लिन, छलफल गर्न र मतदान गर्न सक्नेछन् । शेयरधनीहरूको दर्ता किताबमा संरक्षकको रूपमा नाम लेखिएको व्यक्तिलाई मात्र संरक्षक मानिनेछ ।
- संयुक्त रूपमा एकजना भन्दा बढी व्यक्तिको नाममा शेयर लिएकोमा त्यस्तो साभेदारहरूद्वारा मनोनित गरिएको साभेदारले वा निजहरूले मनोनित गरेको प्रतिनिधिले र सो बमोजिम कुनै साभेदार मनोनित हुन नसकेकोमा शेयरधनीहरूको दर्ता किताबमा जसको नाम पहिले उल्लेख भएको छ सोहि व्यक्तिले दिएको मत वा प्रतिनिधिपत्र मात्र सदर हुनेछ ।
- सभामा भाग लिन, छलफल गर्न र मतदान गर्नको लागि प्रतिनिधि नियुक्त गर्न चाहने शेयरधनीले बैंकको अर्को कुनै शेयरधनीलाई मात्र प्रतिनिधि नियुक्त गर्न सक्नुहुनेछ ।
- प्रतिनिधि नियुक्त हुने शेयरधनीले सभा सुरु हुनु भन्दा ४८ घण्टा अगावै प्रतिनिधिपत्र यस बैंकको शेयर रजिष्ट्रार श्री सिद्धार्थ क्यापिटल लिमिटेड, नारायणचौर, नक्साल, काठमाडौंमा बुझाई सक्नु पर्नेछ ।
- प्रतिनिधि नियुक्त गरी सो को लागि प्रतिनिधिपत्र यस बैंकको शेयर रजिष्ट्रार श्री सिद्धार्थ क्यापिटल लि., नारायणचौर, नक्साल, काठमाडौंमा बुझाई सकेपछि प्रतिनिधि बदर गरी अर्को प्रतिनिधि दिन चाहेमा सो को सूचना सभा सुरु हुनुभन्दा ४८ घण्टा अगावै यस बैंकको शेयर रजिष्ट्रार श्री सिद्धार्थ क्यापिटल लि., नारायणचौर, नक्साल, काठमाडौंमा नै दिनुपर्नेछ ।
- एकै शेयरधनीले एक भन्दा बढी प्रतिनिधि नियुक्त गरेको अवरस्थामा दफा ६ बमोजिम बदर गरिएकोमा बाहेक त्यस्तो सबै प्रतिनिधि बदर हुनेछ । प्रतिनिधि नियुक्त गर्ने शेयरधनीले कुनै कारणवश त्यस्तो प्रतिनिधि बदर गरी आफै सभामा उपस्थित भई सभामा भाग लिन, छलफल गर्न र मतदान गर्न चाहेमा सोको लिखित सूचना सभा सुरु हुनु भन्दा ४८ घण्टा अगावै यस बैंकको शेयर रजिष्ट्रार श्री सिद्धार्थ क्यापिटल लि., नारायणचौर, नक्साल, काठमाडौंमा बुझाई सक्नुपर्नेछ ।
- विविध शीर्षक अन्तर्गत प्रश्न गर्न चाहने शेयरधनीले आफूले प्रश्न गर्न चाहेको विषयबारे सभा हुनुभन्दा ७ दिन अगावै बैंकको हात्तीसार, काठमाण्डौ स्थित प्रधान कार्यालयमा रहेको कम्पनी सचिवको कार्यालयमा जानकारी दिनुपर्नेछ । त्यसरी जानकारी नदिएको विषय उपर छलफल गर्न सकिने छैन ।
- शेयर प्रमाण-पत्र वा शेयर स्टेटमेन्ट प्राप्त गरी नसक्नु भएका शेयरधनीले यस बैंकको शेयर रजिष्ट्रार श्री सिद्धार्थ क्यापिटल लि., नारायणचौर, नक्साल, काठमाडौंबाट शेयर प्रमाण-पत्र वा आफ्नो हितग्राही खाता रहेको संस्थामा गई स्टेटमेन्ट लिनु पर्नेछ । सभाको दिन सभाकक्षमा शेयर प्रमाण-पत्र वितरण गरिने छैन ।
- आफ्नो परिचयपत्र सहित बैंकले जारी गरेको प्रवेश-पत्र वा शेयर प्रमाण पत्र वा बैंकको शेयर अभौतिकीकरण गरेको देखिने अभौतिकीकरण खाता (DMAT Account) को विवरण (BOID Statement) प्रस्तुत गरेपछि मात्र सभाकक्ष भित्र प्रवेश गर्न पाईनेछ ।
- सभाको दिन सभा सुरु हुनु भन्दा पहिले नै उपस्थित भईदिनुहुन हार्दिक अनुरोध गर्दछौं । साथै, शेयरधनी महानुभावहरूको सुविधाको लागि सभा हुने दिन बिहान ९:०० बजेदेखि हाजिर पुस्तिका खुल्ला रहनेछ ।
- हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका शेयरधनीहरू तथा हाल सम्म पनि आफ्नो शेयर प्रमाणपत्रहरू अभौतिकीकरण (DMAT) नगराउनु भएका शेयरधनी महानुभावहरूले आफ्नो शेयर प्रमाणपत्र अभौतिकीकरण गराई सो सँगसँगै हितग्राही खातामा बैंक खाता समेत अद्यावधिक गराउनु हुन अनुरोध गर्दछौं ।

नोट:

- साधारणसभासँग सम्बन्धित वार्षिक आर्थिक विवरण, संचालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र छलफलका विषयहरू यस बैंकको वेबसाइट www.siddharthabank.com मा पनि राखिएको हुँदा त्यहाँबाट समेत हेर्न सकिने व्यहोरा जानकारी गराउँदछौं ।
- अन्य जानकारीको लागि बैंकको रजिष्टर्ड कार्यालय, हात्तीसार, काठमाडौं स्थित कम्पनी सचिवको कार्यालय (टेलिफोन नं. ०१-४४४२९१९/४४४२९२०) मा सम्पर्क राख्न समेत अनुरोध गरिन्छ ।

प्रतिनिधि (प्रोक्सी) फारम

श्री सञ्चालक समिति,
सिद्धार्थ बैंक लिमिटेड,
हात्तीसार, काठमाडौं ।

विषय : प्रतिनिधि नियुक्त गरेको बारे ।

महाशय,

..... जिल्ला म.न.पा./न.पा./गा.पा., वडा नं. बस्ने म/हामी ले त्यस बैंकको शेयरधनीको हैसियतले मिति २०७९ साल पौष २८ गते बिहीबारका दिन हुने एक्काइसौं वार्षिक साधारण सभामा स्वयं उपस्थित भई छलफल तथा निर्णयमा सहभागी हुन नसक्ने भएकाले उक्त सभामा भाग लिन तथा मतदान गर्नका लागि जिल्ला म.न.पा./न.पा./गा.पा. वडा नं. बस्ने त्यस कम्पनीका शेयरधनी श्री लाई मेरो/हाम्रो प्रतिनिधि मनोनित गरी पठाएको छु/छौं ।

निवेदक

दस्तखतः

नामः

ठेगानाः

शेयरधनी/हितग्राही नं.:

कित्ता नं. देखि सम्म

जम्मा शेयर संख्याः

मिति: २०७९/...../.....

प्रतिनिधि नियुक्त भएको व्यक्तिको

हस्ताक्षरको नमूनाः

शेयरधनी नं.:

हितग्राही नं.:

द्रष्टव्यः यो निवेदन साधारण सभा हुनु भन्दा कम्तीमा ४८ घण्टा अगावै बैंकको शेयर रजिष्ट्रार श्री सिद्धार्थ क्यापिटल लिमिटेड नारायणचौर, नक्साल, काठमाडौंमा पेश गरी सक्नुपर्नेछ । एक भन्दा बढी प्रतिनिधि (प्रोक्सी) को नाम उल्लेख गरेमा प्रतिनिधि (प्रोक्सी) फारम रद्द गरिने छ ।

✂.....✂.....✂.....✂.....

सिद्धार्थ बैंक लिमिटेड,
हात्तीसार, काठमाडौं ।

एक्काइसौं वार्षिक साधारण सभामा उपस्थित हुन जारी गरिएको

प्रवेश-पत्र

शेयरधनीको नामः श्री कुल शेयर संख्याः

शेयरधनी/हितग्राही नं.

शेयरधनीको हस्ताक्षरः



कम्पनी सचिव

(द्रष्टव्यः प्रतिनिधिले सभामा भाग लिन आउँदा माथि उल्लेखित सम्पूर्ण विवरणहरू उल्लेख गरी यो प्रवेश पत्र अनिवार्य साथमा लिई आई दिनुहुन अनुरोध गर्दछौं ।)

बैंकको संक्षिप्त जानकारी

देशको १७ औं वाणिज्य बैंकको रूपमा स्थापित सिद्धार्थ बैंकले नेपाल राष्ट्र बैंकबाट “क” वर्गको इजाजतपत्र प्राप्त गरी वित्तीय कारोबार सञ्चालन गरेको २० वर्ष पुरा भएको छ । देशको अग्रणी वित्तीय संस्थाको रूपमा स्थापित यस बैंकले देशको अर्थतन्त्र सबलीकरण तथा आर्थिक वृद्धिमा निरन्तर टेवा पुऱ्याउँदै आएको छ ।

रु. १२ अर्ब ५२ करोडको चुक्ता पूँजी रहेको बैंकले आ.व. २०७८/७९ मा रु. २९०.२५ करोड खुद मुनाफा आर्जन गरी आफ्ना शेयरधनीहरूलाई रु. २३.१७ प्रति शेयर आम्दानी प्रदान गर्न सफल भएको छ । बैंकले आ.व. २०७८/७९ सम्ममा रु. १९६.४८ करोड निक्षेप संकलन गरेको छ । रु. १८८.७७ करोड कर्जा प्रवाह गर्न यस बैंक सफल भएको छ । त्यस्तै, आ.व. २०७८/७९ सम्ममा कुल १४ लाख भन्दा बढी ग्राहकलाई बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।

यस बैंकले हाल १९३ शाखा (४ वटा विस्तारित काउण्टर समेत), ११७ शाखा रहित बैंकिङ्ग सेवा, २१५ ए.टि.एम, १,९२५ पस मेशिनहरू, २०,००० भन्दा बढी QR मर्चेन्ट र ७,००० भन्दा बढी विप्रेषण एजेन्टहरू मार्फत देशका ५४ जिल्लाबाट वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

कम्पनीको नाम	: सिद्धार्थ बैंक लिमिटेड
कानूनी मान्यता	: पब्लिक लिमिटेड कम्पनी
कम्पनी दर्ता मिति	: २०५८ आश्विन १२
कम्पनी दर्ता नम्बर	: ८०४/०५८/५९
दर्ता ठेगाना	: काठमाडौं महानगरपालिका, वडा नं. ०१, हात्तीसार, काठमाडौं
आयकर ऐन अन्तर्गत दर्ता मिति	: २०५८ पौष ०५
स्थायी लेखा नं.	: ३००४३३५०४
नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त मिति	: २०५९ पौष ०९
नेपाल राष्ट्र बैंक इजाजतपत्र नं.	: ने.रा.बैंक/इ.प्रा./“क”/१७/०६२/०६३
नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत मिति	: २०६२/११/१२

सम्पर्क

फोन नं.	: ९७७-०१-४४४२९१९, ४४४२९२०
फ्याक्स नं.	: ९७७-०१-४४४२९२१
टोल फ्री नं.	: १६६०-०१-२४०२४
पोस्ट बक्स नं.	: १३८०६
वेबसाईट	: www.siddharthabank.com
ईमेल	: customercare@sbl.com.np
Facebook	: www.facebook.com/SiddharthaBankLtd
Instagram	: instagram.com/SiddharthaBank
LinkedIn	: www.linkedin.com/company/siddharthabanklimited
Twitter	: twitter.com/SiddharthaBank

प्रादेशिक/उप-प्रादेशिक कार्यालय

प्रदेश	नाम	प्रादेशिक/उप-प्रादेशिक कार्यालय
प्रदेश १	श्री कमल बस्नेत	प्रादेशिक कार्यालय : बिराटनगर महानगरपालिका, वडा नं ०७, गोश्वारा रोड, गोल्छा मार्ग, मोरङ
	श्री सुवास श्रेष्ठ	उप-प्रादेशिक कार्यालय : विर्तामोड नगरपालिका, वडा नं ०४, भद्रपुर रोड, भापा
मधेश प्रदेश	श्री प्रविन ढुंगेल	प्रादेशिक कार्यालय : वीरगंज महानगरपालिका, वडा नं ०६, आदर्शनगर, पर्सा
	श्री हरि प्रसाद तिमल्सीना	उप-प्रादेशिक कार्यालय: जनकपुर उप-महानगरपालिका, वडा नं ०१, मिल्स एरिया, धनुषा

प्रदेश	नाम	प्रादेशिक/उप-प्रादेशिक कार्यालय
बाग्मती प्रदेश (उपत्यका बाहिर)	श्री दुर्गा राज पाण्डेय	प्रादेशिक कार्यालय : भरतपुर महानगरपालिका, वडा नं १०, भरतपुर, चितवन
गण्डकी प्रदेश	श्री अमित श्रेष्ठ	प्रादेशिक कार्यालय : पोखरा महानगरपालिका, वडा नं ०६, लेकसाईड पोखरा, कास्की
लुम्बिनी प्रदेश	श्री सुशिल नेपाल	प्रादेशिक कार्यालय : बुटवल उप-महानगरपालिका, वडा नं ०९, मिलनचोक, रूपन्देही
	श्री उपेन्द्र प्रकाश गर्तौला	उप-प्रादेशिक कार्यालय : नेपालगंज उप-महानगरपालिका, वडा नं १२, बि.पि. चोक, बाँके
कर्णाली प्रदेश	श्री उपेन्द्र प्रकाश गर्तौला	प्रादेशिक कार्यालय : विरेन्द्रनगर नगरपालिका, वडा नं ०६, सुर्खेत
सुदुर पश्चिम प्रदेश	श्री पवन चन्द्र अधिकारी	प्रादेशिक कार्यालय : गोदावरी नगरपालिका, वडा नं ०२ अत्तरीया, कैलाली

सहायक कम्पनी
सिद्धार्थ क्यापिटल लिमिटेड नारायणचौर, नक्साल, काठमाडौं फोन नं. : ९७७-०१-४४२०९२४, ४४२०९२५ ईमेल : scl@siddharthacapital.com वेबसाईट : www.siddharthacapital.com

पूँजी संरचना

अधिकृत पूँजी	- रु. १६,००,००,००,०००/- (अक्षरेपि सोह्र अर्ब मात्र)
जारी पूँजी	- रु. १२,५२,४४,२६,८३५/- (अक्षरेपि बाह्र अर्ब बाउन्न करोड चौवालीस लाख छब्बीस हजार आठ सय पैतीस रुपैया मात्र)
चुक्ता पूँजी	- रु. १२,५२,४४,२६,८३५/- (अक्षरेपि बाह्र अर्ब बाउन्न करोड चौवालीस लाख छब्बीस हजार आठ सय पैतीस रुपैया मात्र)

बैंकले जारी गरेको भुक्तानी फिर्ता बाँकी ऋणपत्रहरूको विवरण

ऋणपत्रको नाम	चुक्ता रकम (रु)	ब्याज दर (%)	बाँडफाँड मिति	भुक्तानी फिर्ता मिति
एस.बि.एल ऋणपत्र-२०८२	२,१६,२५,५९,०००/-	१०.५०	२०७५/०९/२९	२०८२/०९/२८
एस.बि.एल ऋणपत्र-२०८३	२,५०,००,००,०००/-	१०.२५	२०७६/०५/२६	२०८३/०५/२५
एस.बि.एल ऋणपत्र-२०८४	३,००,००,००,०००/-	८.५०	२०७७/०६/१६	२०८४/०६/२६
एस.बि.एल ऋणपत्र-२०८९	४,००,००,००,०००/-	१०.७५	२०७९/०३/३१	२०८९/०३/३०

महत्त्वपूर्ण जानकारीहरू

क्र.सं.	पद	नाम
१.	प्रमुख कार्यकारी अधिकृत	श्री सुन्दर प्रसाद कडेल
२.	प्रमुख सुचना अधिकारी	श्री रामेश्वर प्रसाद बस्याल
३.	प्रमुख गुनासो सुन्ने अधिकारी	श्री सुरेश राज महर्जन
४.	प्रमुख अनुपालन तथा संस्थागत सुशासन	श्री सरोज काफ्ले
५.	कम्पनी सचिव	श्री लक्ष्मण घिमिरे
६.	प्रमुख-वित्त तथा लेखा	श्री प्रमेश श्रेष्ठ
७.	लेखापरीक्षक	श्री जि.पी. राजबाहक एण्ड कम्पनी, चार्टर्ड एकाउण्टेण्ट्स, नारायणचौर, नक्साल, काठमाडौं
८.	शेयर रजिष्ट्रार	सिद्धार्थ क्यापिटल लिमिटेड, नारायणचौर, नक्साल, काठमाडौं

उच्च व्यवस्थापन तहका कर्मचारीहरूको नाम, शैक्षिक योग्यता तथा अनुभव सम्बन्धी विवरण

क्र.सं.	नाम	पद	शैक्षिक योग्यता	कार्य अनुभव (वर्ष)
१	श्री सुन्दर प्रसाद कडेल	प्रमुख कार्यकारी अधिकृत	स्नातकोत्तर	३४
२	श्री रामेश्वर प्रसाद बस्याल	नायब प्रमुख कार्यकारी अधिकृत		३३
३	श्री शेर बहादुर बुढाथोकी	सहायक प्रमुख कार्यकारी अधिकृत		३४
४	श्री अर्जुन भद्र खनाल	वरिष्ठ नायब महाप्रबन्धक		२५
५	श्री सृजन कृष्ण मल्ल	वरिष्ठ नायब महाप्रबन्धक		१९
६	श्री सुरेश राज मर्हजन	वरिष्ठ नायब महाप्रबन्धक		२४
७	श्री प्रशान्न खड्का	सहायक महाप्रबन्धक		१८
८	श्री शैलजा ज्ञवाली	सहायक महाप्रबन्धक		२७
९	श्री मनोहर के.सी.	सहायक महाप्रबन्धक		२१
१०	श्री प्रदीप पन्त	सहायक महाप्रबन्धक		१९

सिद्धार्थ बैंकका महत्वपूर्ण उपबिहरु

- कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता – मिति २०५८ आश्विन १२ गते
- आयकर ऐन अन्तर्गत दर्ता – मिति २०५८ पौष ०५ गते
- नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्ने इजाजतपत्र प्राप्त – मिति २०५९ पौष ०९ गते
- नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत – मिति २०६२ फाल्गुण १२ गते
- बिजनेस युनिभर्सल डेभलपमेण्ट बैंक लिमिटेडसँग मर्जर – मिति २०७३ आषाढ ०७ गते

सहायक तथा सम्बद्ध कम्पनी सम्बन्धी जानकारी

यस बैंकको सहायक कम्पनी तथा सम्बद्ध कम्पनी सम्बन्धी विवरणहरू निम्न अनुसार रहेका छन :

१. सिद्धार्थ क्यापिटल लिमिटेडको स्थापना (सहायक कम्पनी) – मिति २०६९ अश्विन १२ गते
२. सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको स्थापना (सम्बद्ध कम्पनी) – मिति २०६२ चैत्र २३ गते
३. रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको स्थापना (सम्बद्ध कम्पनी) – मिति २०७४ श्रावण १८ गते
४. अवसर इक्वीटी लिमिटेडको स्थापना (सम्बद्ध कम्पनी) – मिति २०७८ आषाढ १८ गते
५. नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको स्थापना (सम्बद्ध कम्पनी) – मिति २०६५ पौष ०८ गते

क्र.सं.	कम्पनीको नाम	स्थापना मिति	सम्बन्ध	लगानी रकम (रु.)	सम्बन्धित कम्पनीको चुक्ता पूँजीको लगानी प्रतिशत (%)
१	सिद्धार्थ क्यापिटल लि. नारायणचौर, नक्साल, काठमाडौं	२०६९/०६/१२	सहायक कम्पनी	१०,२०,००,०००	५१.००
२	सिद्धार्थ इन्स्योरेन्स लि. बबरमहल, काठमाडौं	२०६२/१२/२३	सम्बद्ध कम्पनी	८,०४,३२,२१३	१५.००
३	रिलायन्स लाइफ इन्स्योरेन्स लि. नयाँ बानेश्वर, काठमाडौं	२०७४/०४/१८	सम्बद्ध कम्पनी	२६,४०,००,०००	१२.५७
४	अवसर इक्वीटी लि. कुपण्डोल, ललितपुर	२०७८/०३/१२	सम्बद्ध कम्पनी	३,००,००,०००	१०.००
५	नेपाल क्लियरिङ्ग हाउस लि. कमलादी, काठमाडौं	२०६५/०९/०८	सम्बद्ध कम्पनी	१७,९४,०२,६००	१२.२८

बैंकको दृष्टिकोण, लक्ष्य, आधारभूत मान्यताहरू

दृष्टिकोण (Vision)

आर्थिक रूपमा सबल, कुशलतापूर्वक सञ्चालन, प्रविधिको विकास सँगसँगै रहने

लक्ष्य (Mission)

सरोकारवालाहरूको हित पूरा गर्दै बैकिङ्ग क्षेत्रको अग्रणी बैंकहरूमध्ये एक बन्ने र उच्च उत्प्रेरित तथा प्रतिवद्ध जनशक्तिको विकासबाट नवीनतम सेवा प्रदान गरी ग्राहकहरूलाई पुर्ण सन्तुष्टि प्रदान गर्ने लक्ष्य यस बैंकको रहेको छ ।

आधारभूत मान्यताहरू (Core Values)

बैंकको मूल विषय संस्थागत सुशासन हो । बैंकले संस्थागत सुशासन कायम गन विभिन्न नीति तथा कार्यविधिहरू लागू गरेको छ । बैंकले जिम्मेवार संस्थागत नागरिकको हैसियतमा आफ्नो काम र दायित्वलाई प्रभावकारी रूपमा पूरा गर्न सदैव जोड दिएको छ । समुदायको हितका लागि विभिन्न संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी कार्यक्रमहरू बैंकले निरन्तर संचालन गर्दै आएको छ ।

दिगो वृद्धि (Sustained Growth)

सम्पूर्ण सरोकारवालाहरूसँग साभेदारी गर्दै सबैका लागि दिगो विकास सिर्जनामा सिद्धार्थ बैंक केन्द्रित छ । बैंकले दिगो वृद्धि सुनिश्चित गर्न बजारको अग्रणी नवप्रवर्तनको साथै अग्रणी बैकिङ्ग अभ्यासहरू अवलम्बन गरेको छ । बैंक दिगो वृद्धिलाई जोखिम व्यवस्थापनको उपयुक्त नीतिहरूसँग मिलान गर्नुपर्ने कुरालाई स्विकार गर्दछ र संचालन तथा वित्तीय जोखिमहरू व्यवस्थापनमा बैंक प्रतिबद्ध छ । यसबाहेक, जोखिमको बुझाई विकास गर्न र जोखिम व्यवस्थापनका लागि जारी गरिएका कार्यविधिहरू पालना गर्न बैंकका कर्मचारीहरू कटिबद्ध छन् ।

सिद्धार्थ बैंक आफ्ना कर्मचारीहरूलाई समान अवसर, वृत्ती विकास तथा सिकाई उपलब्ध गराउनेमा विश्वस्त छ । उनीहरू बैंकमा आफ्नो वृत्ती विकासको स्वामित्व लिने अपेक्षा गर्दछन् । बैंकको आन्तरिक नीतिहरू सबै कर्मचारीहरूलाई समान अवसर प्रदान गर्ने दिशामा तयार गरिएका छन् । बैंकले आफ्ना कर्मचारीहरूसँग समेत "सम्बन्ध सधैँभरीलाई" भन्ने मुल मन्त्र साकार पार्न प्रतिबद्ध व्यक्त गरेको छ ।

पारदर्शी (Transparency)

बैंकले पारदर्शी र खुला कार्य संस्कृति निर्माण गर्ने लक्ष्य राखेको छ । बैंकले लागू गरेका सबै आन्तरिक नीति तथा कार्यविधिहरूबाट बैंकको पारदर्शितामा सुधार हुने कुराको सुनिश्चितता प्रदान गर्न प्रयत्नरत रहेको छ । बैंकले सहभागितामूलक निर्णय प्रक्रियाका लागि विशेष गरी ठाडो सञ्चार (Top Down Communication) लाई प्राथमिकता दिई खुला सञ्चारलाई प्रोत्साहन गरेको छ ।

इमानदारी (Integrity)

बैकिङ्ग व्यवसाय इमानदारीताका साथ सुम्पिएको जिम्मेवारी हो । तसर्थ बैंकले आफ्ना कर्मचारीहरूलाई सबै प्रकारका कारोबारहरूमा इमानदारीताको उच्चतम मापदण्ड कायम गर्न उत्प्रेरित गरिरहेको छ । बैंकको कार्यविधि तथा नीतिहरूको यसरी विकास गरिएको छ कि अनुपालना तथा इमानदारीता सम्पुर्ण कर्मचारीहरूको जीवन शैली बनेको छ ।

अन्वेषण (Innovation)

सबै तहहरूमा नवीन सोचलाई बैंकले प्रोत्साहन प्रदान गरेको छ । बैंकले कर्मचारीहरूलाई उनीहरूको दैनिक कार्यमा निरन्तर सुधारका लागि नवीनतम तरिकाहरू सोच्न प्रोत्साहित समेत गरेको छ । सिद्धार्थ बैंकले एक सहायोगी वातावरण सिर्जना गरेको छ जसले नविनता सिर्जना गर्न मद्दत गर्दछ ।

ग्राहक केन्द्रित (Customer Centricity)

बैंकले आफ्ना कर्मचारीहरूलाई आन्तरिक तथा बाह्य ग्राहकको सेवामा अटुट ध्यान केन्द्रित गर्न प्रोत्साहित गर्दछ । बैंकका कर्मचारीहरूले आफ्नो कामको सिलसिलामा गर्ने सबै निर्णयहरूमा ग्राहकको हितलाई पहिलो प्राथमिकतामा राखेका छन् ।

संचालकको संक्षिप्त परिचय



श्री मनोज कुमार केडिया, अध्यक्ष

श्री मनोज कुमार केडिया यस बैंकको संस्थापक शेयरधनी श्री प्रुडेन्सियल ईन्भेष्टमेन्ट कम्पनी प्रा.लि. को प्रतिनिधित्व गर्दै मिति २०७२ पौष २१ गते देखि संचालक समितिको अध्यक्ष रहनु भएको छ । उहाँ बैंकको स्थापनाकाल देखि संस्थापक तथा संचालक समिति सदस्यको रूपमा रहनु भएको छ ।

श्री केडिया नेपालको एक सफल, कुशल, प्रबल र प्रतिष्ठित व्यवसायीको रूपमा परिचित व्यक्तित्व हुनुहुन्छ । २४ वर्ष भन्दा बढी देशको उद्योग, वाणिज्य तथा व्यापार क्षेत्रमा सफल उहाँले राष्ट्रको आर्थिक तथा सामाजिक विकासमा उल्लेखनीय योगदानपुऱ्याउँनु भएको छ । प्रतिष्ठित औद्योगिक घराना केडिया अर्गनाइजेशन, बृज सिमेन्ट प्रा.लि. तथा सुन्दर प्रोडक्ट एण्ड सर्भिसेज प्रा.लि.मा प्रबन्ध संचालक; केडिया इन्भेष्टमेन्ट कर्पोरेशन प्रा.लि., केडिया इन्टरनेशनल प्रा.लि., म्यागना सेक्युरिटिज कम्पनी प्रा.लि., गुराँस सिमेन्ट प्रा.लि. तथा सनराईज नेपाल फुड एण्ड बेभेरेज प्रा.लि.मा अध्यक्ष रहनु भएको छ । अर्घाखाँची सिमेन्ट प्रा.लि. र सिद्धार्थ मिनिरलस्मा कार्यकारी संचालक रहनु भएका उहाँले श्री स्टिलस् प्रा.लि.मा संचालकका साथै व्यापार-वाणिज्यको क्षेत्रहरूमा उल्लेख्य भूमिका निर्वाह गर्दै आउनु भएको छ । उहाँ देशको समग्र उद्योग, वाणिज्य तथा व्यापार क्षेत्रमा आवद्ध रहनु भएको छ ।



श्री नरेन्द्र कुमार अग्रवाल, संचालक

श्री नरेन्द्र कुमार अग्रवाल यस बैंकको संस्थापक शेयरधनीको प्रतिनिधित्व गर्दै बैंकको स्थापनाकाल देखि संस्थापक तथा संचालक समिति सदस्यको रूपमा आवद्ध रहनु भएको छ । श्री अग्रवाल यस बैंकको जोखिम व्यवस्थापन समितिको संयोजक तथा लेखापरीक्षण समितिको सदस्य समेत हुनुहुन्छ ।

श्री अग्रवाल नेपालको उद्योग व्यापार क्षेत्रमा ४२ वर्षदेखि आवद्ध रहनु भएको छ । अरुणोदय उद्योग प्रा.लि., गणेश फेरोजोनिक उद्योग प्रा.लि., गणपति मेटाकन प्रा.लि., यति पोलीकेम प्रा.लि., रिलायन्स सुपरटेक सिमेन्ट प्रा.लि. तथा डेडराज सेवली देवी तोदी डि.ए.भि. स्कुल प्रा.लि. मा संचालक एवं गरूड इम्पेक्समा प्रोप्राइटर रही रोटरी इन्टरनेशनल, रोटरी क्लब अफ बिराटनगर तथा अन्य प्रतिष्ठित संघ संस्थामा उहाँको आवद्धता रहेको छ ।



श्री राहुल अग्रवाल, संचालक

श्री राहुल अग्रवाल यस बैंकको संस्थापक शेयरधनीको प्रतिनिधित्व गर्दै मिति २०७७/१०/१६ गते देखि संचालक समिति सदस्य रहनु भएको छ । श्री राहुल अग्रवाल यस बैंकको कर्मचारी सेवा सुविधा समितिको संयोजक हुनुहुन्छ ।

Middlesex University, London बाट एम.बि.ए सम्मको शैक्षिक योग्यता हासिल गर्नु भएका उहाँ नेपालको उद्योग व्यापार क्षेत्रमा २० वर्षदेखि आवद्ध हुनुहुन्छ । संचालक समिति सदस्य अग्रवाल रिलायन्स ग्रुप अफ नेपालका कार्यकारी संचालक हुनुहुन्छ । रिलायन्स सुपरटेक सिमेन्ट प्रा.लि., रिलायन्स सिमेन्ट प्रा.लि., अन्नपूर्ण क्वारिज प्रा.लि. तथा रिलायन्स पेपर मिल्स प्रा.लि.मा संचालक र रिलायन्स ट्रेड सेन्टरमा प्रोप्राइटर लगायतका विभिन्न कम्पनीहरूमा संचालक रही विभिन्न उद्योग वाणिज्य क्षेत्रमा आवद्ध रहनु भएको छ । उहाँसँग नेपाल तथा भारतका विभिन्न बैंकहरूमा कार्य गरेको अनुभव समेत रहेको छ ।



श्री दिनेश शंकर पालिखे, संचालक, प्रतिनिधि - श्री गिन्नी इन्भेष्टमेन्ट प्रा.लि.

श्री दिनेश शंकर पालिखे यस बैंकको सर्वसाधारण शेयरधनीको प्रतिनिधित्व गर्दै मिति २०७३ आषाढ २३ गते देखि संचालक समिति सदस्य रहनु भएको छ । श्री पालिखे यस बैंकको लेखापरीक्षण समितिको संयोजक तथा जोखिम व्यवस्थापन समितिको सदस्य समेत हुनुहुन्छ ।

त्रिभुवन विश्वविद्यालयबाट एम.बि.ए सम्मको शैक्षिक योग्यता हासिल गर्नु भएका उहाँले विभिन्न बैंक तथा वित्तीय संस्थामा संचालक रही १२ वर्ष कार्य गर्नु भएको छ । विगत २६ वर्षदेखी व्यापार तथा लगानीको क्षेत्रमा परिचित संचालक समिति सदस्य पालिखे हाइड्रोपावर, मर्चेन्ट बैकिङ्ग एवं लगानी व्यवस्थापन कम्पनी, नेपाल क्यान्सर रिलिफ सोसाइटी, रोटरी इन्टरनेशनल, लायन्स क्लब इन्टरनेशनल तथा अन्य प्रतिष्ठित संघ संस्थामा समेत आवद्ध हुनुहुन्छ ।



श्री अंकित केडिया, संचालक

श्री अंकित केडिया यस बैंकको सर्वसाधारण शेयरधनी श्री लिभरेज होल्डिङ्गस प्रा.लि. को प्रतिनिधित्व गर्दै मिति २०७७/१०/१६ गते देखि संचालक समिति सदस्य रहनु भएको छ । उहाँ यस बैंकको कर्मचारी सेवा सुविधा समिति तथा सम्पत्ति शुद्धिकरण निवारण समितिको सदस्य समेत हुनुहुन्छ ।

James Cook University, Singapore बाट एम.बि.ए सम्मको शैक्षिक योग्यता हासिल गर्नु भएका संचालक समिति सदस्य केडिया नेपालको कृषिजन्य सामाग्री, उद्योग तथा व्यापार क्षेत्रमा ११ वर्षदेखी आवद्ध रहनु भएको छ । महाबिर ओभरसिज प्रा.लि. तथा लिभरेज होल्डिङ्गस प्रा.लि. मा प्रबन्ध संचालक, महाबिर इन्टरनेशनल सप्लायर्स प्रा.लि.मा संचालक लगायतका विभिन्न कम्पनीहरूमा संचालक रही उद्योग वाणिज्य क्षेत्रमा आवद्ध रहनु भएको छ । साथै, उहाँले Global Pulses Confederation मा कार्यकारी सदस्यको रूपमा नेपालको प्रतिनिधित्व समेत गर्नुहुन्छ ।



श्री मिना कुमारी सैजु, स्वतन्त्र संचालक

श्री मिना कुमारी सैजु यस बैंकको मिति २०७८/०१/१४ गते देखि स्वतन्त्र संचालकको रूपमा रहनु भएको छ । श्री सैजु यस बैंकको सम्पत्ति शुद्धिकरण निवारण समितिको संयोजक हुनुहुन्छ ।

त्रिभुवन विश्वविद्यालयबाट एम.बि.ए सम्मको शैक्षिक योग्यता हासिल गर्नु भएका स्वतन्त्र संचालक सैजुसँग नेपाल बैंक लिमिटेडको नायब महाप्रबन्धक समेत रही विभिन्न तहमा ३० वर्षको कार्यअनुभव रहेको छ । जनता बैंक नेपाल लिमिटेड, पश्चिमाञ्चल ग्रामिण विकास बैंक लिमिटेड र नागरिक लघुवित्त वित्तीय संस्था लिमिटेडमा संचालक रही कार्य गरेको अनुभव समेत सैजुसँग रहेको छ ।

उत्कृष्ट वाणिज्य बैंकको सूचीमा सिद्धार्थ बैंक

सिद्धार्थ बैंक स्थापनाको २१ औं वर्षमा प्रवेश गरेको छ । २०५९ पौष १० मा तीनधारा रोडस्थित ६,५०० स्क्वायर फिटको भाडामा लिएको कार्यालयबाट सेवा सुरु गरेको यस बैंकले आज १९३ शाखा सञ्जाल मार्फत १६ लाख भन्दा बढी ग्राहकहरूलाई बैंकिङ्ग सेवा पुऱ्याईरहेको छ । ग्राहकको सेवामा १,९२३ प्रतिबद्ध कर्मचारी कटिवद्ध भएर खटिएका छन् ।

कुशल संचालक समिति, दक्ष व्यवस्थापन एवं कर्मठ, निष्ठावान कर्मचारीहरूको समिश्रण नै एउटा सबल र दिगो बैंक निर्माणको लागि अपरिहार्य शर्त हो । राजनीतिक युद्ध चलिरहेको समयमा स्थापना भएको यस बैंकले सन २००८ को विश्व आर्थिक मन्दीको सामना गर्नुपर्यो । २०७२ सालको महा-भुकम्प एवं अहिले पनि त्राही त्राही पारिरहेको कोभिड संक्रमणका कारण अर्थतन्त्रमा गम्भीर असर पारेको छ । बेलाबखत आइपर्ने यस्ता थुप्रै प्रतिकूल परिस्थितिमा पनि यस बैंक देशको एउटा सबल, सुदृढ र अग्रणी बैंकको रूपमा उभिएको छ ।

देशको सत्रौं वाणिज्य बैंकको रूपमा स्थापना भएको सिद्धार्थ बैंक विभिन्न आर्थिक सूचकांकहरूको आधारमा आज उत्कृष्ट ५ वाणिज्य बैंकहरूको सूचीमा स्थापित हुन सफल भएको छ । बैंकको कुल निक्षेप (Deposit) रु. २०४ अर्ब, कर्जा लगानी (Loans and Advances-NFRS बमोजिम) रु. १८८ अर्ब र कुल सम्पत्ति रु. २५३ अर्ब पुगेको छ । आर्थिक सूचकहरूको आधारमा बैंक निक्षेप (Deposit) संकलनमा छैटौं ठुलो बैंक, कर्जा लगानी (Loans and Advances) र कुल सम्पत्तिमा पनि पाँचौं ठुलो बैंकको रूपमा स्थापित भएको छ ।

पूँजी र पूँजीकोष कुनै पनि वित्तीय संस्थाको विकास र विस्तारको लागि अनिवार्य शर्त हुन । रु. ३५ करोडको चुक्ता पूँजीबाट सुरु भएको बैंकको चुक्ता पूँजी हाल रु. १२ अर्ब ५२ करोड अर्थात ३६ गुणा वृद्धि भएको छ । बैंकले गत आ.व.को नाफाबाट प्रस्ताव गरेको १२.५०% को बोनश शेयर पछि बैंकको चुक्ता पूँजी रु. १४ अर्ब ९ करोड पुग्नेछ भने बैंकको Net Worth रु. २२ अर्ब १५ करोड पुग्नेछ ।

बैंकको Net Worth मा शेयरधनी महानुभावहरूले शेयर र हकप्रद शेयर गरि रु. ४ अर्ब ८१ करोड अर्थात करिब २२% जम्मा गर्नुभएको छ । बैंकले आर्जित नाफाबाट रु. १७ अर्ब ३४ करोड अर्थात करिब ७८% संकलित गरेको छ । बैंकको प्रतिशेयर नेटवर्थ रु. १७७ पुगेको छ । प्रतिफलको हिसाबले हेर्दा पनि बैंकले स्थापनाको २० वर्षमा गरेको प्रगति सन्तोषजनक पाएका छौं ।

बैंक शुरुवातको पहिलो पाँच वर्षमा नै औसत पूँजीकोष प्रतिफल (Average Return on Equity) करिब १०% रहेको थियो भने बैंक संचालनको पन्ध्र वर्ष पुरा गर्दै गर्दा यो प्रतिफल २१.८% पुगिसकेको थियो । त्यसपछि बैंकहरूको चुक्ता पूँजी २ अर्बबाट बढाई ८ अर्ब कायम गरिएका कारण पछिल्लो पाँच वर्षमा बैंकको पूँजीकोष प्रतिफल करिब १४.८७% को हाराहारीमा रहेको छ । गत आ.व.को अपरिष्कृत वित्तीय विवरण अनुसार पूँजीकोष प्रतिफलको आधारमा पनि यस बैंक उत्कृष्ट ५ बैंक भित्र पर्न सफल भएको छ ।

बैंकले प्रमुख बैंकिङ्ग कारोबार (Core Banking Activity) को अलावा अन्य क्षेत्रहरूमा समेत आफ्नो लगानीलाई विविधीकरण गरेको छ । ग्राहकहरूको अन्य वित्तीय आवश्यकताहरू पुरा गर्ने उद्देश्यले पूँजी बजार सम्बन्धी वित्तीय उपकरण एवं सेवा उपलब्ध गराउन ५१% लगानी गरी सहायक कम्पनीको रूपमा सिद्धार्थ क्यापिटल लिमिटेड स्थापना गरेको छ । निर्जीवन बीमा सम्बन्धी सेवा उपलब्ध गराउन १५% लगानी गरी सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेड एवं जीवन बीमा सम्बन्धी सेवा उपलब्ध गराउन १२.५७% लगानी गरी रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड जस्ता भगिनी संस्था स्थापना गरेको छ । Private Equity and Venture Capital (PEVC) को बढ्दो आवश्यकतालाई मध्यनजर गर्दै यस बैंकको समेत लगानीमा PEVC कम्पनीको रूपमा Awasar Equity Limited को स्थापना गरी व्यावसायिक कारोबार सुरु गर्ने चरणमा रहेको छ ।

सिद्धार्थ बैंकले नै सुरु गरेको Branchless Banking को अभियानलाई अन्य वित्तीय संस्थाहरूले पनि पछ्याइरहेका छन् । प्रविधिको प्रयोग बिना ग्राहकमैत्री सेवा सम्भव छैन । यस बैंकले प्रदान गर्ने हरेक सेवालार्ई "Digital First" को दृष्टिकोणबाट अगाडि बढाईरहेको छ । जसको फलस्वरूप बैंकको आजको दैनिक कुल कारोबारमध्ये करिब ६५% कारोबार Digital Channel बाट भइरहेको छ ।

बढ्दो संचालन खर्चलाई निश्चित सिमाभित्र राख्दै बैंक संचालनलाई चुस्त दुरुस्त बनाउनु एउटा सबल बैंकको अनिवार्य आवश्यकता हो । बैंक संचालनमा प्रविधिको उच्चतम प्रयोग गर्दै यस बैंकले संचालन जोखिमको व्यवस्थापन गर्दै आइरहेको

छ । जसको फलस्वरूप बैकलाई International Finance Corporation (IFC) जस्तो विश्व प्रतिष्ठित अन्तर्राष्ट्रिय वित्तीय संस्थाले "Best Operations Bank in South Asia 2021" उपाधिबाट सम्मानित गरेको छ । Digital Payment Channel लाई Core Business Module को रूपमा विकास र विस्तार गरी ग्राहक केन्द्रित सेवा, सुविधा दिएकै कारण बैकलाई VISA International बाट सन २०१७ र २०२२ मा पुरस्कृत गरिएको छ । आ.व. २०२०/२१ मा प्रकाशित वार्षिक वित्तीय प्रतिवेदनका आधारमा वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनका लागि नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (ICAN) द्वारा यस बैक बैकिङ्ग क्षेत्रको "उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन २०२१" उपाधिबाट सम्मानित भएको छ । सोही वित्तीय प्रतिवेदनलाई South Asian Federation of Accountants (SAFA) ले Certificate of Merit, 2021 उपाधिबाट सम्मानित गरेको छ । बैकले प्राप्त गरेका यस्ता विभिन्न सम्मान तथा पुरस्कारहरूले अझ बढि परिष्कृत बैकिङ्ग सेवा प्रदान गर्न प्रेरित गरेको छ ।

बैकले संस्थागत सुशासन र विवेकपूर्ण बैकिङ्ग संस्कृतिमा ठूलो जोड दिएर ग्राहकहरूसँग विश्वासयोग्य र सहयोगी साभेदार रहनुलाई आफ्नो प्राथमिकतामा राखेको छ । बैकले यो २० वर्ष आफ्ना ग्राहकहरूको हितलाई नै केन्द्रबिन्दुमा राखेर काम गरेको वित्तीय विवरणले प्रष्ट पारेको छ । आगामी दिनमा पनि बैकको सेवा र सुविधाहरूमा समय सापेक्ष सुधार विस्तार गर्दै लाने प्रण गर्दछौं ।

हाल बैकले वीरगंज तथा बिराटनगरमा आफ्नै भवनबाट कारोबार संचालन गरिरहेको छ । सबल, दीगो र निरन्तर बैकिङ्ग सेवाका लागि क्रमशः आफ्नै भवनहरूबाट कारोबार संचालन गर्नुपर्छ भन्ने धारणा सहित बैकले काठमाडौंको नक्सालमा केन्द्रिय कार्यालय तथा मोरङ्गको बिराटनगर र कास्कीको पोखरामा प्रादेशिक तथा शाखा कार्यालय भवन निर्माण कार्यलाई प्राथमिकतामा राखेर सेवा प्रवाह गर्दै आएको छ । यसै सन्दर्भमा मिति २०७८ चैत्र ०९ गते प्रदेश १ मोरङ्गको बिराटनगरमा बैकको आफ्नै नवनिर्मित भवनको बैकका संचालक समितिका अध्यक्ष मनोज कुमार केडियाले भव्य समारोहका बीच उद्घाटन गर्नु भएको थियो । यसै क्रममा काठमाडौंको नक्सालमा रहेको नवनिर्मित केन्द्रिय कार्यालय भवन बैकको बीसौं वार्षिकोत्सवको अवसरमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ । यसैगरी, हाल कास्कीको पोखरामा बैकको प्रादेशिक तथा शाखा कार्यालय भवनको निर्माण कार्य अन्तिम चरणमा रहेको छ । यहि पौष मसान्तसम्ममा निर्माण कार्य सम्पन्न भई भवन संचालनमा आउने छ । विभिन्न वर्गका ग्राहकहरू, व्यापारी तथा उद्योगीहरूमाभ उच्चस्तरीय बैकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यका साथ उक्त कार्यालयहरूको निर्माण गरिएको हो । अत्याधुनिक प्रविधिमैत्री बैकिङ्ग सेवा मार्फत आम ग्राहकहरू समक्ष उच्चस्तरीय सेवा प्रदान गर्ने उद्देश्य प्राप्तीमा नवनिर्मित भवनहरूले सहजता प्रदान गर्ने बैकले विश्वास लिएको छ ।

बैकका संस्थापक अध्यक्ष चिरञ्जीलाल अग्रवाल, संस्थापकहरू, पूर्व सञ्चालक समिति सदस्यहरू, पूर्व प्रमुख कार्यकारी अधिकृतहरूलाई अमूल्य योगदानको लागि हार्दिक धन्यवाद दिन चाहन्छौं । सञ्चालक समितिका विद्यमान अध्यक्ष एवं समस्त सदस्यहरूलाई बैकको असल संस्थागत सुशासनलाई केन्द्रबिन्दुमा राखेर बैकको व्यवसाय विस्तार गर्न प्रदान गरिरहनु भएको मार्गनिर्देशन एवं निरन्तर साथ, सहयोग र बैकप्रतिको निशर्त लगावको लागि कृतज्ञता व्यक्त गर्दछौं । यो २० वर्ष यात्रामा अटुट रूपमा बैकप्रति विश्वास गरी निरन्तर साथ र सहयोग पुऱ्याउनु हुने आदरणीय ग्राहक महानुभावहरू, शेयरधनी महानुभावहरू, व्यापारिक साभेदारहरूलाई समेत आभार प्रकट गर्न चाहन्छौं ।

यस बैकको सफल संचालन एवं बैकलाई सुदृढ बैकको रूपमा स्थापित गर्न निरन्तर सुभावा, मार्गदर्शन र सहयोगका लागि नियमनकारी निकायहरू नेपाल राष्ट्र बैक, नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल स्टक एक्सचेञ्ज लिमिटेड, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड एवं लेखापरीक्षक प्रति आभार प्रकट गर्न चाहन्छौं । भविष्यमा पनि साथ पाईरहने विश्वास लिएका छौं ।

बैकसँगको गौरवशाली सहकार्य गरी बैकप्रति देखाउनु भएको अनुकरणीय प्रतिबद्धता, लगनशीलता र लगावको कदर गर्दै हाम्रा अमूल्य मानव संसाधनलाई कृतज्ञता व्यक्त गर्न चाहन्छौं । यस महान संस्थाको निर्माणमा यहाँहरूको समर्पण र अथक प्रयासका लागि यहाँहरूको योगदान प्रति हामी सदैव गर्व गर्छौं र यसका लागि गहिरो कृतज्ञता समेत व्यक्त गर्न चाहन्छौं ।

यहाँहरू सम्पुर्णको साथले हामीमा सकारात्मक उर्जा थपेको छ । हाम्रो दुई दशक लामो यात्रालाई अझ अविस्मरणीय बनाएको छ । यहाँहरूको निरन्तर साथ र सहयोग अनि सहकार्यले सिद्धार्थ बैकको भविष्य अझै उज्वल हुने विश्वास लिएका छौं ।

नोट: माथि उल्लेख गरिएका आर्थिक सूचकाङ्कहरू २०७९ मंसिर मसान्तमा आधारित विवरण अनुसार रहेका छन् ।

सिद्धार्थ बैंक लिमिटेडको एक्काइसौं वार्षिक साधारण सभामा

बैंक सञ्चालक समितिका अध्यक्ष श्री मनोज कुमार केडियाको मन्तव्य

आदरणीय शेयरधनी महानुभावहरू,

सिद्धार्थ बैंक लिमिटेडको एक्काइसौं वार्षिक साधारण सभामा उपस्थित आदरणीय शेयरधनी महानुभावहरू, यस सभामा निमन्त्रणा स्वीकार गरी पाल्नु भएका नियमनकारी निकायका प्रतिनिधिहरू, बैंकका बाह्य लेखापरीक्षक, बैंक व्यवस्थापन, कर्मचारी एवं उपस्थित समस्त महानुभावहरूलाई सञ्चालक समिति र मेरो व्यक्तिगत तर्फबाट हार्दिक स्वागत गर्न चाहन्छु । बैंकले गत आर्थिक वर्षमा र चालु आ.व.को हालसम्म गरेका कार्यहरू समेतको विस्तृत वित्तीय विवरणहरू सञ्चालक समितिको प्रतिवेदनमा समावेश गरिएको हुँदा संक्षेपमा आफ्नो मन्तव्य राख्न चाहन्छु ।

बैंक संचालनको एक्काइसौं वर्षसम्म उत्कृष्ट कार्यसम्पादन, सही दिशानिर्देश तथा रणनीतिको साथ अगाडी बढिरहेको छ । बैंकले वित्तीय परिसूचकहरूमा आफ्नो स्थान निरन्तर रूपमा सुदृढ गर्दै आफूलाई एउटा सबल एवं विश्वसनीय बैंकको रूपमा स्थापित गराउन सफल भएको छ । व्यवसायिक रणनीति एवं नयाँ कार्य योजनाहरू कार्यान्वयन गर्दै यस बैंकलाई अझ सुदृढ बनाई अग्र पंक्तिमा पुऱ्याउन प्रयत्नरत छौं । यसका लागि आ-आफ्नो ठाँउबाट महत्वपूर्ण योगदान पुऱ्याउनु हुने सम्पूर्ण संस्थापक, संस्थापक अध्यक्ष, पूर्व संचालक, विद्यमान संचालक, शेयरधनी महानुभावहरू, ग्राहकवर्ग, नियामक निकाय, बैंकको व्यवस्थापन तथा कर्मचारी वर्ग, शुभेच्छुक तथा अन्य सम्बद्ध सम्पूर्ण समक्ष हार्दिक आभार व्यक्त गर्दछु ।

अब म यहाँहरू समक्ष बैंकले आ.व. २०७८/७९ मा गरेका मुख्य कार्यहरू एवं प्राप्त गरेका उपलब्धिहरू, चालु आ.व. को हालसम्म भएका मूलभूत कार्यहरू र भविष्यमा गर्ने कार्यहरूको बारेमा संक्षेपमा चर्चा गर्ने अनुमति चाहन्छु ।

- बैंकले प्राप्त गरेका उपाधि तथा सम्मान सम्बन्धमा विश्व बैंक समूहको सदस्य International Finance Corporation (IFC) द्वारा "Best Operations Bank in South Asia 2021" उपाधिबाट बैंक सम्मानित भएको छ । साथै, Visa अन्तर्गत रहेका नेपालका बैंकहरू मध्ये प्रिपेड कार्ड व्यवसायमा उत्कृष्ट वृद्धि र उपलब्धि हासिल गरेको आधारमा Visa द्वारा "Excellence in Prepaid Cards Business, 2022" उपाधिबाट बैंक सम्मानित भएको छ । बैंकलाई यस अघि पनि Visa ले ग्राहकको आवश्यकता अनुसार नवीन सोचलाई अवलम्बन गरी कार्ड सेवालाई अझ प्रभावकारी बनाएको आधारमा "Excellence in Driving Innovation" अवार्डबाट सम्मान गरेको थियो । यसैगरी, आ.व. २०२०/२१ मा प्रकाशित वार्षिक वित्तीय प्रतिवेदनका आधारमा वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनका लागि बैंक नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (ICAN) द्वारा बैकिङ्ग क्षेत्रको "उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन २०२१" एवं South Asian Federation of Accountants (SAFA) द्वारा दक्षिण एशियाली स्तरमा आयोजना हुने "उत्कृष्ट वार्षिक प्रतिवेदन" प्रतिस्पर्धामा Certificate of Merit, 2021 को उपाधिबाट सम्मानित भएको छ । यसैगरी, सातौं न्यू बिज बिजनेस कन्क्लेभ एण्ड अवार्ड्समा बैंक "Second Best Managed Commercial Bank" उपाधिबाट सम्मानित भएको छ । यस्ता उपाधि एवं सम्मानले ग्राहकहरूप्रतिको प्रतिबद्धतालाई थप मजबुत बनाउने र आगामी दिनहरूमा अझ व्यवस्थित ढङ्गले सेवा प्रदान गर्न बैंकलाई हौसला प्राप्त भएको छ ।
- बैंकले विभिन्न जोखिमलाई प्रभावकारी रूपमा नियन्त्रण तथा व्यवस्थापन गर्दै बैंकको कारोबार विस्तारमा सन्तुलित, निरन्तर र दीगो वृद्धिको अवधारणा आत्मसात गरेको छ ।
- समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी रु. १०.९६ अर्बबाट वृद्धि भई रु. १२ अर्ब ५२ करोड ४४ लाख २६ हजार ८ सय ३१ पुगेको छ । गत आ.व. २०७८/७९ को वितरण योग्य मुनाफाबाट बैंकले रु.१ अर्ब ५६ करोड ५५ लाख ५३ हजार ३ सय ५४ रुपैया बराबरको अर्थात १२.५० प्रतिशत बोनस शेयर तथा रु. ८ करोड २३ लाख ९७ हजार ५ सय ४५ रुपैया बराबरको अर्थात ०.६६ प्रतिशत नगद लाभांश (बोनस शेयर कर प्रयोजनका लागि मात्र) जारी गर्ने प्रस्ताव साधारण सभा समक्ष स्वीकृतिको लागि पेश गरेको छ ।
- समीक्षा अवधिमा बैंकले "सिद्धार्थ प्लेटिनम प्लस" तथा निक्षेप रकमको दुई गुणा देखि दश गुणा सम्मको प्रतिफल प्राप्त हुने "सिद्धार्थ श्रीवृद्धि मुद्दती खाता" जस्ता बचत खाताहरू संचालनमा ल्याएको छ । साथै, बैंकले रु. चार अर्ब रुपैया बराबरको दश वर्ष अवधिको "१०.७५% एस.बि.एल. डिबेञ्चर २०८९" निष्काशन गरेको छ । सम्पूर्ण समीक्षा अवधिभर तरलतामा देखिएको संकुचनका कारण देशको अर्थ व्यवस्था प्रभावित हुँदा पनि बैंकले संचालनमा ल्याएका विभिन्न आकर्षक निक्षेप योजनाहरू एवं ग्राहकहरूले बैंकप्रति देखाउनु भएको विश्वासको प्रतिफल स्वरूप समीक्षा अवधिमा निक्षेपमा सन्तुलित वृद्धि हासिल गर्न बैंक सफल भएको छ ।

- समीक्षा अवधिमा बैंकको कर्जा रु. १६७.७८ अर्बबाट वृद्धि भई रु. १८८.७७ अर्ब पुगेको छ, जुन गत आ.व.को तुलनामा १२.५१ प्रतिशतको वृद्धि हो । नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन बमोजिम तोकिएका विभिन्न क्षेत्रहरू जस्तै कृषि, उर्जा, लघु-घरेलु, साना एवं मझौला उद्यम लगायतका क्षेत्रमा लगानी गर्नुपर्ने न्यूनतम कर्जा सीमा रकम पुऱ्याउन बैंक अग्रसर रहेको छ । बैंकले ३३ भन्दा बढी जलविद्युत परियोजनामा रु. १० अर्ब भन्दा बढी कर्जा लगानी गरेको छ । उद्योग तथा व्यवसायहरूको इको सिस्टम अन्तर्गत रहेका मुख्य श्रृंखलामा समाहित सम्पूर्ण अवयवहरूको वित्तीय तथा व्यवसायिक आवश्यकताहरू पहिचान गरि वित्तीय समावेशिता अभिवृद्धि गर्न, अत्याधुनिक बैकिङ्ग प्रविधिको प्रयोग गरी व्यवसायिक कारोबारमा अन्तर्निहित लाभ अभिवृद्धि तथा लागत न्यूनीकरण गराई सो मुख्य श्रृंखलामा आवद्ध सम्पूर्ण पक्षहरूलाई आवश्यक बैकिङ्ग सुविधाहरू प्रदान गर्न आवश्यक प्रविधिहरू विकासको चरणमा छ । यसै श्रृंखला अनुरूप उच्च स्तरीय कर्जा व्यवस्थापन प्रणाली (Loan Management System) संचालनमा आई बैंकको कर्जा प्रक्रियालाई छिटो, छरितो, सरलीकृत तथा स्वचालित बनाइएको छ । आपूर्ति श्रृंखला लगानी, Channel Financing लगायत Factoring and Reverse Factoring जस्ता नवीनतम प्रविधियुक्त संरचनाहरू कार्यान्वयनमा ल्याइएको छ । यसैगरी, बैंकले निम्न तथा मध्यम आय भएका ग्राहकहरूको वित्तीय आवश्यकता पूरा गर्न तथा उद्यमशीलता प्रवर्द्धन गर्न सहजीकरण गर्ने र साना तथा मझौला व्यवसायिका लागि प्रथम रोजाईको बैंकको रूपमा स्थापना गर्ने लक्ष्य लिएको छ ।
- समीक्षा अवधिमा बैंकको लगानी रु. ४५.१९ अर्बबाट वृद्धि भई रु. ५८.३२ अर्ब पुगेको छ, जुन गत आ.व. को तुलनामा करिब २९.०७ प्रतिशतको वृद्धि हो । समीक्षा अवधिमा बैंकको कुल सम्पत्ति रु. २२९.०७ अर्बबाट वृद्धि भई रु. २६४.३३ अर्ब पुगेको छ, जुन गत आ.व.को तुलनामा करिब १५.३९ प्रतिशतको वृद्धि हो ।
- समीक्षा अवधिमा बैंकको प्रति शेयर आम्दानी रु. २३.१७ रहेको छ, जुन गत आ.व. मा रु. २२.७९ थियो । यो गत आ.व.को तुलनामा १.६७ प्रतिशतको वृद्धि हो ।
- समीक्षा अवधिमा बैंकको कुल ब्याज आम्दानी रु. १४.९५ अर्बबाट वृद्धि भई रु. २०.६८ अर्ब पुगेको छ, जुन गत आ.व.को तुलनामा करिब ३८.३२ प्रतिशतको वृद्धि हो । बैंकको ब्याज खर्च रु. ९.४४ अर्बबाट वृद्धि भई करिब रु. १४.०८ अर्ब पुगेको छ । यसरी समीक्षा अवधिमा खुद ब्याज आम्दानी रु. ५.५१ अर्बबाट वृद्धि भई रु. ६.६० अर्ब पुगेको छ, जुन गत आ.व.को तुलनामा १९.७२ प्रतिशतको वृद्धि हो ।
- समीक्षा अवधिमा बैंकको संचालन मुनाफा रु. ४.१७ अर्बबाट वृद्धि भई रु. ४.२७ अर्ब पुगेको छ, जुन गत आ.व.को तुलनामा २.४० प्रतिशतको वृद्धि हो । यसैगरी, समीक्षा अवधिमा बैंकको खुद नाफा रु. २.८५ अर्बबाट वृद्धि भई रु. २.९० अर्ब पुगेको छ, जुन गत आ.व.को तुलनामा १.६७ प्रतिशतको वृद्धि हो ।

चालु आ.व.मा कोभिड-१९ संक्रमणको समयमा व्यवस्था गरिएका सहज नियामकीय व्यवस्थाहरूलाई क्रमशः कटौती गर्दै विवेकशील नियामकीय मापदण्डअनुरूप कसिलो मौद्रिक नीति जारी गरिनु, कर्जा वृद्धिभन्दा कर्जालाई उत्पादनशील क्षेत्रमा प्रवाह गराउनेतर्फ मौद्रिक नीतिको प्राथमिकता रहनु लगायतका अवस्थामा बैंकको कारोबार दिगो रूपमा विस्तार गरी सम्पत्तिको गुणस्तर कायम राखी लगानीकर्तालाई उचित प्रतिफल दिने कार्य चुनौतीपूर्ण रहने देखिन्छ ।

विविध प्रतिकुलताका बावजुद पनि चालु आ.व. को मंसिर मसान्तसम्म बैंकको कुल निक्षेप तथा कुल कर्जा सापट (NFRS बमोजिम) क्रमशः रु. २०४.४३ अर्ब र रु. १८७.६६ अर्ब पुगेको छ । यसैगरी चालु आ.व. को मंसिर मसान्त सम्ममा बैंकले रु. १.०३ अर्ब खुद मुनाफा आर्जन गरेको छ । २०७९ असोज मसान्तमा ग्राहकबाट उठ्न बाँकी बक्यौता रकम उल्लेख्य रूपमा असुली भई सकेको हुँदा दोस्रो त्रैमासमा बैंकको समग्र वित्तीय अवस्थामा थप सुधार आउने अपेक्षा गरेका छौं । आगामी दिनमा समेत ब्याज तथा निष्कृत कर्जा असुलीका लागि बैंकले उच्च प्राथमिकता दिने छ ।

- प्रविधिमुखी नेपाली समाजको आकांक्षा अनुरूप बैकिङ्ग क्षेत्रको रूपरेखा परिवर्तित हुँदै गइरहेको छ । सुचना प्रविधिको विकासको युगमा बैंकले आफ्ना ग्राहकहरूलाई बैकिङ्ग सेवा प्रदान गर्न निरन्तर रूपमा आफ्नो सुचना प्रविधि प्रणालीको स्तरोन्नती गर्दै उच्चस्तरीय प्रविधिहरू अवलम्बन गर्दै आएको छ । अहिलेको अवस्थामा सुचना प्रविधिको द्रुततर विकासले बैकिङ्ग क्षेत्रमा असिमीत सम्भावनाहरू सिर्जना गर्नुका साथै यसको सुरक्षाको विषय अत्यन्तै चुनौतीपूर्ण बन्दै गइरहेको छ ।

बैंकले Customer Relationship Management को कार्यान्वयन र स्तरोन्नति गरेको छ । बैंकले ग्राहकहरूलाई विस्तृत सेवा प्रदान गर्न मोबाइल बैकिङ्ग एप्लिकेसन SBL BankSmart लाई Omni-channel मा स्तरोन्ती गरी SBL

BankSmart XP को वेब संस्करण समेत विकास गरेको छ । बैंकका ग्राहकहरूलाई दिगो तथा विश्वसनीय सेवा दिनका लागि विद्यमान Flexcube-CBS लाई Finacle-CBS मा प्रतिस्थापन गरी थप सुदृढ गर्दै लगिने कार्य जारी रहेको छ । छिटो, सुविधाजनक र सुरक्षित अनलाइन सेवाहरू उपलब्ध गराउने उद्देश्यले बैंकले वेबमा आधारित "EasyBank" अनलाइन पोर्टलको सुरुवात गरेको छ । यसैगरी, बैंकले स्मार्ट टेलरको सेवा र Quick Payment को सुरुवात गरेको छ । बैंकको वेबसाइटलाई परिमार्जन गरी अन्तरक्रियात्मक तथा प्रयोगकर्ता मैत्री बनाइएको छ ।

बैंकले आफ्ना सेवाहरूलाई डिजिटल रूपान्तरणको केन्द्रबिन्दुमा राखी प्रविधिमा आधारित संस्था बन्ने लक्ष्य राखेको छ । डिजिटल रूपमा सक्षम बैंक निर्माण गर्ने लक्ष्यका साथ बैंकले "Digital Strategy 2025" तयार गरी कार्यान्वयन गरिरहेको छ । जसले प्रक्रियाहरूलाई रूपान्तरण गर्ने, सेवा प्रवाहमा सुधार गर्ने, ग्राहकको वित्तीय अनुभवमा सुधार गर्ने र कर्मचारीहरूलाई थप प्रभावकारी तथा उत्पादनशील बनाउन मद्दत गर्ने लक्ष्य बैंकले राखेको छ ।

बैंकको सुचना प्रविधि चुस्त र अद्यावधिक राख्न बैकिङ्ग प्रणालीमा आवश्यकता अनुसार सुधार गर्ने कार्य जारी रहेको छ । सुचना प्रविधिको सुरक्षा संवेदनशीलतालाई मनन गरी आगामी दिनमा बैंकको सुचना प्रणालीमा थप सुरक्षा, स्थिरता तथा वृद्धिको लागि उच्च प्रविधिमा आधारित Web Application Firewall, Security Information and Event Management, Security Operations Center तथा अन्य उच्च प्रविधिमा आधारित हार्डवेयर तथा सफ्टवेयर प्रयोगमा ल्याइने छ ।

- यसैगरी, बैंक र ग्राहकबीचको सम्बन्धलाई प्रभावकारी बनाउन तथा बैंकले प्रदान गर्दै आएका सेवाहरूलाई व्यवस्थित गर्दै त्यसको क्रियाकलापलाई एकीकृत रूपमा व्यवस्थापन गर्ने गरी बैंकले ग्राहक सेवा केन्द्रलाई निरन्तरता दिई "सम्बन्ध सधैँभरीलाई" भन्ने मूल मन्त्र साकार हुँदै जाने विश्वास लिएको छ ।
- बैंकले नक्साल, काठमाडौँमा केन्द्रिय कार्यालय तथा मोरङ्ग, बिराटनगर र कास्की, पोखरामा प्रादेशिक तथा शाखा कार्यालयहरूको भवन निर्माण कार्यलाई प्राथमिकतामा राखी विगत आर्थिक वर्षहरू देखि क्रमिक रूपमा कार्य गर्दै आईरहेको छ । यसै सन्दर्भमा प्रदेश १ मोरङ्ग, बिराटनगरमा बैंकको आफ्नै नवनिर्मित प्रादेशिक तथा शाखा कार्यालय भवनको उद्घाटन गरि संचालनमा ल्याइएको छ । साथै, काठमाडौँ नक्सालमा रहेको नवनिर्मित केन्द्रिय कार्यालय भवन बैंकको २० औं वार्षिक उत्सवको अवसरमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ । हाल कास्की पोखरामा बैंकको प्रादेशिक तथा शाखा कार्यालय भवनको निर्माण कार्य अन्तिम चरणमा रहेको र २०७९ पौष मसान्तसम्ममा निर्माण कार्य सम्पन्न भई संचालनमा ल्याउने तयारी छ ।
- ग्राहक पहिचान तथा सम्पत्ति शुद्धिकरण सम्बन्धमा प्रचलित नेपाल कानून एवं नेपाल राष्ट्र बैंकले जारी गरेको अद्यावधिक निर्देशनहरूलाई बैंकले सदैव प्राथमिकताका साथ पालना गर्दै आएको छ । सो सम्बन्धी नीति, मार्गनिर्देशिका, विनियमावली तयार गरी लागु गर्ने तथा अद्यावधिक गरिएको छ । बैंकले भविष्यमा स्वचालित रूपमा ग्राहक वर्गीकरण एवं ग्राहक सम्बन्धी जोखिमहरू मूल्याङ्कन गर्ने प्रविधिको विकास गर्ने कार्ययोजना बनाएको छ ।
- बैंकको संचालन तथा व्यवस्थापनमा संस्थागत सुशासनका उच्चतम अभ्यास तथा प्रक्रियाहरू र नैतिक व्यवसायिक आचरण बैंकको मूल्य मान्यताको केन्द्रबिन्दुमा राखी पालना गर्दै आइरहेको छ । संस्थागत सुशासनका अभिन्न अङ्ग निष्ठा, जवाफदेहिता, उत्तरदायित्व, पारदर्शिता, निष्पक्षतालाई व्यवसायिक क्रियाकलापमा सदैव आत्मसात गर्दै आएको छ ।
- व्यवसाय प्रवर्द्धनका साथै संस्थागत सामाजिक उत्तरदायित्वलाई उच्च प्राथमिकतामा राख्दै बैंकले आफ्नो स्थापनाकालदेखि नै देशको एक असल संस्थागत नागरिकको रूपमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वलाई निर्वाह गर्दै आएको छ । बैंकले समीक्षा वर्षमा स्वास्थ्य, वित्तीय साक्षरता, पूर्वाधार विकास, वातावरण संरक्षण, शिक्षा, महिला सशक्तिकरण, संस्कृति प्रवर्द्धन जस्ता सामाजिक क्षेत्रहरूमा कुल रु. १ करोड ७१ लाख २ हजार बराबरको रकम प्रदान गरेको छ । बैंकले कोशी अस्पताल बिराटनगर, मोरङ्गलाई रु. ५० लाख बराबरको हेमोडायलाइसीस मेशीनहरू, नारायणी अस्पताल, वीरगंजलाई भवन निर्माणको लागि रु. ५५ लाख र शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई सर्जिकल वार्ड विस्तार गर्न रु. १५ लाख आर्थिक सहयोग गरेको छ । यसैगरी, महिला हिसा विरुद्ध एवं बैकिङ्ग ठगी सम्बन्धी सचेतनामूलक भिडियोहरू निर्माण गरी सचेतना अभिवृद्धि गरेको छ ।
- बैंकले सरकारी राजस्वमा उल्लेखनीय रकम योगदान गरी एक जिम्मेवार करदाताको कर्तव्य पनि निर्वाह गर्दै आइरहेको छ । समीक्षा वर्षमा मात्रै बैंकले आयकर र अन्य विभिन्न प्रकारका करको रूपमा जम्मा रु. २५२.४२ करोड सरकारी कोषमा योगदान गरेको छ ।

- बैंक संचालनको क्रममा आईपर्न सक्ने विभिन्न जोखिमहरूलाई पहिचान, मापन, नियन्त्रण, व्यवस्थापन तथा पर्याप्त रूपमा सम्बोधन गर्न एकीकृत जोखिम व्यवस्थापन विभाग क्रियशिल रहेको छ । समग्र जोखिम व्यवस्थापनको लागि जोखिम मापन प्रणालीहरू विकास गरि जोखिम व्यवस्थापन नीति तथा पद्धतिको कार्यान्वयन गर्दै बैंकले यस्ता जोखिम व्यवस्थापन नीति, पद्धति तथा संयन्त्रलाई अभि सबल बनाउन उच्च महत्वका साथ जोड दिदै आएको छ ।
- बैंकमा आन्तरिक नियन्त्रण, समग्र जोखिम व्यवस्थापन, कुशल निरीक्षण, प्रभावकारी एवं समयानुकूल निर्णय तथा संस्थागत सुशासन लगायतका उद्देश्य सहित कार्यकारी समिति, व्यवस्थापकीय कर्जा समिति, सम्पत्ति तथा दायित्व व्यवस्थापन समिति लगायतका विभिन्न व्यवस्थापन समितिहरू क्रियशिल छन् ।
- मानव संशाधन बैंकको अमूल्य सम्पत्ति हो भन्ने विश्वासका साथ विद्यमान मानव संशाधन प्रक्रियालाई प्रभावकारी बनाउन आगामी आ.व.मा बैंकले जनशक्ति व्यवस्थापन कार्यलाई डिजिटल रूपान्तरण गरी संगठनात्मक संरचनालाई समेत रूपान्तरण गर्ने सोच राखेको छ ।
- बैंकको समग्र संचालन एवं व्यवस्थापनका लागि नीतिगत निर्णय गर्ने, प्रचलित कानून एवं बैंकको आन्तरिक नीति नियम बमोजिम विभिन्न प्रस्तावहरू स्वीकृत गर्ने, बैंकको अल्पकालीन एवं दीर्घकालीन योजना एवं रणनीति तर्जुमा गर्ने, व्यवसायसँग सम्बन्धित विभिन्न प्रकारका जोखिमहरू लगायतका विषयहरूमा निरन्तर छलफल गरी विभिन्न निर्णय गर्ने र सो को अनुगमन गर्नेमा संचालक समिति निरन्तर सक्रिय रहेको छ । यसका लागि संचालक समिति एवं संचालकस्तरीय समितिहरूले प्रचलित कानून एवं नियमनकारी निकायहरूले तोकेको मापदण्डहरूलाई समेत ख्याल गर्दै नियमित बैठकहरू बसी आवश्यक निर्णय लिदै आएको छ ।
- आदरणीय शेयरधनी महानुभावहरूले वार्षिक साधारण सभामा दिनु भएका अमूल्य सल्लाह तथा सुझावहरू अधिकांश कार्यान्वयन गरिसकिएको र केही कार्यान्वयनका विभिन्न चरणमा रहेको अवगत गराउन चाहन्छौं । साथै, आगामी दिनमा पनि शेयरधनी महानुभावहरूबाट निरन्तर सुझाव एवं सहयोगको अपेक्षा गर्दै प्राप्त सुझाव कार्यान्वयन गर्दै जाने प्रतिबद्धता व्यक्त गर्दछौं ।

यसरी बैंकको उन्नति र प्रगतिको सहयात्रामा साथ दिनुहुने सम्पूर्ण ग्राहक महानुभावहरू, शेयरधनी महानुभावहरू, संस्थापकहरू, संस्थापक अध्यक्ष, पूर्व संचालक, विद्यमान संचालक, नेपाल सरकार, नियमनकारी निकायहरू नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल स्टक एक्सचेञ्ज लिमिटेड, सिडिएस एण्ड विलयिङ्ग लिमिटेड एवं लेखापरीक्षकबाट प्राप्त सहयोग, सद्भाव, विश्वास तथा मार्गदर्शनको लागि हार्दिक कृतज्ञता ज्ञापन गर्दै भविष्यमा पनि यहाँहरूको साथ पाईरहने आशा एवं विश्वास लिएको छु । यसैगरी, बैंकको हरेक उपलब्धि र प्रगतिमा आफ्नो अथक परिश्रमका साथ महत्वपूर्ण योगदान पुऱ्याउने बैंक व्यवस्थापन एवं सम्पूर्ण कर्मचारीहरूको व्यवसायिक प्रतिबद्धता एवं लगनशीलताको उच्च मूल्याङ्कन गर्दै हार्दिक धन्यवाद दिन चाहन्छु ।

धन्यवाद ।

मनोज कुमार केडिया, अध्यक्ष
सञ्चालक समिति
मिति २०७९ साल पौष ०५ गते

सिद्धार्थ बैंक लिमिटेड

संचालक समितिको वार्षिक प्रतिवेदन

आदरणीय शेयरधनी महानुभावहरू,

सिद्धार्थ बैंक लिमिटेडको एक्काइसौं वार्षिक साधारण सभामा उपस्थित भई सभाको गरिमा बढाइदिनु भएकोमा आदरणीय शेयरधनी महानुभावहरू, विभिन्न नियमनकारी निकायबाट पाल्नु भएका प्रतिनिधीज्यूहरू, संस्थापकज्यूहरू, संचालकज्यूहरू, बैंकका बाह्य लेखापरीक्षक एवं कानुनी सल्लाहकारज्यूहरू, पत्रकार मित्रहरू, बैंकमा कार्यरत कर्मचारीहरू तथा उपस्थित सम्पूर्ण महानुभावहरूलाई संचालक समितिको तर्फबाट हार्दिक स्वागत तथा अभिवादन गर्दछौं । विगत २० वर्षको यात्राका क्रममा बैंकलाई अधिकतम उचाई प्राप्त गर्न आ-आफ्नो ठाँउबाट महत्वपूर्ण योगदान पुऱ्याउनु हुने बैंकका सम्पूर्ण सरोकारवालाहरू, सम्पूर्ण शेयरधनी महानुभाव, ग्राहकवर्ग, नियामक निकाय, बैंकका कर्मचारीवर्ग, शुभेच्छुक तथा अन्य सम्पूर्ण सम्बद्ध निकायहरू समक्ष हार्दिक आभार व्यक्त गर्दछौं । बैंक प्रति यहाँहरूले दर्शाउनु भएको विश्वास र भरोसाकै कारण आज सिद्धार्थ बैंक व्यावसायिक रूपमा सफल एवं देशकै अग्रणी वाणिज्य बैंकको रूपमा स्थापित हुन सफल भएको छ ।

सिद्धार्थ बैंक लिमिटेड उत्कृष्ट कार्यसम्पादन, सही दिशानिर्देश तथा उचित रणनीतिको साथ अगाडी बढिरहेको हुँदा बैंकले वित्तीय परिसूचकहरूमा आफ्नो स्थान निरन्तर रूपमा सुदृढ गर्दै आफूलाई एउटा सबल एवं विश्वसनीय बैंकको रूपमा स्थापित गराउन सफल हुँदै आएको छ । व्यावसायिक रणनीति एवं नयाँ कार्य योजनाहरू कार्यान्वयन गर्दै हामी यस बैंकलाई अझ सुदृढ बनाई अग्र पंक्तिमा पुऱ्याउन प्रयत्नरत छौं ।

आ.व. २०७८/७९ मा बैंकले गरेका प्रगतिहरू, उपलब्धीहरू, संचालनमा देखिएका चुनौतीहरू एवं बैंकले आगामी दिनहरूमा अवलम्बन गर्ने अल्पकालीन तथा दीर्घकालीन योजनाहरू र समग्र बैंकिङ्ग कार्यको समीक्षा तथा पुनरावलोकन सहित कम्पनी ऐन, २०६३, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३, धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३, को अधीनमा रही तयार गरिएको यो वार्षिक प्रतिवेदन संचालक समितिको तर्फबाट बैंकको एक्काइसौं वार्षिक साधारण सभामा यहाँहरू समक्ष प्रस्तुत गर्ने अनुमति चाहन्छौं ।

१. राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आर्थिक परिदृश्य

(क) विश्व अर्थतन्त्र

रुस र युक्रेनबीच जारी युद्धको कारण विश्वव्यापी रूपमा आर्थिक गतिविधिहरू प्रभावित भएका छन् । पेट्रोलियम पदार्थ र खाद्य वस्तुको मूल्यमा उल्लेख्य वृद्धि भएको छ ।

विश्व व्यापार गतिविधि तथा पूँजी प्रवाह प्रभावित भएको छ । यसले गर्दा कोभिडबाट प्रभावित भई पुनरुत्थान हुन लागेको विश्व अर्थतन्त्रमा चुनौती थपिएको छ ।

रुस-युक्रेन युद्धका कारण विश्व अर्थतन्त्रको वृद्धिदरमा गिरावट आउने देखिएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार सन् २०२१ मा ६.१ प्रतिशतले विस्तार भएको विश्व अर्थतन्त्रको वृद्धिदर सन् २०२२ मा ३.६ प्रतिशतमा सीमित हुने देखिएको छ । विकसित अर्थतन्त्रको वृद्धिदर अघिल्लो वर्षको ५.२ प्रतिशतको तुलनामा सन् २०२२ मा ३.३ प्रतिशतमा सीमित हुने र उदीयमान अर्थतन्त्रको वृद्धिदर अघिल्लो वर्षको ६.८ प्रतिशतको तुलनामा सन् २०२२ मा ३.८ प्रतिशतमा सीमित हुने अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रक्षेपण छ ।

विगत एक दशकमा विकसित मुलुकहरूको औसत मुद्रास्फीति १.५ प्रतिशत रहेकोमा सन् २०२२ मा ५.७ प्रतिशत पुग्ने अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रक्षेपण छ । यसैगरी उदीयमान तथा विकासशील मुलुकहरूमा विगत एक दशकको औसत मुद्रास्फीति ५.१ प्रतिशत रहेकोमा सन् २०२२ मा ८.७ प्रतिशत पुग्ने अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रक्षेपण छ । (स्रोत: नेपाल राष्ट्र बैंक)

(ख) देशको अर्थतन्त्र

आ.व. २०७८/७९ मा नेपालको आर्थिक वृद्धिदर ५.८४ प्रतिशत रहने केन्द्रिय तथ्याङ्क विभागको अनुमान रहेको छ । आर्थिक वृद्धिमा मुख्य रूपमा विद्युत उत्पादन, निर्माण गतिविधिमा भएको विस्तार र पर्यटन क्षेत्रको पुनरुत्थानले सहयोग पुऱ्याएको छ । आ.व. २०७८/७९ मा कुल गार्हस्थ्य उत्पादनसँग कुल गार्हस्थ्य बचतको अनुपात ९.२७ प्रतिशत र कुल राष्ट्रिय बचतको अनुपात ३१.९५ प्रतिशत रहेको अनुमान छ । आ.व. २०७८/७९ मा कुल स्थिर पूँजी निर्माणको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात २९.३७ प्रतिशत रहेको अनुमान छ ।

२०७९ असार महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ८.०८ प्रतिशत रहेको छ । २०७८ असार महिनामा यस्तो मुद्रास्फीति ४.१९ प्रतिशत रहेको थियो । विप्रेषण आप्रवाह सुधारोन्मुख रहेको छ । आ.व. २०७८/७९ को नौ महिनासम्म विप्रेषण आप्रवाह घट्दै आएकोमा दशौं तथा एघारौं महिनामा विप्रेषण आप्रवाहमा वृद्धि भएको छ । आ.व. २०७८/७९ मा विप्रेषण आप्रवाह ४.८ प्रतिशतले वृद्धि भई रु. १,००७ अर्ब ३१ करोड पुगेको छ । अघिल्लो वर्ष विप्रेषण आप्रवाह ९.८ प्रतिशतले बढेको थियो ।

आयातमा भएको उल्लेख्य वृद्धिका कारण चालु खाता एवम् शोधनान्तर घाटा उल्लेख्य रहन गएको छ । आ.व. २०७८/७९ मा चालु खाता रु.६२३ अर्ब ३३ करोडले घाटामा रहेको छ । अघिल्लो वर्ष चालु खाता रु.३३३ अर्ब ६७ करोडले घाटामा रहेको थियो ।

२०७८ असार मसान्तमा रु. १,३९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १३.१ प्रतिशतले कमी आई २०७९ असार मसान्तमा रु. १,२१५ अर्ब ८० करोड कायम भएको छ । आ.व. २०७८/७९ को आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ७.८ महिनाको वस्तु आयात र ६.९ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । (स्रोत: नेपाल राष्ट्र बैंक)

(ग) वित्तीय क्षेत्रको अवस्था

समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ९ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो निक्षेप २१.४ प्रतिशतले बढेको थियो । २०७९ असारमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ८.९ प्रतिशत, २७.६ प्रतिशत र ५५.८ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अंश क्रमशः १०.४ प्रतिशत, ३४.२ प्रतिशत र ४७ प्रतिशत रहेको थियो । २०७९ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३८.३ प्रतिशत रहेको छ । २०७८ असार मसान्तमा यस्तो निक्षेपको अंश ४२.७ प्रतिशत रहेको थियो ।

समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १३.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो कर्जा २७.३ प्रतिशतले बढेको थियो । आ.व. २०७८/७९ मा बैंक तथा वित्तीय संस्थाहरूको कृषि क्षेत्रतर्फको कर्जा १९.७ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ८ प्रतिशत, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १५.७ प्रतिशत, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा १३.३ प्रतिशत र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ८.७ प्रतिशतले बढेको छ ।

समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित आवधिक कर्जा २८.४ प्रतिशत, ओभरड्राफ्ट कर्जा १३.३ प्रतिशत, डिमान्ड तथा चालु पूँजी कर्जा १५.२ प्रतिशत र रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) १७.५ प्रतिशत बढेको छ । ट्रष्ट रिसिट (आयात) कर्जा ६१.९ प्रतिशत, मार्जिन प्रकृति कर्जा २४.३ प्रतिशत र हायर पर्चेज कर्जा २.२ प्रतिशतले घटेको छ । (स्रोत: नेपाल राष्ट्र बैंक)

यसैगरी, आ.व. २०७९/८० को चार महिनामा कुल आन्तरिक कर्जा २.२ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ०.९ प्रतिशतले बढेको छ भने बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १.५ प्रतिशतले बढेको छ । २०७९ कार्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपहरूको अंश क्रमशः ७.४ प्रतिशत, २६ प्रतिशत र ५८ प्रतिशत रहेको छ भने कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३७.१ प्रतिशत रहेको छ । (स्रोत: नेपाल राष्ट्र बैंक)

(घ) पूँजी बजारको अवस्था

२०७८ असार मसान्तमा २,८८३.४ रहेको नेप्से सूचकाङ्क २०७९ असार मसान्तमा २,००९.५ कायम भएको छ । २०७९ असार मसान्तमा धितोपत्र बजार पूँजीकरण रु. २,८६९ अर्ब ३४ करोड कायम भएको छ । २०७८ असार मसान्तमा बजार पूँजीकरण रु. ४,०१० अर्ब ९६ करोड रहेको थियो । २०७९ असारमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २३४ पुगेको छ । सूचीकृत कम्पनीहरूमध्ये १४६ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ५१ जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ६ लगानी कम्पनी, ५ होटल ४ व्यापारिक संस्था र ३ अन्य समूहका रहेका छन् । २०७८ असारमा सूचीकृत कम्पनीहरूको संख्या २१९ रहेको थियो ।

२. आर्थिक वर्ष २०७८/७९ को कारोबारको संक्षिप्त सिंहावलोकन

बैंकले आ.व. २०७८/७९ मा गरेका मुख्य कार्यहरू एवं हासिल गरेका उपलब्धिहरू, चालु आ.व. को मंसिर मसान्तसम्म भएका मुलभूत कार्यहरू, आगामी दिनका चुनौतीहरू एवं बैंकको समग्र आर्थिक अवस्थाका बारेमा चर्चा गर्ने अनुमति चाहन्छौं । बैंकले व्यवसायको क्रममा आईपर्न सक्ने कर्जा जोखिम, सञ्चालन जोखिम, तरलता जोखिम, बजार जोखिम, ब्याजदर जोखिम, विदेशी विनिमय जोखिम लगायतका अन्य जोखिमहरूलाई प्रभावकारी रूपमा नियन्त्रण तथा व्यवस्थापन गर्दै बैंकको कारोबार विस्तारमा सन्तुलित, निरन्तर र दीगो वृद्धिको अवधारणा आत्मसात गरेको छ । आ.व. २०७८/७९ मा बैंकले आफ्नो पूँजी, कर्जा, लगानी लगायतका क्षेत्रमा सन्तुलित प्रगति गरेको छ । गत दुई आ.व.हरूमा बैंकले हासिल गरेका प्रगतिको केही सूचकांकहरू देहाय अनुसार प्रस्तुत गरिएको छ :

क्र.स.	विवरण	इकाई	आ.व. २०७७/७८	आ.व. २०७८/७९	वृद्धि प्रतिशत
१.	चुक्ता पूँजी (रु अर्बमा)	रु.	१०.९६	१२.५२	१४.२५
२.	कुल निक्षेप (रु अर्बमा)	रु.	१८५.२०	१९६.४८	६.०९
३.	कुल कर्जा (रु अर्बमा)	रु.	१६७.७८	१८८.७७	१२.५१
४.	कुल लगानी (रु अर्बमा)	रु.	४५.१९	५८.३२	२९.०७
५.	खुद नाफा (रु अर्बमा)	रु.	२.८५	२.९०	१.६७


६.	निष्कृत्य कर्जा (NPA)	%	१.००	१.०७	०.०७
७.	कुल शाखा सञ्जाल (एक्सटेन्सन काउन्टर सहित)	संख्या	१८९	१९०	०.५२
८.	शाखा रहित बैकिङ्ग सेवा केन्द्र	संख्या	११४	११७	२.६३
९.	एटिएम (ATM)	संख्या	२०८	२१२	१.९२
१०.	Point of Sale (POS) Machine	संख्या	१,६९६	१,७६०	३.७७
११.	डेबिट कार्ड	संख्या	४,३०,६१३	५,४५,०८७	२६.५८
१२.	क्रेडिट कार्ड	संख्या	२७,२१५	३०,६००	१२.४३
१३.	मोबाईल बैकिङ्ग सेवा (Siddhartha Bank Smart and Alert)	संख्या	४,६८,१३९	६,५६,४०१	४०.२१
१४.	i-connect Service	संख्या	६०,८९९	६७,४७९	१०.८०
१५.	बचत खाता	संख्या	१०,१९,०१४	१२,६१,१८७	२३.७६
१६.	जम्मा निक्षेप खाता	संख्या	११,६४,३४१	१४,४०,०६५	२३.६८

बैंकले गत वर्ष गरेका कारोबार एवं अन्य क्रियाकलापहरूको विवरण देहाय अनुसार विस्तृत रूपमा प्रस्तुत गरिएको छ ।

(क) चुक्ता पूँजी तथा पूँजी कोष पर्याप्तता

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी रु. १०.९६ अर्बबाट वृद्धि भई रु. १२ अर्ब ५२ करोड ४४ लाख २६ हजार ८ सय ३१ पुगेको छ । सोही चुक्ता पूँजीलाई आधार मानी गत आ.व. २०७८/७९ को वितरण योग्य मुनाफाबाट बैंकले रु. १ अर्ब ५६ करोड ५५ लाख ५३ हजार ३ सय ५४ रुपैया बराबरको अर्थात् १२.५० प्रतिशत बोनस शेयर तथा रु. ८ करोड २३ लाख ९७ हजार ५ सय ४५ रुपैया बराबरको अर्थात् ०.६६ प्रतिशत नगद लाभांश (बोनस शेयर कर प्रयोजनका लागि मात्र) जारी गर्ने प्रस्ताव साधारण सभा समक्ष स्वीकृतिको लागि पेश गरेको छ । सो बोनस शेयरको प्रस्ताव पारित भए पश्चात् बैंकको चुक्ता पूँजी रु. १४ अर्ब ०८ करोड ९९ लाख ८० हजार १ सय ८५ रुपैया पुग्नेछ ।

समीक्षा अवधिको आषाढ मसान्तमा बैंकको प्राथमिक पूँजी र पुरक पूँजी क्रमशः ९.०४ प्रतिशत र ३.९६ प्रतिशत तथा समग्र पूँजी पर्याप्तता अनुपात (Capital Adequacy Ratio) १३.०० प्रतिशत रहेको छ ।



(ख) निक्षेप

समीक्षा अवधिमा बैंकको निक्षेप रु. १८५.२० करोडबाट वृद्धि भई रु. १९६.४८ करोड पुगेको छ । जुन गत आ.व.को तुलनामा ६.०९ प्रतिशतको बढी हो । समीक्षा अवधिभर


तरलतामा देखिएको संकुचनका कारण देशको समग्र अर्थ व्यवस्था प्रभावित हुँदा पनि बैंकले संचालनमा ल्याएका विभिन्न आकर्षक निक्षेप योजनाहरू एवं ग्राहकहरूले बैंक प्रति देखाउनु भएको विश्वासको प्रतिफल स्वरूप निक्षेपमा ६.०९ प्रतिशतको सन्तुलित वृद्धि हासिल गर्न सफल भएको हो ।

समीक्षा अवधिमा बैंकले "सिद्धार्थ प्लेटिनम प्लस" नामक बचत खाता संचालनमा ल्याएको छ । उक्त खातामा विभिन्न आकर्षक सेवा तथा सुविधाहरू जस्तै बैंकले बचत खातामा प्रदान गर्ने ब्याजदर मध्ये सबै भन्दा बढि ब्याजदर, पहिलो वर्ष निःशुल्क डेबिट कार्ड, क्रेडिट कार्ड, इन्टरनेट बैकिङ्ग, बैंक स्मार्ट, डिम्याट खाता, भाइबर बैकिङ्ग सेवा, मेरो शेयर तथा सि-आस्वाको सुविधा प्राप्त गर्नुका साथै लकर शुल्कमा ५० प्रतिशत छुट लगायतका सुविधाहरू उपलब्ध छन् । सो खातामा विशेष किसिमको प्लेटिनम डेबिट कार्ड प्रदान गरिन्छ तथा सो कार्डवाहक ग्राहकहरूले बैंकका शाखाहरूबाट विशिष्टिकृत सेवा प्राप्त गर्न सक्नेछन् ।

समीक्षा वर्षमा बैंकमा २,७५,७२४ वटा नयाँ निक्षेप खाता खोलिएको छ । २,४२,१७३ वटा नयाँ बचत खाता रहेका छन् । कर्मचारीको अथक प्रयास, बैंकले जारी गरेका विभिन्न अभियानहरू तथा उच्च गुणस्तरीय ग्राहक सेवाका कारण नयाँ खाता खोल्ने सम्बन्धमा समीक्षा वर्षमा उत्कृष्ट नतिजा प्राप्त गर्न बैंक सफल भएको छ । समीक्षा अवधिमा बैंकको बचत खाता कुल १२,६१,१८७ पुगेको छ जुन गत आ.व.को तुलनामा २३.७६ प्रतिशतको वृद्धि हो । त्यसैगरी समीक्षा अवधिमा बैंकको निक्षेप खाता कुल १४,४०,०६५ पुगेको छ जुन गत आ.व.को तुलनामा २३.६८ प्रतिशतको वृद्धि हो ।

यसैगरी, तरलता व्यवस्थापन तथा लामो अवधिको निक्षेप परिचालन गर्न वित्तीय एवं आर्थिक गतिविधिलाई विस्तार गर्न, आवश्यक श्रोत संकलन गर्न, बैंकको प्रबन्धपत्र तथा

नियमावलीमा उल्लेख गरिएका उद्देश्यहरू अनुरूप गर्नुपर्ने कार्यहरूको लागि तथा थप लगानीलाई सहज गर्नको लागि बैकले आ.व. २०७८/७९ मा रु. चार अर्ब रुपैया बराबरको दश वर्ष अवधिको "१०.७५% एस.बि.एल. डिबेञ्चर २०८९" निष्काशन गरेको थियो । धितोपत्र बजारमा उक्त ऋणपत्रको अत्याधिक माग भएको कारण सम्पूर्ण ऋणपत्र बिक्री भई Oversubscribe समेत भएको उक्त ऋणपत्र समीक्षा अवधिमा बाँडफाँड गरिएको थियो ।



(ग) कर्जा

आर्थिक वर्ष २०७७/७८ असार मसान्त सम्ममा बैकले रु. १६७.७८ करोड कुल कर्जा लगानी गरेकोमा समीक्षा अवधिमा कुल कर्जा लगानी १२.५१ प्रतिशतले वृद्धि भई रु. १८८.७७ करोड पुगेको छ । नेपाल राष्ट्र बैकबाट जारी निर्देशन बमोजिम कृषि, उर्जा, लघु-घरेलु, साना एवं मझौला उद्यम लगायतका क्षेत्रमा लगानी गर्नुपर्ने न्यूनतम कर्जा सापटको सिमा रकम पुऱ्याउने यस बैक अग्रसर रहेको छ । बैकले विशेष गरी व्यावसायिक कृषि क्षेत्र अन्तर्गत रही खाद्य बस्तुको उत्पादन र प्रशोधन तथा भण्डारण, पशुपन्छीपालन, पशुपन्छी प्रजनन, चल्ला काडने व्यवसाय र मासु उत्पादन तथा प्रशोधन, मत्स्यपालन, माछा भूरा उत्पादन तथा प्रशोधन, तरकारी खेती, तरकारी प्रशोधन, सःमिल, फर्निचर लगायतका काष्ठजन्य उद्योग, कागज रेगिजन लगायत अन्य काष्ठजन्य वन पैदावरमा आधारित उद्योग, कृषि उपकरण लगायतका क्षेत्रहरूमा लगानी गर्दै आएको छ ।

यसैगरी, संस्थागत कर्जा विभाग अन्तर्गत पूर्वाधार तथा परियोजना लगानी सह-विभागको गठन गरी नवीकरणीय उर्जा, जलविद्युत तथा पूर्वाधार लगानी जस्ता विशेष प्राथमिकतामा रहेका क्षेत्रमा लगानी तथा अनुपालन प्रयोजनार्थ प्राविधिक तालिम प्राप्त इन्जिनियर, चार्टर्ड एकाउन्टेन्ट सहितका अनुभवयुक्त कर्मचारीहरूको व्यवस्था गरिएको छ । तोकिएको क्षेत्रमा लगानीलाई प्रोत्साहित गर्न समय समयमा सम्बन्धित क्षेत्रका विज्ञ परामर्शदाताहरूबाट बैकका कर्मचारीहरूलाई विभिन्न कार्यशाला, तालिम तथा विकास, उत्प्रेरणा जस्ता कार्यक्रमहरूमा सहभागी गराउने गरिएको छ । यसैगरी बैकले ठूला स्तरका निजी उद्योग तथा व्यापार

व्यवसायहरू, नेपाल सरकारका विभिन्न संस्थानहरू, निर्माण व्यवसाय, स्वास्थ्य शिक्षण संस्थाहरू, हवाई सेवा प्रदायक कम्पनीहरू, तारे होटल तथा रेष्टुरेन्ट र लघुवित्त कारोबार गर्ने वित्तीय संस्थाहरूको विभिन्न वित्तीय आवश्यकताहरू पुर्ति गर्न कोष तथा गैर कोषमा आधारित थोक कर्जा तथा अन्य बैकिङ सुविधाहरू प्रदान गर्दै आएको छ ।

नेपाल सरकार तथा नेपाल राष्ट्र बैकको प्राथमिकता बमोजिम समग्र देशकै कुल गार्हस्थ्य उत्पादन, रोजगार, उपभोग, बचत र व्यापार व्यवसाय अभिवृद्धि गरी मुलुकको आर्थिक वृद्धिमा समेत योगदान पुऱ्याउने उद्देश्यले आफ्नो स्थापनाकाल देखि नै व्यावसायिक कृषि तथा पशुपालन, खानीजन्य उद्योग, नवीकरणीय उर्जा, निर्माण व्यवसाय, होटल तथा पर्यटन व्यवसाय, अस्पताल, शैक्षिक संस्थाहरू र थोक तथा खुद्रा व्यापार लगायतका विभिन्न आर्थिक तथा सामाजिक पूर्वाधार विकासका परियोजनाहरूमा लगानी गर्ने नीति यस बैकले लिएको छ । यस नीति अन्तर्गत रही बैकले देशभित्रै रोजगारी सिर्जना गर्ने, विदेशी मुद्रा आर्जन गर्ने लगायतका समग्र अर्थ व्यवस्थामा टेवा पुऱ्याउने उद्योग व्यवसायहरू विशेष गरी सिमेन्ट उद्योग, स्टिल उद्योग, जलविद्युत परियोजना, सोलार तथा वैकल्पिक उर्जा, निर्माण व्यवसाय, तारे होटल तथा पर्यटकीय पूर्वाधार विकासका संरचनाहरू, हवाई सेवा, शैक्षिक संस्थाहरू लगायतका ठूला लगानी आवश्यक पर्ने क्षेत्रमा यस बैकको उल्लेख्य कर्जा लगानी रहेको छ । यस बैकले ३३ भन्दा बढी जलविद्युत परियोजनाहरूमा रु. १० अर्ब भन्दा बढी कर्जा लगानी गरी जलविद्युतको दिगो र भरपर्दो विकास मार्फत मुलुकको समृद्धिमा योगदान पुऱ्याउने नेपाल सरकारको उद्देश्यमा हातेमालो गर्दै अगाडी बढिरहेको छ । आगामी दिनहरूमा समेत यस क्षेत्रको सम्भाव्य परियोजनाहरूमा थप लगानी गर्ने बैकको योजना रहेको छ ।

यसैगरी, व्यवसायिको वृहत वित्तीय आवश्यकताहरू पुरा गर्न एक भन्दा बढी वित्तीय संस्थाहरू एक आपसमा मिली ठूला ठूला उद्योग तथा परियोजना निर्माण तथा कार्यान्वयन गर्न सहवित्तीयकरणको अवधारणा अन्तर्गत रही कर्जा प्रवाह गरिएको छ । हाल सम्म सहवित्तीयकरण समुह गठन गरी ६८ वटा विभिन्न प्रकारका (व्यापार, उत्पादन, जलविद्युत परियोजना, होटल, अस्पताल, हवाई सेवा लगायत) परियोजनाहरूमा लगानी गरिएको छ । जस मध्ये १३ वटा सहवित्तीयकरण समुहमा अगुवा भई कर्जा लगानी गरिएको छ भने ५५ वटा सहवित्तीयकरण समुहमा सदस्य भई कर्जा लगानी गरिएको छ । साथै, अगुवा बैक भई आगामी दिनहरूमा समेत यस्ता परियोजनाहरूका वित्तीय आवश्यकता परिपूर्ती गरी परियोजना निर्माण तथा कार्यान्वयन सम्पन्न गर्न थप लगानी गर्ने गराउने तर्फ यस बैक अग्रसर रहेको छ । सोही उद्देश्य बमोजिम बैकले संस्थागत कर्जा विभाग गठन गरी सहवित्तीयकरण कर्जा तथा कर्जा सिन्डीकेसन मार्फत कर्जा लगानी गर्दै आइरहेको छ । यसैगरी ठूला स्तरका परियोजनाहरू, गैरसरकारी

तथा सरकारी संस्थानहरूको वित्तीय आवश्यकताहरू जस्तै ट्रेजरी व्यवस्थापन, वैदेशिक मुद्रा तथा सम्पत्ति दायित्व व्यवस्थापन लगायतका अन्य अत्याधुनिक बैकिङ्ग सुविधाहरू ट्रेजरी विभाग मार्फत सम्बोधन गर्ने गरिएको छ ।

यसैगरी, कोभिड १९ संक्रमणबाट प्रभावित ऋणी/व्यवसायिहरूको व्यवसाय सुचारु गर्न तथा व्यवसाय उत्थानमा सहयोग पुऱ्याउन यस बैंकले नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम ऋणीको आग्रहमा कर्जाको पुनरतालिकीकरण तथा पुनरसंरचना, किस्ता स्थगन जस्ता सुविधा प्रदान गरेको छ । त्यसैगरी कोभिड १९ संक्रमणबाट ग्रस्त साना तथा मझौला व्यवसाय उत्थानका लागि बैंकले सहुलियत ब्याजदरमा सरल तथा सहज प्रक्रियाबाट कर्जा प्रवाह गरेको छ ।

यसैगरी, बैंकले कृषि क्षेत्र प्रवर्द्धनका लागि "सिद्धार्थ व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा" जस्ता सरल एवं प्रभावकारी कर्जा सुविधा कार्यान्वयनमा ल्याएको छ । महिलाको व्यावसायिक उत्थान तथा उद्यमशीलता विकासका लागि बैंकले "सिद्धार्थ महिला उद्यमशीलता कर्जा" नामक विशेष कर्जा सुविधा सहुलियत ब्याजदरमा प्राथमिकताका साथ प्रदान गर्दै आईरहेको छ ।

यस बैंकले नेपाल राष्ट्र बैंकद्वारा प्रदान गरिएको पुनरकर्जा सुविधा प्राथमिकताका साथ लक्षित व्यवसायलाई प्रदान गरेको छ । साथै, नेपाल राष्ट्र बैंकद्वारा जारी गरिएको एकीकृत निर्देशन बमोजिम विभिन्न सहुलियतपूर्ण कर्जाहरू समेत प्रदान गर्दै आईरहेको छ । यसैगरी बैंकले सरल तथा सहज रूपमा साना व्यवसायीलाई छोटो समयमै कर्जा प्रदान गर्नका लागि "स्कोरकार्ड मोडल" समेत अवलम्बन गरेको छ । यस अन्तर्गत बैंकले व्यवसायको वित्तीय विवरण तथा सञ्चालकको कुशलता मापन गरी "क्रेडिट स्कोर" का आधारमा कर्जा प्रदान गर्ने व्यवस्था गरेको छ । बैंकले सम्पूर्ण कर्जा प्रस्तावलाई छिटो छरितो तथा सहज बनाउन कर्जा व्यवस्थापन प्रणाली (Loan Management System) विकास गरी लागु गरेको छ जसका कारण कर्जाको Turnaround Time मा कमी आएको छ ।


त्यसैगरी साना तथा मझौला व्यापार व्यवसाय क्षेत्रमा संलग्न ग्राहक महानुभावहरूलाई लक्षित गर्दै भुक्तानी प्रक्रिया सहज गर्न बिक्रेताहरूबाट प्राप्त बिलबिजकको आधारमा बैंकले खरिदकर्ताको पक्षबाट बिक्रेतालाई तुरुन्तै रकम भुक्तानी प्रदान गर्न "इन्भवाइस डिस्काउन्टिङ्ग" जस्ता नवीनतम कर्जा सुविधा सञ्चालन गरेको छ । साथै व्यक्तिगत लगानीकर्ताको माग पूर्ति गर्न आफ्नो कर्जा सम्बन्धी व्यवस्था, नीति नियम संशोधन तथा पुनरसंरचना गरी ग्राहकमुखी बनाउँदै घर कर्जा, सवारी कर्जा, व्यक्तिगत कर्जा, मुद्दती धितो कर्जा, शेयर धितो कर्जा जस्ता कर्जा सुविधाहरू आफ्नो फैलिदो वृहत् शाखा सञ्जालको उपयोग गरी प्रदान गर्दै आएको छ । बैंकले विभिन्न डिजिटल माध्यमबाट पनि कर्जा सुविधा माग गर्ने सम्बन्धी सेवा सर्वसाधारणलाई दिदै आएको छ ।

शाखारहित बैकिङ्ग सेवाको स्थापना र विस्तारमा सिद्धार्थ बैंक अग्रणी बैंकको रूपमा रहेको छ । वि.स. २०६७ सालमा दैलेखबाट शुरु गरी हालसम्म बैंकको कुल शाखारहित बैकिङ्ग सञ्जाल ११७ पुगेको छ । शाखारहित बैकिङ्ग सेवा मार्फत ग्राहकहरूले रकम जम्मा गर्ने, रकम फिक्ने, कोष स्थानान्तरण गर्ने, बिल भुक्तानी, टपअप, रिचार्ज कार्डको खरिद, वृद्ध भत्ता भुक्तानी, एकल महिला, अपाङ्ग भत्ता आदि जस्ता उपयोगी सेवा तथा बैंकले प्रदान गर्ने अन्य सेवाहरू आफ्नै गाउँठाउँमा प्राप्त गर्न सक्नुहुनेछ । बायोमेट्रिक, शाखा रहित कार्ड प्रविधिबाट संचालन हुने यो सेवा सुरक्षित र भरपर्दो रहेको छ । २०७९ आषाढ मसान्तसम्म शाखा रहित बैकिङ्ग सेवामा आवद्ध हुने ग्राहकहरूको संख्या कुल ५४,८०० पुगेको छ ।

यसैगरी नेपाल सरकार, अर्थ मन्त्रालय र जर्मन सरकारको समन्वय एवं जर्मन वित्तीय विकास निगमको सहयोगमा नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंक मार्फत सिद्धार्थ बैंक र जर्मन सरकारको तर्फबाट के.एफ.डब्लु डेभलपमेन्ट बैंकद्वारा कार्यान्वयन गर्ने गरी नेपालको ग्रामीण तथा अर्धशहरी क्षेत्रको दिगो आर्थिक विकासका लागि लघु तथा साना व्यवसायीहरूलाई प्रत्यक्ष कर्जा सुविधा र तालिम, परामर्श लगायत आवश्यक प्राविधिक सेवाहरू प्रदान गर्नको लागि Sustainable Economic Development in Rural and Semi-Urban Areas (SEDRA-II) नामक परियोजना कार्यान्वयनमा आएको छ ।

यसैगरी, नेपाल सरकारले युवा तथा महिला वर्गहरूको उद्यमशीलता तथा स्वरोजगारको लागि उच्च प्राथमिकताका साथ लागू गरेको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि अनुसार बैंकले "सिद्धार्थ उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा", "सिद्धार्थ दलित समुदाय व्यवसाय विकास कर्जा", "सिद्धार्थ शिक्षित युवा स्वरोजगार कर्जा", "सिद्धार्थ वैदेशिक रोजगार कर्जा", "सिद्धार्थ भुक्त पीडित आवास निर्माण कर्जा" र "सिद्धार्थ युवा स्वरोजगार कर्जा" सेवाहरू प्रदान गर्दै आईरहेको छ । समीक्षा अवधि सम्ममा सहुलियतपूर्ण कर्जा अन्तर्गत बैंकले कुल २,८४७ घरपरिवारलाई करिब रु. २.८ अर्बको कर्जा प्रदान गरिसकेको छ ।

यसैगरी बैंकले सहुलियतपूर्ण कर्जा अन्तर्गत "सिद्धार्थ प्राविधिक तथा व्यावसायिक तालिम कर्जा" तथा "सिद्धार्थ युवा स्वरोजगार कर्जा" प्रदान गरिरहेको छ । यस सहुलियतपूर्ण कर्जा अन्तर्गत गत आ.व.को आषाढ मसान्तसम्म बैंकले कुल १,९७५ घरपरिवारलाई करिब २ अर्ब ४१ करोड कर्जा प्रदान गरिसकेको छ । बैंकले गत आ.व.को आषाढ मसान्तसम्म लघु तथा विपन्न वर्ग कर्जा अन्तर्गत विभिन्न कर्जा शीर्षकमा प्रत्यक्ष रूपमा ५३ जिल्लाका १३७ शाखाहरूबाट कुल १८,८६२ घरपरिवारलाई सेवा प्रदान गरिसकेको छ ।




(घ) लगानी

व्यवसाय विविधीकरण गर्ने क्रममा बैंकले शुरुदेखि नै लगानीका अवसरहरूको सदुपयोग गरी आय आर्जन गर्दै आईरहेको छ । समीक्षा अवधिमा बैंकको लगानी रु. ४५.१९ करोडबाट वृद्धि भई रु. ५८.३२ करोड पुगेको छ, जुन गत आ.व. को तुलनामा करिब २९.०७ प्रतिशतको वृद्धि हो । बैंकले आफ्नो निक्षेप तथा लगानीको उचित व्यवस्थापनका लागि थप नाफामूलक क्षेत्रको पहिचान गरी आफ्नो लगानी बढाउने रणनीति अवलम्बन गरेको छ । उक्त रणनीति अनुसार बैंकको लगानीको दायरा फराकिलो भई जोखिम कम हुने तथा मुनाफामा समेत अपेक्षित वृद्धि हुने विश्वास लिइएको छ ।

रणनीतिक रूपमा दीर्घकालीन फाईदाका दृष्टिले लगानी विविधीकरण अन्तर्गत बैंकले विभिन्न क्षेत्रमा संस्थापक तथा सर्वसाधारण शेयरधनीका रूपमा समेत लगानी गर्दै आएको छ । बैंकले संस्थापक शेयरधनीको रूपमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा रु. २६ करोड ४० लाख रुपैया, सर्वसाधारण शेयरधनीको रूपमा सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडमा रु. ८ करोड ४ लाख ३२ हजार २ सय १३ रुपैया तथा अवसर इक्विटी लिमिटेडमा रु. ३ करोड लगानी गरेको छ । सो लगानी उक्त संस्थाहरूको २०७९ आषाढ मसान्तको चुक्ता पूँजीको क्रमशः १२.५७ प्रतिशत, १५ प्रतिशत तथा १० प्रतिशत हो । त्यस्तै, यस बैंकको सहायक कम्पनीको रूपमा रहेको सिद्धार्थ क्यापिटल लिमिटेडमा बैंकको ५१ प्रतिशत लगानी रहेको छ, उक्त कम्पनीको हालको चुक्ता पूँजी रु. २० करोड रहेको छ । यसैगरी बैंकले नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम लिमिटेड, कर्जा सुरक्षण केन्द्र, नेपाल क्लियरिङ हाउस लिमिटेड, नेशनल बैकिङ्ग इन्स्टीच्युट जस्ता व्यावसायिक संस्थाहरूमा समेत लगानी गरेको छ । यसरी गरिएको लगानीबाट शेयरधनीलाई प्रतिफल वृद्धि हुने बैंकको विश्वास रहेको छ ।

(ङ) कुल सम्पत्ति

समीक्षा अवधिमा बैंकको कुल सम्पत्ति रु. २२९.०७ अर्बबाट वृद्धि भई रु. २६४.३३ अर्ब पुगेको छ, जुन गत आ.व.को तुलनामा करिब १५.३९ प्रतिशतको वृद्धि हो ।






(च) खुद ब्याज आम्दानी

समीक्षा अवधिमा बैंकको कुल ब्याज आम्दानी रु. १४.९५ अर्बबाट वृद्धि भई रु. २०.६८ अर्ब पुगेको छ, जुन गत आ.व.को तुलनामा करिब ३८.३२ प्रतिशतको वृद्धि हो । त्यस्तै समीक्षा अवधिमा बैंकको ब्याज खर्च रु. ९.४४ अर्बबाट वृद्धि भई करिब रु. १४.०८ अर्ब पुगेको छ । यसरी समीक्षा अवधिमा खुद ब्याज आम्दानी रु. ५.५१ अर्बबाट वृद्धि भई रु. ६.६० अर्ब पुगेको छ, जुन गत आ.व.को तुलनामा १९.७२ प्रतिशतको वृद्धि हो ।

(छ) संचालन मुनाफा र खुद नाफा

समीक्षा अवधिमा बैंकको संचालन मुनाफा रु. ४.१७ अर्बबाट वृद्धि भई रु. ४.२७ अर्ब पुगेको छ, जुन गत आ.व.को तुलनामा २.४० प्रतिशतको वृद्धि हो । यसैगरी, समीक्षा अवधिमा बैंकको खुद नाफा रु. २.८५ अर्बबाट वृद्धि भई रु. २.९० अर्ब पुगेको छ, जुन गत आ.व.को तुलनामा १.६७ प्रतिशतको वृद्धि हो ।






(ज) वितरण योग्य मुनाफा

आ.व. २०७८/७९ मा रु. २,९०,२४,६४,०४२ खुद नाफा भएकोमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ४४ बमोजिम खुद नाफाको २० प्रतिशत अर्थात् रु. ५८,४९,९२,५९४ साधारण जगेडा कोषमा छुट्याइएको छ । यसको अतिरिक्त नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम यस आ.व. मा बैंकले आफ्नो खुद नाफाको १ प्रतिशतले हुने रकम रु. २,९०,२४,६४० संस्थागत सामाजिक उत्तरदायित्व कोषमा छुट्याएको छ । बैंकले जारी गरेको ऋणपत्र फिर्ता गर्नको निम्ति पूँजीफिर्ता जगेडा कोषमा रु. ८६,०४,२६,५०० छुट्याएको छ । साथै, नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम नै बैंकले विभिन्न कोषहरूमा खुद नाफाबाट रु. १,९७,०९,३९६ छुट्याएको छ । बैंकले नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम नियमनकारी कोषमा प्रचलित नियमानुसार रु. २०,४९,६२,०७४ विनियोजन गरेको छ । बैंकले गत आ.व.को संघित नाफा रु. १५,४९,९९,५६३ र यस वर्षको अन्त्यमा कायम भएको वितरण योग्य मुनाफा (पूँजी समायोजन कोष समेत) रु. १,२०,४९,५६,९९८ समेत गरी कुल वितरण योग्य मुनाफा रु. १,८५,९८,६८,४८९ बाट नगद लाभांश तथा बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।



(झ) नेट वर्थ प्रति शेयर

समीक्षा अवधिमा बैंकको नेटवर्थ प्रति शेयर रु. १७२.४५ रहेको छ, जुन गत आ.व.मा रु. १८६.११ थियो । यो गत आ.व.को तुलनामा ७.३४ प्रतिशतले कमी हो ।





(ञ) प्रति शेयर आमदानी

समीक्षा अवधिमा बैंकको प्रति शेयर आमदानी रु. २३.१७ रहेको छ, जुन गत आ.व. मा रु. २२.७९ थियो । यो गत आ.व.को तुलनामा १.६७ प्रतिशतको वृद्धि हो ।



(ट) सम्पत्तिको गुणस्तर

समीक्षा अवधिमा बैंकको निष्कृत्य कर्जा/कुल कर्जा अनुपात १.०७ प्रतिशत रहेको छ, जुन गत आ.व. मा १.०० प्रतिशत रहेको थियो । निष्कृत्य कर्जा वापत पर्याप्त मात्रामा जोखिम व्यवस्था गर्नुका साथै निष्कृत्य कर्जा असुलीको लागि बैंकले सक्रिय रूपमा कार्य गरिरहेको छ । आगामी दिनमा पनि बैंकको निष्कृत्य कर्जा घटाउने कार्य निरन्तर रहनेछ ।



(ठ) कर्जा अपलेखन

बैंकले गत आ.व.मा रु. २४,६७९ बराबरको कर्जा अपलेखन गरेकोमा समीक्षा अवधिमा कुल रु. १२,००,००५ बराबरको कर्जा अपलेखन गरेको छ । बैंकले अपलेखित कर्जा असुली प्रक्रियालाई निरन्तर राखेको छ ।

(ड) शेयर संरचना

यस बैंकको कुल चुक्ता पूँजीमा ५१ प्रतिशत संस्थापक शेयरधनीहरूको हिस्सा रहेको छ भने ४९ प्रतिशत सर्वसाधारण शेयरधनीहरूको हिस्सा रहेको छ । समीक्षा अवधिको आषाढ मसान्त सम्ममा बैंकका संस्थापक शेयरधनीहरूको संख्या २६५ जना र सर्वसाधारण शेयरधनीहरूको संख्या ६६,३४३ रहेकोमा चालु आ.व. को मंसिर मसान्त सम्ममा बैंकका संस्थापक शेयरधनीहरूको संख्या २७५ जना रहेको छ भने सर्वसाधारण शेयरधनीहरूको संख्या ५६,६३३ रहेको छ ।

शेयर स्वामित्व अनुसारको संरचना (मिति २०७९ आषाढ मसान्त)

विवरण (किता अनुसार)	शेयरधनी संख्या	शेयर स्वामित्व (किता)	चुक्ता पूँजीको प्रतिशत
१ - ५००	५०,५०८	६७,४३,७२९.४१	५.३८
५०१ - १,०००	७,१५६	५०,०१,००४.८२	३.९९
१,००१ - १,५००	३,२३४	३९,०५,८७८.६७	३.१२
१,५०१ - २,०००	१,४५०	२५,१०,४३३.३१	२.००
२,००१ - ५,०००	२,६२३	७८,१२,८२७.४०	६.२४
५,००१ - १०,०००	७४६	५१,१३,७९७.८१	४.०८
१०,००१ - ५०,०००	६२५	१,२४,६६,१५९.४७	९.९६
५०,००१ भन्दा बढी	२६६	८,१६,९०,४३८.४२	६५.२३
जम्मा	६६,६०८	१२,५२,४४,२६८.३१	१००.००

व्यक्तिगत तथा संस्थागत शेयरधनीको विवरण (मिति २०७९ आषाढ मसान्त)

विवरण	शेयरधनी संख्या	जम्मा	शेयर स्वामित्व (किता)	शेयर स्वामित्व (%)
संस्थापक शेयरधनी - संस्थागत	७	२६५	४७,०६,७६३.५१	५१.००
संस्थापक शेयरधनी - व्यक्तिगत	२५८		५,९१,६७,८१३.३५	
सर्वसाधारण शेयरधनी - संस्थागत	३६६	६६,३४३	५७,४४,८१५.०५	४९.००
सर्वसाधारण शेयरधनी - व्यक्तिगत	६५,९७७		५,५६,२४,८७६.५०	
जम्मा		६६,६०८	१२,५२,४४,२६८.३१	१००.००

(ढ) कार्ड तथा प्रविधिमा आधारित सेवाहरू

बैंकले कार्ड तथा अन्य विद्युतीय वैकल्पिक माध्यम (Alternative Delivery Channel) बाट ग्राहकहरूलाई विभिन्न प्रकारका सेवा सुविधाहरू प्रदान गर्दै आइरहेको छ । कोरोना महामारी पश्चात् विद्युतीय भुक्तानीबाट प्रदान गरिने सेवा सुविधाहरूको कारोबारमा उल्लेख्य वृद्धि हुन गएको छ । आ.व. २०७७/७८ मा विद्युतीय वैकल्पिक माध्यमबाट ५९ प्रतिशत कारोबार भएकोमा ४१ प्रतिशत कारोबार परम्परागत माध्यमद्वारा भएको थियो । समीक्षा अवधिमा विद्युतीय वैकल्पिक माध्यमबाट हुने कारोबारमा उल्लेख्य वृद्धि भई

६७ प्रतिशत हुन पुगेको छ भने परम्परागत माध्यमद्वारा हुने कारोबार ३३ प्रतिशतमा सिमित भएको छ । बढ्दो विद्युतीय कारोबार, सुचना प्रविधिको बढ्दो प्रयोग तथा वित्तीय जालसाजीको नियन्त्रणलाई मध्यनजर गर्दै बैंकले विभिन्न माध्यमबाट ग्राहकहरूलाई सुरक्षात्मक उपायहरू सुझाउँदै आइरहेको छ । यसैगरी, वित्तीय जालसाजीको नियन्त्रण, सुचना प्रविधि र तथ्याङ्कको सुरक्षा व्यवस्थापन, हार्डवेयर, नेटवर्क र सिस्टम सफ्टवेयरको स्तरोन्नती एवं उचित व्यवस्थापन गर्न बैंक सफल भएको छ ।

समीक्षा अवधिमा बैंकले ग्राहकको सेवा सुविधालाई मध्यनजर गर्दै विभिन्न सेवा प्रदायकसँग आवद्धता गर्ने क्रममा NPS-Check Out, Corporate Pay-NCHL, Account Binding -IME, Khalti, Cell pay सँग Integration गरी खाता Link गर्ने सेवा सुचारु गरेको छ । त्यसैगरी, बैंकले ग्राहकहरूलाई छिटो छरितो सेवा प्रदान गर्न Express Card को सेवा सञ्चालनमा ल्याएको छ । प्रिपेड कार्डहरूको सेवालार्ई अफ परिष्कृत गर्नुको साथै विभिन्न Work Flow स्वचालित गर्नको लागि Card Center Management System- Prepaid System सञ्चालनमा ल्याएको छ । विभिन्न Vendor सँगको Issue हरूमा समयमै व्यवस्थापन गर्नको लागि Issue Management सेवा सञ्चालनमा ल्याएको छ । विभिन्न नेटवर्कका Payable र Receivable को लेखांकन चुस्त दुरुस्त राख्नको लागि General Ledger Reconciliation System सञ्चालनमा ल्याएको छ ।

त्यसैगरी आफ्नो सेवालार्ई अफ परिष्कृत गर्ने सिलसिलामा बैंकले Cardless Cash Withdrawal को सेवा सञ्चालनमा ल्याएको छ । Online मार्फत गरिने कारोबारलाई अफ सुरक्षित र व्यवस्थित गर्नको लागि Verified by Visa लाई ACS 2.0 मा स्तरोन्नती गरिएको छ । विभिन्न Merchant हरूलाई प्रदान गरिएका पस मेशीनहरूबाट अन्य सेवाहरू पनि प्रदान गर्नको लागि Android Version का Fin Pos को भिजा, मास्टर कार्ड र UNO Pay सँग Certification गर्ने कार्य सम्पन्न गरिएको छ ।

बैंकले ग्राहकहरूलाई विद्युतीय माध्यमबाट कारोबार गर्न प्रोत्साहित गर्न तथा निष्कृय कार्डवाहकहरूलाई एटिएम कारोबार मात्र नभई POS तथा अनलाइन कारोबार गर्न प्रोत्साहित गर्न वर्ष भरिनै क्यास ब्याक अफर संचालन गरेको थियो । यसैगरी बैंकले दराजसँगको सहकार्यमा नयाँ वर्ष क्याम्पेन, सिद्धार्थ फाउन्डेसन डे क्याम्पेन, बैंक स्मार्ट एकटीभेशन क्याम्पेन, क्यूआर मर्चेन्ट इन्रोलमेन्ट एण्ड एकटीभेशन क्याम्पेन जस्ता विभिन्न क्याम्पेनहरू सफलतापूर्वक संचालन गरेको थियो ।

नेपाल राष्ट्र बैंकले यो आर्थिक वर्षलाई Digital Year को रूपमा परिभाषित गरी Digital Payment लाई

प्रोत्साहित गर्न आवश्यक नीति, नियम एवं प्रोत्साहनका कार्यक्रमहरू संचालन गरिरहेको परिप्रेक्ष्यमा सिद्धार्थ बैंकले पनि Digital Channel लाई अभै परिमार्जित र परिष्कृत गर्दै वित्तीय समावेशिता सम्बन्धी विविध कार्यक्रमहरू संचालन गर्दै आईरहेको छ ।

(ण) सुचना प्रविधिका क्षेत्रमा गरिएका कार्यहरू

वर्तमान अवस्थामा अद्यावधिक एवं सुरक्षित सुचना प्रविधिको विकास बिना आधुनिक तथा भरपर्दो बैंकिङ्ग सेवाको कल्पना गर्न सकिदैन । ग्राहकहरूको परिवर्तित प्राथमिकताका कारण प्रविधिका नवीनतम आविष्कारले बैंकिङ्ग क्षेत्र रूपान्तरण भइरहेको छ । प्रविधिमुखी नेपाली समाजको आकांक्षा अनुरूप बैंकिङ्ग क्षेत्रको रूपरेखा परिवर्तित हुँदै गइरहेको छ । सुचना प्रविधिको विकासको युगमा बैंकले आफ्ना ग्राहकहरूलाई बैंकिङ्ग सेवा प्रदान गर्न निरन्तर रूपमा आफ्नो सुचना प्रविधि प्रणालीको स्तरोन्नती गर्दै उच्चस्तरीय प्रविधिहरू अवलम्बन गर्दै आएको छ । अहिलेको अवस्थामा सुचना प्रविधिको द्रुततर विकासले बैंकिङ्ग क्षेत्रमा असिमीत सम्भावनाहरू सिर्जना गर्नुका साथै यसको सुरक्षाको विषय अत्यन्तै चुनौतीपूर्ण बन्दै गईरहेको छ ।

सुचना प्रविधिबाट हुन सक्ने जोखिमको न्यूनीकरण गर्नको लागि सफल सुचना प्रविधि रणनीति, सुचना प्रविधि नीति तथा कार्यविधि र सो कार्यविधिको व्यवस्थित संचालन आवश्यक पर्ने तथ्य प्रति बैंक चनाखो भई सोहि अनुरूपको कार्य रणनीति लिएको छ । बैंकले सुचना प्रविधि प्रणाली आधारित सेवाहरूमा हुन सक्ने सुरक्षा जोखिम नियन्त्रण गर्नको लागि उच्चस्तरको सुचना प्रविधि सुरक्षा प्रणालीको प्रयोग गरिरहेको छ । ग्राहकहरूको गोपनीयता, सुरक्षा र तथ्यांकको विश्वसनीयता लगायतका विषयहरू उच्चस्तरको प्रणालीले सम्बोधन गरेको छ । साथै, सुचना प्रविधिको प्रयोगबाट कार्यदक्षता अभिवृद्धिका साथै सेवा प्रवाहलाई सरल र प्रभावकारी बनाइएको छ । समीक्षा अवधिमा बैंकले दीर्घकालीन तथा अल्पकालीन सुचना प्रविधि नीतिहरू तर्जुमा गरी कार्यान्वयनमा ल्याएको छ ।

बैंकको सुचना प्रविधि प्रणालीमा रहेको कमी कमजोरीहरू पहिल्याई, नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार सुचना प्रविधि सम्बन्धी आकस्मिक घटना सहायता समुह (Incident Response Team) गठनका साथै, सुचना प्रविधिको लेखापरीक्षण (Information System Audit) गर्ने कार्यलाई निरन्तरता दिइएको छ । सुचना प्रविधिका भौतिक पूर्वाधार र सुरक्षाका लागि विद्युतीय माध्यमबाट प्रयोग हुने आन्तरिक र बाह्य कारोबार प्रभावकारी रूपमा कार्यान्वयन गर्न उच्च प्रविधिमा आधारित हार्डवेयर स्तरोन्नति, सफ्टवेयर स्तरोन्नति तथा सुरक्षा अभिवृद्धिको कार्य गरिएको छ ।

यसैगरी बैंकले स्वचालित डिजिटाइजेशन प्रक्रियामा आधारित डिजिटल सेवा प्रदान गर्ने सन्दर्भमा अनलाईन प्रक्रिया सहज एवं सुरक्षित रूपमा कारोबार गर्नका लागि Easy Bank स्तरोन्नती गरिएको छ जसमा अनलाईनबाट खाता खोल्न, कार्ड सेवा अनुरोध एवं नवीकरण तथा डिम्याट सम्बन्धी सेवाहरू उपलब्ध गराइएको छ । ग्राहकले डेबिट कार्ड, क्रेडिट कार्ड वा चेक साथमा नहुँदा पनि सोभै मोबाइल बैंकिङ्ग मार्फत QR कोड स्क्यान गरी भुक्तानी पाउने स्मार्ट टेलरको व्यवस्था गरी सरल र सहज बैंकिङ्ग सेवा अघि बढाउनुका साथै मोबाइल बैंकिङ्ग स्तरोन्नति गरिएको छ ।

यसैगरी, बैंक र ग्राहकबीचको सम्बन्धलाई प्रभावकारी बनाउन तथा बैंकले प्रदान गर्दै आएका सेवाहरूलाई व्यवस्थित गर्दै त्यसको क्रियाकलापलाई एकीकृत रूपमा व्यवस्थापन गर्ने गरी बैंकले ग्राहक सेवा केन्द्रलाई निरन्तरता दिएको छ । ग्राहक सेवा केन्द्रद्वारा बैंकको ग्राहक सेवा प्रक्रिया थप प्रभावकारी हुने र "सम्बन्ध सधैँभरीलाई" भन्ने बैंकको मूल मन्त्र साकार हुँदै जाने विश्वास लिइएको छ । सो अन्तर्गत ग्राहकले बैंकको वेबसाइट, फोन, च्याट, सामाजिक संजाल मार्फत जिज्ञासा, गुनासो, प्रतिक्रिया र सुभाव तथा सेवा अनुरोध दाखिल गर्ने, साथै ग्राहक बैंकमा उपस्थित नभई सोभै बैंकिङ्ग सेवा, सुविधा लिन सक्ने व्यवस्था गरिएको छ ।

(त) डिजिटल रूपान्तरण

समीक्षा अवधिमा छिटो, सुविधाजनक र सुरक्षित अनलाइन सेवाहरू उपलब्ध गराउने उद्देश्यले बैंकले वेबमा आधारित "EasyBank" अनलाइन पोर्टलको सुरुवात गरेको छ । अनलाइन पोर्टलमार्फत ग्राहकहरूले शाखा कार्यालयमा भौतिक रूपमा उपस्थित नभई तुरुन्तै आफ्नो C-ASBA Registration Number हेर्ने, बैंक खाता तथा डिम्याट खाता खोल्न आवेदन दिने, नयाँ क्रेडिट कार्ड तथा डेबिट कार्डको आवेदन दिने, नवीकरण गर्ने वा प्रतिस्थापनको आवेदन गर्ने, मुद्दती निक्षेप खोल्ने लगायतका आवश्यक सेवाहरू अनुरोध गर्न सक्छन ।

समीक्षा अवधिमा बैंकको वेबसाइटलाई परिमार्जन गरी अन्तरक्रियात्मक तथा प्रयोगकर्तामैत्री बनाएको छ । बैंकको वेबसाइटलाई ग्राहक र बैंक बीच जोडिने प्रमुख माध्यमको रूपमा विकास गरिएको छ । समीक्षा अवधिमा बैंकले ग्राहकका लागि स्मार्ट टेलरको सेवा सुरुवात गरेको छ, जुन QR मा आधारित नगद फिक्न मिल्ने सेवा हो । यसले ग्राहकलाई बैंकको मोबाइल बैंकिङ्ग एप प्रयोग गरी शाखा कार्यालयबाट डेबिट कार्ड वा चेकको प्रयोग बिना नगद फिक्ने सुविधा प्रदान गरेको छ ।

यसैगरी, बैंकले स्थानीय Fintech कम्पनीसँगको साभेदारीमा Quick Payment को सुरुवात गरेको छ । जसको माध्यमबाट खरिदकर्ताहरूले बिजक स्वीकार र प्रमाणित गरेपछि आपूर्तिकर्ताहरूले पूर्वनिर्धारित छुटमा बिजक रकम अग्रिम रूपमा प्राप्त गर्न सहज हुनेछ ।

समीक्षा अवधिमा बैंकले नागरिक एप मार्फत अनलाइन खाता खोल्ने प्रणाली सञ्चालनमा ल्याएको छ । ग्राहकहरूले नागरिक एप मार्फत सरल तथा सहज तरिकाले खाता खोल्न सक्ने सुविधा बैंकले प्रदान गरेको छ । बैंकले गत आव.मा Customer Relationship Management को दुई वटा मोड्युल Customer 360 View र Contact Centre लागू गरिसकेकोमा समीक्षा अवधिमा यसको थप Marketing Automation र Sales Automation मोड्युल प्रयोगमा ल्याएको छ । यी मोड्युलहरूले निश्चित ग्राहकवर्गलाई लक्षित गर्दै बैंकको प्रोडक्टको विस्तृत विवरण प्रस्तुत गरी वित्तीय सेवा प्रदान गर्ने वातावरणको श्रृजना गर्न मद्दत गर्छ । यसका अतिरिक्त Sales Automation मोड्युलको प्रयोगबाट बैंकका सम्पर्क अधिकृत वा प्रबन्धकले बैंकको वित्तीय सेवा प्रदान गर्दा चाल्नु पर्ने कदमहरूको ज्ञान दिनुका साथै बैंकका कर्मचारीले ग्राहकसँग गरेका संवाद एवं प्रयासहरूको विस्तृत विवरण राखी बैंकको समग्र व्यवसाय वृद्धिमा सहयोग गर्ने अपेक्षा गरिएको छ । साथै, बैंकले कर्जा प्रक्रियालाई स्वचालित गर्ने उद्देश्यले Loan Management System लागू गरेको छ जसले बैंकको सम्पूर्ण कर्जा प्रक्रियालाई सरलीकृत तथा स्वचालित गर्दछ । नयाँ प्रविधिको विकासले बैंकिङ्ग सेवा प्रदान गर्ने परम्परागत तरिकाहरू परिवर्तन हुँदै गएका छन । प्रविधिको बढ्दो प्रयोग, उपभोक्ताको माग तथा प्राथमिकताका कारण बैंकिङ्ग व्यवसायमा डिजिटल Ecosystem को आधार निर्माण भएको छ । सिद्धार्थ बैंकले वित्तीय सञ्चालनका साथसाथै प्राविधिक विकासमा सक्षम बैंक बन्ने लक्ष्य राखेको छ ।

बैंकले आफ्ना सेवाहरूलाई डिजिटल रूपान्तरणको केन्द्रबिन्दुमा राखी प्रविधिमा आधारित संस्था बन्ने लक्ष्य राखेको छ । डिजिटल रूपमा सक्षम बैंक निर्माण गर्ने लक्ष्यका साथ बैंकले पाँच वर्षे रणनीति "Digital Strategy 2025" तयार गरी कार्यान्वयन गरिरहेको छ । बैंकको Digital Strategy 2025 ले प्रक्रियाहरूलाई रूपान्तरण गर्ने, सेवा प्रवाहमा सुधार गर्ने, ग्राहकको वित्तीय अनुभवमा सुधार गर्ने र कर्मचारीहरूलाई थप प्रभावकारी तथा उत्पादनशील बनाउन मद्दत गर्ने लक्ष्य राखेको छ ।

डिजिटल बैंकिङ्गमा सुभावा गरिएका कदमहरूको कार्यान्वयनसँगै बैंकले डिजिटल बैंकिङ्ग सेवामा ग्राहकको मागलाई प्राथमिकतामा राखि सम्बोधन गर्दै आफ्ना डिजिटल सेवाहरूलाई विस्तार गर्ने लक्ष्य राखेको छ ।

बैंकिङ्ग क्षेत्रमा अग्रणी बैंक बन्ने उद्देश्यले बैंकले प्रविधिलाई व्यवसायको केन्द्रबिन्दुमा राखेको छ । बैंकले प्रविधिलाई मुख्य स्तम्भको रूपमा लिई नवप्रवर्तनलाई जोड दिने, ग्राहकको सन्तुष्टि अभिवृद्धि गर्ने तथा कर्मचारीहरूको क्षमतालाई थप प्रभावकारी तथा उत्पादनशील बनाई अग्रणी बैंक बन्ने लक्ष्य राखेको छ ।

(थ) विप्रेषण सेवा (एसबिएल रेमिट सेवा)

बैंकले आफ्नो सेवा विस्तार एवं वित्तीय सेवा विविधीकरण गर्दै जाने रणनीति अनुरूप वैदेशिक रोजगारीमा रहेका नेपालीलाई छिटो, प्रभावकारी र भरपर्दो विप्रेषण सेवा उपलब्ध गराउने उद्देश्यले सन २००८ मा कतारबाट आफ्नै अनलाइन विप्रेषण भुक्तानी सेवा "SBL Remit" को सुरुवात गरेको थियो । हाल SBL Remit ले जापान, मलेसिया, ओमान, युएई, दक्षिण कोरिया, कुवेत र अमेरिकामा आफ्नो सेवा विस्तार गरेको छ । प्रमुख युरोपेली देशहरू र अष्ट्रेलियाबाट समेत ७,००० भन्दा बढी भुक्तानी केन्द्रका प्रतिनिधि र उप-प्रतिनिधि मार्फत सेवा प्रदान गर्दै आएकोमा विप्रेषणलाई थप प्रभावकारी बनाउनको लागि विदेशी मुलुकमा आफ्नो रेमिटको उपस्थिति बढाउँदै स्थानीय तवरमा भुक्तानी प्रतिनिधिको संख्यामा समेत वृद्धि गर्दै जाने रणनीति बैंकले लिएको छ । बैंकले विश्वव्यापी रूपमा प्रवासी नेपालीलाई अनलाइन विप्रेषण सेवा उपलब्ध गराएर आफ्नो पहुँच बढाउने प्रयास निरन्तर गरिरहेको छ । बैंकले Remittance Business Unit को स्थापना गरेको छ जसले विप्रेषण व्यवसायलाई गुणस्तरीय, भरपर्दो र सहज भुक्तानी बनाउन मद्दत गरेको छ । बैंकले निकट भविष्यमा विप्रेषण सेवा तथा आफ्नो उपस्थितिलाई वृद्धि गर्न भारत, क्यानडा तथा जोर्डनमा प्रतिनिधि तोकि विप्रेषण कारोबारलाई वृद्धि गर्दै जाने योजना बनाएको छ ।

यसैगरी, आप्रवासी नेपाली दाजुभाई तथा दिदी बहिनीहरूलाई लक्षित गरी शून्य मौज्दातमा खाता खोल्न मिल्ने आकर्षक ब्याजदर सहितको "सिद्धार्थ रेमिट खाता" बैंकले सञ्चालन गरिरहेको छ । उक्त बचत खातामा बैंक स्मार्ट, इन्टरनेट बैंकिङ्ग, एटिएम, डिम्याट तथा सि-आस्वा लगायतका सुविधाहरू प्रदान गरिएको छ ।

(द) सुचनाको हक तथा गुनासो व्यवस्थापन

यस बैंक पब्लिक लिमिटेड कम्पनीको रूपमा स्थापित भएकोले सरोकारवालाको सुचनाको हकलाई उच्च महत्व दिने गरेको छ । बैंकले असल सुशासनका लागि जवाफदेहिता, पारदर्शिता र उत्तरदायित्वलाई सुचनाको हकको प्रमुख तथा महत्वपूर्ण कारकको रूपमा लिएको छ । बैंकले सरोकारवालाहरूलाई सुसुचित गर्न सम्बन्धित सुचना तथा जानकारीहरू सार्वजनिक रूपमा प्रवाह गर्ने गर्छ । बैंकले

सुचनाको हक सम्बन्धी ऐन, २०६४ का प्रावधानहरूको पूर्ण पालना गरेको छ र ऐनको दफा ६ बमोजिम प्रमुख सुचना अधिकारी नियुक्त गरेको छ ।

बैंक "सम्बन्ध सधैंभरिलाई" भन्ने मुल मन्त्रबाट प्रेरित रहेको छ । सोही बमोजिम ग्राहकहरूको आवश्यकता तथा गुनासोहरूलाई सही ढंगले सम्बोधन गरिएको छ । बैंकले ग्राहक र सरोकारवालाहरूबाट प्राप्त गुनासोहरूलाई उच्च प्राथमिकताका साथ सम्बोधन गर्दै अघि बढेको छ । बैंकले ग्राहकहरूको गुनासोलाई समयमै सम्बन्धित निकायमा पुऱ्याउने संयन्त्रको विकास समेत गरेको छ ।

बैंकले देशभर फैलिएको सञ्जालबाट प्राप्त गुनासो सुनुवाइ सुव्यवस्थित बनाउन तथा ग्राहकलाई आवश्यक जानकारी प्रदान गर्न केन्द्रिय कार्यालयमा Central Information and Grievance Handling Desk (CIGHD) को स्थापना गरेको छ । बैंकमा आउने गुनासो र सुझाव शाखा कार्यालयहरूको अधिकार क्षेत्र भन्दा बाहिर रहेको हुँदा, CIGHD ले सबै जानकारी, गुनासो र सुझावहरू संकलन गर्छ र आवश्यक सुचना प्रदान गर्ने तथा ग्राहकको गुनासोलाई समाधान गर्न विभिन्न विभागहरूसँग समन्वय गर्छ । CIGHD ले वेबसाइट, टेलिफोन, इमेल, फेसबुक, भाइबर, इन्स्टाग्राम, आदि माध्यमहरूबाट जानकारी संकलन गर्छ र जति सक्दो छिटो समस्याहरू समाधान गर्छ । बैंकले ग्राहकहरूका लागि वेबसाइटमा रहेको गुनासो पोर्टलको माध्यम मार्फत समेत सिधै गुनासोहरू पठाउन मिल्ने प्रणालीको विकास गरेको छ । बैंकले ग्राहकका गुनासो सम्बोधनलाई उच्च प्राथमिकताका साथ कुशलतापूर्वक सम्बोधन र समाधान गर्न गुनासो सुन्ने अधिकारी नियुक्त गरेको छ ।

(ध) ट्रेड फाइनान्स

बैंकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापारमा संलग्न ग्राहक वर्गको बैंकिङ्ग एवं वित्तीय आवश्यकतालाई सहज बनाउन विभिन्न ट्रेड फाइनान्स सम्बन्धी सेवाहरू प्रदान गर्दै आएको छ । यस बैंक इन्टरनेशनल फाइनान्स कर्पोरेशनको ग्लोबल ट्रेड फाइनान्स कार्यक्रम अन्तर्गतको जारी गर्ने बैंकहरूको सदस्य समेत रहेको छ । ट्रेड फाइनान्स अन्तर्गत बैंकले प्रतित पत्र, वचनवद्धता पत्र, स्वीकृत ड्राफ्ट, विनिमय पत्र, जमानत, टेन्डर बन्ड, कार्यसम्पादन बन्ड तथा अग्रिम भुक्तानी ग्यारेन्टीहरू जारी गर्ने गर्छ ।

(न) ट्रेजरी तथा करेसपोन्डेन्ट बैंकिङ्ग

बैंकले ट्रेजरी तथा करेसपोन्डेन्ट बैंकिङ्ग विभागको सञ्चालन गरेको छ जसले ग्राहकका विविध आवश्यकताहरू पुरा गर्दै बैंकको नाफा वृद्धि गर्न मद्दत पुगेको छ । यस विभागमा अन्तर्राष्ट्रियस्तरका बैंकहरूको दरमा आउने परिवर्तनहरूलाई प्रत्यक्ष हेर्न मिल्ने अत्याधुनिक सफ्टवेर जडान गरिएको छ ।

बैंकले स्थानीय तथा अन्तर्राष्ट्रिय मुद्रा बजार, पूँजी बजार, विदेशी विनिमय बजार र Bullion Market मा सक्रिय रूपमा कारोबार गर्दै आएको छ । यस विभागले आफ्नो नियमित कार्य सञ्चालन गर्दा नेपाल राष्ट्र बैंकले जारी गरेका निर्देशन तथा बैंकको आन्तरिक नीति भित्र रहेर कार्य गर्ने गर्छ ।

देशको भौगोलिक सीमा भन्दा बाहिर पनि व्यापार विस्तार गर्न ट्रेजरी तथा करेसपोन्डेन्ट बैंकिङ्ग विभागले अन्तर्राष्ट्रियस्तरका बैंकहरूमा नोस्ट्रो तथा भोस्ट्रो खाता खोल्नुका साथै SWIFT द्वारा प्रवर्द्धन गरिएको Relationship Management Application (RMA) सेवामा जोडिएका वित्तीय संस्थाहरूसँग सम्बन्ध स्थापित गरेको छ । करेसपोन्डेन्ट बैंकिङ्ग नेटवर्कले बैंकलाई ट्रेड फाइनान्स कारोबार, ट्रेजरी भुक्तानी, Inward र Outward भुक्तानीलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न मद्दत गरेको छ ।

(प) शाखा सञ्जालमा वृद्धि

बैंकले आफ्नो कार्यक्षेत्र विस्तार गर्ने क्रमलाई निरन्तरता दिँदै आएको छ । देशका सबै भेगका सबै तह र तप्काका जनताको लागि अत्याधुनिक बैंकिङ्ग सेवाको पहुँच विस्तार गर्दै सबै नेपालीमाथि बैंकिङ्ग सेवा पुऱ्याउन यस बैंकले ग्रामीण भेगमा समेत शाखा सञ्जाल विस्तार गरेको छ । साथै, बैंकले देशका प्रमुख क्षेत्रहरूमा समेत आफ्नो पहुँच र सेवा विस्तार गरी ग्राहकवर्गलाई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । गत आ.व. मा बैंकले काठमाडौँ उपत्यकाको सिनामंगलमा एक्सटेन्सन काउन्टर एवं चालु आ.व.मा काठमाडौँको न्युरोड गेट, ललितपुरको भैसेपाटी तथा लुभुमा नयाँ शाखा स्थापना गरी कुल १९३ वटा शाखाहरू (४ वटा एक्सटेन्सन काउन्टर सहित) बाट व्यवसाय सञ्चालन गरिरहेको छ । नेपालको ७७ वटा जिल्लाहरू मध्ये ५४ जिल्लामा आफ्नो उपस्थिति जनाउँदै बैंकले २१२ एटिएम, ११७ शाखारहित बैंकिङ्ग सेवा केन्द्र, इन्टरनेट बैंकिङ्ग, मोबाइल बैंकिङ्ग लगायतका माध्यमबाट आफ्ना ग्राहकहरूलाई विस्तारित सेवाहरू उपलब्ध गराउँदै आएको छ ।

(फ) सेवा विस्तार

बैंकले ग्राहकको चाहना तथा माग बमोजिम ग्राहकवर्ग समक्ष नवीनतम, परिमार्जित, भरपर्दो तथा गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ । यसको निमित्त प्रविधिमा भइरहेको विकास, ग्राहकवर्गको आवश्यकता, व्यापार व्यवसायमा परिवर्तन अनुरूप सिर्जना भएका आवश्यकता आदि पक्षहरूको मूल्याङ्कन गरी आफ्नो जनशक्तिलाई सक्षम बनाउँदै ग्राहकवर्गलाई समय सापेक्ष सेवा प्रदान गर्नको निमित्त बैंकले अनुसन्धान तथा विकासको निरन्तरतालाई संस्थाको एक विशिष्ट पक्षको रूपमा ग्रहण गरेको छ ।

(ब) बैंकको क्रेडिट रेटिङ्ग

क्रेडिट रेटिङ्ग एजेन्सी ICRA Nepal Limited ले मिति २०७८/०७/२९ गते यस बैंकलाई मध्यम मात्रामा सुरक्षा तथा प्रतिकूल प्रभाव सहित सुक्ष्म निगरानी जनाउने "[ICRANP-IR] BBB+@ and [ICRANP] LBBB+@ (Pronounced as ICRA NP Issuer Rating Triple B Plus @)" रेटिङ्ग मिति २०७८/०७/२९ मा प्रदान गरेको छ । यो रेटिङ्ग प्राप्त गर्ने संस्था समयमा वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित मानिन्छन र यस्ता संस्थाहरूमा मध्यम कर्जा जोखिम रहेको हुन्छ ।

(भ) बैंकले प्राप्त गरेका उपाधि तथा सम्मान सम्बन्धमा Best Operations Bank in South Asia 2021 Award

विश्व बैंक समूहको सदस्य International Finance Corporation (IFC) द्वारा आयोजित १०औं ग्लोबल ट्रेड अवार्डमा यस बैंक "Best Operations Bank in South Asia 2021" उपाधिबाट सम्मानित भएको छ । IFC को ट्रेड फाइनेन्स कार्यक्रम अन्तर्गत विश्वभरका ५०० साभेदार बैंकहरूको प्रतिस्पर्धात्मक प्रक्रियाको आधारमा विभिन्न विधाहरूमा ४८ विजेता छनोट गरिएकोमा सिद्धार्थ बैंकले उक्त उपाधि हासिल गर्न सफल भएको हो । ग्राहकप्रतिको प्रतिबद्धतालाई यस उपाधिले थप मजबुत बनाउने र आगामी दिनहरूमा उच्चस्तरिय सेवा प्रदान गर्न प्रेरित गरेको छ ।

उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन २०२१ बाट सम्मानित

आ.व. २०२०/२१ मा प्रकाशित वार्षिक वित्तीय प्रतिवेदनका आधारमा वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनका लागि यस बैंकलाई बैंकिङ्ग क्षेत्रको "उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन २०२१" उपाधिबाट सम्मानित गरिएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (ICAN) द्वारा उक्त उपाधि बैंकलाई प्रदान गरिएको थियो । बैंकको उक्त वित्तीय प्रतिवेदनले South Asian Federation of Accountants (SAFA) द्वारा दक्षिण एशियाली स्तरमा आयोजना हुने "उत्कृष्ट वार्षिक प्रतिवेदन" उपाधिका लागि समेत प्रतिस्पर्धा गरेको थियो । उक्त प्रतिस्पर्धामा बैंकले Certificate of Merit, 2021 उपाधिबाट सम्मानित भएको छ । यस उपाधिले बैंकलाई आगामी दिनहरूमा अझ बढी परिष्कृत वित्तीय विवरण प्रकाशन गर्न हौसला मिलेको छ ।

Excellence in Prepaid Cards Business 2022 Award

Visa अन्तर्गत रहेका नेपालका बैंकहरू मध्ये प्रिपेड कार्ड व्यवसायमा उत्कृष्ट वृद्धि र उपलब्धि हासिल गरेको आधारमा Visa द्वारा आयोजित "भिसा लिडरसिप कन्क्लेभ - पेमेन्ट्स इनोभेसन फर डिजिटल नेपाल" कार्यक्रममा यस

बैंकले "Excellence in Prepaid Cards Business, 2022" उपाधिबाट सम्मानित भएको छ । सिद्धार्थ बैंकलाई यस अघि पनि Visa ले ग्राहकको आवश्यकता अनुसार नवीन सोचलाई अवलम्बन गरी कार्ड सेवालाई अझ प्रभावकारी बनाएको आधारमा "Excellence in Driving Innovation" अवार्डबाट सम्मान गरेको थियो ।

Best Managed Commercial Bank Award

न्यू बिजनेस एज प्रा. लि. ले आयोजना गरेको सातौं New Biz Business Conclave and Awards मा यस बैंकले "Second Best Managed Commercial Bank" उपाधिबाट सम्मानित भएको छ । ग्राहकहरूप्रतिको प्रतिबद्धतालाई यस उपाधिले थप मजबुत बनाउने र आगामी दिनहरूमा अझ व्यवस्थित ढङ्गले सेवा प्रदान गर्न यस उपाधिले बैंकलाई प्रेरित गरेको छ ।

३. चालू वर्षको हालसम्मको उपलब्धि र भविष्यमा गर्नु पर्ने कार्यहरूको सम्बन्धमा संचालक समितिको धारणा

(क) निक्षेप परिचालन सम्बन्धी सेवाहरू

बैंकले आफ्ना ग्राहकहरूको चाहना तथा मागलाई मध्यनजर गर्दै आफ्ना सेवा सुविधालाई चुस्त दुरुस्त राख्दै सरल एवं सहज ढङ्गबाट बैंकिङ्ग सेवा पुऱ्याउँदै आएको छ । प्रविधिको उपयोग गरी ग्राहकहरू बैंकमा भौतिक रूपमा उपस्थित नभई अनलाइन मार्फत आफ्नो रोजाइको खाता खोल्न सक्ने सुविधालाई निरन्तरता दिँदै आएको छ ।

यसैगरी चालू आ.व.मा बैंकले आफ्ना ग्राहकवर्गहरूको आवश्यकता र मागहरूलाई ध्यानमा राखेर निक्षेप रकमको दुई गुणा देखि दश गुणा सम्मको प्रतिफल प्राप्त हुने "सिद्धार्थ श्रीवृद्धि मुद्दती खाता" सञ्चालनमा ल्याएको छ । व्यक्तिगत, संस्थागत एवं रेमिट्यान्स ग्राहकवर्गहरूलाई लक्षित गरी ल्याइएको यस मुद्दती खातामा न्यूनतम दश हजार रुपैया जम्मा गरी खाता खोल्न सकिने छ । यस मुद्दती खातामा ग्राहकवर्गहरूले बैंकद्वारा तोकिएको समयावधि पश्चात् आफ्नो साँवा रकमको दुई गुणा देखि दश गुणा सम्मको प्रतिफल प्राप्त गर्न सक्नेछन् । यसका अतिरिक्त, ग्राहकवर्गहरूले आफ्नो साँवा रकमको ९० प्रतिशत सम्मको कर्जा सुविधा पाउनुका साथै शत प्रतिशत क्रेडिट कार्ड सुविधा बिना शुल्क प्राप्त गर्न सक्नेछन् ।

बैंक आफ्ना ग्राहक महानुभावको चाहना अनुरूप नवीनतम तथा गुणस्तरीय सेवा प्रदान गर्न तत्पर रहेको छ । ग्राहकका व्यक्तिगत तथा व्यावसायिक आवश्यकतालाई अग्रपंक्तिमा राख्दै बैंकले विभिन्न बचत तथा मुद्दती निक्षेप योजनाहरू संचालन गर्दै आएको छ । भविष्यमा पनि सेवामूलक तथा ग्राहकमैत्री आकर्षक निक्षेप योजनाहरू विस्तार गर्दै जाने बैंकको रणनीति छ ।

(ख) कर्जा सेवा विस्तार

यस बैंकले स्थापनाकाल देखि नै आफ्ना ग्राहकहरूलाई नवीनतम् प्रविधि सहितको विभिन्न प्रकारको अत्याधुनिक बैकिङ्ग सेवा तथा सुविधाहरू उपलब्ध गराउँदै आएको छ । यसै अर्न्तगत रही संस्थागत ग्राहकहरूको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापार व्यवसाय प्रवर्द्धन गर्न आवश्यक पर्ने प्रतितपत्र तथा बैंक जमानत लगायतका सेवाहरूलाई सेन्ट्रल ट्रेड अपरेशन विभाग गठन गरी सोही विभाग मार्फत विशिष्टीकृत सेवा प्रदान गर्दै आएको छ । उद्योग तथा व्यवसायहरूको इको सिस्टम अन्तर्गत रहेका मुख्य श्रृंखला (Value Chain) मा समाहित सम्पूर्ण अवयवहरूको वित्तीय तथा व्यावसायिक आवश्यकताहरू पहिचान गरी वित्तीय समावेशिता अभिवृद्धि गर्न, अत्याधुनिक बैकिङ्ग प्रविधिको प्रयोग गरी व्यावसायिक कारोबारमा अन्तर्निहित लाभ अभिवृद्धि तथा लागत न्यूनीकरण गराई सो मुख्य श्रृंखलामा आवद्ध सम्पूर्ण पक्षहरूलाई आवश्यक बैकिङ्ग सुविधाहरू प्रदान गर्नका निमित्त आवश्यक प्रविधिहरू विकासको चरणमा रहेको छ । यसै श्रृंखला अनुरूप उच्च स्तरीय कर्जा व्यवस्थापन प्रणाली (Digital Loan Management System) संचालनमा आई सकेको र यसको प्रयोगबाट ग्राहकहरूलाई थप सहज तरीकाबाट कर्जा लगानी तथा कर्जाको निगरानीको सुनिश्चितता हुनेछ । आपूर्ति श्रृंखला लगानी (Supply Chain Financing), Channel Financing लगायत Factoring and Reverse Factoring जस्ता नवीनतम् प्रविधियुक्त संरचनाहरू कार्यान्वयनमा ल्याइएको छ । उक्त संरचनाहरूको पूर्ण कार्यान्वयन पश्चात् टुला स्तरका उद्योग, व्यापार, औद्योगिक व्यवसाय लगायतका वस्तु तथा सेवा आपूर्ति गर्ने लघु, घरेलु, साना तथा मझौला उद्यमहरूले एकातर्फ सहज र शिघ्र बैकिङ्ग सेवा तथा सुविधाहरू प्राप्त गर्नेछन भने टुला उद्योग तथा प्रतिष्ठानहरूलाई वस्तु तथा सेवाहरूको आपूर्तिको सुनिश्चितता हुनेछ ।

बैंकले उद्योग वाणिज्य महासंघको समन्वयमा हालसालै काभ्रेमा महिला उद्यमीहरूलाई व्यवसाय एवं वित्तीय साक्षरता कार्यक्रम गरेको थियो । यस्ता कार्यक्रमहरू देशका प्रत्येक प्रदेशहरूमा गर्ने योजना बैंकले बनाएको छ । बैंकको बैंक स्मार्ट मार्फत समेत मुद्दती रसिदको धितोमा कर्जा प्रदान गर्ने प्रक्रिया अगाडी बढाएको छ । बैंकले आगामी दिनमा प्रतितपत्र तथा टि.टि. कर्जा कारोबारलाई सहज बनाउन अनलाइन मार्फत समेत आवेदन दिन मिल्ने योजना बनाएको छ । साथै, बैंकले साना तथा मझौला कर्जा एवं कृषि कर्जालाई ग्राह्यता दिनेछ ।

यसैगरी, बैंकले नवीनतम् तथा दिगो पद्धति मार्फत साना तथा मझौला उद्योगहरूको वित्तीय आवश्यकता विशेषगरी मध्यम स्तरको लगानीको आवश्यकता परेका तर परम्परागत बैकिङ्ग संयन्त्रहरूबाट ऋण प्राप्त गर्न सक्ने अवस्थामा


नरहेका "Missing Middle" व्यवसायहरूको आवश्यकतालाई सम्बोधन गर्ने लक्ष्य लिएको छ । बैंकले निम्न तथा मध्यम आय भएका ग्राहकहरूको वित्तीय आवश्यकता पूरा गर्न तथा उद्यमशीलता प्रवर्द्धन गर्न सहजीकरण गर्ने लक्ष्य लिएको छ । यसका लागि बैंकले आफ्नो फैलिदो शाखा सञ्जालको वृहत् उपयोग गरी देशभर लघु तथा साना व्यवसायहरूलाई अनुकूल हुनेगरी आफ्नो व्यवसाय ढाँचालाई पुनःसंरचना गरेर सेवा तथा सेवा प्रवाह संयन्त्र थप चुस्त दुरुस्त बनाइएको छ । बैंकले आफुलाई साना तथा मझौला व्यवसायिका लागि प्रथम रोजाईको बैंकको रूपमा स्थापना गर्ने लक्ष्य लिएको छ ।

यसैगरी विगत केही वर्षदेखि बैंकले आफ्नो सेवा विकट, दुर्गम, ग्रामीण एवं शहरोन्मुख भेगका बैकिङ्ग सेवाको पहुँच नपुगेका क्षेत्रमा आफ्नो शाखा विस्तारलाई प्राथमिकता दिदै आएकोमा त्यस्तो क्षेत्रमा फरक खालको बैकिङ्ग सेवाको आवश्यकता पर्ने भएकाले बैंकले आफ्नो विद्यमान कर्जा प्रवाह सम्बन्धी प्रक्रियालाई आवश्यक पुनरावलोकन गरी त्यस्तो वर्गलाई ध्यानमा राखी सेवाहरू प्रदान गर्दै आएको छ । हाल नेपाल सरकारको प्राथमिकता अनुसार कृषि क्षेत्र, विपन्न वर्ग कर्जा, साना, घरेलु तथा सीपमूलक कर्जा, ब्याज अनुदानमा आधारित कर्जाको सम्बन्धमा बैंकले अलग्गै इकाई खडा गरी "लघु तथा ग्रामीण बैकिङ्ग" अवधारण अनुसार उच्च प्राथमिकताका साथ कार्य गर्दै आईरहेको छ ।


यसरी बैंकले पहिले देखि नै संचालनमा रहेका संस्थागत, परियोजना, उपभोक्ता कर्जा लगायत विभिन्न कर्जा सेवालाई निरन्तरता दिदै थप सेवाहरू संचालनमा ल्याएको छ । यसबाट साना, टुला, संस्थागत एवं व्यक्तिगत र देशका सबै क्षेत्रमा बसोबास गर्ने ग्राहकहरूको कर्जा आवश्यकता सहज रूपमा परिपूर्ति हुने बैंकको अपेक्षा छ । तसर्थ, अर्थतन्त्रको मेरुदण्डको रूपमा आत्मसात गरिएको उत्पादन मूलक क्षेत्र एवं साना तथा मझौला उद्यम व्यवसायलाई प्रवर्द्धन गर्ने बैंकको मुख्य ध्येय रहेको छ ।

(ग) कार्ड तथा प्रविधिमा आधारित सेवाहरू


बैंकले समीक्षा अवधिमा कुल एटिएम को संख्या २१२ पुऱ्याउन सफल भएको छ । आगामी दिनहरूमा बैंकले विभिन्न स्थानहरूमा थप एटिएमहरू संचालनमा ल्याउने योजना बनाएको छ ।



समीक्षा अवधिमा बैंकले विभिन्न व्यापारिक केन्द्रहरूमा १,७६० वटा पोइन्ट अफ सेल (POS) मेशीन जडान गरेको छ ।



जुनसुकै बैंक वित्तीय संस्थाले जारी गरेका क्रेडिट तथा डेबिट कार्ड यस बैंकको आफ्नै पस मेशीनमा प्रयोग गरी भुक्तानी गर्न सकिनेछ । साना तथा मझौला व्यवसायी र सडकपेट्टीमा व्यवसाय गर्ने व्यवसायी समेतलाई ध्यानमा राखि भुक्तानीमा सहजता प्रदान गर्नको लागि फोन पे सँगको सहकार्यमा समीक्षा अवधिमा बैंकले १९,०७१ व्यवसायीहरू दर्ता गर्न सफल भएको छ ।



समीक्षा अवधिमा बैंकले कुल १,१४,४७४ डेबिट कार्ड र ३,३५८ क्रेडिट कार्ड जारी गरेको थियो । समीक्षा अवधिमा डेबिट कार्ड र क्रेडिट कार्डको संख्या क्रमशः ५,४५,०८७ र ३०,६०० रहेको छ । त्यस्तै गत आ.व. को आषाढ मसान्तसम्म बैंकको ६७,४७९ जना i-Connect प्रयोगकर्ता र ६,५६,४०१ जना सिद्धार्थ बैंक स्मार्ट प्रयोगकर्ता रहेका छन् ।

यसरी बैंकले मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, कार्ड जस्ता विभिन्न वैकल्पिक भुक्तानी उपकरणहरू विकास गर्दै लागु गरिरहेको छ । भविष्यमा समेत उच्च प्राथमिकताका साथ कार्ड तथा प्रविधिमा आधारित सेवाहरूको विस्तार गर्दै जाने रणनीति लिएको छ ।

(घ) सुचना प्रविधिका क्षेत्रमा गरिएका कार्यहरू

चालु आ.व.मा ग्राहकलाई एकीकृत रूपमा ग्राहकमैत्री सेवा प्रदान गर्न ग्राहक सम्बन्ध व्यवस्थापन प्रणाली (Customer

Relationship Management System) कार्यान्वयन र स्तरोन्नति गरिएको छ । बैंकका ग्राहकलाई आवश्यकता अनुरूप छिटो तथा छरितो रूपमा ऋण सेवा प्रदान गर्न एवं कर्जा जोखिम व्यवस्थापन प्रभावकारी बनाउन कर्जा व्यवस्थापन प्रणाली (Loan Management System) कार्यान्वयन गरी स्तरोन्नति गरिएको छ । बैंकको सुचना प्रविधि चुस्त र अद्यावधिक राख्न बैंकले प्रयोग गरिरहेको बैंकिङ्ग प्रणालीमा आवश्यकता अनुसार सुधार गर्ने कार्य जारी रहेको छ ।

बैंकका ग्राहकहरूलाई दिगो तथा विश्वसनीय सेवा दिनका लागि विद्यमान Flexcube-CBS लाई Finacle-CBS मा प्रतिस्थापन गरी थप सुदृढ गर्दै लगिने कार्य चालु आ.व.मा जारी छ । यसैगरी, बैंकले भविष्यमा गर्नुपर्ने कार्यको सन्दर्भमा बैंकको सुचना प्रणालीमा थप सुरक्षा, स्थिरता तथा वृद्धिको लागि उच्च प्रविधिमा आधारित Web Application Firewall, Security Information and Event Management, Security Operations Center तथा अन्य उच्च प्रविधिमा आधारित हार्डवेयर तथा सफ्टवेयर प्रयोगमा ल्याइने छ । डिजिटाइजेशन सेवा सरल र प्रभावकारी बनाउनका लागि तथा बैंकमा भएका गतिविधिहरू ग्राहक समक्ष पुऱ्याउन र ग्राहकका जिज्ञासा, गुनासोहरू बैंक समक्ष पुऱ्याई उचित समयमा त्यस्ता जिज्ञासा तथा गुनासो समाधान गर्नको लागि बैंकको वेबसाइट लगातार अद्यावधिक गर्ने कार्य जारी रहेको छ ।

यसैगरी, ग्राहकका सेवा सम्बन्धी आवश्यकताहरू विद्युतीय माध्यम मार्फत प्रदान गर्ने, विद्युतीय रूपमा अभिलेख सुरक्षित गर्ने र ग्राहकले बैंकमा उपस्थित नभई विभिन्न माध्यमहरू जस्तै: मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, ट्याबलेट बैंकिङ्ग, वेबसाइट आदि मार्फत विद्युतीय रूपमा सेवा प्राप्त गर्न सक्ने गरी विभिन्न प्रणालीहरू कार्यान्वयन र स्तरोन्नति गर्ने चरणमा रहेका छन् ।

बैंकले चालु आ.व. मा सुचना प्रविधि तथा डिजिटल बैंकिङ्ग रणनीति (Digital Banking Strategy, 2025) अनुरूप सुरक्षित सुचना तथा प्रविधिमा आधारित बैंकिङ्ग सेवा प्रदान गर्ने लक्ष्य लिएको छ । सुचना प्रविधिको सुरक्षा संवेदनशीलतालाई मनन गरी आगामी दिनमा सुचना प्रविधि सुरक्षाका लागि आवश्यक नीति तर्जुमा गर्ने तथा सो सम्बन्धी आवश्यक उपकरण उपयोगमा ल्याइने छ ।

समग्रमा बैंकले सुचना प्रविधिको क्षेत्रमा विकसित नवीनतम् प्रयोगहरूलाई आवश्यकता अनुसार लागु गर्दै सुचना प्रविधि जोखिम न्यूनीकरणमा विशेष ध्यान दिने नीति लिएको छ । बैंकले प्रयोग गर्दै आएको सम्पूर्ण प्रणालीलाई चरणबद्ध

रूपमा थप चुस्त, विश्वसनीय तथा पारदर्शी बनाउने अभिप्रायका साथ हालको कागजी कार्य प्रणाली प्रविधिमा आधारित हुने गरी रूपान्तरण गरिने छ ।

चालु आ.व.मा बैंकले ग्राहकहरूलाई विस्तृत सेवा प्रदान गर्न मोबाइल बैंकिङ्ग एप्लिकेसन SBL BankSmart लाई Omni-channel मा स्तरोन्ती गरी SBL BankSmart XP को वेब संस्करण समेत विकास गरेको छ । अब उपरान्त ग्राहकले मोबाइल तथा वेबमा समेत मोबाइल बैंकिङ्ग सेवा लिन सक्नेछन । चालु आ.व.मा बैंकले प्रयोगमा ल्याएको SBL BankSmartXP मा नयाँ तथा आकर्षक सुविधाहरू थप गरेको छ जसमा ग्राहकले मोबाइल एपबाट सोभै मुद्दती निक्षेप खाता खोल्ने सुविधा, आफ्नो मोबाइल बैंकिङ्गको पासवर्ड वा पिन रिसेट गर्न सक्ने, बैंकका कर्मचारीहरूसँग चाहेको समयमा संवाद गर्न सक्ने, चेक बुकको आवेदन गर्ने, आफ्नो गुनासो सोभै बैंकका सम्बन्धित कर्मचारी सम्म पुऱ्याउन सक्ने लगायतका सुविधाहरू प्रदान गरेको छ ।

(ड) भवन निर्माण कार्य

हाल बैंकले वीरगंज तथा बिराटनगरमा आफ्नै भवनबाट कारोबार संचालन गरिरहेको छ । सबल, दीगो र निरन्तर बैंकिङ्ग सेवाका लागि क्रमशः आफ्नै भवनहरूबाट कारोबार संचालन गर्नुपर्छ भन्ने धारणा सहित बैंकले नक्साल, काठमाडौंमा केन्द्रिय कार्यालय तथा मोरङ्ग, बिराटनगर र कास्की, पोखरामा प्रादेशिक तथा शाखा कार्यालयहरूको भवन निर्माण कार्यलाई प्राथमिकतामा राखी विगत आर्थिक वर्षहरू देखि क्रमिक रूपमा कार्य गर्दै आईरहेको छ ।

यसै सन्दर्भमा मिति २०७८ चैत्र ०९ गते प्रदेश १ मोरङ्ग, बिराटनगरमा बैंकको आफ्नै नवनिर्मित भवनको बैंकका संचालक समितिका अध्यक्ष श्री मनोज कुमार केडियाले भव्य समारोहका बीच उद्घाटन गर्नु भएको थियो । यसै क्रममा काठमाडौंको नक्सालमा रहेको नवनिर्मित केन्द्रिय कार्यालय भवन बीसौं वार्षिकोत्सवको अवसरमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ । यसैगरी, हाल कास्कीको पोखरामा बैंकको प्रादेशिक तथा शाखा कार्यालय भवनको निर्माण कार्य अन्तिम चरणमा रहेको छ र यहि पौष मसान्तसम्ममा निर्माण कार्य सम्पन्न भई भवन संचालनमा आउने छ ।

विभिन्न वर्गका ग्राहकहरू, व्यापारी तथा उद्योगीहरूमाभ उच्चस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यका साथ उक्त कार्यालयहरूको निर्माण गरिएको हो । अत्याधुनिक प्रविधिमैत्री बैंकिङ्ग मार्फत आम ग्राहकहरू समक्ष उच्चस्तरिय सेवा प्रदान गर्ने उद्देश्य प्राप्तीमा नवनिर्मित भवनहरूले सहजता प्रदान गर्ने बैंकले विश्वास लिएको छ ।

(च) शाखारहित बैंकिङ्ग सेवा

समीक्षा वर्ष देखि शाखारहित बैंकिङ्गका ग्राहकहरूले स-साना मुद्दती खाता, नेपाल सरकारको "खोलौं बैंक खाता अभियान" अन्तर्गत सजिलो बचत खाता, लघुकर्जा सेवा र विप्रेषण सेवा समेत प्राप्त गर्ने गरी नयाँ सेवाको शुरुवात गरिएको छ । जसले गर्दा ग्रामीण क्षेत्रमा बसोबास गर्ने एवं बैंकिङ्ग पहुँच नभएका ग्राहकहरूलाई लघु बैंकिङ्ग सेवाहरू अन्तर्गत लघु बचत, लघु कर्जा, विप्रेषण सेवा र शाखा रहित बैंकिङ्ग सेवा एकै थलोबाट सहज रूपमा प्रवाह गर्ने लक्ष्यका साथ कार्यहरू भईरहेका छन् । शाखारहित बैंकिङ्ग सेवा विस्तार कार्यमा बैंकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ-संगठन तथा तिनका स्थानीय कार्यक्रमहरूसँग सहकार्य गर्दै आएको र भविष्यमा पनि उक्त सहकार्य अघि बढाउँदै सेवा विस्तार गर्ने बैंकले रणनीति लिएको छ ।

शाखारहित बैंकिङ्ग सेवा स्थानीय व्यावसायिक प्रतिनिधिको सहायताले POT (Point of Terminals) मेशिनको माध्यमबाट कार्डको प्रयोग गरी सन् २०११ देखि नै राष्ट्र बैंकबाट जारी भएको निर्देशिका बमोजिम संचालन गर्दै आएको छ । यस सेवा मार्फत ग्राहकहरूले रकम जम्मा गर्ने, फिक्ने, रकम स्थानान्तरण गर्ने, बिल भुक्तानी, मोबाइल रिचार्ज, लघु कर्जा वितरण, कर्जा किस्ता असुली, विभिन्न सामाजिक सुरक्षा भत्ता जस्ता सुविधा उपयोग गर्न सक्नेछन् । बैंकले आ.व. २०७८/७९ मा ११७ वटा शाखारहित बैंकिङ्गद्वारा ५४,८०० जना सेवाग्राहीबाट कुल ५६ करोड निक्षेप संकलन गर्न सफल भएको छ ।

(छ) ग्राहक पहिचान तथा सम्पत्ति शुद्धिकरण

बैंकले छुट्टै Centralized KYC Processing Unit खडा गरी ग्राहक पहिचान तथा सम्पत्ति शुद्धिकरणसँग सम्बन्धित जोखिम न्यूनिकरण गर्ने कार्य गरेको छ । साथै, निकट भविष्यमा बैंकले ग्राहकको प्रमाणीकरण भिडियो KYC मार्फत लागु गर्ने र KYC सुचना अद्यावधिक र रूजु गर्न विद्युतीय माध्यम प्रयोग गर्ने कार्ययोजना बनाएको छ । यसको लागि बैंकले e- KYC Guidelines अद्यावधिक गरी लागु गरेको छ । बैंकले भविष्यमा स्वचालित रूपमा ग्राहक वर्गीकरण एवं ग्राहक सम्बन्धी जोखिमहरू मूल्याङ्कन गर्ने प्रविधिको विकास गर्ने कार्ययोजना बनाएको छ । बैंकमा आउने नयाँ कर्मचारीहरू समेत ग्राहक पहिचान तथा सम्पत्ति शुद्धिकरण जस्तो संवेदनशील विषयमा जानकार हुन भन्ने उद्देश्यले बैंकमा नयाँ नियुक्त हुने कर्मचारीहरूलाई ग्राहक पहिचान तथा सम्पत्ति शुद्धिकरण विषयमा नियमित रूपमा तालिम दिने गरिएको छ ।

४. चालु आर्थिक वर्षको वित्तीय स्थिति तथा लक्ष्य

विश्व अर्थतन्त्रमा देखिरहेको बढ्दो मुद्रास्फिती, रसीया र युक्रेन बीचको द्वन्द्वबाट सृजित आपूर्ति श्रृंखलामा पारेको प्रतिकूल प्रभाव एवं पछिल्लो समयमा छिमेकी राष्ट्र चीन तथा भारतका केहि क्षेत्रहरूमा देखिएको कोभिड १९ को नयाँ संक्रमणदर थप चिन्ताको विषय बन्दै गएको छ । केहि समय अगाडि हाम्रो अर्थतन्त्रमा देखिएका चुनौतीहरूलाई नेपाल राष्ट्र बैंक एवं नेपाल सरकारले लिएको Proactive Approach बाट सुधारको संकेतहरू देखा परेका छन । वैदेशिक रोजगारीबाट प्राप्त हुने Remittance मा भईरहेको वृद्धि एवं आयत कम गर्न गरिएका व्यवस्थाहरूले देशको भुक्तानी सन्तुलनमा सकारात्मक सुधार देखिएको छ । तरलतामा आईरहेको क्रमशः सुधारका कारण नेपाल राष्ट्र बैंकबाट दैनिक तरलता व्यवस्थापनको लागि लिइने SLF सुविधा न्युन हुँदै गएको छ । देशमा तिनै तहको निर्वाचन सम्पन्न भई नयाँ सरकार निर्माणको प्रक्रिया अगाडि बढेको सन्दर्भमा नयाँ सरकार निर्माणसंगै पूँजीगत खर्चमा वृद्धि हुने र तरलतामा थप सहजताको अपेक्षा गर्न सकिन्छ । तर पनि विश्व अर्थतन्त्रमा देखिएका असर केहि समय रहने प्रक्षेपणले हाम्रो अर्थतन्त्रमा समेत नकारात्मक असर कायम रहने वास्तविकता हाम्रो सामुन्ने छ । देशभित्रका व्यावसायिक क्रियाकलापहरू सुस्त रहेको, Cost of Doing Business बढ्दै गई व्यावसायिक वातावरणमा देखिएको नैरास्यतालाई नेपाल सरकार, नेपाल राष्ट्र बैंक एवं निजी क्षेत्रको एकिकृत प्रयासबाट क्रमशः समाधान हुँदै जाने विश्वास लिएका छौं ।

समीक्षा अवधिमा बैंकिङ्ग क्षेत्रमा तरलताको दबाव रहँदा रहँदै पनि बैंकको आ.व. २०७७/७८ मा रु. २.८५ अर्ब रहेको खुद मुनाफा आ.व. २०७८/७९ मा १.६७ प्रतिशतले वृद्धि भई रु. २.९० अर्ब हुन गएको छ । यसैगरी, चालु आ.व.मा कोभिड-१९ संक्रमणको समयमा व्यवस्था गरिएका सहज नियामकीय व्यवस्थाहरूलाई क्रमशः कटौती गर्दै विवेकशील नियामकीय मापदण्डअनुरूप कसिलो मौद्रिक नीति जारी गरिनु, कर्जा वृद्धिभन्दा पनि कर्जालाई उत्पादनशील क्षेत्रमा प्रवाह गराउनेतर्फ मौद्रिक नीतिको प्राथमिकता रहनु लगायतका अवस्थामा बैंकको कारोबार दिगो रूपमा विस्तार गरी सम्पत्तिको गुणस्तर कायम राखी लगानीकर्तालाई उचित प्रतिफल दिने कार्य चुनौतीपूर्ण रहने देखिएको छ ।

समीक्षा अवधिमा बैंकको निष्कृत्य कर्जा/कुल कर्जा अनुपात १.०७ प्रतिशत रहेको छ, जुन गत आ. व. मा १.०० प्रतिशत रहेको थियो । विविध प्रतिकूलताका बावजुद पनि चालु आ.व. को मंसिर मसान्त सम्म बैंकको कुल निक्षेप तथा कुल कर्जा सापट (NFRS बमोजिम) क्रमशः रु. २०४.४३ अर्ब र

रु. १८७.६६ अर्ब पुगेको छ । यसैगरी चालु आ.व. को मंसिर मसान्त सम्ममा बैंकले रु. १.०३ अर्ब खुद मुनाफा आर्जन गरेको छ । २०७९ असोज मसान्तमा ग्राहकबाट उठ्न बाँकी बक्यौता रकम उल्लेख्य रूपमा असुली भई सकेको हुँदा दोस्रो त्रैमासमा बैंकको समग्र वित्तीय अवस्थामा थप सुधार आउने अपेक्षा बैंकले गरेको छ । आगामी दिनमा समेत ब्याज तथा निष्कृत्य कर्जा असुलीका लागि बैंकले उच्च प्राथमिकता दिने छ ।

५. संस्थागत सुशासन

बैंकको संचालन तथा व्यवस्थापनमा संस्थागत सुशासनका उच्चतम अभ्यास तथा प्रक्रियाहरूलाई बैंकले अत्यन्त महत्वका साथ पालना गर्दै आइरहेको छ । संस्थागत सुशासनका अभ्यासहरू र नैतिक व्यावसायिक आचरण बैंकको मूल्य मान्यताको केन्द्रबिन्दुमा रहेका छन् । बैंकले संस्थागत सुशासनका अभिन्न अङ्ग निष्ठा, जवाफदेहिता, उत्तरदायित्व, पारदर्शिता, निष्पक्षतालाई व्यावसायिक क्रियाकलापमा सदैव आत्मसात गर्दै आएको छ । बैंकले आफ्ना शेरधनी, ग्राहक, अन्य सरोकारवालाको हित तथा आफ्नो सेवाग्राहीहरूको माग र सेवाग्राहीलाई दिइने सेवाको गुणस्तर वृद्धि गर्न संस्थागत सुशासनलाई आफ्नो नीति तथा नियमहरूको अभिन्न अङ्गको रूपमा अपनाएको छ ।

प्रचलित ऐन नियम, नेपाल राष्ट्र बैंक एवं अन्य नियमनकारी निकायहरूद्वारा जारी निर्देशन तथा बैंकको आन्तरिक नीति नियम बमोजिम नै बैंकले आफ्नो कार्य सञ्चालन गर्दै आएको छ । बैंकका आन्तरिक नीति नियममा समयानुकूल सुधार एवं संशोधन गर्दै अद्यावधिक गर्ने कार्य नियमित रूपमा भईरहेका छन् । प्रचलित ऐन, नियम तथा निर्देशनको अधिनमा रहि बैंकले अनुपालना नीति, Anti Bribery and Anti Corruption Policy र कर्मचारी आचार संहिता जस्ता संस्थागत सुशासनलाई सुदृढीकरण गर्न आवश्यक पर्ने नीतिहरूलाई अद्यावधिक गरी लागु गरेको छ । बैंकको दैनिक क्रियाकलापहरू स्वच्छन्द रूपमा संचालनको लागि तथा नीतिगत तहका निर्णय र बैंकले चाल्ने रणनीतिका लागि बैंकले आचार संहिता बनाई लागु गरेको छ । बैंकले लागु गरेको आचार संहिता सुशासन ऐनको भावना अनुरूप तथा नेपाल राष्ट्र बैंकले बैंकमा असल संस्थागत सुशासन कायम गर्न जारी गरेको मार्गनिर्देशन अनुरूप रहेको छ । संचालक समितिका सम्पूर्ण सदस्यहरूले नेपाल राष्ट्र बैंकद्वारा जारी एकीकृत निर्देशन बमोजिम व्यावसायिक आचरण एवं आचार संहिताको पूर्ण रूपमा पालना गरिएको छ । बैंक व्यवस्थापन तथा प्रत्येक तहका सम्पूर्ण कर्मचारीहरूले आचार संहिताको पूर्ण पालना गरी कार्य संचालनगरिरहेका छन् । यसैगरी, बैंकले नियमनकारी निकायले इजाजतपत्र जारी गर्दा तोकका

शर्तहरू तथा नियमन, निरीक्षण वा सुपरीवेक्षण गर्दा दिइएको निर्देशनको पूर्ण रूपमा पालना गर्दै आइरहेको छ ।

त्यस्तै बैंकका संचालकहरू, उच्च व्यवस्थापन, अधिकृतहरू तथा अन्य सम्पूर्ण कर्मचारीहरू समेतलाई संस्थागत सुशासन सम्बन्धमा विभिन्न राष्ट्रिय, अन्तर्राष्ट्रिय निकायहरूले आयोजना गरेका विभिन्न सेमिनार, गोष्ठि तथा तालिमहरूमा बैंकले सहभागी गराउँदै आइरहेको छ । भविष्यमा समेत यस्ता गतिविधिहरूलाई निरन्तरता दिइनेछ ।

समीक्षा अवधिमा संचालकहरूले संस्थागत सुशासन, जोखिम व्यवस्थापन, सम्पत्ति शुद्धिकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी अन्तर्राष्ट्रिय असल अभ्यास लगायतका विषयहरूमा तालिम लिनु भएको थियो ।

यसैगरी, बैंकका हरेक कर्मचारीको व्यक्तिगत जिम्मेवारी र दायित्व स्पष्ट हुने गरी कार्य विभाजन गरिएको छ । यसका आधारमा कार्य सम्पादनमा आपसी नियन्त्रण र सन्तुलन कायम भई संस्थागत सुशासनमा थप टेवा पुग्ने विश्वास बैंकले लिएको छ । परिणाममुखी कार्य सम्पादन मूल्याङ्कन प्रणालीलाई विगत देखि नै कार्यान्वयनमा ल्याइएकोमा यस प्रणालीमा थप परिमार्जन गरी यसको प्रभावकारिता वृद्धि गर्ने लक्ष्य लिइएको छ ।

यसैगरी, बैंकले संस्थागत सुशासन अन्तर्गत सम्पूर्ण सरोकारवाहकहरूलाई आवश्यक जानकारीहरू सम्प्रेषण गर्दै आएको छ । समीक्षा अवधिमा बैंकले वार्षिक साधारण सभाको सुचना, वार्षिक प्रतिवेदन, साधारण सभा प्रयोजनका लागि शेयरधनी दर्ता पुस्तिका बन्द हुने सम्बन्धी सुचना, त्रैमासिक प्रतिवेदन, धितोपत्रको मूल्यमा प्रभाव पार्ने संवेदनशील सुचना, सुचनाको हक सम्बन्धी जानकारी त्रैमासिक रूपमा, KYC अद्यावधिक सम्बन्धी सुचना, प्रत्येक महिनाको मसान्तमा ब्याजदर परिवर्तन सम्बन्धी सुचना, शेयरधनीहरूले हालसम्म दावी नगरेको अवितरित लाभांश

सम्बन्धी सुचना तथा विगत १० वर्षदेखि संचालनमा नरहेका निष्कृत खाता सम्बन्धी सुचना लगायतका सुचनाहरू विभिन्न राष्ट्रियस्तरका दैनिक पत्रिकामा प्रकाशन गरी एवं बैंकको वेबसाइट www.siddharthabank.com तथा बैंकको आधिकारिक सामाजिक सञ्जाल मार्फत उचित समयमा जानकारी दिने गरिएको छ । आगामी दिनमा पनि बैंकले संस्थागत सुशासन अन्तर्गतका विभिन्न सुचना तथा विवरणहरू प्रकाशन गर्ने कार्यलाई निरन्तरता दिनेछ ।

संचालकको आचरण सम्बन्धी विवरण

- बैंकले संचालकको आचरण सम्बन्धमा संचालकको आचार संहिता Director's Code of Conduct तर्जुमा गरी लागु गरेको छ ।
- बैंकमा संचालकको एकाघर परिवारको एक भन्दा बढी संचालक समिति सदस्यको रूपमा रहनु भएको छैन ।
- नेपाल राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशन २०७८ को निर्देशन नं. ६ (१०) बमोजिम संचालकहरूले आफू वा आफ्नो परिवारका सदस्य तथा आफ्नो वा परिवारको स्वामित्वमा रहेको फर्म/कम्पनीको नाममा विभिन्न बैंक तथा वित्तीय संस्थाहरूबाट लिएको कर्जा, आचरण, सम्पत्ति तथा कालो सुचीमा नरहेको सम्बन्धी स्वघोषणाको विवरण वार्षिक रूपमा आ.व. समाप्त भएको मितिले ३५ दिनभित्र संचालक समितिमा पेश गरी अद्यावधिक गर्ने गरिएको छ ।
- यस बैंकका संचालकहरू समान प्रकृतिको उद्देश्य भएको सुचीकृत संस्थाको संचालक, तलवी पदाधिकारी, कार्यकारी प्रमुख वा कर्मचारी भई अन्य कुनै पनि संस्थामा कार्यरत रहनु भएको छैन ।
- यस बैंकका संचालकहरू नियमन निकाय तथा अन्य निकायबाट कुनै किसिमको कारवाहीमा पर्नु भएको छैन ।

आ.व.२०७८/७९ मा संचालकहरूलाई प्रदान गरेको तालिम सम्बन्धी विवरण


S.N	Date		Subject of Training	Place	Participants
	A.D.	B.S.			
1	2021/09/23	2078/06/07	Financial Services Perspective and Way Forward	Marriot Hotel, Naxal	All Directors
2	2021/10/05	2078/06/19	1. International Best Practices on Corporate Governance, Risk Management/AML/CFT. 2. Emerging Trends in Banking Globally	Hyatt Regency Hotel, Bouddha	
3	2022/04/29	2079/01/16	Risk Management training from Board's prospective	Hotel Akama, Dhumbarahi	Mr. Narendra Kumar Agrawal Mr. Dinesh Shanker Palikhe Ms. Mina Kumari Sainju
4	2022/06/02	2079/02/19	Current issues of Banking Industries by Nepal Rastra Bank	Radisson Hotel, Lazimpat	Mr. Manoj Kumar Kedia Mr. Dinesh Shanker Palikhe
5	2022/07/01	2079/03/17	"Director Refresher Course" and Corporate Governance, Risk Management and how should the Board address IT challenges and assess the cyber security status of the Bank.	Chandragiri Hills Resort	Ms. Mina Kumari Sainju

समीक्षा अवधिसम्ममा संचालक, संचालकको एकाघर परिवारका सदस्य तथा उच्च व्यवस्थापन पदाधिकारीहरूले संस्था वा सो संस्थाको सहायक कम्पनीमा लिएको शेयरको विवरण

समीक्षा अवधिमा संचालक, संचालकको एकाघर परिवारका सदस्य तथा उच्च व्यवस्थापन पदाधिकारीहरूले बैंक वा बैंकको सहायक कम्पनीको कुनै शेयर खरिद बिक्री गर्नुभएको छैन । आ.व. २०७८/७९ को असार मसान्तमा बैंकका संचालक, संचालकको एकाघर परिवारका सदस्य तथा उच्च व्यवस्थापन पदाधिकारीहरूको शेयर स्वामित्वको विवरण देहाय बमोजिम रहेको छ ।

संचालक तथा पदाधिकारीको नाम	संस्थाको नाम	शेयर स्वामित्व (किता)	शेयरको प्रकार
श्री मनोज कुमार केडिया, अध्यक्ष (प्रतिनिधि-प्रुडेन्सियल इन्भेष्टमेन्ट कम्पनी प्रा.लि.)	सिद्धार्थ बैंक लि.	४०,४७,३२२	संस्थापक र सर्वसाधारण
	सिद्धार्थ क्यापिटल लि.	३०,९२०	संस्थापक
श्री सविता केडिया (श्रीमती-मनोज कुमार केडिया)	सिद्धार्थ बैंक लि.	२४,९०,७४८	संस्थापक र सर्वसाधारण
	सिद्धार्थ क्यापिटल लि.	६,३९०	संस्थापक
श्री नरेन्द्र कुमार अग्रवाल, संचालक	सिद्धार्थ बैंक लि.	३६,९५,४०९	संस्थापक र सर्वसाधारण
	सिद्धार्थ क्यापिटल लि.	५०,०००	संस्थापक
श्री राहुल अग्रवाल, संचालक	सिद्धार्थ बैंक लि.	४,९९,८५९	संस्थापक र सर्वसाधारण
	सिद्धार्थ क्यापिटल लि.	४०,०००	संस्थापक
श्री दिनेश शंकर पालिखे, संचालक (प्रतिनिधि-गिन्नी इन्भेष्टमेन्ट प्रा.लि.)	सिद्धार्थ बैंक लि.	४,६४७	सर्वसाधारण
श्री सरसिज पालिखे (श्रीमती-दिनेश शंकर पालिखे)		४,८२,२७९	संस्थापक र सर्वसाधारण
श्री अंकित केडिया, संचालक (प्रतिनिधि-लिभरेज होल्डिङ्स प्रा.लि.)		९८,२५५	सर्वसाधारण
श्री मिना कुमारी सैजु, स्वतन्त्र संचालक		९०६	
श्री सुन्दर प्रसाद कडेल, प्रमुख कार्यकारी अधिकृत		२६,९६७	
श्री रामेश्वर प्रसाद बस्याल, नायब प्रमुख कार्यकारी अधिकृत		२६,९८३	
श्री शेर बहादुर बुढाथोकी, सहायक प्रमुख कार्यकारी अधिकृत		२६,९८०	
श्री शैलजा ज्ञवाली, प्रमुख- एकीकृत जोखिम व्यवस्थापन विभाग		२६,९७९	

बैंकको संगठनात्मक संरचना



६. संस्थागत सामाजिक उत्तरदायित्व

व्यवसाय प्रवर्द्धनका साथै संस्थागत सामाजिक उत्तरदायित्वलाई उच्च प्राथमिकतामा राख्दै बैंकले आफ्नो स्थापनाकालदेखि नै देशको एक असल संस्थागत नागरिकको रूपमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वलाई निर्वाह गर्दै आएको छ । बैंकले निरन्तर रूपमा शिक्षा, स्वास्थ्य र जिविकोपार्जन गर्ने आधारहरू निर्माण तथा वातावरण संरक्षण, पूर्वाधार, प्रकोप न्यूनीकरण, वित्तीय साक्षरता आदी कार्यका लागि असल संस्थागत नागरिकको भूमिका निर्वाह गर्दै आएको छ । समाजको समग्र विकास र उत्थानमा सहयोग गर्न बैंक सदैव तत्पर रहँदै आएको छ ।

नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम बैंकले गत आ.व.को खुद नाफाको एक प्रतिशतले हुने रकम रु. २,९०,२४,६४० समीक्षा अवधिको लागि संस्थागत सामाजिक उत्तरदायित्व शिर्षक अन्तर्गत विनियोजन गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी विवरण

क्र.सं.	विवरण	रकम (रु.)
१.	गत आ.व.को बाँकी रकम (क)	२,८५,५८,४४६
२.	समीक्षा आ.व.को विनियोजन रकम (ख)	२,९०,२४,६४०
३.	जम्मा रकम (ग) = (क) + (ख)	५,७५,८३,०८६
४.	समीक्षा आ.व.मा खर्च भएको रकम (घ)	१,७९,०२,४७७
५.	समीक्षा आ.व.मा बाँकी रहेको रकम (ङ) = (ग) - (घ)	४,०४,८०,६०९

यसैगरी बैंकले समीक्षा वर्षमा स्वास्थ्य, वित्तीय साक्षरता, पूर्वाधार विकास, वातावरण संरक्षण, शिक्षा अभिवृद्धि, महिला सशक्तिकरण, संस्कृति प्रवर्द्धन जस्ता सामाजिक क्षेत्रहरूमा

कुल रु. १ करोड ७९ लाख २ हजार बराबरको रकम संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदान गरेको छ । बैंकले समीक्षा वर्षमा स्वास्थ्य क्षेत्रमा रु. १ करोड १५ लाख ७८ हजार, वित्तीय साक्षरता अभिवृद्धिमा रु. १२ लाख ६० हजार, पूर्वाधार तथा सुरक्षा क्षेत्र विकासमा रु. ११ लाख ९५ हजार, वातावरण संरक्षणमा रु. १० लाख ८३ हजार, शिक्षा क्षेत्रमा रु. १० लाख ७८ हजार, महिला सशक्तिकरणमा रु. ४ लाख ९७ हजार र संस्कृति प्रवर्द्धनमा रु. ७५ हजार आर्थिक सहयोग प्रदान गरेको छ ।

समीक्षा अवधिमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न संघ संस्थाहरूलाई गरेको आर्थिक सहयोगको संक्षिप्त विवरण देहाय बमोजिम रहेका छन :

- कोशी अस्पताल, बिराटनगर, मोरङ्गलाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रु. ५० लाख बराबरको हेमोडायलाइसिस मेशीनहरू प्रदान गरिएको छ । बैंकले पुन्याएको सो सहयोगबाट मिर्गौला रोग भएका व्यक्तिहरूलाई डायलाइसिस सेवा प्रदान गरी जीवनस्तर सुधार गर्न मद्दत पुग्ने विश्वास बैंकले लिएको छ ।
- संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मिति २०७९ भाद्र ०६ गते नारायणी अस्पताल, वीरगंजलाई रु. ५५ लाख बराबर श्री राउण्ड टेबल नेपालको समन्वयमा भवन निर्माण गर्ने कार्यको लागि योगदान गरेको छ ।
- शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, काठमाडौंलाई सर्जिकल वार्ड विस्तार गरी बेडहरू थप गर्नको लागि रु. १५ लाख आर्थिक सहयोग गरिएको छ ।

- पेप्सीकोला स्थित सूर्यमुखि पार्कमा क्यालिस्थेनिक्स पार्क निर्माण तथा संचालन गर्न नेपाली युथ फिटनेस एण्ड क्यालिस्थेनिक्सलाई रु. ५ लाख ७६ हजार आर्थिक सहयोग गरिएको छ ।
- लाजिम्पाट क्षेत्रमा स्वास्थ्यका बारेमा सचेतना जगाउने सुचनामुलक लाइट बोर्ड जडान गर्नका लागि बैकलेकाठमाडौं महानगरपालिका-२ लाई रु. ५ लाख २० हजार आर्थिक सहयोग गरेको छ ।
- नेपाल आँखा अस्पतालले सामुदायिक विद्यालयको दृष्टि जाँच कार्यक्रम अन्तर्गत पहिचान गरेको ६७५ जना विद्यार्थीहरूलाई निःशुल्क चस्मा प्रदान गर्नका लागि नेपाल आँखा अस्पताल, त्रिपुरेश्वर, काठमाडौंलाई रु. ५ लाख ६ हजार आर्थिक सहयोग गरिएको छ ।
- त्रिभुवन आर्मी अफिसर्स गल्फ क्लब, काठमाडौंमा वृक्षारोपणको लागि बैकले रु. ५ लाख आर्थिक सहयोग गरेको छ ।
- श्री नन्द बक्स गण आर्मी डिभिजनलाई सि.सि.टि.भि (CCTV) प्रोजेक्टको लागि रु. २ लाख ७ हजार आर्थिक सहयोग गरिएको छ ।
- भैरव नाथ गण, महाराजगञ्जलाई सि.सि.टि.भि (CCTV) जडानको लागि बैकले रु. २ लाख आर्थिक सहयोग गरेको छ ।
- स्वास्थ्य शिविर आयोजनाको लागि भेन्टेन फुन्छोक घाम्येलिङ गुम्बा, काठमाडौंलाई रु. २ लाख आर्थिक सहयोग गरिएको छ ।
- भेरी अस्पताल, नेपालगञ्जमा Queue Management System जडान गर्न रु. १ लाख ६६ हजार आर्थिक सहयोग गरिएको छ ।
- डडेलधुरा अस्पताल, डडेलधुरामा पूर्वाधार विकासको लागि बैकले रु. १ लाख २८ हजार आर्थिक सहयोग गरेको छ ।
- कोशिस-नेशनल मेन्टल हेल्थ सेल्फ हेल्प संस्था, भैसेपाटी, ललितपुरलाई महिलाको मानसिक एवं मनोसामाजिक स्वास्थ्य हेरचाहको लागि रु. १ लाख आर्थिक सहयोग गरिएको छ ।
- आर्थिक रूपले पिछडिएका बालबालिकाहरूलाई न्यानो कपडा वितरण गर्न गणेशा फाउन्डेसन, पोखरालाई बैकले रु. १ लाख आर्थिक सहयोग गरेको छ ।
- श्री शिक्षा विकास मा.वि., मोरङमा पूर्वाधार विकासका लागि रोटरी क्लब अफ चन्द्रागिरीलाई रु. १ लाख आर्थिक सहयोग गरिएको छ ।
- श्री चमरधप प्राथमिक विद्यालय, विर्तामोडमा पूर्वाधार विकासका लागि राउण्ड टेबल नेपाललाई रु. १ लाख आर्थिक सहयोग गरिएको छ ।

- वातावरण संरक्षणको कार्य गर्न श्री सहमति फाउन्डेसन, नवलपरासीलाई नारायणी नदीको किनारमा सुचनामुलक बोर्ड जडान गर्न बैकले लागि रु. १ लाख आर्थिक सहयोग गरेको छ ।
- गौरादह नगरपालिका अन्तर्गतका विभिन्न सरकारी विद्यालयहरूमा शैक्षिक सामग्री वितरण गर्न गौरादह नगरपालिकालाई रु. १ लाख आर्थिक सहयोग गरिएको छ ।


यसैगरी, बैकले समीक्षा वर्षमा जोन्ता क्लबसँगको सहकार्यमा महिला विरुद्ध हुने हिसाबारे सचेतना जगाउने सचेतनामुलक भिडियोहरू निर्माण गरी विभिन्न सामाजिक सञ्जालमा भिडियोहरू मार्फत महिला हिंसा विरुद्ध सचेतना प्रवर्द्धन गरेको थियो । साथै, बैकिङ्ग क्षेत्रमा हुने ठगी सम्बन्धी भिडियोहरू निर्माण गरी विभिन्न माध्यमबाट सचेतना अभिवृद्धि गरेको थियो ।

यसैगरी, बैकले समीक्षा वर्षमा आफ्नो उन्नाइसौं वार्षिकोत्सवको उपलक्ष्यमा नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा देशका सातै प्रदेशका विभिन्न स्थानहरूमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो । जसमा कुल ८५८ जनाले रक्तदान गर्नु भएको थियो । यसैगरी, वातावरण स्वच्छ राख्न तथा प्राकृतिक सुन्दरता कायम गर्ने उद्देश्यका साथ देशका विभिन्न २४ स्थानहरूमा सरसफाई कार्यक्रम गरी बैकले आफ्नो वार्षिकोत्सव मनाएको थियो ।

यसरी समाजको हितका लागि आगामी दिनमा पनि सामाजिक कार्यलाई प्रभावकारी बनाउँदै बैकको केन्द्रिय, प्रादेशिक तथा शाखा कार्यालयहरू मार्फत योजनाबद्ध रूपमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमहरू अघि बढाउन यस बैक प्रतिबद्ध रहेको छ ।

७. सरकारी राजस्वमा योगदान

देशको अर्थतन्त्रलाई मजबुत बनाउन सदैव प्रतिबद्ध रहेको यस बैकले बैकिङ्ग सेवा एवं सामाजिक उत्तरदायित्व सम्बन्धी क्रियाकलापहरूको माध्यमबाट योगदान पुऱ्याउँदै आएको छ । यसैगरी, बैकले सरकारी राजस्वमा उल्लेखनीय रकम योगदान गरी एक जिम्मेवार करदाताको कर्तव्य पनि निर्वाह गर्दै आइरहेको छ । समीक्षा वर्षमा मात्रै बैकले रु. १४० करोड आयकरको रूपमा र रु. ११२.४२ करोड अन्य विभिन्न प्रकारका करको रूपमा गरी जम्मा रु. २५२.४२ करोड सरकारी कोषमा योगदान गरेको छ ।



८. जोखिम व्यवस्थापन तथा आन्तरिक नियन्त्रण प्रणाली

बैंकको आन्तरिक नियन्त्रण प्रणाली र यसको प्रभावकारिताको समीक्षा गर्ने जिम्मेवारी संचालक समितिमा रहन्छ । बैंकको संचालक समितिले समय समयमा बैंकको उच्च व्यवस्थापनसँग सम्वाद गरी जोखिम तथा आन्तरिक नियन्त्रण सम्बन्धी जानकारी लिने तथा निरीक्षण गर्ने गर्छ । बैंकले उचित जोखिम व्यवस्थापनको लागि सुदृढ जोखिम व्यवस्थापन संरचना लागु गरी जोखिम व्यवस्थापन नीति तथा पद्धतिको कार्यान्वयन गरेको छ । बैंकमा अन्तर्निहित महत्वपूर्ण मूलभूत जोखिमहरूको सामना गर्न र जोखिम अवस्था नियन्त्रणमा राख्न विभिन्न जोखिम मापन प्रणालीहरू विकास गरिएको छ । बैंकले जोखिम व्यवस्थापन नीति, पद्धति तथा संयत्रलाई अझ सबल बनाउन जोड दिदै आएको छ । बैंकका विभिन्न गतिविधिहरूमा हुने विभिन्न प्रकारका अन्तर्निहित जोखिमहरूको बैंकले उच्च महत्वका साथ पहिचान, मापन र व्यवस्थापन गर्दछ ।

बैंकमा व्यवसायको क्रममा आईपर्न सक्ने कर्जा जोखिम, सञ्चालन जोखिम, सुचना तथा प्रविधि जोखिम, तरलता जोखिम, बजार जोखिम, ब्याजदर जोखिम, विदेशी विनिमय जोखिम, आन्तरिक तथा बाह्य चुनौतीले श्रृजना गर्ने जोखिम र अन्य जोखिमहरूलाई मापन, नियन्त्रण, व्यवस्थापन तथा पर्याप्त रूपमा सम्बोधन गर्न एकीकृत जोखिम व्यवस्थापन विभाग क्रियशिल रहेको छ । यस विभागले प्रचलित कानून, नेपाल राष्ट्र बैंकद्वारा जारी गरिएका निर्देशनहरू, बैंकको नीति तथा कार्यविधिहरू पालना भए नभएको अनुगमन गरी बैंकमा संस्थागत सुशासन कायम राख्नुका साथै जोखिम व्यवस्थापन कार्यमा महत्वपूर्ण योगदान पुऱ्याउँदै आएको छ । यस विभागले बैंक व्यवस्थापनको अधिनमा नभई स्वतन्त्र इकाईको रूपमा आफ्नो कामकारवाही गर्दछ र बैंकको संचालक स्तरीय जोखिम व्यवस्थापन समिति प्रति जवाफदेही रहेको छ । यस विभागले कर्जा, संचालन तथा बजार जोखिम व्यवस्थापन विभाग एवं अनुपालना विभागका कार्यहरूको सुपरिवेक्षण र अनुपालना तथा कानुनी जोखिम, प्रतिष्ठा जोखिम र रणनीति जोखिमहरूको अवस्था मूल्याङ्कन गरेर बैंकको आन्तरिक नियन्त्रण र जोखिम व्यवस्थापन संयन्त्रको कार्यान्वयन सुनिश्चित गर्दछ । यस विभागले जोखिम व्यवस्थापन नीति तथा प्रक्रियाहरूको कार्यान्वयनको पनि निगरानी गर्दछ ।

यसैगरी बैंकको संचालकस्तरीय जोखिम व्यवस्थापन समितिले एकीकृत रूपमा जोखिमहरूको समीक्षा गर्दछ र सो प्रतिवेदन संचालक समिति समक्ष जानकारी, छलफल एवं सल्लाह सुभावा, निर्देशनको लागि प्रस्तुत गर्दछ ।

बैंकको समग्र जोखिमको पहिचान, विश्लेषण, मूल्यांकन, अनुगमन र व्यवस्थापन गर्न विभिन्न संचालकस्तरीय समितिहरू जस्तै लेखापरीक्षण समिति, कर्मचारी सेवा सुविधा

समिति र सम्पत्ति शुद्धिकरण निवारण समिति क्रियशिल रहेका छन् । आन्तरिक लेखापरीक्षण विभागलाई संचालक समिति अन्तर्गतको लेखापरीक्षण समिति मातहत स्वतन्त्र विभागको रूपमा राखिएको छ । लेखापरीक्षण समितिले बैंकले अंगीकार गरेको नीति निर्माणको परिपालना भए नभएको, बैंकको आन्तरिक नियन्त्रण प्रणालीको मूल्याङ्कन, लेखापरीक्षण प्रक्रियाको मूल्याङ्कन, आर्थिक प्रतिवेदन र आर्थिक विवरण सम्प्रेषणको सुपरीवेक्षण गरी बैंकको आर्थिक विवरणहरू सही र पर्याप्त रहेको, बैंकका सम्पूर्ण विभागहरूले आन्तरिक प्रक्रिया, नीति नियमहरूको परिपालना गरे/नगरेको बारे सुनिश्चित गर्ने कार्य गर्दछ । लेखापरीक्षण समितिले आन्तरिक तथा बाह्य लेखापरीक्षकहरूको निरीक्षण प्रतिवेदनहरूको समीक्षा गरी आन्तरिक नियन्त्रण तथा अनुपालना सम्बन्धमा आवश्यकता अनुसार बैंक व्यवस्थापन एवं संचालक समितिलाई सुभावहरू प्रदान गर्दछ ।

जोखिम व्यवस्थापन तथा न्यूनीकरण

बैंकले अन्तर्निहित जोखिमहरू र त्यस्ता जोखिमहरूको व्यवस्थापनमा प्रभाव पार्ने तत्वहरूको पहिचान गर्नुका साथै उदीयमान जोखिमहरूको व्यवस्थापन सुनिश्चित गर्न जोखिम व्यवस्थापन मोडलहरूको विकास गरेको छ ।

कर्जा जोखिम व्यवस्थापन

बैंकले कर्जा जोखिम न्यूनीकरण गर्न विभिन्न रणनीति तथा नीतिहरूको विकास गरेको छ । कर्जा जोखिम व्यवस्थापनको उद्देश्य नियामक निकायद्वारा निर्देशन गरिएका मार्गनिर्देशनहरूको पालना गर्नु र प्रभावकारी कर्जा जोखिम व्यवस्थापनद्वारा बैंकको जोखिम कम गरी प्रतिफल दरलाई अधिकतम बनाउनु हो । कर्जा जोखिमलाई विवेकपूर्ण रूपमा व्यवस्थापन गर्न बैंकले विभिन्न जोखिम न्यूनीकरणका उपायहरू अवलम्बन गर्दै गुणस्तरीय सम्पत्ति कायम राखि कर्जा जोखिम व्यवस्थापन तथा न्यूनीकरण गरेको छ ।

बैंकको कर्जा नीति कर्जा जोखिम व्यवस्थापनको लागि अन्तिम नीतिगत दस्तावेज हो । बैंकको कर्जा नीति आवधिक रूपमा समीक्षा गरी स्वीकार्य जोखिम मापदण्डहरूको यकिन गरिएको छ । साथै, कर्जा अधिकेन्द्रित जोखिमको व्यवस्थापन र समयानुकूल पुनरावलोकन गर्न बैंकले सुशासन तथा जोखिम व्यवस्थापन संरचनाभिन्न रहि "कर्जा जोखिम अधिकेन्द्रित व्यवस्थापन नीति" तर्जुमा गरेको छ । साथै, जोखिम व्यवस्थापनको दायरा विस्तार गर्न र नियामक प्रावधानहरू समावेश गरी बैंकले आफ्नो जोखिम व्यवस्थापन नीतिहरू नियमित रूपमा पुनरावलोकन गर्ने गरेको छ । साथै, चालु आ.व. देखि प्रत्येक प्रदेशमा कर्जा जोखिम व्यवस्थापनका लागि कर्मचारीहरू नियुक्त गरिएको छ जसबाट कर्जा सम्बन्धी जोखिम अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

जोखिम व्यवस्थापन समितिले जोखिम प्रतिवेदनहरूको सूक्ष्मरूपमा समीक्षा गर्दै बैंकको कर्जा जोखिम व्यवस्थापनलाई सुदृढ गर्न नियमित रूपमा निर्देशन दिने गर्छ । बैंकको जोखिम भारीत सम्पत्तिको बारेमा जानकारी लिन कर्जा जोखिम मूल्याङ्कन प्रतिवेदनहरू तयार गरी प्रत्येक त्रयमासमा जोखिम व्यवस्थापन समितिमा प्रस्तुत गरिन्छ ।

कर्जा जोखिम व्यवस्थापनका लागि बैंकले पूँजी पर्याप्तताको मूल्याङ्कन, जोखिम मूल्याङ्कन प्रणाली, पोर्टफोलियो विश्लेषण र जोखिम विश्लेषण जस्ता उपायहरू अवलम्बन गरेको छ । बैंकले व्यवस्थापनलाई विशेषज्ञता र जोखिम निर्णय क्षमताको आधारमा कर्जा स्वीकृति सीमा प्रत्यायोजन गरेको छ ।

बजार जोखिम व्यवस्थापन

बजार जोखिम अन्तर्गत विशेष गरी विदेशी विनिमय जोखिम न्यूनीकरण गर्न बैंकले हेजिङ्ग सम्बन्धी करारहरू जस्तै Forward Financial Derivatives प्रयोग गरेको छ जसलाई वित्तीय बजारमा सहजरूपमा कारोबार गर्न सकिन्छ । बैंकले ब्याजदर सम्बन्धी जोखिमको अनुगमन तथा शेयर मुल्यमा आउने परिवर्तनको जोखिम नियन्त्रण गर्न निरन्तर GAP Analysis गर्दै आएको छ ।

जोखिम व्यवस्थापन समितिले बजार जोखिम व्यवस्थापनका लागि आन्तरिक नीति तथा कार्यविधिहरू तर्जुमा गरेको छ । जोखिम व्यवस्थापन समितिले बजार जोखिम मूल्याङ्कन प्रतिवेदन त्रैमासिक रूपमा वृहत रूपमा छलफल गरी प्रतिकूल बजार अवस्थामा बैंकले सामना गर्न सक्ने जोखिम क्षमताको विश्लेषण गर्नुका साथै सम्भावित बजार जोखिमको सामना गर्न व्यवस्थापनलाई रणनीतिहरू बनाउन निर्देशन दिने गर्छ ।

साथै, सम्पत्ति दायित्व व्यवस्थापन समितिमा नियमित रूपमा बजार जोखिम व्यवस्थापन तथा न्यूनीकरण गर्न Maturity Mismatch, Gap Analysis, New Product Structure, लगानी सम्बन्धी निर्णय र दबाव परिक्षणको परिणामबारे छलफल गरिन्छ । सम्पत्ति दायित्व व्यवस्थापन समितिले त्रैमासिक रूपमा ब्याज दरको अवस्था जोखिम व्यवस्थापन समितिलाई जानकारी गराउने गर्छ । सम्पत्ति र दायित्वको अन्तर तथा जोखिम व्यवस्थापन समितिले गरेका निर्णयहरूका आधारमा बैंकमा भविष्यमा आउन सक्ने जोखिमको व्यवस्थापन सम्बन्धी कार्यदिशा तर्जुमा गरिन्छ ।

बजार जोखिम व्यवस्थापन विभाग अन्तर्गतको Middle Office ले सक्रिय रूपमा बैंकको हालको बजार स्थितिको निरीक्षण गर्दै आएको छ जसले शेयर मुल्य, ब्याज, विदेशी मुद्रा, तरलता सम्बन्धी जोखिमलाई न्यूनीकरण गर्न विभिन्न विधिहरू सुभाउने गर्छ । बैंकले ट्रेजरी सञ्चालनको लागि नीति तथा कार्यविधिको समीक्षा गरी ट्रेजरी सञ्चालनलाई

प्रभावकारी बनाउन विभिन्न आन्तरिक नियन्त्रणका उपायहरू समेत अवलम्बन गरेको छ ।

तरलता जोखिम व्यवस्थापन

तरलता जोखिमबाट हुन सक्ने हानी नोक्सानीलाई कम गर्न बैंकले नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशनको पूर्ण पालना गर्दै आएको छ । बैंकले तरलता सम्बन्धी जोखिमको सम्भावित प्रतिकूल अवस्थालाई सम्बोधन गर्न Contingency Funding Plan तर्जुमा गरेको छ । Contingency Funding Plan ले सम्भावित तरलता जोखिम नियन्त्रण गर्न आन्तरिक Buffer हरू समावेश गर्दै सुधारात्मक कार्य योजनाहरू तर्जुमा गर्छ ।

सञ्चालन जोखिम न्यूनीकरण

बैंकले सञ्चालन जोखिमका कारणले समग्र व्यवसाय तथा प्रतिष्ठामा क्षति नहोस भनी सुनिश्चित गर्न सञ्चालन जोखिम नियन्त्रण तथा व्यवस्थापनलाई केन्द्रमा राखेको छ । बैंकको सञ्चालन जोखिम न्यूनीकरण गर्न तथा पारदर्शिता कायम गर्न मानवीय प्रक्रियाहरूलाई कम गर्दै जानुपर्ने बैंकको विश्वास छ । बैंकको सञ्चालन जोखिम व्यवस्थापन गर्न, सञ्चालन जोखिम व्यवस्थापन विभागले निरीक्षण गर्ने र जोखिम व्यवस्थापन समितिले सोही निरीक्षणका आधारमा निर्णय लिने गरेको छ । जोखिम व्यवस्थापन समितिले सक्रिय सहभागिता लिई जोखिम व्यवस्थापन प्रक्रियालाई सहज बनाउन जोखिम व्यवस्थापन सम्बन्धी परिणामहरूको समेत समीक्षा गर्ने गर्छ ।

अनुपालना जोखिम व्यवस्थापन

अनुपालना सम्बन्धी जोखिमहरूलाई न्यूनीकरण गर्न बैंकमा अनुपालना विभाग गठन गरिएको छ । यस विभागले पर्याप्त अनुपालना नीति तथा कार्यविधिहरू तर्जुमा गरी बैंकका सबै विभाग र शाखाहरूमा सो नीतिहरू लागू गरेको छ ।

सम्पत्ति शुद्धिकरण तथा आतङ्कवादी क्रियाकलाप सम्बन्धी जोखिम व्यवस्थापन

सम्पत्ति शुद्धिकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी जोखिमहरूलाई न्यूनीकरण गर्न बैंकले KYC and AML/CFT Policy, Compliance Policy and Compliance Grading Framework, SOP for KYC and AML/CFT, Anti-Bribery and Anti-Corruption Policy, Employees Code of Conduct र Operation Modality for AML Monitoring System जस्ता नीति तथा कार्यविधिहरू तर्जुमा गरी लागू गरेको छ ।

सुचना प्रविधि/सुरक्षा सम्बन्धी जोखिम व्यवस्थापन

बैंकमा सुचना प्रविधि/सुरक्षा सम्बन्धी जोखिम न्यूनीकरण गर्न एउटा छुट्टै Information Security Department को

गठन गरेको छ । जसले बैंकको सुचना र तथ्याङ्कलाई अनधिकृत पहुँच हुनबाट रोक्ने तथा गोपनीयता कायम गर्ने काम गर्छ ।

प्रतिष्ठा जोखिम व्यवस्थापन

बैंकको प्रतिष्ठाको जोखिम कर्जा, सञ्चालन, बजार, नियामक, वातावरण आदी अवस्थाले श्रृजना गर्छ । यस्तो जोखिमको दैनिक रूपमा पहिचान तथा न्यूनीकरण गर्ने जिम्मेवारी बैंकका कर्मचारीहरूको हुन्छ । सरोकारवालाहरू बीच बैंकको प्रतिष्ठा जोगाउन र समग्र सकारात्मक छवि कायम राख्न, बैंकले निर्णय गर्दा प्रतिष्ठालाई केन्द्रबिन्दुमा राखी, व्यवसाय र कार्यहरूलाई प्रोत्साहित गर्दै निर्णय गर्ने गर्छ ।

प्रतिष्ठा सम्बन्धी जोखिमको निगरानी र नियन्त्रण गर्ने जिम्मेवारी Central Information and Grievance Handling Desk (CIGHD) द्वारा व्यवस्थापन गरिएको छ । CIGHD ले डिजिटल प्लेटफर्महरू जस्तै सामाजिक संजाल, वेबसाइट, इमेल आदि मार्फत जानकारी र गुनासोहरू प्राप्त गरी आवश्यक समन्वय गर्छ ।

रणनीतिक जोखिम व्यवस्थापन

बैंकले आफ्नो संस्थागत रणनीति मार्फत बैंकको कार्यसम्पादनको वार्षिक रूपमा समीक्षा गर्नुका साथै वित्तीय उपलब्धिहरू त्रैमासिक रूपमा समेत समीक्षा गरी समग्र बैकिङ्ग क्षेत्रसँग तुलना गर्छ । वार्षिक बजेटमा व्यवस्था भए बमोजिम बैंकले हासिल गरेका वित्तीय उपलब्धि तथा कार्यसम्पादनको तुलना गरिन्छ । प्रत्येक विभाग आफ्नो बजेट र व्यापार योजनाको समीक्षा गरी अन्तर विश्लेषण यकिन गरी पूर्वनिर्धारित उद्देश्यहरू हासिल गर्ने तर्फ केन्द्रित छन ।

वातावरण तथा सामाजिक जोखिम व्यवस्थापन

बैंकको कर्जा नीतिले कर्जा स्वीकृत गर्नुअघि वातावरणीय प्रभावको मूल्याङ्कन गरेर मात्र कर्जा प्रवाह गर्नु उल्लेख छ । नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशन बमोजिम बैंकले वातावरणीय तथा सामाजिक जोखिम व्यवस्थापन नीति तथा कार्यविधि तर्जुमा गरी लागु गरेको छ । विभिन्न उद्योग तथा व्यवसायहरूलाई कर्जा प्रवाह गर्दा यस नीतिमा भएका प्रावधानहरूको पूर्ण रूपमा पालना गर्नुपर्ने व्यवस्था गरिएको छ ।

९. व्यवस्थापन स्तरीय समितिहरू

बैंकमा आन्तरिक नियन्त्रण प्रणाली, समग्र जोखिम व्यवस्थापन, कुशल निरीक्षण, प्रभावकारी एवं समयानुकूल निर्णय तथा संस्थागत सुशासन स्थापित गर्न व्यवस्थापकीय कर्जा समिति, कार्यकारी समिति, सम्पत्ति तथा दायित्व

व्यवस्थापन समिति, व्यवस्थापकीय कर्जा असुली समिति, व्यवस्थापकीय कर्जा अपलेखन उप-समिति, आर्थिक निर्देशन समिति, खरिद समिति, सम्पत्ति निसर्ग समिति, संचालन जोखिम व्यवस्थापन समिति जस्ता व्यवस्थापन स्तरीय समितिहरू क्रियशिल रहेका छन ।

क. कार्यकारी समिति (Executive Committee)

बैंकमा प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा मिति २०७५/०३/१४ गते कार्यकारी समूहमा रहेका उच्च व्यवस्थापकहरू सम्मिलित कार्यकारी समिति गठन गरिएको छ । उक्त समितिमा निम्न बमोजिमका सदस्यहरू रहनु भएको छ :

नाम	पद
* श्री शम्भु नाथ गौतम, निवर्तमान प्रमुख कार्यकारी अधिकृत	संयोजक
श्री सुन्दर प्रसाद कडेल, प्रमुख कार्यकारी अधिकृत	संयोजक
श्री रामेश्वर प्रसाद बस्याल, नायब प्रमुख कार्यकारी अधिकृत	सदस्य
श्री शेर बहादुर बुढाथोकी, सहायक प्रमुख कार्यकारी अधिकृत	सदस्य
श्री अर्जुन भद्र खनाल, प्रमुख- साना तथा मझौला एवं उपभोक्ता कर्जा	सदस्य
श्री सृजन कृष्ण मल्ल, प्रमुख- सुचना प्रविधि	सदस्य
श्री सुरेश राज महर्जन, प्रमुख-बिजनेस सपोर्ट/पेमेण्ट सोलुसन्स	सदस्य सचिव
श्री प्रशान्त खड्का, प्रमुख-कर्पोरेट क्रेडिट	सदस्य
** श्री शैलजा झवाली, प्रमुख- एकीकृत जोखिम व्यवस्थापन	सदस्य
** श्री मनोहर के.सी., प्रमुख- केन्द्रिय कर्जा प्रशासन तथा नियन्त्रण	सदस्य
** श्री प्रदिप पन्त, प्रमुख- भ्याली रिर्सेस	सदस्य

* यस बैंकका निवर्तमान प्रमुख कार्यकारी अधिकृत श्री शम्भु नाथ गौतमको कार्यकाल मिति २०७८/०४/२५ गते देखी समाप्त भए पश्चात् उहाँ बैंकको सेवाबाट अलग हुनु भएको छ ।

** मिति २०७८/१२/०९ गते देखी लागु हुने गरी सहायक महाप्रबन्धकमा पदोन्नती भए पश्चात स्थायी सदस्य नियुक्त हुनु भएको । सो अघि आवश्यकता अनुसार आमन्त्रित सदस्य रहनु भएको ।

समीक्षा अवधिमा कार्यकारी समिति (Executive Committee) को बैठक नं. ५३ देखि बैठक नं. ५६ सम्म गरी जम्मा ४ वटा बैठक बसेको थियो । उक्त बैठकहरूमा मुख्यतया: निम्न बमोजिमका विषयहरूमा छलफल भएको थियो ।

- आ.व. २०७८/७९ को नेपाल राष्ट्र बैंकद्वारा प्रकाशित मौद्रिक नीतिको बारेमा छलफल एवं समीक्षा ।
- विभिन्न समय अवधिको आधारमा कर्जा ग्राहकको ब्याजदर yield उपर समीक्षा ।
- धितो मूल्याङ्कनकर्ताहरूलाई मौजुदा सुचीमा दर्ता गर्ने सम्बन्धमा छलफल ।

- सहूलियतपूर्ण आवास कर्जा सम्बन्धमा छलफल ।
- मास्टर कार्डको सदस्यता सम्बन्धी छलफल ।
- काठमाडौं, हात्तीसारमा रहेको केन्द्रिय कार्यालय भवनको लिज सम्भौता सम्बन्धमा छलफल ।
- बैंकको दोस्रो पञ्चवर्षीय योजना सम्बन्धमा छलफल ।
- बैंकको आ.व. २०७९/८० को वार्षिक बजेट उपर छलफल ।
- बैंकका विभिन्न चरणमा रहेका Digital Transformation Projects हरूको बारेमा छलफल एवं समीक्षा ।
- Human Resource Consultant- Deloitte Touche Tohmatsu India LLP ले बैंकको Organizational Structure सम्बन्धी दिएको सुझावहरूको बारेमा छलफल ।

ख. व्यवस्थापकीय कर्जा समिति (Management Credit Committee)

बैंकमा प्राप्त भएको कर्जा प्रवाह गर्ने निर्णय प्रक्रियालाई छिटो छरितो बनाउनका लागि प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा मिति २०७८/०३/१४ गते व्यवस्थापकीय कर्जा समिति (Management Credit Committee) को गठन गरिएको छ । उक्त समितिमा निम्न बमोजिमका सदस्यहरू रहनु भएको छ :

नाम	पद
* श्री शम्भु नाथ गौतम, निवर्तमान प्रमुख कार्यकारी अधिकृत	संयोजक
श्री सुन्दर प्रसाद कडेल, प्रमुख कार्यकारी अधिकृत	संयोजक
श्री रामेश्वर प्रसाद बस्याल, नायब प्रमुख कार्यकारी अधिकृत	सदस्य
श्री शेर बहादुर बुढाथोकी, सहायक प्रमुख कार्यकारी अधिकृत	सदस्य
श्री प्रशान्त खड्का, प्रमुख-कर्पोरेट क्रेडिट	सदस्य
श्री लक्ष्मण घिमिरे, कम्पनी सचिव	सदस्य सचिव

* यस बैंकका निवर्तमान प्रमुख कार्यकारी अधिकृत श्री शम्भु नाथ गौतमको कार्यकाल मिति २०७८/०४/२५ गते देखी समाप्त भए पश्चात् बैंकको सेवाबाट अलग हुनु भएको थियो ।

यस समितिको निम्न बमोजिमका जिम्मेवारीहरू (Terms of Reference) रहेका छन :

- प्रत्येक २ वर्षमा बैंकको कर्जा नीतिको समीक्षा गर्ने,
- कर्जा पोर्टफोलियोको समीक्षा, कर्जा Exposure, Group Exposure, निष्कृत कर्जाको अवस्था र अन्य कर्जा जोखिम लगायतका सम्बन्धित विषयहरू समेटी कर्जा जोखिम व्यवस्थापन निरीक्षण गर्ने,

- कर्जा, कर्जा वर्गीकरण, कर्जा संरचना, कर्जा विविधिकरण, कर्जा जोखिम, Yield सम्बन्धमा बाह्य नियमन र बैंकको कर्जा नीतिको अनुपालन सम्बन्धी अनुगमन गर्ने,
- कर्जा अधिकेन्द्रित जोखिम, कर्जा पोर्टफोलियो संरचना तथा कर्जाको गुणस्तर जस्ता विषयहरू समेटी समग्र कर्जा जोखिम मुल्यांकन गरी समयमा संचालक समिति समक्ष पेश गर्ने ।
- आवधिक रूपमा कर्जा पोर्टफोलियोको समीक्षा गरी कर्जा पोर्टफोलियो जोखिम बैंकको निर्धारित जोखिम बहन गर्न सक्ने सीमाभित्र छ वा छैन भनि यकिन गर्ने ।

समीक्षा वर्षमा व्यवस्थापकीय कर्जा समिति (Management Credit Committee) को कुल ४८ वटा (बैठक नं. ४ देखी बैठक नं ५१ सम्म) बैठकहरू सम्पन्न भएका थिए । उक्त बैठकहरूमा मुख्यतया: निम्न बमोजिमका विषयहरूमा छलफल भएको थियो :

- विभिन्न कर्जा प्रस्तावहरू उपर आवश्यक छलफल, समीक्षा पश्चात स्वीकृति तथा अनुमोदन ।
- आ.व. २०७८/७९ को त्रैमासमा बैंकको प्राथमिक पूँजीको ५० प्रतिशत देखी १०० प्रतिशत तथा प्राथमिक पूँजीभन्दा बढी लगानी भएका क्षेत्रगत कर्जाहरूको समीक्षा ।
- वैकल्पिक कर्जा विश्लेषण विधि तथा Agri Tech Card Module को प्रक्रियाको समीक्षा ।
- बैंकको अधिविकर्ष कर्जा पोर्टफोलियोको समीक्षा ।
- २०७९ वैशाख मसान्तसम्म बैंकले गरेको प्राथमिकता प्राप्त क्षेत्रगत लगानी जस्तै कृषि, उर्जा, साना, मझौला तथा घरेलु उद्योगमा गरेको लगानी प्रतिवेदन उपर समीक्षा ।
- बैंकले उपलब्ध गराएको मार्जिन कर्जा उपर समीक्षा ।
- Environmental and Social Risk Management Policy, 2022, Version 2 सम्बन्धी छलफल तथा समीक्षा ।
- बैंकको Credit Policy 2022, Version 4 सम्बन्धी समीक्षा तथा छलफल ।
- उखु खेती कर्जा प्रक्रियाको बारेमा छलफल तथा निर्णय ।

ग. सम्पत्ति दायित्व व्यवस्थापन समिति (Asset Liabilities Management Committee)

बैंकको सम्पत्ति दायित्व व्यवस्थापन, विदेशी विनिमय, तरलता तथा ब्याज निर्धारण जस्ता बजार जोखिमका विषयहरूका बारेमा नियमित छलफल गरी सो सम्बन्धमा आवश्यक निर्णयार्थ बैंकमा सम्पत्ति तथा दायित्व व्यवस्थापन

समिति गठन गरिएको छ । जसले नियमित रूपमा यस सम्बन्धमा छलफल गरी आवश्यक आन्तरिक नियन्त्रण सम्बन्धी निर्णय गर्नेछ । उक्त समितिमा निम्न बमोजिमका सदस्यहरू रहनु भएको छ :

नाम	पद
* श्री शम्भु नाथ गौतम, निवर्तमान प्रमुख कार्यकारी अधिकृत	संयोजक
* श्री सुन्दर प्रसाद कडेल, प्रमुख कार्यकारी अधिकृत	संयोजक
श्री रामेश्वर प्रसाद बस्याल, नायब प्रमुख कार्यकारी अधिकृत	सदस्य
श्री शेर बहादुर बुढाथोकी, सहायक प्रमुख कार्यकारी अधिकृत	सदस्य
श्री प्रदिप पन्त, प्रमुख- भ्याली रिर्सेसेस	सदस्य
श्री जित बहादुर अधिकारी, प्रमुख- ट्रेजरी	सदस्य सचिव
श्री प्रमेश श्रेष्ठ, प्रमुख- वित्त तथा लेखा	सदस्य

* यस बैंकका निवर्तमान प्रमुख कार्यकारी अधिकृत श्री शम्भु नाथ गौतमको कार्यकाल मिति २०७८/०४/२५ गते देखी समाप्त भए पश्चात् बैंकको सेवाबाट अलग हुनु भएको ।

समीक्षा अवधिमा सम्पत्ति दायित्व व्यवस्थापन समितिको ४० वटा बैठकहरू सम्पन्न भएका थिए । उक्त बैठकहरूमा मुख्यतया: निम्न बमोजिमका विषयहरूमा छलफल भएको थियो ।

- ब्याजदर परिवर्तन/संशोधनका बारेमा छलफल, समीक्षा एवं निर्णय ।
- बैंकको लगानी र सम्पत्ति तथा दायित्व व्यवस्थापन सम्बन्धी नीतिको पुनरावलोकन ।
- नेपाली रुपैयाँ तथा विदेशी मुद्राको श्रोत तथा उपयोगको बारेमा छलफल ।
- बैंकको लगानी तथा व्यावसायिक कार्ययोजना बारेमा समीक्षा ।
- नयाँ बचत योजनाहरू तथा ऋणपत्र निष्काशन बारेमा छलफल ।
- दबाव परीक्षण (Stress Testing) को समीक्षा ।
- सम्पत्ति तथा दायित्व व्यवस्थापन सम्बन्धी समीक्षा ।
- विदेशी बैंक तथा वित्तीय संस्थाबाट परिवर्त्य विदेशी मुद्रामा ऋण लिने बारेमा छलफल ।
- नेपाली रुपैयाँ तथा अमेरिकी डलर कारोबारमा अन्तर शाखा लागत सम्बन्धी समीक्षा ।
- सरकारी ऋणपत्र, अन्य मौद्रिक उपकरण, कृषि ऋणपत्र तथा उर्जा ऋणपत्रमा लगानी गर्ने बारेमा छलफल ।
- बजार तथा प्रतिस्पर्धी बैंकको बारेमा विश्लेषण ।
- सहायक कम्पनीले निष्काशन गरेको सामुहिक लगानी कोषको बीज पूँजीमा लगानी गर्ने बारेमा छलफल ।

- विभिन्न कम्पनीको शेयर तथा सामुहिक लगानी कोषमा लगानी तथा खरिद/बिक्री सम्बन्धी रणनीतिका बारेमा छलफल ।

घ. व्यवस्थापकीय कर्जा असुली समिति (Loan Recovery Committee)

बैंकमा कर्जा असुली सम्बन्धी कार्य गर्न बैंकको संचालक समितिको मिति २०७४/१२/२२ गते (०५ अप्रिल २०१८) बसेको २९० औं बैठकले बैंकका प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा व्यवस्थापकीय कर्जा असुली समिति (Loan Recovery Committee) गठन गर्ने निर्णय गरी यस समितिलाई कर्जा असुली निर्देशिका बमोजिम रु. २५ करोड (साँवा, ब्याज तथा अन्य गरी कुल) सम्मको कर्जाको असुली सम्बन्धी लिलाम लगायत उपयुक्त निर्णय गर्न सक्ने अख्तियारी प्रदान गरेको छ । उक्त समितिमा निम्न बमोजिमका सदस्यहरू रहनु भएको छ :

नाम	पद
* श्री शम्भु नाथ गौतम, निवर्तमान प्रमुख कार्यकारी अधिकृत	संयोजक
* श्री सुन्दर प्रसाद कडेल, प्रमुख कार्यकारी अधिकृत	संयोजक
श्री रामेश्वर प्रसाद बस्याल, नायब प्रमुख कार्यकारी अधिकृत	सदस्य
श्री शेर बहादुर बुढाथोकी, सहायक प्रमुख कार्यकारी अधिकृत	सदस्य
श्री अनिन्द्र राज आचार्य, प्रमुख-विशेष सम्पत्ति (कर्जा असुली) इकाई	सदस्य
श्री गोकुल सापकोटा, प्रबन्धक-कानून विभाग	सदस्य
श्री दिपक वाग्ले, प्रबन्धक, विशेष सम्पत्ति (कर्जा असुली) इकाई	सदस्य सचिव

* यस बैंकका निवर्तमान प्रमुख कार्यकारी अधिकृत श्री शम्भु नाथ गौतमको कार्यकाल मिति २०७८/०४/२५ गते देखी समाप्त भए पश्चात् बैंकको सेवाबाट अलग हुनु भएको ।

समीक्षा वर्षमा व्यवस्थापकीय कर्जा असुली समिति (Loan Recovery Committee) को कुल १७ वटा बैठकहरू सम्पन्न भएका थिए । उक्त बैठकहरूमा मुख्यतया: निम्न बमोजिमका विषयमा छलफल भएको थियो :

- कर्जा असुली निर्देशिका बमोजिम रु. २५ करोड (साँवा, ब्याज तथा अन्य गरी कुल) सम्मको कर्जाको असुली सम्बन्धी लिलाम लगायत उपयुक्त निर्णय गर्ने ।
- लिलामबाट पनि असुल उपर हुन नसकेको बाँकी कर्जा असुल उपरका लागि ऋण असुली न्यायाधिकरणमा मुद्दा दायर गर्ने ।
- गैर बैंकिङ्ग सम्पत्तिको रूपमा स्विकार गर्नका लागि आवश्यक निर्णयार्थ संचालक समितिमा सिफारिस गर्ने ।

ड व्यवस्थापकीय कर्जा अपलेखन उप-समिति (Loan Write-off Sub Committee)

बैंकमा अपलेखन हुने कर्जाको सावँ रकम रु. २,५०,००० सम्मको कर्जा अपलेखन गर्ने र बाँकी रहेको ब्याजको ५० प्रतिशत वा रु. १०,००,००० सम्मको ब्याज मिनाह गर्ने तर यसरी मिनाहा हुने ब्याज रकम रु. १०,००,००० भन्दा बढी नहुने गरी मिनाह गर्ने र सो रकम भन्दा बढी रकम अपलेखन गर्न परेमा आवश्यक निर्णयार्थ बैंकको संचालक समितिमा सिफारीस गर्ने अख्तियारी सहितको व्यवस्थापकीय कर्जा अपलेखन उप-समिति (Loan Write-off Sub Committee) रहेको छ । उक्त उप-समितिमा निम्न बमोजिमका सदस्यहरू रहनु भएको छ :

नाम	पद
* श्री शम्भु नाथ गौतम, निवर्तमान प्रमुख कार्यकारी अधिकृत	संयोजक
श्री सुन्दर प्रसाद कडेल, प्रमुख कार्यकारी अधिकृत	संयोजक
श्री रामेश्वर प्रसाद बस्याल, नायब प्रमुख कार्यकारी अधिकृत (सम्बन्धित क्षेत्र)	सदस्य
श्री शेर बहादुर बुढाथोकी, सहायक प्रमुख कार्यकारी अधिकृत (सम्बन्धित क्षेत्र)	सदस्य
श्री अनिन्द्र राज आचार्य, प्रमुख-विशेष सम्पत्ति (कर्जा असुली) इकाई	सदस्य
श्री गोकुल सापकोटा, प्रबन्धक-कानून विभाग	सदस्य
श्री दिपक वाग्ले, प्रबन्धक-विशेष सम्पत्ति (कर्जा असुली) इकाई	सदस्य सचिव

* यस बैंकका निवर्तमान प्रमुख कार्यकारी अधिकृत श्री शम्भु नाथ गौतमको कार्यकाल मिति २०७८/०४/२५ गते देखी समाप्त भए पश्चात् बैंकको सेवाबाट अलग हुनु भएको ।

समीक्षा वर्षमा कर्जा अपलेखन उप-समिति (Loan Write-off Sub Committee) को कुल ६ वटा बैठकहरू सम्पन्न भएका थिए ।

च. आर्थिक निर्देशन समिति (Financial Direction Committee)

बैंकले आर्थिक प्रशासन विनियमावली, २०७४ तर्जुमा गरी लागु गरेको छ । बैंकमा देहाय बमोजिमको आर्थिक निर्देशन समिति (Financial Direction Committee) रहेको छ । उक्त समितिमा निम्न बमोजिमका सदस्यहरू रहनु भएको छ :

नाम	पद
श्री सुन्दर प्रसाद कडेल, प्रमुख कार्यकारी अधिकृत	संयोजक
श्री रामेश्वर प्रसाद बस्याल, नायब प्रमुख कार्यकारी अधिकृत	सदस्य

श्री शेर बहादुर बुढाथोकी, सहायक प्रमुख कार्यकारी अधिकृत	सदस्य
श्री सुरेश राज महर्जन, प्रमुख-बिजनेस सपोर्ट/पेमेण्ट सोलुसन्स	सदस्य
श्री ज्ञानेन्द्र कार्की, प्रमुख- सामान्य प्रशासन	सदस्य सचिव
श्री प्रमेश श्रेष्ठ, प्रमुख- वित्त तथा लेखा	सदस्य

समीक्षा अवधिमा आर्थिक निर्देशन समिति (Financial Direction Committee) को कुल ६४ वटा बैठकहरू सम्पन्न भएका थिए । उक्त बैठकहरूमा मुख्यतया: निम्न बमोजिमका विषयहरूमा छलफल भएको थियो :

- बिराटनगर स्थित कोशी अस्पतालको लागि हेमोडायलाइसीस मेशीन खरीद सम्बन्धमा छलफल ।
- शहीद गंगालाल अस्पतालको वार्ड विस्तारमा आर्थिक सहयोग गर्ने बारे छलफल ।
- बैंकका विभिन्न ३१ वटा शाखाहरूको खाता खोल्ने फारम र क्रेडिट कार्ड फारमलाई Digitize गर्ने सम्बन्धमा छलफल ।

छ. सञ्चालन जोखिम व्यवस्थापन समिति

(Operation Risk Management Committee)

बैंकमा देहाय बमोजिमको सञ्चालन जोखिम व्यवस्थापन समिति रहेको छ । उक्त समितिमा निम्न बमोजिमका सदस्यहरू रहनु भएको छ :

नाम	पद
श्री सुन्दर प्रसाद कडेल, प्रमुख कार्यकारी अधिकृत	संयोजक
श्री शैलजा ज्ञवाली, प्रमुख- एकीकृत जोखिम व्यवस्थापन	सदस्य सचिव
* श्री सृजन कृष्ण मल्ल, प्रमुख- सुचना प्रविधि	आमन्त्रित सदस्य
* श्री सुरेश राज महर्जन, प्रमुख-बिजनेस सपोर्ट/पेमेण्ट सोलुसन्स	आमन्त्रित सदस्य
* श्री मनोहर के.सी., प्रमुख- केन्द्रिय कर्जा प्रशासन तथा नियन्त्रण	आमन्त्रित सदस्य
* श्री पंकज पन्त, प्रमुख- मानव संसाधन तथा विप्रेषण	आमन्त्रित सदस्य
* श्री प्रविण निधि तिवारी, प्रमुख- केन्द्रिय संचालन	आमन्त्रित सदस्य
* श्री अनिन्द्र राज आचार्य, प्रमुख- विशेष सम्पत्ति (कर्जा असुली) इकाई	आमन्त्रित सदस्य
* श्री सरोज काफ्ले, प्रमुख- अनुपालन तथा संस्थागत सुशासन	आमन्त्रित सदस्य
* श्री रविन मल्ल, प्रमुख- कार्ड	आमन्त्रित सदस्य
* श्री केशव खाती, प्रमुख-लघु बैंकिङ्ग तथा शाखा रहित बैंकिङ्ग	आमन्त्रित सदस्य

* यस उपसमितिको विभिन्न बैठकहरूमा आमन्त्रित सदस्यको रूपमा आमन्त्रण गरिएको ।

यस समितिको Terms of Reference देहाय बमोजिम रहेको छ :

- संचालक समितिले तय गरेको तथा तोकेको मापदण्डमा रही कार्य गर्ने ।
- संचालन जोखिमका आधारमा बैंकको प्रोफाईलको निरक्षण तथा परिक्षण गर्ने ।
- संचालन जोखिमको नीति तथा जोखिमको सीमा पुनरावलोकन गर्ने ।
- सम्भावित जोखिम पत्ता लगाउने र त्यसको व्यवस्थापन सम्बन्धी व्यवस्थापकीय कार्य गर्ने ।
- संचालन जोखिम व्यवस्थापनका लागि उपयुक्त प्रणाली लागु गर्ने ।
- संचालन जोखिम तथा अनुपालनको नियमन गरी व्यवस्थापकीय कार्य गर्ने ।
- संचालन विभागले गरेको कार्यहरू अनुपालनका दृष्टिकोणबाट निरक्षण गर्ने ।
- आवश्यकता अनुसार उपयुक्त आन्तरिक नियन्त्रण प्रणाली लागु गर्ने ।
- विपद न्यूनीकरण नीतिको पुनरावलोकन गर्ने ।

समीक्षा अवधिमा सञ्चालन जोखिम व्यवस्थापन समिति (Operation Risk Management Committee) को ३ वटा बैठकहरू सम्पन्न भएका थिए । उक्त बैठकहरूमा मुख्यतया: निम्न बमोजिमका विषयहरूमा छलफल भएको थियो ।

- बैंकको सञ्चालन जोखिम व्यवस्थापन सम्बन्धी नीति तथा कार्यविधि, आन्तरिक नियन्त्रण प्रणाली तथा प्रभावकारी ग्राहक सेवा सम्बन्धी समीक्षा तथा छलफल ।
- बैंकको लेखा तथा जोखिम प्रतिवेदनमा उल्लेख गरिएका कैफियतहरूको शिघ्र समाधानका लागि अपनाउनु पर्ने सुझावहरूको समीक्षा तथा छलफल ।
- बैंकको AML/CFT तथा KYC अनुपालना क्रियाकलापको कार्यान्वयन अवस्था उपर समीक्षा तथा छलफल ।
- बैंकको आन्तरिक प्रयोजनका लागि प्रयोग हुने विभिन्न खाताहरूको दैनिक हिसाब मिलान/भिडानको बारेमा छलफल ।
- बैंकको प्रविधिसँग सम्बन्धित सम्पत्तिको वर्गिकरण उपर छलफल ।
- बैंकको विद्युतीय कारोबारको विश्लेषण ।
- बैंकको डेबिट/क्रेडिट कार्ड सीमा कारोबार सम्बन्धी समीक्षा तथा छलफल ।
- बैंकको साईबर सुरक्षा सम्बन्धी मूल्यांकन ।
- नेपाल राष्ट्र बैंक रिपोर्टिङको अनुपालना सम्बन्धी छलफल ।

- बैंकको दैनिक कारोबारबाट आउन सक्ने जोखिमको बारेमा प्रदान गरिएको तालीम, प्रशिक्षण, ज्ञान तथा साभेदारी कार्यक्रमहरूको प्रभावकारिता सम्बन्धी समीक्षा तथा छलफल ।

ज. खरिद समिति (Procurement Committee)

बैंकमा देहाय बमोजिमको खरिद समिति (Procurement Committee) रहेको छ । उक्त समितिमा निम्न बमोजिमका सदस्यहरू रहनु भएको छ :

नाम	पद
श्री सुरेश राज महर्जन, प्रमुख-बिजनेस सपोर्ट/पेमेण्ट सोलुसन्स्	संयोजक
श्री सृजन कृष्ण मल्ल, प्रमुख- सुचना प्रविधि	सदस्य
श्री ज्ञानेन्द्र कार्की, प्रमुख- सामान्य प्रशासन	सदस्य सचिव
श्री प्रमेश श्रेष्ठ, प्रमुख- वित्त तथा लेखा	सदस्य

समीक्षा वर्षमा खरिद समिति (Procurement Committee) को कुल १२१ वटा बैठकहरू सम्पन्न भएका थिए । उक्त बैठकहरूमा मुख्यतया: निम्न बमोजिमका विषयहरूमा छलफल भएको थियो :

- बैंकको Core Banking System Migration को लागि प्राइभेट Cloud Infrastructure को खरिद सम्बन्धमा छलफल ।
- बैंकको बुद्धचोक शाखा स्थानान्तरणका लागि टेकदार छनौट सम्बन्धमा छलफल ।
- बैंकको नक्साल भवनको संचालक समिति बैठक कोठा (Board Meeting Room) स्वचालित गर्न सल्लाहकार छनौट गर्ने सम्बन्धमा छलफल ।
- बैंकको बिराटनगर भवनमा Transformer, Generator र UPS जडान सम्बन्धमा छलफल ।
- नयाँ वर्ष २०७९ सालको बैंकको टेबल तथा भित्तेपात्रो खरिद सम्बन्धमा छलफल ।
- बैंकको विभिन्न शाखाको लागि ३१ थान Fire Proof Cabinet खरिद गर्ने सम्बन्धमा छलफल ।

झ. सम्पत्ति निसर्ग समिति (Assets Disposal Committee)

बैंकमा देहाय बमोजिमको सम्पत्ति निसर्ग समिति (Assets Disposal Committee) रहेको छ । उक्त समितिमा निम्न बमोजिमका सदस्यहरू रहनु भएको छ :

नाम	पद
श्री सुन्दर प्रसाद कडेल, प्रमुख कार्यकारी अधिकृत	संयोजक
श्री सुरेश राज महर्जन, प्रमुख-बिजनेस सपोर्ट/पेमेण्ट सोलुसन्स्	सदस्य
श्री ज्ञानेन्द्र कार्की, प्रमुख- सामान्य प्रशासन	सदस्य सचिव
श्री प्रमेश श्रेष्ठ, प्रमुख- वित्त तथा लेखा	सदस्य

समीक्षा वर्षमा सम्पत्ति निसर्ग समिति (Assets Disposal Committee) को कुल २ वटा बैठकहरू सम्पन्न भएका थिए । उक्त बैठकहरूमा मुख्यतया: निम्न बमोजिमका विषयमा छलफल भएको थियो :

- बैंकको नाममा रहेका ६ वटा गाडिहरूको लिलाम गरी निसर्ग गर्ने सम्बन्धमा छलफल ।

१०. ग्राहक पहिचान तथा सम्पत्ति शुद्धिकरण नियन्त्रण सम्बन्धी कानूनको परिपालना

ग्राहक पहिचान तथा सम्पत्ति शुद्धिकरण सम्बन्धमा प्रचलित नेपाल कानून एवं नेपाल राष्ट्र बैंकले जारी गरेको अद्यावधिक निर्देशनहरूलाई बैंकले सदैव प्राथमिकताका साथ पालना गर्दै आएको छ । सम्पत्ति शुद्धिकरण सम्बन्धी कानूनको परिपालना भए नभएको सन्दर्भमा आवधिक मूल्याङ्कन गर्न तथा अन्य अनुपालनाका विषयहरू हेर्न स्थापित अनुपालना विभागले नियमित रूपमा आफ्ना कार्यहरू गरिरहेको छ । उक्त विभागले सो सम्बन्धी व्यवस्थाहरूको अनुगमन गरी सम्पत्ति शुद्धिकरण निवारण ऐन एवं सो अन्तर्गतका नियम, निर्देशिका बमोजिम नियमित रूपमा सुक्ष्म अनुगमन गर्न छुट्टै अनुपालना विभाग खडा गरी सम्पत्ति शुद्धिकरण निवारण समितिमा नियमित रूपमा प्रतिवेदन पेश गरी छलफल गरी आवश्यक निर्णयहरू लिने गरिएको छ ।

यसैगरी प्रचलित ऐन नियम तथा निर्देशनको अधिनमा रही बैंकले ग्राहक पहिचान तथा सम्पत्ति शुद्धिकरणसँग सम्बन्धित नीति, मार्गनिर्देशिका, विनियमावली तयार गरी लागु गर्ने तथा विद्यमान नीति, मार्गनिर्देशिका, विनियमावलीहरूलाई अद्यावधिक गर्ने गरेको छ । यसै क्रममा, समीक्षा अवधिमा बैंकले KYC and AML/CFT Policy तथा Standard Operating Procedure for KYC and AML/CFT अद्यावधिक गरी लागु गरेको छ । यसैगरी, बैंकले AML Monitoring System लागु गरेको छ जस मार्फत ग्राहकको बैकिङ्ग कारोबारको अनुगमन गर्ने, Digital KYC व्यवस्थापन गर्ने, ग्राहक वर्गीकरण एवं ग्राहक सम्बन्धी जोखिमहरू हेर्ने, Politically Exposed Person (PEPs) को अनुगमन गर्ने, सीमा कारोबार (Threshold Transaction) र शंकास्पद कारोबार (Suspicious Transaction) को विवरण नेपाल राष्ट्र बैंकको GoAML System मार्फत उपलब्ध गराउने कार्यहरू गर्दै आएको छ । यसैगरी बैंकले SWIFT Sanction Screening System खरिद गरी Sanction सम्बन्धी जोखिमहरू प्रभावकारी रूपमा अनुगमन गर्ने गरेको छ । साथै, बैंकले उच्च पदस्थ व्यक्ति, Politically Exposed Person (PEPs), Adverse Media List/Sanction List को व्यावसायिक रूपमा उपयोग गर्ने व्यवस्था मिलाएको छ । बैंकले छुट्टै Centralized KYC Processing Unit खडा गरी ग्राहक पहिचान तथा सम्पत्ति शुद्धिकरणसँग सम्बन्धित

जोखिम न्यूनिकरण गर्ने कार्य गरेको छ । साथै, निकट भविष्यमा बैंकले ग्राहकको प्रमाणीकरण भिडियो KYC मार्फत लागु गर्ने र KYC सुचना अद्यावधिक र रुजु गर्न विद्युतीय माध्यम समेत प्रयोग गर्ने कार्ययोजना बनाएको छ । यसको लागि बैंकले e- KYC Guidelines अद्यावधिक गरी लागु गरेको छ । बैंकले भविष्यमा स्वचालित रूपमा ग्राहक वर्गीकरण एवं ग्राहक सम्बन्धी जोखिमहरू मूल्याङ्कन गर्ने प्रविधिको विकास गर्ने कार्ययोजना बनाएको छ । बैंकमा आउने नयाँ कर्मचारीहरू समेत ग्राहक पहिचान तथा सम्पत्ति शुद्धिकरण जस्तो संवेदनशील विषयमा जानकार हुन भन्ने उद्देश्यले बैंकमा नयाँ नियुक्त हुने कर्मचारीहरूलाई ग्राहक पहिचान तथा सम्पत्ति शुद्धिकरण विषयमा नियमित रूपमा तालिम प्रदान गर्ने गरिएको छ ।

यसैगरी बैंकमा उच्च संस्थागत सुशासन कायम राख्न चालु आ.व.मा संचालक समितिले संस्थागत सुशासन तथा जोखिम व्यवस्थापन सम्बन्धी विभिन्न नीति तथा कार्यविधिहरू आवश्यकता अनुसार तर्जुमा/संशोधन गरी लागु गरेको छ ।

११. बैंकको औद्योगिक वा व्यावसायिक सम्बन्ध

बैंकले आफ्नो औद्योगिक एवं व्यावसायिक दायरालाई विस्तारित गर्दै जानको लागि राष्ट्रिय, अन्तर्राष्ट्रिय संघ-संस्था तथा औद्योगिक व्यावसायिक प्रतिष्ठानहरूसँग सुमधुर सम्बन्ध स्थापित गरी सो सम्बन्ध अभिवृद्धि गर्दै लैजाने योजना राखेको छ । साथै, विभिन्न अनुभव तथा योग्यता हासिल गरेका सम्पूर्ण तहका कर्मचारी तथा ग्राहक वर्गहरूसँगको सम्बन्धलाई अझै प्रगाढ बनाउने तर्फ बैंक प्रयत्नशील रहेको छ ।

बैंकको व्यवस्थापन तथा कर्मचारी बीच सुमधुर एवं समन्वयकारी सम्बन्ध निर्माण गरी कार्य सम्पादन हुँदै आएको छ । कर्मचारीको वृत्ति विकास एवं क्षमता अभिवृद्धिका विषयहरूमा व्यवस्थापन र कर्मचारी प्रतिनिधि बीच आपसी छलफल गरी कर्मचारीहरूको वृत्ति विकास एवं क्षमता अभिवृद्धिका लागि आवश्यक कार्यहरू गर्ने गरिएको छ । यस बैंकले नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय, आन्तरिक राजस्व विभाग, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (ICAN), नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लिमिटेड, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड, निक्षेप तथा कर्जा सुरक्षण कोष, कर्जा सुचना केन्द्र लिमिटेड, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल बैंकर्स संघ, बैंक तथा वित्तीय संस्था परिसंघ-नेपाल, नेशनल बैकिङ्ग ईन्सटिच्यूट, नेपाल व्यवस्थापन संघ, International Finance Corporation (IFC) आदिको सदस्यता लिई आवद्ध रहेको छ ।

यसैगरी अन्तर्राष्ट्रिय क्षेत्रमा पनि विभिन्न मुलुकमा रहेका

बैंकहरू जस्तै कमर्ज बैंक-जर्मनी, कुकमीन बैंक-कोरिया, मस्रेक बैंक- दुबई, स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेड-चीन, स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेड-लण्डन, स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेड-जापान, स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेड-भारत, स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेड-सिङ्गापुर, एच.डि.एफ.सी. बैंक लिमिटेड-भारत, आइ.सी.आई.सी.आई बैंक लिमिटेड-भारत तथा हडकङ्ग, एक्सिस बैंक लिमिटेड-भारत, के.इ.बी हाना बैंक-कोरिया जस्ता बैंकहरू सँग सुमधुर व्यावसायिक सम्बन्ध स्थापित गर्न यस बैंक सफल भएको छ ।

१२. मानव संसाधन विकासका कार्यहरू

बैंकको उद्देश्य हासिल गर्नको लागि दक्ष तथा अनुभवी कर्मचारीहरूको आवश्यकता हुने हुँदा कर्मचारीहरूको सीप, दक्षता र क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ बैंक अगाडि बढिरहेका छ । बैंकिङ्ग व्यवसाय सेवामुलक हुनुका साथै व्यवस्थित जोखिम लिने व्यवसाय पनि हो । त्यसैले उत्कृष्ट सेवा प्रदान गर्न तथा जोखिमको उचित व्यवस्थापन गर्नका लागि सक्षम र व्यावसायिक जनशक्तिको आवश्यकता पर्छ । बैंकिङ्ग क्षेत्रमा देखा परिरहेका विभिन्न जोखिमहरूलाई समेत दृष्टिगत गरी बैंकले उचित स्थानमा उचित योग्यता र क्षमता भएका कर्मचारीहरू परिचालन गरेको छ ।

२०७९ आषाढ मसान्तमा बैंकको कुल कर्मचारी संख्या १,८९४ रहेको छ । व्यवस्थापनस्तरका कर्मचारी ९७ जना रहेका छन् । बैंकमा कुल कर्मचारी संख्याको ६३ प्रतिशत अर्थात् १,१९३ जना पुरुष र ३७ प्रतिशत अर्थात् ७०१ जना महिला कर्मचारी रहेका छन् । परिक्षणकाल/तालिमी कर्मचारीहरूको रूपमा नियुक्ती दिइएका कर्मचारीहरूलाई उचित कार्यसम्पादन मुल्यांकन तथा समीक्षा गरी बैंकको स्थायी पदमा पदपुर्ती गरिएको छ ।

बैंकले नयाँ कर्मचारीहरूको पदपूर्ति गर्दा कर्मचारी सेवा विनियमावली, २०७३ बमोजिम हुँदै आएको छ । समीक्षा अवधिमा बैंकले बाह्य स्रोतको रूपमा सक्षम, क्षमतावान र योग्य कर्मचारीहरूको पहिचान गरी १३८ जना नयाँ कर्मचारीहरूलाई सहायकस्तर पदमा नियुक्त गर्नुका साथै आन्तरिक रूपमा ३५८ जनालाई पदोन्नती गरेको छ । बैंकले विगतका आ.व. मा जस्तै समीक्षा वर्षमा पनि कार्य सम्पादन मूल्याङ्कन तथा स्केल वृद्धिका आधारमा कर्मचारीहरूको तलब वृद्धिलाई निरन्तरता दिई कर्मचारीहरूको मनोबल उच्च राख्न सफल रहेको छ ।

यसैगरी, बैंकले कर्मचारीहरूको कार्य प्रभावकारिता बढाउन, ज्ञान, क्षमता, सीप अभिवृद्धि एवं जोखिम व्यवस्थापनका लागि आन्तरिक तथा बाह्य रूपमा राष्ट्रिय-अन्तर्राष्ट्रिय तहमा विभिन्न तालिमहरूमा कर्मचारीहरूलाई सहभागी गराउँदै आएको छ । समीक्षा अवधिमा बैंकले १५७ वटा तालीम सञ्चालन गरेको छ । तालिममा ३,५९६ जना

कर्मचारीको सहभागीता रहेको थियो । यसका साथै, समीक्षा अवधिमा e-learning पोर्टल मार्फत बैंकले २,८१७ वटा अनलाइन परिक्षा सञ्चालन गरी कर्मचारीहरूको ज्ञान तथा शिप अभिवृद्धि गरेको थियो । यसका साथै, इ-लर्निङ्ग पोर्टल मार्फत बैंकले विभिन्न तहका कर्मचारीहरूको कार्य सम्पादन मूल्याङ्कन समेत गरिएको थियो । समीक्षा अवधिमा कुल खर्चमा कर्मचारी खर्च रु. २,६८,५०,१५,४४४/- (१३.२४ प्रतिशत) रहेको छ भने कुल कर्मचारी खर्चमा कर्मचारी तालीम खर्च रु. १,०६,८७,०३३/- (०.०५ प्रतिशत) रहेको छ ।

यसैगरी, बैंकको व्यवसाय विस्तारलाई मध्यनजर गर्दै बैंकले आ.व. २०७५/७६ मा प्रादेशिक संरचना अन्तर्गत देशका विभिन्न ९ स्थानमा प्रदेश प्रमुख तथा उप-प्रमुख नियुक्त गरेको थियो । समीक्षा अवधिमा प्रदेश कार्यालयमा केन्द्रिय कर्जा प्रशासन विभाग तथा कर्जा जोखिम विभाग अन्तर्गत आवश्यक कर्मचारीहरू पदस्थापन गरिएको छ । प्रादेशिक कार्यालयहरूलाई अझ व्यवस्थित एवं सुसंगठित बनाउन आगामी आ.व. मा निक्षेप, सामान्य प्रशासन, सुचना प्रविधि, आन्तरिक लेखापरीक्षण, मानव संसाधन विभाग अन्तर्गतका आवश्यक कर्मचारीहरूको प्रदेश कार्यालयमा पदस्थापन गर्ने लक्ष्य बैंकले राखेको छ ।

यसैगरी, मानव संसाधन बैंकको अमुल्य सम्पत्ति हो भन्ने विश्वासका साथ विद्यमान मानव संसाधन प्रक्रियालाई प्रभावकारी बनाउन आगामी आ.व.मा बैंकले जनशक्ति व्यवस्थापन कार्यलाई डिजिटल रूपान्तरण गरी संगठनात्मक संरचना (Digital Transformation and Revision in Organizational Structure) लाई समेत रूपान्तरण गर्ने सोच राखेको छ । आगामी आ.व.मा बैंकले तालीम तथा विकासलाई अझ व्यवस्थित बनाउन e-learning प्रक्रियालाई जोड दिनुका साथै कर्मचारी सहभागीता तथा कर्मचारी पहिचानलाई प्राथमिकता दिने योजना बनाएको छ ।

साथै, बैंकले कर्मचारीहरूको पदपूर्ति, वृत्ति विकास, तालिम, तलब, भत्ता तथा अन्य सुविधा, हाजिर र विदा, आचार संहिता लगायतका कुराहरू समेटिएको कर्मचारी सेवा शर्त विनियमावली २०७३ तर्जुमा गरी लागु गरेको छ ।

१३. संचालक समिति एवं संचालक सम्मिलित समितिहरू

बैंकको समग्र संचालन एवं व्यवस्थापनका लागि नीतिगत निर्णय गर्ने, प्रचलित कानून एवं बैंकको आन्तरिक नीति नियम बमोजिम विभिन्न प्रस्तावहरू स्वीकृत गर्ने, बैंकको अल्पकालीन एवं दीर्घकालीन योजना एवं रणनीति तर्जुमा गर्ने, व्यवसायसँग सम्बन्धित विभिन्न प्रकारका जोखिमहरू जस्तै: कर्जा जोखिम, बजार जोखिम, संचालन जोखिम, तरलता जोखिम लगायतका विषयहरूमा निरन्तर छलफल

गरी विभिन्न निर्णय गर्ने र सो को अनुगमन गर्न संचालक समिति निरन्तर सक्रिय रहेको छ । यसका लागि संचालक समितिले प्रचलित कानून एवं नियमनकारी निकायहरूले तोकेको मापदण्डहरूलाई समेत ख्याल गर्दै नियमित तवरले बैठकहरू बसी उपयुक्त निर्णय लिदै आएको छ ।

यसैगरी बाह्य एवं आन्तरिक लेखापरीक्षकको प्रतिवेदनमा उल्लेख गरिएका विवरण तथा सुभावहरूमाथि संचालक समितिमा छलफल भई लेखापरीक्षकले राख्नु भएका

सुभावहरूलाई कार्यान्वयन गर्न व्यवस्थापनलाई आवश्यक निर्देशन दिने एवं सो को कार्यन्वयनको अवस्थाबारे संचालक समितिमा समीक्षा गर्ने गरिएको छ । यसैगरी, लेखापरीक्षण समिति, जोखिम व्यवस्थापन समिति, कर्मचारी सेवा सुविधा समिति तथा सम्पत्ति शुद्धीकरण निवारण समितिमा विभिन्न विषयहरू उपर भएको छलफल, सुभाव र निर्देशन सहितको प्रतिवेदन नियमित रूपमा संचालक समितिमा पेश गरी सो उपर नियमित छलफल एवं आवश्यक निर्णयहरू लिने गरिएको छ ।

संचालक समिति (Board of Directors)

बैंकमा देहाय बमोजिमको संचालक समिति क्रियशिल रहेको छ :

क्र.सं.	नाम	पद	शैक्षिक योग्यता	नियुक्ति भएको मिति	नियुक्तिको विधि
१	श्री मनोज कुमार केडिया (प्रतिनिधि-प्रुडेन्सियल इन्भेष्टमेन्ट कम्पनी प्रा.लि., संस्थापक समूह)	अध्यक्ष	प्रविणता प्रमाण पत्र	२०७७ माघ १६	१९औं वार्षिक साधारण सभाबाट निर्वाचित
२	श्री नरेन्द्र कुमार अग्रवाल (संस्थापक समूह)	संचालक	बि.कम.		
३	श्री राहुल अग्रवाल (संस्थापक समूह)	संचालक	एम.बि.ए.		
४	श्री दिनेश शंकर पालिखे (प्रतिनिधि- गिन्नी इन्भेष्टमेन्ट प्रा.लि., सर्वसाधारण समूह)	संचालक	एम.बि.ए.		
५	श्री अंकित केडिया (प्रतिनिधि- लिभरेज होल्डिङ्स प्रा.लि., सर्वसाधारण समूह)	संचालक	एम.बि.ए.		
६	श्री मिना कुमारी सैजु	स्वतन्त्र संचालक	एम.बि.ए.	२०७८ वैशाख १४	बैंकको ३६९औं संचालक समितिको बैठकबाट नियुक्त गरी २०औं साधारण सभाले अनुमोदन गरेको ।

मिति २०७८/०१/१४ गते बसेको संचालक समितिको ३६९औं बैठकले स्वतन्त्र संचालकमा श्री मिना कुमारी सैजुलाई नियुक्त गरेकोमा उक्त नियुक्ती बैंकको मिति २०७८ पौष ३० गते सम्पन्न भएको बीसौं वार्षिक साधारण सभाले अनुमोदन गरेको ।

संचालक समितिमा भएको हेरफेर

समीक्षा अवधिमा संचालक समितिमा कुनै हेरफेर भएको छैन ।

संचालक समितिको बैठक

विद्यमान ऐन तथा बैंकको नियमावलीको प्रावधान अनुरूप बैंकको संचालक समितिको बैठक नियमित रूपमा बस्ने गरेको छ । संचालक समितिको बैठकहरूमा बैंकका प्रमुख कार्यकारी अधिकृत स्थायी आमन्त्रित सदस्य रहनु भएको छ । उक्त बैठकहरूमा मुख्यतया: निम्न बमोजिमका विषयमा छलफल भएको थियो :

- बैंकको आ.व. २०७८/७९ को वार्षिक बजेट तथा कार्य योजनाबारे छलफल ।

- बैंकको आ.व. २०७८/७९ को वार्षिक बजेटको त्रैमासिक समीक्षा ।
- पूँजी योजना सम्बन्धमा छलफल ।
- बैंकको कर्मचारी युनियनसँग भएको सामुहिक सौदाबाजी सम्झौता सम्बन्धी छलफल ।
- AML/CFT Targeted Special निरीक्षण प्रतिवेदन सम्बन्धी छलफल ।
- विभिन्न कर्जा प्रस्तावहरूबारे छलफल तथा समीक्षा पश्चात् स्वीकृति एवं अनुमोदन ।
- व्यवस्थापनद्वारा प्रदान गरिएका रू. ३ करोड भन्दा माथीका नयाँ/विद्यमान/थप कर्जा सुविधाहरूको त्रैमासिक समीक्षा ।
- समय समयमा जोखिम व्यवस्थापन समितिद्वारा पेश गरिएको जोखिम आँकलन प्रतिवेदन सम्बन्धी छलफल ।
- Digital Strategy, 2025 सम्बन्धी छलफल ।
- कर्मचारी आचार संहिता, २०२० सम्बन्धी छलफल ।
- बैंकका विभिन्न आन्तरिक नीति, कार्यविधि Product Paper Guidelines सम्बन्धी छलफल, निर्णय तथा संशोधन ।

- संकलन केन्द्रलाई विस्तारित काउण्टरमा स्तरोन्नती गर्ने बारे छलफल ।
- संस्थापक शेयर हक हस्तान्तरण सम्बन्धी छलफल ।
- बैंकले प्रवाह गरेको क्षेत्रगत कर्जा तथा सापट सम्बन्धी छलफल ।
- विदेशी विनिमय सम्बन्धी कारोबार गर्न नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त गर्ने बारेमा छलफल ।
- Private Equity/Venture Capital अन्तर्गत कोष व्यवस्थापन कम्पनी स्थापना गर्ने बारेमा छलफल ।
- नक्साल स्थित केन्द्रिय कार्यालय भवन, बिराटनगर स्थित प्रादेशिक कार्यालय भवन तथा पोखरा स्थित प्रादेशिक कार्यालय भवनको निर्माणको सम्बन्धमा टेकदार चयन, समय थप, लागत वृद्धि, प्रगति विवरण लगायत सम्बन्धी छलफल एवं स्वीकृति
- संस्थागत सामाजिक उत्तरदायित्व अर्न्तगत प्रदान गरीने सहयोगको बारेमा छलफल ।
- नेपाल राष्ट्र बैंकमा पुनर्कर्जाको आवेदन दिने सम्बन्धी छलफल ।
- विभिन्न अन्तर्राष्ट्रिय बैंकमा नोष्ट्रो खाता खोल्ने सम्बन्धी छलफल ।
- बैंकको सहायक तथा सम्बद्ध कम्पनीमा संचालक नियुक्त गर्ने सम्बन्धी छलफल ।
- १०.७५ % एस.बि.एल. डिबेञ्चर-२०८९ दर्ता, निष्काशन, सुचीकरण तथा अभौतिकिकरण सम्बन्धी छलफल ।
- मर्जर तथा प्राप्ती सम्बन्धी छलफल ।
- Siddhartha Systematic Investment Scheme मा बीज पूँजी लगानी सम्बन्धी छलफल ।
- विभिन्न लघुवित्त वित्तीय संस्थाहरूको संस्थापक शेयरमा बोलकबोल प्रक्रिया मार्फत सहभागी हुनेबारेमा छलफल ।
- बैंकको अधिकृत पूँजी वृद्धि गर्ने सम्बन्धी छलफल ।
- प्रमुख कार्यकारी अधिकृतको नियुक्ती सम्बन्धी छलफल ।
- नेपाल राष्ट्र बैंकको स्थलगत निरीक्षण सम्बन्धी छलफल ।
- बैंकको लगानी विवरणको त्रैमासिक रूपमा समीक्षा ।
- मानव संशाधन सल्लाहकार Deloitte Touche Tohmatsu India LLP, India द्वारा प्रदान गरिएका सुभाब उपर कार्यान्वयनको समीक्षा ।
- बैंकको Digital Transformation Project सम्बन्धी छलफल ।
- Core Banking System (CBS) Hardware खरिद सम्बन्धमा छलफल ।
- अन्तर दिवसीय तरलता सुविधा सम्बन्धमा छलफल ।
- नयाँ शाखा विस्तार सम्बन्धमा छलफल ।
- शाखा कार्यालयलाई आवश्यक पर्ने भवनको Lease एवं विद्यमान शाखा कार्यालयको Lease Agreement नवीकरण सम्बन्धी छलफल ।

- विभिन्न कर्जाहरूको अपलेखन सम्बन्धमा छलफल ।
- बैंकको आ.व. २०७७/७८ को वार्षिक प्रतिवेदन उपर छलफल ।
- कर सँग सम्बन्धित मुद्दाहरूको बारेमा छलफल ।
- लेखापरीक्षण समिति, जोखिम व्यवस्थापन समिति, सम्पत्ति शुद्धीकरण निवारण समितिद्वारा पेश गरिएका प्रतिवेदन सम्बन्धी छलफल तथा निर्णयको जानकारी ।
- बाह्य लेखापरीक्षक नियुक्ती सम्बन्धमा छलफल ।
- कम्पनी ऐन, २०६३ को दफा ७८ सम्बन्धी विवरणको स्वीकृति ।
- बीसौं वार्षिक साधारण सभाको मिति, समय, स्थान, छलफलका विषयहरू, संचालक समितिको प्रतिवेदन, प्रबन्ध पत्र तथा नियमावलीको संशोधन, Book Close सम्बन्धमा छलफल ।
- मासिक रूपमा बैंकको वित्तीय प्रगती विवरण उपर छलफल ।
- नेपालका वाणिज्य बैंकहरूको त्रैमासिक रूपमा तुलनात्मक वित्तीय प्रगती विवरण सम्बन्धमा छलफल ।
- वाणिज्य बैंकहरूको Credit Rating सम्बन्धमा छलफल ।
- बोनश शेयर दर्ता तथा सुचीकरण सम्बन्धमा छलफल ।
- मौद्रिक नीति, नेपाल सरकारको बजेट, नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशन र सो को संशोधन सम्बन्धमा छलफल ।
- बैंकको गैर बैकिङ्ग सम्पत्ति लेखाङ्कन गर्ने, हिसाब राफसाफ गर्ने तथा बैंक आफैले प्रयोग गर्ने बारेमा छलफल ।
- नेपाल धितोपत्र बोर्डमा पेश गर्नुपर्ने संस्थागत सुशासन प्रतिवेदन उपर छलफल ।

संचालक समितिको बैठकमा संचालकहरूको उपस्थिति एवं सदस्यहरूलाई प्रदान गरिएको बैठक भत्ता निम्न अनुसार रहेको छ :

सदस्यहरूको नाम	उपस्थित भएको बैठक संख्या	* बैठक भत्ता रू.
श्री मनोज कुमार केडिया, अध्यक्ष (प्रतिनिधि-प्रुडेन्सियल इन्भेष्टमेन्ट कम्पनी प्रा.लि.)	१९	३,०९,०००/-
श्री नरेन्द्र कुमार अग्रवाल, संचालक	१६	२,०६,०००/-
श्री राहुल अग्रवाल, संचालक	१८	२,२८,०००/-
श्री दिनेश शंकर पालिखे, संचालक (प्रतिनिधि- गिन्नी इन्भेष्टमेन्ट प्रा.लि.)	२०	२,५६,०००/-
श्री अंकित केडिया, संचालक (प्रतिनिधि- लिभरेज होल्डिङ्स प्रा.लि.)	१९	२,४२,०००/-
श्री मिना कुमारी सैजु, स्वतन्त्र संचालक	२०	२,५६,०००/-

* मिति २०७८ माघ ०२ मा बसेको संचालक समितिको ३८८औं बैठकसम्म प्रति बैठक भत्ता अध्यक्षलाई रू. १५,००० र सदस्यलाई रू. १२,००० प्रदान गरिएको । बीसौं वार्षिक

साधारण सभाबाट पारित र नेपाल राष्ट्र बैंकको स्वीकृति तथा नियमावलीमा व्यवस्था भए बमोजिम मिति २०७८ फाल्गुण ०९ मा बसेको संचालक समितिको ३८९औं बैठकदेखि प्रति बैठक भत्ता अध्यक्षलाई रु. १८,००० र सदस्यलाई रु. १४,००० प्रदान गरिएको ।

आ.व. २०७७/७८ मा बैठक नं. ३४५ देखि बैठक नं. ३७६ सम्म गरी कुल ३२ वटा बैठकहरू सम्पन्न भएका थिए भने आ.व.

२०७८/७९ मा बैठक नं. ३७७ देखि बैठक नं. ३९६ सम्म गरी कुल २० वटा संचालक समितिका बैठकहरू सम्पन्न भएका थिए । उल्लिखित संचालक समितिका सम्पूर्ण बैठकहरूमा आवश्यक गणपुरक संख्या पुगी सम्पन्न गरिएको थियो । उक्त बैठकको निर्णयमा कुनै पनि संचालकले भिन्न मत राख्नु भएको थिएन । आ.व. २०७८/७९ मा संचालक समिति बैठक सम्बन्धी विवरण देहाय बमोजिम रहेको छ ।

क्र.स.	बैठक नं.	मिति		उपस्थित संचालकको संख्या	अनुपस्थित संचालकको नाम	अनुपस्थित हुनुको कारण
		वि.सं.	इ.सं.			
१	३७७	२०७८/०४/१५	२०२१/०७/३०	६	—	—
२	३७८	२०७८/०४/२७	२०२१/०८/११	६	—	—
३	३७९	२०७८/०५/२०	२०२१/०९/०५	५	श्री नरेन्द्र कुमार अग्रवाल	अन्य विशेष काम परेकोले ।
४	३८०	२०७८/०६/१८	२०२१/१०/०४	६	—	—
५	३८१	२०७८/०७/०७	२०२१/१०/२४	६	—	—
६	३८२	२०७८/०८/०२	२०२१/११/१८	६	—	—
७	३८३	२०७८/०८/०३	२०२१/११/१९	६	—	—
८	३८४	२०७८/०८/२६	२०२१/१२/१२	५	श्री नरेन्द्र कुमार अग्रवाल	पुर्वनिर्धारित विशेष काम परेकोले ।
९	३८५	२०७८/०८/२६	२०२१/१२/१३	५		
१०	३८६	२०७८/०९/०८	२०२१/१२/२३	६	—	—
११	३८७	२०७८/०९/१६	२०२१/१२/३१	५	श्री मनोज कुमार केडिया	विदेश भ्रमणमा रहनु भएकोले ।
१२	३८८	२०७८/१०/०२	२०२२/०१/१६	६	—	—
१३	३८९	२०७८/११/०९	२०२२/०२/२१	५	श्री नरेन्द्र कुमार अग्रवाल	अन्य विशेष काम परेकोले ।
१४	३९०	२०७८/११/१५	२०२२/०२/२७	६	—	—
१५	३९१	२०७८/११/२२	२०२२/०३/०६	६	—	—
१६	३९२	२०७८/१२/१०	२०२२/०३/२४	६	—	—
१७	३९३	२०७९/०१/२२	२०२२/०५/०५	५	श्री राहुल अग्रवाल	घरायसी विशेष काम परेकोले ।
१८	३९४	२०७९/०२/०४	२०२२/०५/१७	६	—	—
१९	३९५	२०७९/०२/३०	२०२२/०६/१३	४	श्री राहुल अग्रवाल	विदेश भ्रमणमा रहनु भएकोले ।
					श्री अंकित केडिया	अन्य विशेष काम परेकोले ।
२०	३९६	२०७९/०३/२९	२०२२/०७/१३	६	—	—

संचालक स्तरीय समितिहरू

प्रचलित बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३, कम्पनी ऐन २०६३, नेपाल राष्ट्र बैंकद्वारा जारी गरिएको एकीकृत निर्देशन, सूचीकृत संगठित संस्थाहरूको सुशासन सम्बन्धी निर्देशिका, २०७४ तथा बैंकको नियमावली बमोजिम बैंकमा निम्न बमोजिम संचालक संयोजक रहने गरी संचालक स्तरीय लेखापरीक्षण समिति, जोखिम व्यवस्थापन समिति, कर्मचारी सेवा सुविधा सम्बन्धी समिति र सम्पत्ति शुद्धिकरण निवारण समिति गरी जम्मा चार नियमित समितिहरू क्रियशिल रहेका छन् ।

(क) लेखापरीक्षण समिति (Audit Committee)

कम्पनी ऐन, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन तथा नेपाल राष्ट्र बैंकको निर्देशनको अधिनमा रहने गरी बैंकमा देहाय बमोजिमको लेखापरीक्षण समिति क्रियशिल रहेको छ ।

क्र.स.	सदस्यको नाम	पद
१	श्री दिनेश शंकर पालिखे, संचालक	संयोजक
२	श्री नरेन्द्र कुमार अग्रवाल, संचालक	सदस्य
३	श्री निराकार बहादुर सिँह, आन्तरिक लेखापरीक्षण विभाग-प्रमुख	सदस्य

यस समितिको Terms of Reference देहाय बमोजिम रहेको छ :

- प्रचलित कानून बमोजिम इजाजतपत्रप्राप्त संस्थाको समग्र वित्तीय अवस्था, आन्तरिक नियन्त्रण, लेखापरीक्षण योजना र आन्तरिक लेखापरीक्षणमा औल्याइएका विषयहरूमा आवधिक रूपमा समीक्षा गरी सो सम्बन्धमा अपनाउनु पर्ने कदम बारे व्यवस्थापनलाई आवश्यक निर्देशन दिने र सो सम्बन्धी सुभाब संचालक समितिमा पेश गर्ने ।

- बाह्य लेखापरीक्षकले पेश गरेको लेखापरीक्षण प्रतिवेदनमा औल्याइएका बुँदा/कैफियतहरू उपर समीक्षा गरी सुधारात्मक कदम चाल्न व्यवस्थापनलाई निर्देशन दिने ।
- नेपाल राष्ट्र बैंकबाट निरीक्षण तथा सुपरिवेक्षण गरी प्रतिवेदनमा औल्याइएका बुँदा/कैफियतहरूको कार्यान्वयन भए नभएको सम्बन्धमा समीक्षा गर्ने तथा ती विषयहरूको अभिलेख गरी संचालक समितिलाई जानकारी गराउने ।
- इजाजतपत्रप्राप्त संस्थाको वार्षिक वित्तीय विवरणलाई सही र यथार्थ बनाउन व्यवस्थापनलाई सहयोग गर्ने ।
- इजाजतपत्रप्राप्त संस्थाको कारोबारको हर-हिसाव सही र यथार्थ भएको सम्बन्धमा संचालक समितिलाई विश्वस्त तुल्याउनुको साथै सम्भावित दायित्व र कर्जा वर्गिकरण गरी सोको लागि राख्नु पर्ने व्यवस्था सम्बन्धमा नियमित रूपमा समीक्षा गर्ने ।
- प्रचलित कानून तथा नेपाल राष्ट्र बैंकबाट जारी गरिएका नियमन व्यवस्थाहरू पालना गरे नगरेको सम्बन्धमा समितिले समीक्षा गर्नुका साथै सो सम्बन्धी व्यहोरा आफ्नो प्रतिवेदनमा उल्लेख गर्नु पर्ने ।
- आन्तरिक लेखापरीक्षण सम्बन्धी विस्तृत कार्य प्रणाली तयार गरी सोको आधारमा आन्तरिक लेखापरीक्षण गराउनु पर्ने ।
- इजाजतपत्रप्राप्त संस्थाको काम कारवाहीमा नियमितता, मितव्ययिता, औचित्यता, प्रभावकारिता जस्ता कुराहरू अवलम्बन भए नभएको बारे समीक्षा गरी संचालक समितिलाई आवश्यक सुझाव दिने ।
- इजाजतपत्रप्राप्त संस्थाको त्रैमासिक वित्तीय विवरणको समीक्षा गरी संचालक समिति समक्ष प्रतिवेदन पेश गर्ने ।
- बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६१ र कम्पनी ऐन, २०६३ को दफा १६५ मा उल्लेख भएका कार्यहरू गर्ने ।

समीक्षा अवधिमा यस समितिमा मुख्यतया: निम्न बमोजिमका विषयहरू उपर छलफल, समीक्षा तथा निर्णय भएको थियो ।

- आ.व. २०७९/८० को जोखिममा आधारित वार्षिक लेखापरीक्षण योजना (Risk Based Annual Audit Plan) को समीक्षा तथा स्वीकृति ।
- वार्षिक आन्तरिक लेखापरीक्षण कार्य योजना अन्तर्गत बैंकका विभिन्न शाखाहरू तथा विभिन्न विभागमा गरिएको लेखापरीक्षण सम्बन्धी छलफल ।
- बैंकका विभिन्न शाखा कार्यालयहरूका प्रतीतपत्र कारोबार सम्बन्धी लेखापरीक्षण प्रतिवेदनहरू बारे छलफल ।
- लगानी तथा जोखिम व्यवस्थापन सम्बन्धी लेखापरीक्षण प्रतिवेदनहरू बारे छलफल ।

- बैंकको काम कारवाहीका सम्बन्धमा नियमितता, मितव्ययिता, औचित्यता र प्रभावकारिता जस्ता कुराहरू अवलम्बन भए/नभएको बारे समीक्षा गरी संचालक समितिलाई आवश्यक सुझाव प्रदान ।
- आ.व. २०७८/७९ को लागी बाह्य लेखापरीक्षणको लागि तीन जना लेखापरीक्षकहरू मध्ये कुनै एक नियुक्त गर्नको लागि तीन जना लेखापरीक्षकको नाम संचालक समितिमा सिफारिस ।
- केन्द्रिय कार्यालय अन्तर्गतका विभिन्न विभागहरूको Concurrent Audit Report सम्बन्धी छलफल ।
- आन्तरिक लेखापरीक्षण विभाग प्रमुख र आन्तरिक लेखापरीक्षण विभागका अन्य कर्मचारीहरूको आ.व. २०७७/७८ को कार्यसम्पादन मूल्याङ्कन बारे छलफल ।
- बैंकको त्रैमासिक वित्तीय विवरण सम्बन्धी समीक्षा ।
- अद्यावधिक आन्तरिक लेखापरीक्षण नीति संस्करण ३.०, २०२२ (Internal Audit Policy, Version 3.0, 2022) उपर छलफल तथा समीक्षा ।

आ.व. २०७८/७९ मा लेखापरीक्षण समितिको जम्मा २२ वटा बैठक बसेको थियो । उक्त बैठकहरूमा सदस्यको उपस्थिती एवं प्रदान गरिएको बैठक भत्ता रकमको विवरण निम्नानुसार रहेको छ :

सदस्यको नाम	बैठक भत्ता रु.	उपस्थित भएको बैठक संख्या
श्री दिनेश शंकर पालिखे, संचालक, संयोजक	२,८४,०००/-	२२
श्री नरेन्द्र कुमार अग्रवाल, संचालक, सदस्य	२,८४,०००/-	२२
श्री निराकार बहादुर सिंह, आन्तरिक लेखापरीक्षण विभाग-प्रमुख, सदस्य	-	२२

- लेखापरीक्षण समितिको बैठकमा कुनै पनि संचालक सदस्य अनुपस्थित हुनु भएको थिएन ।
- लेखापरीक्षण समितिको बैठक नं. १७३ देखि १८४ बैठक सम्म प्रति बैठक रु. १२,०००/- का दरले तथा बैठक नं. १८५ देखि १९४ बैठक सम्म प्रति बैठक रु. १४,०००/- का दरले भत्ता प्रदान गरिएको छ । साथै, व्यवस्थापनबाट सहभागी हुने कुनै पनि पदाधिकारीलाई बैठक भत्ता प्रदान गरिएको छैन ।
- लेखापरीक्षण समितिले आफ्नो काम कारवाहीको प्रतिवेदन मिति २०७८/०८/२६ गते बसेको ३८४औं, मिति २०७८/११/२२ गते बसेको ३९१औं एवं मिति २०७९/०२/०४ गते बसेको ३९४औं संचालक समितिको बैठकमा पेश गरेको ।
- आ.व. २०७८/७९ को लेखापरीक्षण मिति २०७९/०८/२१ गते सम्पन्न भएको ।

- बैंकको आन्तरिक लेखापरीक्षण आन्तरिक रूपमा बैंकको आन्तरिक लेखापरीक्षण विभाग मार्फत गर्ने गरिएको ।
- आ.व. २०७७/७८ को वित्तीय विवरण साधारण सभाबाट मिति २०७८/०९/३० गते स्वीकृत भएको ।
- आ.व.२०७८/७९ को वित्तीय विवरण NFRS अनुसार तयार गरिएको ।
- संचालक समितिबाट आ.व. २०७८/७९ को वित्तीय विवरण मिति २०७९/०८/२० गते स्वीकृत भएको ।
- बैंकले अपरिष्कृत वित्तीय विवरण त्रैमासिक रूपमा प्रकाशन गर्ने गरेको ।
- बैंकले आन्तरिक नियन्त्रण गर्ने प्रयोजनको लागि विभिन्न कार्यविधिहरू तर्जुमा गरी कार्यान्वयन गरेको छ ।

लेखापरीक्षण समितिको बैठक सम्बन्धी विवरण

क्र.स.	बैठक नं.	बैठक बसेको मिति	
		वि.स.	ई.स.
१	१७३	२०७८/०४/१९	२०२१/०८/०३
२	१७४	२०७८/०४/३२	२०२१/०८/१६
३	१७५	२०७८/०५/१३	२०२१/०८/२९
४	१७६	२०७८/०६/०५	२०२१/०९/२१
५	१७७	२०७८/०६/१७	२०२१/१०/०३
६	१७८	२०७८/०७/१५	२०२१/११/०१
७	१७९	२०७८/०८/०६	२०२१/११/२२
८	१८०	२०७८/०८/२३	२०२१/१२/०९
९	१८१	२०७८/०९/०२	२०२१/१२/१७
१०	१८२	२०७८/०९/२०	२०२२/०१/०४
११	१८३	२०७८/१०/०२	२०२२/०१/१६
१२	१८४	२०७८/१०/१८	२०२२/०२/०१
१३	१८५	२०७८/११/११	२०२२/०२/२३
१४	१८६	२०७८/११/२३	२०२२/०३/०७
१५	१८७	२०७८/१२/०२	२०२२/०३/१६
१६	१८८	२०७८/१२/२३	२०२२/०४/०६
१७	१८९	२०७९/०१/०५	२०२२/०४/१८
१८	१९०	२०७९/०१/२३	२०२२/०५/०६
१९	१९१	२०७९/०२/०४	२०२२/०५/१८
२०	१९२	२०७९/०२/१९	२०२२/०६/०२
२१	१९३	२०७९/०३/०५	२०२२/०६/१९
२२	१९४	२०७९/०३/१९	२०२२/०७/०३

(ख) जोखिम व्यवस्थापन समिति (Risk Management Committee)

नेपाल राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशनको निर्देशन नं. ६ बमोजिम बैंकमा देहाय बमोजिमको जोखिम व्यवस्थापन समिति क्रियशिल रहेको छ ।

क्र.स.	सदस्यको नाम	पद
१	श्री नरेन्द्र कुमार अग्रवाल, संचालक	संयोजक
२	श्री दिनेश शंकर पालिखे, संचालक	सदस्य, लेखापरीक्षण समिति-संयोजक
३	* श्री सुन्दर प्रसाद कडेल, नायब प्रमुख कार्यकारी अधिकृत	सदस्य
४	** श्री सुरेश राज महर्जन, बिजनेस सपोर्ट/पेमेन्ट सोलुसन्स-प्रमुख	सदस्य
५	श्री शैलजा झवाली, एकीकृत जोखिम व्यवस्थापन विभाग-प्रमुख	सदस्य सचिव

* मिति २०७८/०४/२५ गते सम्म श्री सुन्दर प्रसाद कडेल नायब प्रमुख कार्यकारी अधिकृत रहँदा सदस्य रहनु भएको तत्पश्चात् मिति २०७८/०४/२६ गते देखी कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी तोकिएको हुँदा सदस्य नरहनु भएको ।

** मिति २०७८/०४/२६ गते देखी बैंकका बिजनेस सपोर्ट/पेमेन्ट सोलुसन्स-प्रमुख श्री सुरेश राज महर्जनलाई आमन्त्रित सदस्यका रूपमा आमन्त्रण गरिएकोमा मिति २०७९/०१/२३ गते देखि समितिको सदस्यको रूपमा नियुक्त भए पश्चात् सदस्यको रूपमा रहनु भएको ।

यस समितिको Terms of Reference देहाय बमोजिम रहेको छ ।

- विद्यमान जोखिम पहिचान तथा व्यवस्थापन प्रणालीको पर्याप्तता र उपयुक्तता सम्बन्धमा संचालक समितिलाई जानकारी गराउने र उपयुक्त प्रणालीको विकासका लागि सुझाव दिने ।
- व्यावसायिक गतिविधिमा निहित जोखिमको स्तर, जोखिम बहन क्षमता, जोखिम व्यवस्थापनको लागि विकास गरेको रणनीति, नीतिगत व्यवस्था र मार्गदर्शनको नियमित पुनरावलोकन गरी सोको पर्याप्तताका सम्बन्धमा संचालक समितिमा सुझाव पेश गर्ने ।
- व्यवस्थापनबाट नियमित रूपमा जोखिम व्यवस्थापन प्रतिवेदन लिई जोखिमको आंकलन, मूल्याङ्कन, नियन्त्रण तथा अनुगमन के कसरी भइरहेको छ सो सम्बन्धमा छलफल गर्ने र संचालक समितिमा आवश्यक सुझाव पेश गर्ने ।
- जोखिम समायोजित सम्पत्ति अनुसार पूँजीको पर्याप्तता, आन्तरिक पूँजी विश्लेषण पद्धति (ICAAP), व्यावसायिक रणनीति अनुरूप नीतिगत व्यवस्थाको पर्याप्तता, संस्थाले लिन सक्ने अधिकतम जोखिम सम्बन्धमा नियमित रूपमा छलफल तथा विश्लेषण गरी संचालक समितिलाई आवश्यक राय, सुझाव प्रदान गर्ने ।
- जोखिम व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकबाट जारी गरिएका निर्देशन/मार्गनिर्देशन, संस्थाले निर्धारण गरेका आन्तरिक सीमा, उपयुक्त प्रचलन अनुरूप आवश्यक नीति एवं संरचना विकास गर्नका लागि संचालक समितिलाई सुझाव दिने ।

- नियमित रूपमा दबाव परीक्षण (Stress Testing) गरी सोको परिणाम उपर छलफल गरी सोका आधारमा भविष्यमा अपनाउनु पर्ने आवश्यक नीति निर्माण वा निर्णय प्रक्रियाका लागि संचालक समितिमा सुभाव पेश गर्ने ।
- संचालक समितिबाट भएको अख्तियार प्रत्यायोजनको सीमा तथा औचित्यता विश्लेषण गरी संचालक समितिमा आवश्यक सुभाव सहितको प्रतिवेदन पेश गर्ने ।
- बैंकको सम्पत्ति संरचना, ती सम्पत्तिहरू परिचालनको अवस्था, त्यसबाट प्राप्त गर्न सकिने आय, सम्पत्तिहरूको गुणस्तरमा हुने वृद्धि/ह्रास र सम्पत्ति दायित्व समिति (ALCO) बाट भएका कार्यहरूको सम्बन्धमा त्रैमासिक रूपमा विश्लेषण/समीक्षा गरी संचालक समितिमा प्रतिवेदन पेश गर्ने ।
- अर्थतन्त्रको कुनै क्षेत्रमा उत्पन्न हुने समस्या वा परिवर्तनले संस्थाको वित्तीय अवस्थामा पार्न सक्ने असरको सम्बन्धमा अध्ययन गरी सोको निराकरणका लागि के कस्तो नीति अवलम्बन गर्नुपर्ने हो आवश्यक सुभाव सहित संचालक समितिमा प्रतिवेदन पेश गर्ने ।

समीक्षा अवधिमा यस समितिमा मुख्यतया: निम्न बमोजिमका विषयमा छलफल, समीक्षा तथा निर्णय भएको थियो ।

- नीतिगत दस्तावेजहरूको तर्जुमा तथा पुनरावलोकन ।
- बैंकको जोखिम व्यवस्थापन सम्बन्धी नीति तथा कार्यविधि अझ प्रभावकारी बनाउन समीक्षा एवं छलफल ।
- बैंकले प्रयोग गर्ने विभिन्न सफ्टवेयर तथा डिजिटल प्लेटफर्महरूमा अन्तर्निहित मूलभूत जोखिमहरूको समीक्षा तथा छलफल ।
- कर्जा सम्बन्धी विभिन्न सूचकाङ्कहरू सम्बन्धी छलफल ।
- सम्पत्ति दायित्व व्यवस्थापन समितिले गरेका निर्णयहरू सम्बन्धी छलफल ।
- आ.व. २०७८/७९ को बैंकको वार्षिक जोखिम आँकलनको विवरण सम्बन्धी छलफल ।
- आ.व. २०७८/७९ को आन्तरिक पूँजीकोष पर्याप्तता नीति (ICAAP Policy) अन्तर्गत वार्षिक आन्तरिक पूँजीकोष पर्याप्तता प्रतिवेदन विवरण सम्बन्धी छलफल ।
- कर्जा जोखिम, बजार जोखिम, संचालन जोखिम, सुचना प्रविधि जोखिम मूल्याङ्कन प्रतिवेदनको समीक्षा तथा छलफल ।
- दबाव परीक्षण (Stress Testing) सम्बन्धी समीक्षा तथा छलफल ।
- ऊर्जा क्षेत्र, यातायात क्षेत्र, होटल तथा रेस्टुरेन्ट क्षेत्र र थोक तथा खुद्रा बिक्रेता क्षेत्रको क्षेत्रगत विश्लेषण प्रतिवेदनको समीक्षा ।
- आ.व. २०७८/७९ को प्रभावकारी पूँजी व्यवस्थापनका लागि रणनीतिक योजना तर्जुमा ।

- प्रभावकारी ऋण प्रस्ताव प्रस्तुतीकरण (Credit Proposal Presentation) र वातावरणीय तथा सामाजिक जोखिम व्यवस्थापन सम्बन्धी कर्मचारीहरूलाई प्रदेशगत प्रशिक्षण ।
- बैंकको संचालन जोखिम अन्तर्गत जोखिम मापन तथा केन्द्रिय अभिलेख संकलनका लागि जोखिम दर्ता सफ्टवेयर (Risk Register Application) को बारेमा समीक्षा ।
- कोभिड-१९ को कारणले समग्र बैकिङ्ग क्षेत्र लगायत बैंकको व्यवसायमा पर्न सक्ने प्रभावको समीक्षा तथा छलफल ।
- बैंकले मार्जिन प्रकृतिको कर्जामा गरेको लगानीको समीक्षा तथा विश्लेषण ।
- बैंकको Disaster Recovery र Business Continuity Plan अन्तर्गत वार्षिक अभ्यास (Drill) को समीक्षा तथा विश्लेषण ।

आ.व. २०७८/७९ मा जोखिम व्यवस्थापन समितिको बैठक नं. ४२ देखि बैठक नं. ४९ सम्म गरी जम्मा ८ वटा बैठक बसेको थियो । उक्त बैठकहरू मिति २०७८/०६/०७ (२३ सेप्टेम्बर २०२१), २०७८/०६/१७ (३ अक्टोबर २०२१), २०७८/०९/०९ (२४ डिसेम्बर २०२१), २०७८/०९/२९ (१३ जनवरी २०२२), २०७८/१२/१३ (२७ मार्च २०२२), २०७९/०१/०६ (१९ अप्रिल २०२२), २०७९/०३/२१ (५ जुलाई २०२२) र २०७९/०३/२७ (११ जुलाई २०२२) मा बसेका थिए ।

जोखिम व्यवस्थापन समितिको बैठकहरूमा सदस्यको उपस्थिती एवं बैठक भत्ता रकमको विवरण निम्नानुसार रहेको छ :

सदस्यको नाम	बैठक भत्ता रू.	उपस्थित भएको बैठक संख्या
श्री नरेन्द्र कुमार अग्रवाल, संयोजक, संचालक	१,०४,०००/-	८
श्री दिनेश शंकर पालिखे, सदस्य, संचालक	१,०४,०००/-	८
श्री सुरेश राज महर्जन, सदस्य, प्रमुख-बिजनेस सपोर्ट/पेमेण्ट सोलुसन्स	-	८
श्री शैलजा ज्ञवाली, सदस्य सचिव, प्रमुख-एकीकृत जोखिम व्यवस्थापन विभाग	-	८

- जोखिम व्यवस्थापन समितिको बैठकमा कुनै पनि संचालक सदस्य अनुपस्थित हुनु भएको थिएन ।
- जोखिम व्यवस्थापन समितिको बैठकमा व्यवस्थापनबाट सहभागी हुने कुनै पनि पदाधिकारीलाई बैठक भत्ता प्रदान गरिएको छैन ।

(ग) कर्मचारी सेवा सुविधा समिति (Employees Facilities Related Committee)

नेपाल राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशनको निर्देशन नं. ६ बमोजिम बैंकमा देहाय बमोजिमको कर्मचारी सेवा सुविधा समिति क्रियशिल रहेको छ ।

क्र.स.	सदस्यको नाम	पद
१	श्री राहुल अग्रवाल, संचालक	संयोजक
२	श्री अंकित केडिया, संचालक	सदस्य
३	* श्री शम्भु नाथ गौतम, प्रमुख कार्यकारी अधिकृत	सदस्य
४	* श्री सुन्दर प्रसाद कडेल, प्रमुख कार्यकारी अधिकृत	सदस्य
५	श्री पंकज पन्त, मानव संसाधन विभाग-प्रमुख	सदस्य सचिव

* यस बैंकका निवर्तमान प्रमुख कार्यकारी अधिकृत श्री शम्भु नाथ गौतमको कार्यकाल मिति २०७८/०४/२५ गते देखी समाप्त भए पश्चात् बैंकको सेवाबाट अलग हुनु भएको थियो । मिति २०७८/०४/२६ गते देखी श्री सुन्दर प्रसाद कडेललाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी तोकिए पश्चात् सदस्यको रूपमा रहनु भएको ।

यस समितिको Terms of Reference देहाय बमोजिम रहेको छ :

- संस्थाको "पारिश्रमिक निर्धारण नीति" तर्जुमा गर्न संचालक समितिलाई आवश्यक सहयोग गर्ने ।
- समितिले समय-समयमा सम्पूर्ण कर्मचारीको पारिश्रमिक संरचनाको अध्ययन तथा विश्लेषण गर्ने र बजारको पारिश्रमिक संरचनामा आएको परिवर्तनले संस्थामा पार्ने प्रभावका सम्बन्धमा नियमित रूपले अध्ययन गरी संचालक समिति समक्ष प्रतिवेदन पेश गर्ने ।
- संस्थाको "पारिश्रमिक निर्धारण नीति" बमोजिम प्रचलित कानून तथा नीति निर्देशनमा उल्लिखित व्यवस्थाहरूको पालना हुने गरी प्रमुख कार्यकारी अधिकृत लगायत सम्पूर्ण कर्मचारीहरूको पारिश्रमिक वृद्धि गर्नुपर्ने देखिएमा सोको आधारहरू सहित संचालक समितिमा सिफारिस गर्ने ।
- संस्थाका कर्मचारीहरूले सम्पादन गर्नु पर्ने कार्य विवरण, लक्ष्य र प्रगति मूल्याङ्कनका परिसूचकहरू समेत विकास गरी सो बमोजिम निजहरूको कार्यसम्पादन मूल्याङ्कन प्रणालीको पुनरावलोकन गर्ने ।
- जनशक्ति व्यवस्थापन सम्बन्धी कार्यहरू भर्ना, छनौट, नियुक्ति, पदस्थापना, सरुवा, बढुवा, वृत्तिविकास, कार्यसम्पादन मूल्याङ्कन, पुरस्कार तथा सजाय र श्रम सम्बन्ध सम्बन्धी योजना, नीति तथा मापदण्डहरू तयार गरी संचालक समिति समक्ष पेश गर्ने ।
- कर्मचारी नीति तथा कार्यरत कर्मचारी संरचनाको समीक्षा गर्ने र Succession Planning तयार गरी स्वीकृतिका लागि संचालक समिति समक्ष सिफारिस गर्ने ।

समीक्षा अवधिमा यस समितिमा मुख्यतया: निम्न बमोजिमका विषयमा छलफल, समीक्षा तथा निर्णय भएको थियो ।

- बैंकिङ्ग क्षेत्रमा मानव संसाधनको अवस्थाबारे समीक्षा तथा छलफल ।
- आ.व. २०७७/७८ को बैंकको मानव संसाधनको मूल्यांकन ।
- आ.व. २०७८/७९ को लागि कर्मचारी आवश्यकता सम्बन्धी छलफल ।
- आ.व. २०७८/७९ को प्रस्तावित मानव संसाधन छलफल पश्चात् बजेट संचालक समिति समक्ष निर्णयको लागि सिफारीस ।
- कर्मचारी युनियनद्वारा पेश गरिएका मागहरूको समीक्षा ।
- कर्मचारी युनियनद्वारा पेश गरिएका मागहरू र वाणिज्य बैंकहरूमा कर्मचारी सुविधा अन्तर्गतका विद्यमान आवास कर्जा, सवारी कर्जा तथा कोषको लागत सम्बन्धी छलफल ।
- कर्मचारी युनियनसँग बैठक बसी सामुहिक सौदाबाजी सम्बन्धी सम्झौतापत्रको कार्यान्वयन ।
- उच्च व्यवस्थापन तहसम्मको तलब स्केलको संशोधन सम्बन्धी छलफल ।
- सम्पुर्ण तहमा न्यूनतम तथा अधिकतम तलब सम्बन्धी समीक्षा ।
- बैंकका सम्पुर्ण विभागहरूको मानव संसाधन क्रियाकलाप सम्बन्धी समीक्षा तथा छलफल ।
- बैंकको कर्मचारीहरूलाई प्रदान गरिने Outstation भत्ताको समीक्षा ।

आ.व. २०७८/७९ मा कर्मचारी सेवा सुविधा समितिको जम्मा ६ वटा बैठक बसेको थियो । उक्त बैठकहरू मिति २०७८/०४/१३ (२८ जुलाई २०२१), २०७८/०५/०८ (२४ अगष्ट २०२१), २०७८/०५/११ (२७ अगष्ट २०२१), २०७८/०५/१६ (०१ सेप्टेम्बर २०२१), २०७८/०५/१८ (०३ सेप्टेम्बर २०२१) र २०७८/११/२२ (०६ मार्च २०२२) मा बसेका थिए ।

उक्त बैठकहरूमा सदस्यको उपस्थिति एवं बैठक भत्ता रकमको विवरण निम्नानुसार रहेको छ :

सदस्यको नाम	बैठक भत्ता रू.	उपस्थित भएको बैठक संख्या
श्री राहुल अग्रवाल, संचालक - संयोजक	५०,०००/-	६
श्री अंकित केडिया, सदस्य	५०,०००/-	६
श्री शम्भु नाथ गौतम, निवर्तमान प्रमुख कार्यकारी अधिकृत - सदस्य	-	१
श्री सुन्दर प्रसाद कडेल, प्रमुख कार्यकारी अधिकृत - सदस्य	-	६
श्री पंकज पन्त, मानव संसाधन विभाग-प्रमुख - सदस्य सचिव	-	६

- कर्मचारी सेवा सुविधा समितिका बैठकमा कुनै पनि संचालक सदस्य अनुपस्थित हुनु भएको थिएन ।
- कर्मचारी सेवा सुविधा समितिको बैठकमा व्यवस्थापनबाट सहभागी हुने कुनै पनि पदाधिकारीलाई बैठक भत्ता प्रदान गरिएको छैन ।

(घ) सम्पत्ति शुद्धीकरण निवारण समिति (AML/CFT Committee)

नेपाल राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशनको निर्देशन नं. ६ बमोजिम बैंकमा देहाय बमोजिमको सम्पत्ति शुद्धीकरण निवारण समिति क्रियशिल रहेको छ ।

क्र.स.	सदस्यको नाम	पद
१	श्री मिना कुमारी चौजु - स्वतन्त्र संचालक	संयोजक
२	श्री अंकित केडिया, संचालक	सदस्य
३	* श्री सुन्दर प्रसाद कडेल-प्रमुख कार्यकारी अधिकृत	सदस्य
४	श्री शैलजा ज्ञवाली, एकीकृत जोखिम व्यवस्थापन विभाग-प्रमुख	सदस्य
५	श्री सरोज काफ्ले, अनुपालना विभाग-प्रमुख	सदस्य सचिव

* मिति २०७८/०४/२५ गते सम्म श्री सुन्दर प्रसाद कडेल नायब प्रमुख कार्यकारी अधिकृत रहँदा सदस्य रहनु भएको तत्पश्चात् मिति २०७८/०४/२६ गते देखी कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी तोकिए पछि सदस्य नरहनु भएको ।

यस समितिको Terms of Reference देहाय बमोजिम रहेको छ :

- सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ्ग) निवारण ऐन, २०६४, सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण नियमावली, २०७३, नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन (इ.प्रा.निर्देशन नं. १९) बमोजिम भए/गरेका काम कारवाहीको समीक्षा गरी प्रतिवेदन संचालक समितिमा पेश गर्ने ।
- सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ्ग) निवारण ऐन, २०६४, सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण नियमावली, २०७३, नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन तथा Financial Action Task Force (FATF) द्वारा जारी भएको सिफारिस बमोजिम बैंकले तर्जुमा तथा कार्यान्वयन गरेको आन्तरिक नीति, कार्यविधि तथा प्रक्रियागत पक्षहरूको पर्याप्तता सम्बन्धमा छलफल गरी आवश्यक नीतिगत व्यवस्था र सो को कार्यान्वयन गर्ने ।
- सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी पहिचान र सोको निवारणका लागि

अपनाईएका र अपनाउनुपर्ने प्रक्रियागत पक्ष तथा सो कार्यमा प्रयोग हुने सुचना प्रविधि प्रणालीको पर्याप्तता सम्बन्धी छलफल गरी आवश्यक सुधारको लागि संचालक समितिलाई सुभाव दिने ।

- ग्राहक पहिचान सम्बन्धी व्यवस्थाको विश्लेषण गरी उच्च पदस्थ व्यक्ति तथा अन्तिम हिताधिकारी लगायत जोखिम वर्गीकरण अनुसार ग्राहक पहिचान र ग्राहक स्वीकार नीति (Customer Acceptance Policy) तर्जुमा तथा प्रभावकारी रूपमा कार्यान्वयन गर्ने गराउने ।
- सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी ऐन, नियमावली, नेपाल राष्ट्र बैंकद्वारा जारी निर्देशन, एवं बैंकको आन्तरिक नीति नियमको परिपालना तथा कार्यान्वयन अवस्थाको बारेमा त्रैमासिक प्रतिवेदन संचालक समितिमा पेश गर्ने ।
- व्यवस्थापनबाट देहाय बमोजिमको प्रतिवेदन/विवरण लिई छलफल गर्ने र आवश्यकता अनुसार संचालक समितिलाई सुभाव दिने ।
 - AML/CFT को जोखिम व्यवस्थापन सम्बन्धी प्रतिवेदन ।
 - ग्राहक पहिचानको अद्यावधिक स्थिति, ग्राहक पहिचान पद्धति (CDD) को विवरण, PEPs को विवरण र वृहत ग्राहक पहिचान पद्धति (ECDD) को विवरण तथा यसलाई छिटो, छरितो र सुचना प्रविधिको प्रयोग मार्फत थप प्रभावकारी बनाउन भविष्यमा अवलम्बन गर्नुपर्ने नीतिगत, प्रक्रियागत र संस्थागत सुधारका कार्यहरूको विवरण ।
 - आन्तरिक लेखापरीक्षण, बाह्य लेखापरीक्षण र नेपाल राष्ट्र बैंकको निरीक्षण प्रतिवेदनमा उल्लिखित सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी कैफियतहरू उपर समीक्षा तथा सो सम्बन्धमा नीतिगत एवं प्रक्रियागत सुधार गर्नु पर्ने पक्षहरूको विस्तृत विवरण ।
- बैंकले नयाँ सेवा/सुविधा शुरुवात गर्दा, प्रविधि (IT System) खरिद गर्दा, वायर ट्रान्सफर गर्दा, ई-बैंकिङ्ग/मोबाइल बैंकिङ्ग (QR Code समेत), मोबाइल वालेट मार्फत रकम रकमान्तर गर्दा र अन्य अनलाईन/अफलाइन मार्फत हुने कारोबारमा निहित सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी जोखिमको विश्लेषण र सोको व्यवस्थापनको लागि नीतिगत एवं प्रक्रियागत पक्षमा गर्नुपर्ने आवश्यक सुधार हरूको सम्बन्धमा विस्तृत विवरण ।

- राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्षेत्रमा सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी भएको विषयहरू/घटनाहरू र त्यसबाट बैकलाई पर्न सक्ने असरहरूको विश्लेषण गरी जोखिम व्यवस्थापन गर्न के कस्तो नीतिगत व्यवस्था गर्नुपर्ने हो सो सम्बन्धमा आवश्यक सुभाष संचालक समिति समक्ष पेश गर्ने ।
- कार्यान्वयन अधिकारी, बैकको चुक्ता पूँजीको दुई प्रतिशत वा सो भन्दा बढी शेयर स्वामित्व भएका शेयरधनी, संचालक समितिका सदस्यहरू, उच्च व्यवस्थापनलाई र AML/CFT को कार्यमा प्रत्यक्ष तथा नियमित रूपमा संलग्न हुने कर्मचारीहरूलाई AML/CFT सम्बन्धी विषयमा उपयुक्त ज्ञान हस्तान्तरण कार्यक्रमको व्यवस्थापन गर्ने ।
- सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी आन्तरिक नीतिगत व्यवस्था र मार्गदर्शनको नियमित पुनरावलोकन गरी सोको पर्याप्तताका सम्बन्धमा संचालक समितिमा सुभाष पेश गर्ने ।
- AML/CFT प्रणालीले प्रभावकारी रूपमा काम गरे/नगरेको, जोखिमको उचित तवरले व्यवस्थापन गरे/नगरेको, अस्वभाविक गतिविधिको पर्याप्त अनुगमन हुने व्यवस्था गरे/नगरेको र आवश्यक प्रतिवेदनहरू सम्बन्धित निकायमा पेश हुने गरे/नगरेको यकिन गरी सो विषय संचालक समितिमा समेत छलफल हुने व्यवस्था गर्ने ।
- सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रण सम्बन्धमा वित्तीय जानकारी इकाई र नेपाल राष्ट्र बैकले तोके बमोजिमको माध्यमबाट नियमित रूपमा सम्बन्धित निकायहरूमा पेश गर्नुपर्ने विवरण तथा प्रतिवेदनहरू तोकिए बमोजिम पेश गरे/नगरेको सम्बन्धमा समितिले सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ को दफा ४४ क मा उल्लेखित प्रावधान प्रतिकुल नहुने गरी छलफल गर्ने ।

समीक्षा अवधिमा यस समितिमा मुख्यतया: निम्न बमोजिमका विषयमा छलफल, समीक्षा तथा निर्णय भएको थियो ।

- आ.व. २०७७/७८ को चौथो त्रयमास सम्म AML/CFT तथा KYC अनुपालना क्रियाकलापको कार्यान्वयन अवस्थाको बारेमा छलफल ।
- NRB AML/CFT Targeted Special Inspection Team बाट प्राप्त भएका टिप्पणी, कैफियत र त्यसलाई निराकरण गर्न उठाइएका कदमहरूको बारेमा छलफल ।
- आ.व. २०७७/७८ को AML/CFT अनुपालना जोखिम प्रतिवेदन सम्बन्धी समीक्षा ।
- आ.व. २०७७/७८ को AML/CFT सम्बन्धमा लेखापरीक्षक

- बाट प्राप्त भएका टिप्पणी, कैफियत र त्यसलाई निराकरण गर्न उठाइएका कदमहरूको बारेमा छलफल ।
- आ.व. २०७७/७८ को तेस्रो तथा चौथो त्रयमास एवं आ.व. २०७८/७९ को प्रथम तथा दोस्रो त्रयमासमा बैकद्वारा शुरु गरिएका नयाँ सेवा/सुविधा प्रदान गर्दा तथा नयाँ सम्झौता, नीति, कार्यविधि, निर्देशन जारी/अद्यावधिक गर्दा सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानीसँग निहित जोखिमहरूको बारेमा समीक्षा तथा छलफल ।
- आ.व. २०७७/७८ को जोखिम मूल्याङ्कन तथा आँकलन प्रतिवेदन सम्बन्धी छलफल ।
- आ.व. २०७७/७८ को क्षेत्रगत तथा संस्थागत जोखिम मुल्यांकन प्रतिवेदन सम्बन्धी छलफल ।
- आ.व. २०७८/७९ को वार्षिक विभागीय कार्यक्रम सम्बन्धी छलफल ।
- KYC तथा AML/CFT नीति सम्बन्धी छलफल ।
- आ.व. २०७७/७८ तथा आ.व. २०७८/७९ को प्रथम तथा दोस्रो त्रयमासको सिमा कारोबार/शंकास्पद कारोबारको संख्या तथा परिदृश्य सम्बन्धी समीक्षा ।
- बैकको AML Monitoring System लागु गर्दा देखिएका Red Alert परिदृश्य सम्बन्धी समीक्षा ।
- बैकमा लागु गरिएका खाता खोल्ने फारम, ग्राहक पहिचान फारम तथा वृहत ग्राहक पहिचान पद्धति फारम सम्बन्धी छलफल तथा समीक्षा ।

आ.व. २०७८/७९ मा सम्पत्ति शुद्धीकरण निवारण समितिको बैठक नं. १४ देखि बैठक नं. १८ सम्म गरी जम्मा ५ वटा बैठक बसेको थियो । उक्त बैठकहरू मिति २०७८/०५/२० (०५ सेप्टेम्बर २०२१), २०७८/०६/२२ (०८ अक्टोबर २०२१), २०७८/१०/०८ (११ जनवरी २०२२), २०७८/१२/२९ (१२ अप्रिल २०२२) र २०७९/०२/२० (०३ जुन २०२२) मा बसेका थिए ।

उक्त बैठकहरूमा सदस्यको उपस्थिती एवं बैठक भत्ता रकमको विवरण निम्नानुसार रहेको छ :

सदस्यको नाम	बैठक भत्ता रू.	उपस्थित भएको बैठक संख्या
श्री मिना कुमारी सैजु, स्वतन्त्र संचालक - संयोजक	५०,०००/-	५
श्री अंकित केडिया, संचालक - सदस्य	५०,०००/-	५
श्री शैलजा ज्ञवाली, एकीकृत जोखिम व्यवस्थापन विभाग-प्रमुख, सदस्य	-	५
श्री सरोज काफ्ले, अनुपालना विभाग-प्रमुख, सदस्य सचिव	-	५

- सम्पत्ति शुद्धीकरण निवारण समितिका बैठकमा कुनै पनि संचालक सदस्य अनुपस्थित हुनु भएको थिएन ।
- सम्पत्ति शुद्धीकरण निवारण समितिको बैठकमा व्यवस्थापनबाट सहभागी हुने कुनै पनि पदाधिकारीलाई बैठक भत्ता प्रदान गरिएको छैन ।

१४. उच्च व्यवस्थापनमा भएको हेरफेर र त्यसको कारण

समीक्षा अवधिमा बैंकका निवर्तमान प्रमुख कार्यकारी अधिकृत श्री शम्भु नाथ गौतमको कार्यकाल मिति २०७८/०४/२५ गते देखि समाप्त भए पश्चात् बैंकको सेवाबाट अलग हुनु भएको थियो । मिति २०७८/०४/१५ गते बसेको संचालक समितिको ३७७औं बैठकको निर्णय अनुसार मिति २०७८/०४/२६ गते देखि लागु हुने गरी यस बैंकका नायब प्रमुख कार्यकारी अधिकृत श्री सुन्दर प्रसाद कडेललाई बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी तोकिएकोमा बैंकको मिति २०७८/०८/२७ गते बसेको संचालक समितिको ३८५औं बैठकको निर्णय अनुसार मिति २०७८/०८/२७ गते देखि लागु हुने गरी यस बैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत श्री सुन्दर प्रसाद कडेललाई ४ वर्ष कार्यकालको लागि बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरिएको छ । बैंकका निवर्तमान प्रमुख कार्यकारी अधिकृत श्री शम्भु नाथ गौतमले बैंकको विकास एवं उन्नतिको लागि पुन्याउनु भएको योगदानको उच्च कदर गर्दै सञ्चालक समिति, बैंकको व्यवस्थापन तथा समग्र कर्मचारीहरूको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्दै उहाँको आगामी दिनको व्यक्तिगत तथा व्यावसायिक जीवनको सफलताको शुभकामना व्यक्त गर्दछौं । बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त हुनु भएकोमा श्री सुन्दर प्रसाद कडेललाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं ।

साथै, मिति २०७८/१२/०१ गते देखि लागु हुने गरी यस बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत श्री रामेश्वर प्रसाद बस्याललाई नायब प्रमुख कार्यकारी अधिकृतमा; वरिष्ठ नायब महाप्रबन्धक श्री शेर बहादुर बुढाथोकीलाई सहायक प्रमुख कार्यकारी अधिकृतमा; सहायक महाप्रबन्धकहरू श्री अर्जुन भद्र खनाल, श्री सृजन कृष्ण मल्ल र श्री सुरेश राज महर्जनलाई नायब महाप्रबन्धकमा; वरिष्ठ प्रबन्धकहरू श्री शैलजा ज्ञवाली, श्री मनोहर के.सी. र श्री प्रदिप पन्तलाई सहायक महाप्रबन्धकमा पदोन्नती गरिएको छ । पदोन्नती हुनु हुने सम्पूर्ण व्यवस्थापकहरूमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं ।

१५. सहायक कम्पनी सिद्धार्थ क्यापिटल लिमिटेडले गरेका मुलभुत कार्यहरू

सिद्धार्थ क्यापिटल लिमिटेड बैंकको सहायक कम्पनी हो । सिद्धार्थ क्यापिटल लिमिटेडको चुक्ता पूँजी रु. २० करोड रहेकोमा उक्त पूँजीको ५१ प्रतिशत स्वामित्व यस बैंकको रहेको छ ।

मिति २०६९ आश्विन १२ गते देखि कारोबार सञ्चालन गरेको सिद्धार्थ क्यापिटल लिमिटेडले देशमा म्युचुअल फण्डको विकास गर्न प्रमुख भूमिका खेलेको छ । म्युचुअल फण्डको सफल सञ्चालन पछि, सिद्धार्थ क्यापिटल लिमिटेडले वि.सं. २०७२ देखि मर्चेन्ट बैंकिङ्ग व्यवसायमा प्रवेश गरी सार्वजनिक निष्काशन सेवा, प्रत्याभूति सेवा, पोर्टफोलियो व्यवस्थापन सेवा, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य तथा शेयर रजिष्ट्रार सम्बन्धी सेवा प्रदान गर्दै आएको छ । साथै, सिद्धार्थ क्यापिटल लिमिटेडले बुक बिल्डिङ्ग विधि मार्फत निष्काशित धितोपत्र खरिद प्रक्रियामा सहभागी हुन सक्ने गरी नेपाल धितोपत्र बोर्डबाट योग्य संस्थागत लगानीकर्ताको रूपमा कार्य गर्न स्वीकृति प्राप्त गरेको छ ।

सिद्धार्थ क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्ड तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निक्षेप सदस्यको रूपमा कार्य गर्नका लागि इजाजतपत्र प्राप्त गरेकोमा सिद्धार्थ बैंक लि. का सम्पूर्ण शाखा कार्यालयहरू तथा आफ्नै कार्यालयहरूबाट निक्षेप सदस्य सम्बन्धी सेवा प्रदान गर्दै आईरहेको छ । सिद्धार्थ क्यापिटल लिमिटेडले नेपालमा पूँजी बजार सम्बन्धी सेवाका सबै आयामहरूमा रोजाइको कम्पनीको रूपमा आफ्नो पहिचान कायम राख्न प्रगतीशील रहेको छ । यस कम्पनी ग्राहक सन्तुष्टि, संगठनात्मक आवश्यकताहरू अभिवृद्धि गर्न तथा नेपालमा लगानी बैंकिङ्ग (Investment Banking) सेवाहरूको आवश्यकतालाई पूरा गर्न प्रयासरत रहेको छ ।

रेटिङ्ग एजेन्सी, ICRA नेपालले सिद्धार्थ क्यापिटल लिमिटेडलाई AMC Quality 3+ फण्ड म्यानेजमेन्ट क्वालिटी रेटिङ्ग (FMQR) प्रदान गरेको छ जसले गुणस्तरीय व्यवस्थापन तथा कोष व्यवस्थापन, मजबुद बजार उपस्थिति र वित्तीय रूपमा सबल भन्ने जनाउँछ ।

सिद्धार्थ क्यापिटल लिमिटेडको वासलातको आकार प्रत्येक वर्ष वृद्धि हुँदै गएको छ र यसको आ.व. २०७८/७९ को अन्त्यमा प्रति शेयर नेटवर्थ रु. २१८.५८ रहेको छ । कम्पनीले गएको आ.व.मा गरेका कार्यहरू सन्तोषजनक देखिएका छन् ।

आ.व २०७७/७८ मा सिद्धार्थ क्यापिटल लिमिटेडको खुद नाफा रु. १० करोड ६३ लाख ३ हजार ५ सय ४४

रहेकोमा आ.व. २०७८/७९ मा कम्पनीको नाफा रु. ५ करोड ६२ लाख १९ हजार ४ सय ७९ रहेको छ । पूँजी बजारमा देखिएको उच्च गिरावटको नकारात्मक असर कम्पनीको नाफामा समेत देखिएको छ । कम्पनीले आ.व. २०७८/७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरूलाई कर सहित २५ प्रतिशत नगद लाभांश वितरण गरेको छ ।

सिद्धार्थ क्यापिटल लिमिटेडले सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सिद्धार्थ इक्विटी फण्ड, सिद्धार्थ ईन्भेष्टमेन्ट ग्रोथ स्किम २ र सिद्धार्थ व्यवस्थित लगानी योजनाको योजना व्यवस्थापक रही कार्य गरिरहेको छ । हाल सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गतका रु. १ अर्ब ५० करोड आधार आकारको सिद्धार्थ इक्विटी फण्ड विगत ४ वर्षदेखि संचालनमा रहेको छ भने रु. १ अर्ब २० करोड आधार आकारको सिद्धार्थ ईन्भेष्टमेन्ट ग्रोथ स्किम २ विगत २ वर्षदेखि संचालनमा रहेको छ । साथै, विगत १ वर्षदेखि संचालनमा रहेको सिद्धार्थ व्यवस्थित लगानी योजना रु. २० करोड आधार आकारबाट सुरु भई २०७९ आषाढ मसान्तमा रु. २३ करोड ६५ लाख २ हजार ८ सय ४६ कायम भएको छ । सिद्धार्थ इक्विटी फण्ड र सिद्धार्थ ईन्भेष्टमेन्ट ग्रोथ स्किम २ नेप्सेमा सुचीकृत भई कारोबार भइरहेको छ भने सिद्धार्थ व्यवस्थित लगानी योजनाको कारोबार सिद्धार्थ क्यापिटल लिमिटेडबाट नै भइरहेको छ । आ.व. २०७८/७९ को मुनाफाबाट सिद्धार्थ इक्विटी फण्डले कर सहित ९ प्रतिशत अर्थात रु. १३.५० करोड र सिद्धार्थ ईन्भेष्टमेन्ट ग्रोथ स्किम-२ ले कर सहित १० प्रतिशत अर्थात रु. १२ करोड प्रतिफल वितरण गरेको छ । समीक्षा अवधिको आषाढ मसान्तमा सिद्धार्थ इक्विटी फण्ड, सिद्धार्थ ईन्भेष्टमेन्ट ग्रोथ स्किम २ र सिद्धार्थ व्यवस्थित लगानी योजना को प्रति ईकाइ खुद सम्पत्ति मुल्य क्रमशः रु. १०.९२ , रु. ११.०२ र ८.०८ कायम रहेको छ ।

समीक्षा वर्षमा सिद्धार्थ क्यापिटल लिमिटेडले चार वटा कम्पनीहरूको साधारण शेयर निष्काशन गरेको थियो । कम्पनीले हाल विभिन्न वित्तीय संस्था, ऋणपत्रहरू तथा फण्डहरू गरी १८ वटा संस्थाको शेयर रजिष्ट्रारको कार्य गरिरहेको छ ।

हाल सम्म सिद्धार्थ क्यापिटल लिमिटेडले विभिन्न क्षेत्रहरू जस्तै वाणिज्य बैंक, विकास बैंक, जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी, जलविद्युत, सिमेन्ट, लघुवित्त लगायतका ५१ वटा कम्पनीको रु. ४२ अर्ब भन्दा बढीको सार्वजनिक निष्काशन, पुनः सार्वजनिक निष्काशन, म्युचुअल फण्ड निष्काशन र हकप्रद शेयर निष्काशन आदि गरिसकेको छ ।

१६. शेयरधनीहरूले दिएका सुभावहरूको कार्यान्वयन
बैंकको बीसौं वार्षिक साधारण सभामा शेयरधनी महानुभावहरूले बैंकको उत्तरोत्तर प्रगतीको कामना गर्दै विभिन्न सुभावहरू

दिनु भएको थियो । शेयरधनी महानुभावहरूले दिएका विभिन्न सुभावहरू मध्ये मुख्य सुभावहरू संक्षेपमा प्रस्तुत गरिएको छ ।

कोभिड-१९ को प्रतिकूल परिस्थितिको बावजुद पनि १५ प्रतिशत लाभांश वितरण गर्नु सकारात्मक रहेको र आगामी वर्ष लाभांश वृद्धि गर्नुपर्ने, ऐन नियम भित्र रहेर संस्थागत सामाजिक उत्तरदायित्वको रकम पिछडिएको क्षेत्र तथा गरिब परिवारहरूलाई प्रत्यक्ष लाभ हुने गरी खर्च गर्नुपर्ने, शेयरधनीलाई प्रत्यक्ष लाभ हुने गरी सबल, बलियो एवं राम्रो संस्थागत सुशासन कायम भएको बैंक तथा वित्तीय संस्थासँग गाभ्ने/गाभिने वा प्राप्ती गनुपर्ने सुभाव दिनु भएको थियो ।

साथै, आगामी दिनहरूमा निष्कृत्य कर्जा अझ कम गर्न प्रयास गर्नुपर्ने, आगामी दिनमा ७७ वटै जिल्लामा शाखा कार्यालय खोल्ने कार्य गर्नुपर्ने, बैकिङ्ग शिक्षा सम्बन्धी जनचेतनामूलक कार्यक्रमहरूमा बैंकको सहभागीता वृद्धि गर्दै जानुपर्ने, आम्दानीका विभिन्न श्रोतहरू पहिल्याएर कार्य गर्नुपर्ने, साधारण सभा जति सक्दो चाँडै गर्नुपर्ने तथा निक्षेपकर्ता तथा लगानीकर्ताको पैसाको पूर्ण सुरक्षाको लागि सुचना प्रविधि सुरक्षामा विशेष ध्यान दिनुपर्ने जस्ता सुभाव दिनु भएको थियो ।

यसैगरी अनुभवी, तालिम प्राप्त, दक्ष कर्मचारीलाई बैंकमा लामो समयसम्म टिकाई राख्न तलब, भत्ता, सुविधा तथा पदोन्नतीमा विशेष ध्यान दिनुपर्ने, बैंकलाई ग्राहकमैत्री बनाउँदै लैजानु पर्ने, ग्राहकसँग सुमधुर सम्बन्ध कायम राख्दै कर्मचारीहरूको व्यवहार राम्रो बनाउनेतर्फ ध्यान दिनुपर्ने जस्ता सुभाव दिनु भएको थियो ।

यसरी बैंकको व्यवस्थापकीय एवं व्यवसायिक क्षमता अभिवृद्धिका लागि शेयरधनी महानुभावहरूले लिखित एवं मौखिक रूपमा दिनुभएका सुभावहरू बैंकले सदैव सकारात्मक रूपमा लिदै आएको छ । वार्षिक साधारण सभामा उठेका विषयहरूको सम्बन्धमा संचालक समितिमा छलफल गरी कार्यान्वयनका लागि व्यवस्थापनलाई आवश्यक निर्देशन दिने एवं कार्यान्वयनको अवस्थाबारे समीक्षा तथा छलफल गर्ने गरिएको छ । बैंकले शेयरधनीहरूबाट प्राप्त भएका सुभावहरूलाई गम्भीरता पूर्वक मनन गर्दै सम्भाव्यताका आधारमा प्राथमिकताका साथ कार्यान्वयन गर्दै आएको छ । समीक्षा अवधिमा कार्यान्वयन भएका तथा कार्यान्वयनका चरणमा रहेका सुभावहरू देहाय बमोजिम रहेका छन् :

संस्थागत सामाजिक उत्तरदायित्वको रकम पिछडिएको क्षेत्र तथा गरिब परिवारहरूलाई प्रत्यक्ष लाभ हुने गरी खर्च गरिएको छ । समीक्षा वर्षमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोशी अस्पताल, बिराटनगर, मोरङ्गलाई रु. ५० लाख बराबरको हेमोडायलाइसीस मेशिनहरू प्रदान गरिएको

छ । बैंकले पुन्याएको सो सहयोगबाट मिर्गौला रोग भएका व्यक्तिहरूलाई डायलाइसीस सेवा प्रदान गरी जीवनस्तर सुधार गर्न मद्दत पुग्ने विश्वास बैंकले लिएको छ । यसैगरी स्वास्थ्य क्षेत्रमा योगदान पुन्याउन बैंकले स्वास्थ्य शिविर आयोजना, अस्पतालमा Queue Management System जडान, अस्पतालको पूर्वाधार विकास एवं महिलाहरूको मानसिक एवं मनोसामाजिक स्वास्थ्य हेरचाह सम्बन्धमा आर्थिक सहयोग गरेको छ । यस्तै आर्थिक रूपले पिछडिएका बालबालिकाहरूलाई न्यानो कपडा वितरण, विद्यालयमा शैक्षिक सामग्री वितरण, निःशुल्क चस्मा प्रदान आदीका लागि पनि बैंकले आर्थिक सहयोग गरेको छ । यस्ता सहयोगहरूले पिछडिएको क्षेत्र एवं गरिब परिवारहरूलाई लाभ हुने विश्वास बैंकले लिएको छ ।

उच्च संस्थागत सुशासन रहेको, यस बैंकको कार्यक्षमता अभिवृद्धि हुने उपयुक्त बैंक तथा वित्तीय संस्थाको पहिचान भएमा मर्जर प्रक्रियाको लागि बैंक सकरात्मक रहेको छ । निष्कृत कर्जा अनुपात घटाउनको लागि आवश्यक कार्यहरू भइरहेका छन् । शाखा विस्तारको सन्दर्भमा औचित्यता, सम्भाव्यता र आवश्यकता अनुरूप शाखा विस्तारलाई प्राथमिकता दिँदै समीक्षा अवधिमा सिनामङ्गलमा नयाँ विस्तारित काउण्टर खोलिएको छ भने चालु आव.मा काठमाडौंको न्यूरोड गेट एवं ललितपुरको भैसेपाटी तथा लुभूमा नयाँ शाखाहरू संचालनमा ल्याईएको छ ।

बैंकिङ्ग शिक्षा सम्बन्धी विभिन्न जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिएको छ । समीक्षा वर्षमा वित्तीय साक्षरताका १२ वटा कार्यक्रमहरू सञ्चालन भएका छन् । निक्षेपकर्ता तथा लगानीकर्ताको पैसाको पूर्ण सुरक्षाको लागि सुचना प्रविधि सुरक्षामा बैंक सदैव सचेत रहेको छ । समीक्षा वर्षमा बैंकले सुचना प्रणालीको लेखापरीक्षण गरी लेखापरीक्षकले दिएका सुभावहरू लागु गरिएको छ ।

यसैगरी, बैंकले कर्मचारीहरूको कार्य प्रभावकारिता बढाउन, ज्ञान, क्षमता, सीप अभिवृद्धि एवं जोखिम व्यवस्थापनका लागि आन्तरिक तथा बाह्य रूपमा राष्ट्रिय-अन्तर्राष्ट्रिय तहमा विभिन्न तालिमहरूमा कर्मचारीहरूलाई सहभागी गराउँदै आएको छ । समीक्षा अवधिमा बैंकले १५७ वटा तालिमहरू सञ्चालन गरेको थियो जसमा ३,५९६ जना कर्मचारीहरूको सहभागीता रहेको थियो । यसका साथै e-learning पोर्टल मार्फत बैंकले २,८१७ वटा अनलाइन परिक्षा सञ्चालन गरी कर्मचारीहरूको ज्ञान तथा शिप अभिवृद्धि गरेको थियो । समीक्षा अवधिमा बैंकले बाह्य स्रोतको रूपमा सक्षम, क्षमतावान र योग्य कर्मचारीहरूको पहिचान गरी १३८ जना नयाँ कर्मचारीहरूलाई सहायकस्तर पदमा नियुक्त गर्नुका साथै आन्तरिक रूपमा ३५८ जनालाई पदोन्नती गरेको छ ।

बैंकले ग्राहकमैत्री बैंकिङ्ग सेवालाई केन्द्रबिन्दुमा राख्दै वित्तीय सेवा प्रवाह गर्दै आएको छ । गुणस्तरिय ग्राहक सेवा प्रवाह एवं आम्दानी वृद्धि गर्नका लागि कर्जा लगानी बाहेक अन्य क्षेत्रहरू पहिचान गर्न Customer Relationship Management लागु गरिएको छ । नयाँ Core Banking System स्तरोन्ती गरी Loan Management System समेत लागु गरेको छ ।

बैंक "सम्बन्ध सधैंभरिलाई" भन्ने मुल मन्त्रबाट प्रेरित रहेको छ र सोही बमोजिम ग्राहकहरूको आवश्यकता तथा गुनासोहरूलाई सही ढंगले सम्बोधन गर्न केन्द्रिय कार्यालयमा Central Information and Grievance Handling Desk (CIGHD) को स्थापना गरी देशभर फैलिएको सञ्जालबाट प्राप्त गुनासो सुनुवाइ सुव्यवस्थित बनाई ग्राहकलाई आवश्यक जानकारी प्रदान गर्न गरेको छ ।

आदरणीय शेयरधनी महानुभावहरूले दिनु भएका उल्लिखित अमूल्य सल्लाह तथा सुभावहरू अधिकांश कार्यान्वयन गरिसकिएको र केही कार्यान्वयनका विभिन्न चरणमा रहेको कुरा अवगत गराउन चाहन्छौं । साथै, आगामी दिनमा पनि शेयरधनी महानुभावहरूबाट निरन्तर सुभाव एवं सहयोगको अपेक्षा गर्दै प्राप्त सुभाव कार्यान्वयन गर्दै जाने प्रतिबद्धता व्यक्त गर्दछौं ।

१७. कारोबारलाई असर पार्ने मुख्य कुराहरू

मूलभूत रूपमा बैंकको कार्यलाई असर पार्ने तत्वहरूको बारेमा देहाय अनुसार बुँदागत रूपमा उल्लेख गरिएको छ ।

- छोटो छोटो समयमा देखिने लगानी योग्य रकमको अभाव, तरलतामा देखिने आकस्मिक उतार चढाव तथा मुद्रास्फीति दरमा वृद्धिले बैंकको कार्यमा मुख्य रूपमा असर पार्ने तत्वको रूपमा रहेको छ ।
- विदेशी विनिमय दरमा आएको वृद्धि/परिवर्तन तथा नेपाली रुपैयाको अवमुल्यनका कारण विदेशी विनिमय सम्बन्धी जोखिमले बैंकको विदेशी मुद्रा कारोबारमा असर गरेको छ ।
- बढ्दो आयात, भुक्तानी असन्तुलन तथा बाह्य क्षेत्र स्थायित्वमा देखिएको दबावले बैंकिङ्ग कारोबारमा असर गरेको छ ।
- आर्थिक क्रियाकलापमा देखिएको शिथिलताका कारण कर्जा नोक्सानी व्यवस्था वृद्धि हुँदै गएको छ ।
- बैंकहरू बीचको कडा प्रतिस्पर्धाका कारण कारोबारमा असर गरेको छ ।
- राजनीतिक अस्थिरता हुनु, सरकारले समयमा पूँजीगत खर्च गर्न नसक्नु तथा राजश्वमा आएको संकुचनले कारोबारमा असर गरेको छ ।
- कोभिड १९ तथा अन्य संक्रमण रोगका कारण अर्थतन्त्रले अपेक्षित गति लिन नसक्दा कारोबारलाई असर गरेको छ ।

- देशको आर्थिक, मौद्रिक तथा वित्तीय नीति परिवर्तनबाट सिर्जना हुनसक्ने सम्भावित परिस्थितिले पनि बैंकको व्यवसायलाई असर पुऱ्याउन सक्ने देखिन्छ ।
 - वैकल्पिक लगानी क्षेत्रको अभाव तथा आन्तरिक बजारमा देखिएको संकुचनका कारण आम्दानीको स्रोतमा पर्न सक्ने असरका साथै अस्वभाविक कर्जा लगानी तथा निक्षेप कारोबारले बजारमा अस्वस्थ प्रतिस्पर्धा उत्पन्न भई आइपर्न सक्ने जोखिमहरू ।
 - बढ्दो प्रतिस्पर्धाका कारण दक्ष जनशक्तिको अभाव, बैंकका विद्यमान जनशक्तिलाई Retain गर्न, विकास गर्न तथा उत्प्रेरित गर्न चुनौती रहेको देखिन्छ ।
 - शेयर बजारमा देखिएको आकस्मिक रूपमा आउने उतार चढावले पनि बैंकको व्यवसायमा असर पुग्न सक्ने आंकलन गरिएको छ ।
 - बैंकबाट प्रवाह हुने कर्जा तथा बैंकबाट प्रदान गरिने गैर-कोषमा आधारित सेवाहरूबाट हुन सक्ने संभावित जोखिम ।
 - सुचना प्रविधिको विकास सँगसँगै यससँग जोडिएका विभिन्न प्रकारका जोखिम बैंकको लागि अर्को चुनौतिको विषय हो ।
 - छिमेकी मुलुक लगायत अन्तर्राष्ट्रिय आर्थिक तथा वित्तीय जगतमा देखा पर्न सक्ने उतारचढावबाट नेपाली बजारमा पर्न सक्ने प्रभावले पनि बैंकको व्यवसायमा असर पुग्न सक्ने देखिन्छ ।
 - देशको समग्र आर्थिक स्थिति एवं सीमित लगानीका अवसरहरू, ब्याजदर अन्तरको व्यवस्थापन, प्रविधि सुरक्षा चालु वर्षमा पनि चुनौतीका रूपमा रहेका छन् ।
- यी चुनौती र अवसरहरूलाई ध्यानमा राख्दै बैंकले आफ्नो सेवाको दायरा तथा गुणस्तर वृद्धि गर्दै लैजाने, गुणस्तरीय कर्जा लगानी व्यवस्थापनलाई विशेष ध्यान दिने, दक्ष जनशक्तिको विकास गरी उत्प्रेरणा गर्ने, सुचना प्रविधि सम्बन्धी जोखिमलाई न्यूनीकरण गर्न सुचना प्रणाली अद्यावधिक गर्ने, थप नवीनतम सेवाहरू

प्रदान गर्ने तथा नयाँ बजार र नयाँ क्षेत्रमा आफ्नो सेवाहरू विस्तार गर्दै लैजाने रणनीति तर्जुमा गरेको छ । यस्ता थुप्रै आर्थिक तथा गैर आर्थिक चुनौतीका बावजुद पनि बैंकले समयानुकूल योजना तथा रणनीतिहरूको अवलम्बन गरी आफ्नो लक्ष्य हासिल गर्ने प्रयास कायम राख्नेछ ।

१८. धन्यवाद ज्ञापन

अन्त्यमा, बैंकको उन्नति र प्रगतिको सहयात्रामा साथ दिनुहुने सम्पूर्ण ग्राहक महानुभावहरू, शेयरधनी महानुभावहरू, संस्थापकहरू, संस्थापक अध्यक्ष, पूर्व संचालक, विद्यमान संचालक तथा नेपाल सरकार, नियमनकारी निकायहरू नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल स्टक एक्सचेञ्ज लिमिटेड, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड एवं लेखापरीक्षकबाट प्राप्त सहयोग तथा मार्गदर्शनको लागि हार्दिक कृतज्ञता ज्ञापन गर्दै भविष्यमा पनि यहाँहरूको साथ पाईरहने विश्वास बैंकले लिएको छ ।

बैंकको हरेक उपलब्धि र प्रगतिमा आफ्नो अथक परिश्रमका साथ महत्त्वपूर्ण योगदान पुऱ्याउने बैंक व्यवस्थापन एवं सम्पूर्ण कर्मचारीहरूको व्यवसायिक प्रतिवद्धता एवं लगनशीलताको उच्च मूल्याङ्कन गर्दै हार्दिक धन्यवाद दिन चाहन्छौं । साथै, संचालक समितिलाई आउँदा वर्षहरूमा समेत सबैसँग निरन्तर रूपमा सहयोग प्राप्त भैरहने अपेक्षा बैंकले राखेको छ ।

धन्यवाद ।

संचालक समितिको तर्फबाट,

मनोज कुमार केडिया

अध्यक्ष

मिति : २०७९/०९/०५

नरेन्द्र कुमार अग्रवाल

संचालक

मिति : २०७९/०९/०५

अनुसूची (क)

१. लेखापरीक्षकको प्रतिवेदन सम्बन्धमा संचालक समितिको टिप्पणी

लेखापरीक्षकको प्रतिवेदनमा उल्लेख गरिएका विवरण तथा सुभावहरूमाथि सञ्चालक समितिमा छलफल भई लेखापरीक्षकले राख्नु भएका सुभावहरूलाई कार्यान्वयन गर्न व्यवस्थापनलाई निर्देशन दिने गरिएको छ । साथै, लेखापरीक्षण समितिले तयार गरेको प्रतिवेदनहरू नियमित रूपमा सञ्चालक समितिमा पेश गरी सो उपर नियमित छलफल एवं आवश्यक निर्णयहरू गर्ने गरिएको छ ।

२. लेखापरीक्षण समिति

(क) बैंकको लेखापरीक्षण समितिमा निम्न लिखित सदस्यहरू रहनु भएको छ ।

१. श्री दिनेश शंकर पालिखे - संयोजक (संचालक)
२. श्री नरेन्द्र कुमार अग्रवाल - सदस्य (संचालक)
३. श्री निराकार बहादुर सिँह - सदस्य सचिव (आन्तरिक लेखापरीक्षण विभाग-प्रमुख)

(ख) समीक्षा अवधिमा लेखापरीक्षण समितिको जम्मा २२ वटा बैठकहरू सम्पन्न भएका थिए जसमा मुलतः निम्न विषयहरू उपर छलफल गरी विभिन्न निर्णयहरू गरिएको थियो :

१. आ.व. २०७९/८० को जोखिममा आधारित वार्षिक लेखापरीक्षण योजना (Risk Based Annual Audit Plan) को समीक्षा तथा स्वीकृति ।
२. आ.व २०७८/२०७९ को लागी बाह्य लेखापरीक्षणको लागी तीन जना लेखापरिक्षकहरू मध्ये कुनै एक नियुक्त गर्नको लागी तीन जना लेखापरीक्षकको नाम संचालक समितिमा सिफारिस ।
३. केन्द्रिय तथा शाखा कार्यालयहरूका कर्जा तथा सञ्चालन सम्बन्धी लेखापरीक्षण प्रतिवेदनहरू ।
४. केन्द्रिय कार्यालयको सम्बन्धित विभागहरूको Concurrent Audit सम्बन्धी लेखापरीक्षण प्रतिवेदनहरू ।
५. शाखा कार्यालयहरूका प्रतीतपत्र कारोबार सम्बन्धी लेखापरीक्षण प्रतिवेदनहरू ।
६. लगानी तथा जोखिम व्यवस्थापन सम्बन्धी लेखापरीक्षण प्रतिवेदनहरू ।
७. बैंकको काम कारवाहीका सम्बन्धमा नियमितता, मितव्ययीता, औचित्यता र प्रभावकारीता जस्ता कुराहरू अवलम्बन भए/नभएको बारे समीक्षा गरी संचालक समितिलाई आवश्यक सुभाव प्रदान ।
८. आन्तरिक लेखापरीक्षण विभाग प्रमुख एवं अन्य कर्मचारीहरूको आ.व. २०७७/७८ कार्यसम्पादन मूल्यांकन बारे ।
९. बैंकको त्रैमासिक वित्तीय विवरण सम्बन्धी समीक्षा ।
१०. अद्यावधिक आन्तरिक लेखापरीक्षण नीति संस्करण ३.०, २०२२ उपर छलफल तथा समीक्षा र स्वीकृतिको लागी संचालक समितिमा पेश गर्ने बारे ।

(ग) समीक्षा अवधिमा लेखापरीक्षण समितिमा रहनु भएका संचालकहरूलाई निम्नानुसारका दरले बैठक भत्ता प्रदान गरिएको छ ।

- बैठक नं. १७३ देखि १८४ बैठक सम्म प्रति बैठक रु. १२,०००/- का दरले ।
- बैठक नं. १८५ देखि १९४ बैठक सम्म प्रति बैठक रु. १४,०००/- का दरले ।

(घ) समीक्षा अवधिमा सञ्चालकहरू र प्रमुख कार्यकारी अधिकृतलाई भुक्तानी गरिएको रकम विवरण :

- सञ्चालकहरूलाई बैठक भत्ता, दैनिक भ्रमण भत्ता तथा अन्य भत्ता तथा खर्च वापत भुक्तानी भएको रु. ४१,७८,९०७/-
- प्रमुख कार्यकारी अधिकृतलाई पारिश्रमिक, भत्ता तथा अन्य सुविधा वापत भुक्तानी गरिएको रु. २,८०,५६,२५६/-

(ङ) लाभांशको विवरण

बैंकले गत आ.व. २०७७/७८ मा १४.२५ प्रतिशतको दरले बोनश शेयर र ०.७५ प्रतिशतको दरले नगद लाभांश (बोनश शेयर कर प्रयोजनका लागि समेत) वितरण गरेकोमा यस आ.व. २०७८/७९ मा १२.५० प्रतिशत बोनश शेयर तथा ०.६६ प्रतिशत नगद लाभांश (बोनश शेयर कर प्रयोजनका लागि मात्र) वितरण गर्ने प्रस्ताव बैंकको संचालक समितिले गरेको छ ।

३. आर्थिक वर्ष २०७८/७९ मा बैंकले कुनै शेयर जफत गरेको छैन ।

४. कुनै पनि सञ्चालक, कार्यकारी प्रमुख, बैंकका संस्थापक शेयरधनी वा निजका नातेदार वा निज संलग्न रहेको फर्म, कम्पनी वा संगठित संस्थाले बैंकलाई कुनै पनि रकम बुझाउन बाँकी छैन ।

Certification on Compliance with Corporate Governance

G.P.Rajbahak & Co. Chartered Accountants

To The Securities Board of Nepal

Certificate on compliance with Corporate Governance Guidelines for Listed Companies, 2074 by Siddhartha Bank Limited

We, G.P. Rajbahak & Co., Chartered Accountants, certify that we have examined the attached corporate governance report of Siddhartha Bank Limited (*hereafter referred as 'the Bank'*) for the year ended on 32 Ashadh, 2079 (16 July, 2022). We are independent of the Bank in accordance with ethical requirements relevant to us, and we have fulfilled our responsibilities in accordance with those requirements.

This report is prepared by the Compliance Officer of the Bank appointed as per Section 20(1) of the Corporate Governance Guidelines for Listed Companies, 2074 and approved by the board of directors of the bank on 20 Mangsir, 2079.

Our examination was limited to the verification of information included in the attached report from the records maintained by the bank. It is neither an audit nor an expression of opinion on the financial statement of the bank.

To the best of our knowledge and according to the information and explanation furnished to us, we certify that the aforesaid report fairly presents the information set out therein.

FCA. Ashesh Rajbahak
Partner
G.P. Rajbahak & Co.
Chartered Accountants



UDIN: 221229CA00278kqau0

Date: 29 Mangsir, 2079

Place: Kathmandu

संस्थागत सुशासन सम्बन्धी वार्षिक अनुपालना प्रतिवेदन

(सूचीकृत संगठित संस्थाहरूको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७४ बमोजिम)

यस संस्थागत सुशासन सम्बन्धी वार्षिक अनुपालना प्रतिवेदन आ.व. २०७८/०७९ मा उल्लेखित विवरणहरू बैंकको २९औं वार्षिक प्रतिवेदन २०७८/०७९ को संचालक समिति एवं संचालक स्तरीय समितिहरू, संस्थागत सुशासन, व्यवस्थापन स्तरीय समितिहरू, मानव संसाधन विकासका कार्यहरू शिर्षकमा उल्लेख गरिएको जानकारी गराउँदछौं । उपरोक्त बाहेकका विवरणहरू देहाय बमोजिम रहेका छन् ।

सूचीकृत सङ्गठित संस्थाको नाम	सिद्धार्थ बैंक लिमिटेड
ठेगाना, इमेल र वेबसाइट सहित	130/23, Hattisar, Kamaladi, info@sbl.com.np https://www.siddharthabank.com
फोन नं.	०१-४४४२९९९, ०१-४४४२९२०
प्रतिवेदन पेश गरिएको आ.व.	आ.व. २०७८/७९

१. सञ्चालक समिति सम्बन्धी विवरण

सञ्चालक समितिको बैठक सम्बन्धी अन्य विवरण :

सञ्चालक समितिको बैठकमा उपस्थित सञ्चालकहरू, छलफल भएको विषय र तत्सम्बन्धमा भएको निर्णयको विवरण (माईन्यूट) को छुट्टै अभिलेख राखे नराखेको:	बैंकले संचालक समितिको निर्णयको विवरण (माईन्यूट) को छुट्टै अभिलेख राखेको ।
सञ्चालक समितिको दुई लगातार बसेको बैठकको अधिकतम अन्तर (दिनमा) :	३५ दिन
सञ्चालक समितिको बैठक भत्ता निर्धारण सम्बन्धमा बसेको वार्षिक साधारण सभाको मिति:	मिति २०७८ पौष ३० बीसौं वार्षिक साधारण सभा)

२. संस्थाको जोखिम व्यवस्थापन तथा आन्तरिक नियन्त्रण प्रणाली सम्बन्धी विवरण

(क) आर्थिक प्रशासन विनियमावली भए/नभएको : आर्थिक प्रशासन विनियमावली २०७४ कार्यान्वयनमा रहेको

३. सूचना तथा जानकारी प्रवाह सम्बन्धी विवरण:

(क) संस्थाले सार्वजनिक गरेको सूचना तथा जानकारी प्रवाहको विवरण :

विषय	माध्यम	सार्वजनिक गरेको मिति
वार्षिक साधारण सभा तथा वार्षिक साधारण सभाको सूचना	कारोबार राष्ट्रिय दैनिक	२०७८ पौष २७ गते
	कारोबार राष्ट्रिय दैनिक (पहिलो) तथा नयाँ पत्रिका दैनिक (पहिलो)	२०७८ पौष ०९ गते
	अभियान राष्ट्रिय दैनिक (दोस्रो)	२०७८ पौष १८ गते
वार्षिक प्रतिवेदन	बैंकको वेबसाइट मा Upload गरिएको । (आ.व. २०७७/७८)	२०७८ पौष २० गते
त्रैमासिक प्रतिवेदन	प्रथम त्रैमास (आ.व. २०७८/७९) कारोबार राष्ट्रिय दैनिक	२०७८ कार्तिक १४ गते
	दोस्रो त्रैमास (आ.व. २०७८/७९) अभियान राष्ट्रिय दैनिक	२०७८ माघ ०७ गते
	तेस्रो त्रैमास (आ.व. २०७८/७९) अभियान राष्ट्रिय दैनिक	२०७९ वैशाख ०७ गते
	चौथो त्रैमास (आ.व. २०७८/७९) अन्नपूर्ण पोस्ट	२०७९ श्रावण १८ गते
धितोपत्रको मूल्यमा प्रभाव पार्ने मूल्य संवेदनशील सूचना	२०७८ कार्तिक ७ गते निर्णय भएको आ.व. २०७७/७८ को लाभांश नेपाल स्टक एक्सचेन्जको वेबसाइट मा Upload गरेको ।	मिति २०७८/०७/०७ गते NEPSE को Website मा Upload गरी NEPSE को कार्यालयमा पेश गरेको ।

सुचनाको हक सम्बन्धि सूचना	प्रथम त्रैमास (आ.व. २०७८/७९) आर्थिक राष्ट्रिय दैनिक	२०७८ कार्तिक १५ गते
	दोस्रो त्रैमास (आ.व. २०७८/७९) मध्यान्ह राष्ट्रिय दैनिक	२०७८ माघ १४ गते
	तेस्रो त्रैमास (आ.व. २०७८/७९) आर्थिक राष्ट्रिय दैनिक	२०७९ वैशाख १५ गते
	चौथो त्रैमास (आ.व. २०७८/७९) राजधानी राष्ट्रिय दैनिक	२०७९ श्रावण १५ गते
अन्य	साधारण सभा प्रयोजनका लागि शेयरधनी दर्ता पुस्तिका बन्द हुने सम्बन्धी सूचना कारोबार राष्ट्रिय दैनिकमा प्रकाशित गरिएको ।	२०७८ पौष ०९ गते
	Dormant account for last 10 years सम्बन्धी जानकारी कारोबार राष्ट्रिय दैनिकमा प्रकाशित गरिएको ।	२०७८ श्रावण ३२ गते

(ख) सुचना सार्वजनिक नगरेको वा अन्य कारणले धितोपत्र बोर्ड तथा अन्य निकायबाट कारवाहिमा परेको भए सो सम्बन्धी जानकारी : सो नरहेको ।

४. संस्थाको लेखा तथा लेखापरीक्षण सम्बन्धी विवरण

(क) लेखा सम्बन्धी विवरण

त्रैमासिक वित्तीय विवरण प्रकाशन गरेको मिति :	प्रथम त्रैमास (आ.व. २०७८/७९) २०७८ कार्तिक १४ गते
	दोस्रो त्रैमास (आ.व. २०७८/७९) २०७८ माघ ०७ गते
	तेस्रो त्रैमास (आ.व. २०७८/७९) २०७९ वैशाख ०७ गते
	चौथो त्रैमास (आ.व. २०७८/७९) २०७९ श्रावण १८ गते
साधारण सभाबाट वित्तीय विवरण स्वीकृत भएको मिति :	२०७८ पौष ३० गते (आ.व. २०७७/७८)

५. अन्य विवरण

संस्थाले सञ्चालक तथा निजको एकाघरका परिवारको वित्तीय स्वार्थ भएको व्यक्ति, बैंक तथा वित्तीय संस्थाबाट ऋण वा सापटी वा अन्य कुनै रूपमा रकम लिए/नलिएको	त्यस्तो केही नभएको ।
प्रचलित कानून बमोजिम कम्पनीको सञ्चालक, शेयरधनी, कर्मचारी, सल्लाहकार, परामर्शदाताको हैसियतमा पाउने सुविधा वा लाभ बाहेक सूचिकृत सङ्गठित संस्थाको वित्तीय स्वार्थ भएको कुनै व्यक्ति, फर्म, कम्पनी, कर्मचारी, सल्लाहकार वा परामर्शदाताले संस्थाको कुनै सम्पत्ति कुनै किसिमले भोगचलन गरे/नगरेको	त्यस्तो कुनै भोगचलन नगरेको ।
नियमनकारी निकायले इजाजतपत्र जारी गर्दा तोकेको शर्तहरूको पालना भए/नभएको	तोकेको शर्तहरूका पालना भएको ।
नियमनकारी निकायले संस्थाको नियमन निरीक्षण वा सुपरीवेक्षण गर्दा संस्थालाई दिइएको निर्देशन पालना भए/नभएको	तोकेको शर्तहरूका पालना भएको ।
संस्था वा संचालक विरुद्ध अदालतमा कुनै मुद्दा चलिरहेको भए सोको विवरण	बैंकको कुनै पनि संचालक विरुद्ध अदालतमा मुद्दा नचलेको तथा बैंकलाई तात्विक असर पार्ने कुनै पनि मुद्दा नरहेको ।

परिपालन अधिकृतको नाम : सरोज काफ्ले

पद : अनुपालन अधिकृत

मिति : १८/०८/२०७९

प्रतिवेदन संचालक समितिबाट स्वीकृत मिति : २०/०८/२०७९

INDEPENDENT AUDITOR'S REPORT
TO THE SHAREHOLDERS OF SIDDHARTHA BANK LIMITED

Opinion

We have audited the financial statements of Siddhartha Bank Limited., which comprise the Statement of Financial Position as at Ashadh 32, 2079 (July 16, 2022), and the Statement of Profit or Loss, and Other Comprehensive Income, Statement of Changes in Equity and Statement of Cash Flows for the year then ended, and notes to the financial statements, including a summary of significant accounting policies.

In our opinion, the accompanying financial statements present fairly, in all material respects, the Financial Position of the Bank as at Ashadh 32, 2079 (July 16, 2022), and its financial performance and its cash flows for the year then ended in accordance with Nepal Financial Reporting Standards [NFRS].

Basis for Opinion

We conducted our audit in accordance with Nepal Standards on Auditing [NSA]. Our responsibilities under those standards are further described in the Auditor's Responsibilities for the Audit of the Financial Statements section of our report. We are independent of the Bank in accordance with the ethical requirements that are relevant to our audit of the financial statements in Nepal, and we have fulfilled our other ethical responsibilities in accordance with these requirements. We believe that the audit evidence we have obtained is sufficient and appropriate to provide a basis for our opinion.

Key Audit Matters

Key audit matters are those matters that, in our professional judgment, were of most significance in our audit of the financial statements of the current period. These matters were addressed in the context of our audit of the financial statements as a whole, and in forming our opinion thereon, and we do not provide a separate opinion on these matters. We have determined the matters described below to be the key audit matters to be communicated in our report:

S.N.	Key Audit Matters	Auditor's Response
a)	Interest Income: The interest income of the bank has been recognized on accrual basis and following the Interest Income Guidelines 2019 issued by NRB. The Guidelines specify condition for collateral testing in case of the interest overdue for 3-12 months and reversal of accrued interest on overdue for more than 12 months. Furthermore, the guidelines specify conditions for collective impairment of the loan. In case of improper application of the guidelines and determination of the Fair Value of the collateral, it imposes risk on the part of interest income. Thus, we have considered it as key audit matters.	Our audit approach included clear understanding of the Core Banking Software of the bank i.e. how the interest income is daily accrued regarding the loans and advances. Furthermore, we have relied on the engineer's valuation of the collateral for determination of fair value regarding collateral testing. Also, we have test checked the interest income booking with manual computation and we did not find any deviation. Furthermore, we have test checked the haircut regarding collateral fair value as per the NRB Income recognition guidelines.
b)	Investment valuation, identification and impairment: Investment of the bank comprises of investment in government bonds, T-bills,	Our audit approach regarding Investment of the bank is based on the NRB Directive and NFRS issued by the Accounting Standard Board of Nepal.



	<p>development bonds and investment in quoted and unquoted securities. The valuation of the aforesaid securities has been done in compliance with NFRS 9 and Directive number 8 of NRB Unified Directive 2078. The investment in the government and NRB bonds and T-bills has been done on Amortized cost and rest have been valued through Fair Value through Other Comprehensive Income. The valuation of the investment requires special attention and further in view of the significance of the amount of the investment in the financial statement the same has been considered as Key Audit Matters in our audit.</p>	<p>For the investment valuation that are done at amortized cost, we checked the EIR and amortization schedule on test basis.</p> <p>For the investment valued through OCI i.e. for quoted investment, we relied on the Last transaction price in NEPSE as on 16.07.2022. And for the unquoted investment the fair value has been taken as the NRs.100. Further the income and bonus have been cross verified from Demat statement of the bank wherever applicable.</p>
<p>c)</p>	<p>Impairment of Loans and Advances: As per NFRS 9 (carve-out issued by ICAN), bank shall measure impairment loss on loans and advances at the higher of:</p> <ul style="list-style-type: none"> - Amount derived as per norms prescribed by NRB for loan loss provisioning and; - Amount determined as per para 5.5 of NFRS adopting the incurred loss model <p>As per the norms prescribed by the NRB, provision at the prescribed rate shall be created on the loans and advances based on overdue status of loans and advances as well as utilization status of the facility, status of the security etc.</p> <p>As per NFRS 9, impairment of loans and advances should be made on individual impairment basis for loans and advances that are individually significant and collective impairment for homogeneous groups of loan that are not considered individually significant.</p> <p>On individual impairment, amount of the loss is measured as the difference between asset's carrying amount and present value of the estimated future cash flows. Under collective impairment, loss is determined after taking into account the historical loss experience in portfolios of similar credit risk and management's experienced judgement as to whether economic and credit conditions are such that actual level of inherent losses at the reporting date is likely to be greater or less than suggested by historical experience.</p>	<p>Our audit approach included reviewing the overdue status of loans and advances by obtaining data from the system and matching the same with NRB 2.2 report.</p> <p>Sample credit files were reviewed for the purpose of assuring the utilization of loan & advances for the intended purpose, account movement and account turnover.</p> <p>We also assessed the expected future cash on the loans of loans and of the facility, flows on the basis of the realizable value of collateral securities based on the management estimate from the individually significant loans and advances with the indication of the impairment of the assets. Similarly, homogeneous group of loans were assessed on the basis of nature and purpose of loans and data of historical loss experience in the portfolios were assessed on the basis of the past dues date from the system as well as data of loan loss provision of the defined group in the past.</p>



	Given the fact that the impairment of loans and advances under incurred loss model require assessment of future cash flows as well historic loss experience of portfolios and also the impairment of loan loss under NRB norms require assessment of overdue status of loans and advances and proper utilization of loans for intended purpose. Hence assessment of availability and accuracy of required data for impairment of loans and advances under incurred loss model as well as under NRB provisioning norms is regarded as a key audit matter.	
d)	Information Technology: Since most of the information of the bank is digitally stored and transactions are carried out digitally/electronically in today's scenario, we have considered information technology status of the bank as our key audit areas.	Our audit approach regarding information technology of the bank is based upon the Information Technology Guidelines 2012 issued by NRB. We verified the interest income and expense booking regarding loan and deposit on test basis with the CBS of the bank. We relied on the IT audit conducted by the bank. We verified the provisioning of the loan and advances based on ageing on the test check basis as on 16.07.2022.

Other Matter

We did not audit the Financial Statement and other Financial Statement of Subsidiary namely Siddhartha Capital Limited. The Financial Statements and other Financial Information have been audited by other auditor whose report has been furnished to us by the management. Our opinion on the Financial Statement so far as it relates to the accounts and disclosures included in respect of the subsidiary is based solely on the report of other auditor.

The auditor's report is intended solely for the intended users, and should not be distributed to or used by other parties.

Other Information


Management is responsible for the preparation of other information. The other information comprises the information included in the Annual Report but does not include the consolidated Financial Statements and our auditor's report thereon.

Our opinion on the Consolidated Financial Statement does not cover the other information and we do not express any form of assurance conclusion thereon.

Our responsibility is to read the Other Information and, in doing so, consider whether the Other Information is materially inconsistent with the Consolidated Financial Statements or our knowledge obtained in the course of our audit or otherwise appears to be materially misstated. If, based on the work we have performed, we conclude that there is a material misstatement of this other information, we are required to report that fact. We have nothing to report in this regard.

Responsibilities of Management and Those Charged with Governance for the Financial Statements

Management is responsible for the preparation and fair presentation of the financial statements in accordance with NFRS, and for such internal control as management determines



is necessary to enable the preparation of financial statements that are free from material misstatement, whether due to fraud or error.

In preparing the financial statements, management is responsible for assessing the Bank's ability to continue as a going concern, disclosing, as applicable, matters related to going concern and using the going concern basis of accounting unless management either intends to liquidate the Bank or to cease operations, or has no realistic alternative but to do so.

Those charged with governance are responsible for overseeing the Bank's financial reporting process.

Auditor's Responsibilities for the Audit of Financial Statements

Our objectives are to obtain reasonable assurance whether the financial statements as a whole are free from material misstatement, whether caused due to fraud or error, and to issue an auditor's report that includes our opinion. Reasonable assurance is a high level of assurance but is not a guarantee that an audit conducted in accordance with NSAs will always detect a material misstatement when it exists.

As part of an audit in accordance with NSAs, we exercise professional judgment and maintain professional skepticism throughout the audit. We also:

- Identify and assess the risks of material misstatement of the financial statements, whether due to fraud or error, design and perform audit procedures responsive to those risks, and obtain audit evidence that is sufficient and appropriate to provide a basis for our opinion. The risk of not detecting a material misstatement resulting from fraud is higher than for one resulting from error, as fraud may involve collusion, forgery, intentional omissions, misrepresentations, or the override of internal control.
- Obtain an understanding of internal control relevant to the audit in order to design audit procedures that are appropriate in the circumstances, but not for the purpose of expressing an opinion on the effectiveness of the group's internal control.
- Evaluate the appropriateness of accounting policies used and the reasonableness of accounting estimates and related disclosures made by management.
- Conclude on the appropriateness of management's use of the going concern basis of accounting and based on the audit evidence obtained, whether a material uncertainty exists related to events or conditions that may cast significant doubt on company's ability to continue as going concern. If we conclude that a material uncertainty exists, we are required to draw attention in our auditor's report to related disclosures in the financial statements or, if such disclosure are inadequate, to modify our audit opinion. Our conclusions are based on the audit evidences obtained up to date of our auditor's report. However, future events or conditions may cause the Group to cease as a going concern.
- Evaluate the overall presentation, structure and content of the financial statement, including the disclosures, and whether the financial statements represent the underlying transactions and events in a manner that achieves fair presentation.
- Obtain sufficient and appropriate audit evidence regarding the financial information of the Group's Activities to express an opinion on Financial Statements.

We communicate with those charged with governance, regarding, among other matters, the planned scope and timing of the audit and significant audit findings, including any significant deficiencies in internal control that we identify during our audit.



Report on Other Legal and Regulatory Requirements

We have determined to communicate following matters in accordance with the requirements of NRB Directives, Companies Act, 2063, BAFIA, 2073 and other regulatory requirements: -

- We have obtained all the information and the explanations, which, to the best of our knowledge and belief, were necessary for the purpose of our audit.
- Based on our audit, proper books of accounts as required by law have been kept by the Bank.
- The Statement of Financial Position, the Statement of Profit or Loss and Other Comprehensive Income, the Cash Flow Statement, and the Statement of Changes in Equity dealt with by this report are in agreement with the books of accounts maintained by the Bank.
- Returns received from the branch offices of the Bank were adequate for the purpose of our audit though the statements are independently not audited.
- The capital fund, risk bearing fund and the provisions for possible impairment of assets of the bank are adequate considering the Directives issued by Nepal Rastra Bank.
- In our opinion and to the best of our information and according to the explanations and from our examination of the books of accounts of the Bank, we have not come across any case where the Board of Directors or any office bearer of the Bank have acted contrary to the provisions of law, or committed any misappropriation or caused any loss or damage to the Bank and violated Directives issued by Nepal Rastra Bank or acted in a manner, as would jeopardize the interest and security of the Bank, its shareholders and its depositors.
- The business of the Bank has been conducted satisfactorily and operated within its jurisdiction and has been functioning as per NRB Directives.



Ashesh Rajbaniak, FCA
Partner
G. P. Rajbaniak & Co.,
Chartered Accountants



Date: December 7, 2022

Place: Kathmandu

UDIN: 221207CA00278LNxzu

एकिकृत वित्तीय अवस्थाको विवरण

एकिकृत वित्तीय अवस्थाको विवरण

आषाढ मसान्त २०७९ (१६ जुलाई २०२२)

विवरण	नोट	समूह		बैंक		रकम रु. मा
		आषाढ मसान्त २०७९	आषाढ मसान्त २०७८	आषाढ मसान्त २०७९	आषाढ मसान्त २०७८	
सम्पत्ति						
नगद तथा नगद समान	४.१	७,९३६,४४४,२७८	६,९९८,८०५,२७१	७,९२८,९८९,०२४	५,९७६,०५५,५८८	
नेपाल राष्ट्र बैंकमा रहेको मौज्जात तथा लिनु पर्ने	४.२	५,७३०,४४८,५३५	७,७४०,६४१,९९२	५,७३०,४४८,५३५	७,७४०,६४१,९९२	
बैंक तथा वित्तीय संस्थामा रहेको मौज्जात	४.३	३२०,३९३,२५५	३,३०८,७०८,३६५	३२०,३९३,२५५	३,३०८,७०८,३६५	
डेभिन्टिमि वित्तीय उपकरण	४.४	१९,६९४,३२३	१४६,९४०,५५६	१९,६९४,३२३	१४६,९४०,५५६	
अन्य व्यापारिक सम्पत्तिहरू	४.५	१५८,७६२,७४९	२४३,९४६,३७०	-	-	
बैंक तथा वित्तीय संस्थालाई दिएको कर्जा तथा सापट	४.६	६,४०३,३९४,१४२	६,०२७,८६२,००३	६,४०३,३९४,१४२	६,०२७,८६२,००३	
ग्राहकलाई दिएको कर्जा तथा सापट	४.७	१७८,५९७,६९४,६९४	१५८,५८९,९८४,१४०	१७८,५८७,३६३,२३२	१५८,५७९,२३५,०१४	
धितोपत्रमा लगानी	४.८	५७,५९१,६३७,७३२	४१,९४०,७६९,७७०	५७,३६८,१६१,७३२	४१,८२५,२९३,७७०	
चालु कर सम्पत्ति	४.९	२१४,६५२,९०५	१२६,४२४,३२८	२२१,०६५,२०३	१२७,२१८,८४६	
सहायक कम्पनीमा लगानी	४.१०	-	-	५१,०००,०००	५१,०००,०००	
सम्बद्ध कम्पनीमा लगानी	४.११	-	-	-	-	
लगानी सम्पत्ति	४.१२	२१३,३०७,६१२	२९१,०४२,०९८	२१३,३०७,६१२	२९१,०४२,०९८	
सम्पत्ति तथा उपकरण	४.१३	३,१११,८५८,७१८	१,४६६,०३७,६१४	३,०७७,०६८,३५५	१,४५१,९३१,८०३	
ख्याती र अमूर्त सम्पत्ति	४.१४	७३,७२२,३४८	८१,७६७,१६९	७१,४९०,९७१	८१,५०१,२४५	
स्थान कर सम्पत्ति	४.१५	-	-	-	-	
अन्य सम्पत्ति	४.१६	४,३६४,३४४,९२०	३,५४९,७७५,१५०	४,३३४,७२७,१२७	३,४६०,६०१,६१३	
कुल सम्पत्ति		२६४,७३६,२७६,२११	२२९,७१२,७०४,८२५	२६४,३२७,०२३,५१०	२२९,०६८,०३२,८९४	

रकम रु. मा

विवरण	नोट	समूह		बैंक	
		आषाढ मसान्त २०७९	आषाढ मसान्त २०७८	आषाढ मसान्त २०७९	आषाढ मसान्त २०७८
दायित्व					
बैंक तथा वित्तीय संस्थाहरूलाई तिर्न बाँकी	४.१७	७,२३४,६४१,५०६	७,७१७,०११,२४४	७,२३४,६४१,५०६	७,७१७,०११,२४४
नेपाल राष्ट्र बैंकलाई तिर्न बाँकी	४.१८	२४,९६५,१०२,७५३	५,८५९,९०६,९१०	२४,९६५,१०२,७५३	५,८५९,९०६,९१०
डेरिभेटिभ वित्तीय उपकरण	४.१९	१९,३५९,६०६	९४,५१७,३०३	१९,३५९,६०६	९४,५१७,३०३
ग्राहकको निक्षेप	४.२०	१९१,१५६,४७५,५०१	१८०,४३८,९२४,५२३	१९१,५५०,६४३,५८३	१८०,९२४,००९,३२४
तिर्न बाँकी कर्जा सापटी	४.२१	१,०२२,८००,०००	-	१,०२२,८००,०००	-
चालु कर दायित्व	४.२२	-	-	-	-
व्यवस्था	४.२२	-	-	-	-
स्थगन कर दायित्व	४.१५	२२२,४०७,२२८	९७१,३४३,०९७	२३९,२२३,२८७	९६६,७१९,२२९
अन्य दायित्व	४.२३	६,४६८,८९९,३००	५,६५६,६९८,६६७	६,०३४,८१९,६८४	४,९४१,५०३,५५८
जारी गरिएको ऋणपत्र	४.२४	११,६६२,५५९,०००	८,१६२,५५९,०००	११,६६२,५५९,०००	८,१६२,५५९,०००
सुरक्षण नराखिएको सहायक आवधिक दायित्व	४.२५	-	-	-	-
कूल दायित्व		२४२,७५२,२४४,८९३	२०८,९००,९६०,७४५	२४२,७२९,१४९,४१९	२०८,६६६,२२६,५६८
इविक्ती					
शेयर पूँजी	४.२६	१२,५२४,४२६,८३५	१०,९६२,२९९,१९९	१२,५२४,४२६,८३५	१०,९६२,२९९,१९९
शेयर प्रिमियम		-	-	-	-
संचित मुनाफा		१,४४९,४३५,६३६	१,९९३,४७७,९३७	१,३५९,८६८,४८०	१,८०८,६२८,८००
जगेडा तथा कोषहरू	४.२७	७,७९५,९६१,८०६	७,७१३,५७८,७७६	७,७९३,५७८,७७६	७,६३०,८७८,३२६
शेयर धनीहरूलाई वॉइफॉइड योग्य कूल इविक्ती		२१,७६९,८२४,२७७	२०,५८५,८८४,५८०	२१,५९७,८७४,०९२	२०,४०१,८०६,३२६
गैर नियन्त्रित स्वार्थ		२१४,२०७,०४१	२२५,८५९,५००	-	-
कूल इविक्ती		२१,९८४,०३१,३१८	२०,८११,७४४,०८०	२१,५९७,८७४,०९२	२०,४०१,८०६,३२६
कूल दायित्व र इविक्ती		२६४,७३६,२७६,२११	२२९,७१२,७०४,८२५	२६४,३२७,०२३,५१०	२२९,०६८,०३२,८९४
संभावित दायित्व तथा प्रतिवद्धता	४.२८	४१,१५४,३२५,२२८	४०,८२६,१९०,९८८	४१,१५४,३२५,२२८	४०,२२६,१९०,९८८
प्रति शेयर खुद सम्पत्ति		१७३.८२	१८७.७९	१७२.४५	१८६.११

प्रमेश श्रेष्ठ
प्रमुख - वित्त तथा लेखा
मिति - मंसिर २०, २०७९ (6 December 2022)
काठमाडौं

सुन्दर प्र कडेल
प्रमुख कार्यकारी अधिकृत

मनोज कुमार केडिया
अध्यक्ष

नरेन्द्र कुमार अग्रवाल
राहुल अग्रवाल
दिनेश शर्कर पालिखे
अंकित केडिया
मिना कुमारी सैजु
(संचालकहरू)

आजको मितिको संलग्न प्रतिवेदन अनुसार
सिए अशेष राजबाहक
सामकेदार
जि. पि. राजबाहक एण्ड कम्पनी
चार्टर्ड एकाउण्टेण्ट्स

एकिकृत नाफा नोक्सान विवरण

१ श्रावण २०७८ देखि ३२ आषाढ २०७९ सम्म (१६ जुलाई २०२१ देखि १६ जुलाई २०२२ सम्म)

रकम रु. मा

विवरण	नोट	समूह		बैंक	
		यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
ब्याज आम्दानी	४.२९	२०,७१५,५७८,२८८	१४,९८०,१३६,३९८	२०,६७७,५६३,९७५	१४,९४९,२०५,४२१
ब्याज खर्च	४.३०	१४,०७८,३६२,५८६	९,४३५,९८०,७४९	१४,०८०,७१६,४६०	९,४३८,९९८,९८४
खुद ब्याज आम्दानी		६,६३७,२१५,७०२	५,५४४,१५५,६४९	६,५९६,८४७,५१५	५,५१०,२०६,४३७
शुल्क तथा कमिशन आम्दानी	४.३१	१,७०४,६८०,९९३	१,४९८,७९३,३१२	१,५०५,५९२,३२३	१,३३७,१०१,२९७
शुल्क तथा कमिशन खर्च	४.३२	३२६,४५८,१८९	२३५,८७६,८९१	२८५,८८८,९६९	२०४,४९३,०७०
खुद शुल्क तथा कमिशन आम्दानी		१,३७८,२२२,८०४	१,२६२,९१६,४२१	१,२१९,७०३,३५४	१,१३२,६०८,२२७
खुद ब्याज, शुल्क तथा कमिशन आम्दानी		८,०१५,४३८,५०६	६,८०७,०७२,०६९	७,८१६,५५०,८६९	६,६४२,८१४,६६४
खुद व्यापारिक आम्दानी	४.३३	३७४,७३९,२८५	७९७,२८५,८३९	४४२,९२६,६८१	७७७,६४०,२७३
अन्य संचालन आम्दानी	४.३४	५५०,३६५,७७०	१,०७४,६९०,७४०	५३२,४८९,९००	१,०४२,३६०,८४४
जम्मा संचालन आम्दानी		८,९४०,५४३,५६१	८,६७९,०४८,६४८	८,७९१,९६७,४५०	८,४६२,८१५,७८१
कर्जा तथा अन्य हानीको नोक्सानी व्यवस्था/(फिर्ता)	४.३५	६०७,४७१,२११	७९३,०६९,०६९	६०७,४७१,२११	७९३,०६९,०६९
खुद संचालन आम्दानी		८,३३३,०७२,३५०	७,८८५,९७९,५७९	८,१८४,४९६,२३८	७,६६९,७४६,७१२
संचालन खर्च					
कर्मचारी खर्च	४.३६	२,७२८,७०८,२७५	२,४१३,९७५,५७७	२,६८५,०१५,४४४	२,३६८,२४१,३८१
अन्य संचालन खर्च	४.३७	८४३,४५२,१३७	९४९,७८६,१४०	८२७,८५५,८३१	९३२,१३७,९८५
हासकट्टी तथा परिषोधन	४.३८	४१४,५३१,६८७	२०६,६४३,३९८	४०५,०७२,२८३	२०२,६४१,८३०
संचालन मुनाफा		४,३४६,३८०,२५१	४,३१५,५७४,४६४	४,२६६,५५२,६८०	४,१६६,७२५,५१६
गैर संचालन आम्दानी	४.३९	९,१४३,२२४	१,१९८,८३७	८,६०९,६२०	५४०,४४९
गैर संचालन नोक्सानी	४.४०	१६,६९४,२३९	२४,६७९	१६,६९४,२३९	२४,६७९
आय कर अधिको मुनाफा		४,३३८,८२९,२३६	४,३१६,७४८,६२३	४,२५८,४६८,०६१	४,१६७,२४१,२८६
आयकर खर्च	४.४१				
चालु कर		१,४४२,३९७,९५०	१,३६६,६३८,५९४	१,३९६,८१६,३१९	१,३२७,७१६,९८५
स्थगन कर		(६२,२५२,२२८)	(११,०२१,८६०)	(४०,८१२,३००)	(१५,३०४,०४२)
यस अवधिको मुनाफा		२,९५८,६८३,५१४	२,९६१,१३१,८८९	२,९०२,४६४,०४२	२,८५४,८२८,३४३
नाफा वॉडफाँड					
बैंकको शेयर धनी		२,९३१,१३५,९७४	२,९०९,०४३,१५१	२,९०२,४६४,०४२	२,८५४,८२८,३४३
गैर नियन्त्रित स्वार्थ		२७,५४७,५४०	५२,०८८,७३७	-	-
यस अवधिको मुनाफा		२,९५८,६८३,५१४	२,९६१,१३१,८८९	२,९०२,४६४,०४२	२,८५४,८२८,३४३
प्रति शेयर आम्दानी					
आधारभुत प्रति शेयर आम्दानी		२३.४०	२३.२३	२३.१७	२२.७९
डाइलुटेड प्रति शेयर आम्दानी		२३.४०	२३.२३	२३.१७	२२.७९

प्रमेश श्रेष्ठ

प्रमुख - वित्त तथा लेखा

सुन्दर प्र. कडेल

प्रमुख कार्यकारी अधिकृत

मनोज कुमार केडिया

अध्यक्ष

नरेन्द्र कुमार अग्रवाल

राहुल अग्रवाल

दिनेश शंकर पालिखे

अंकित केडिया

मिना कुमारी सैजु

(संचालकहरू)

आजको मितिको संलग्न प्रतिवेदन अनुसार

सि.ए. अशेष राजबाहक

साम्भेदार

जि. पि. राजबाहक एण्ड कम्पनी

चार्टर्ड एकाउण्टेण्टस्

मिति - मंसिर २०, २०७९ (6 December 2022)

काठमाडौं



एकिकृत अन्य विस्तृत आम्दानीको विवरण

१ श्रावण २०७८ देखि ३२ आषाढ २०७९ सम्म (१६ जुलाई २०२१ देखि १६ जुलाई २०२२ सम्म)

रकम रु. मा

विवरण	नोट	समूह		बैंक	
		यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
यस वर्षको मुनाफा		२,९५८,६८३,५१४	२,९६१,१३१,८८९	२,९०२,४६४,०४२	२,८५४,८२८,३४३
आयकर पछिको अन्य विस्तृत आम्दानी		(१,५९७,७०४,१९९)	१,८०८,१०३,०५४	(१,५९७,७०४,१९९)	१,८०८,१०३,०५४
क) नाफा/नोक्सानमा पुनःवर्गीकरण नगरिने बुँदाहरू					
उचित मूल्यमा मापन गरिएका इक्विटी उपकरणका लगानीबाट भएका नाफा/(नोक्सान)		(२,१२८,४०८,१४७)	२,६९८,८२५,६९७	(२,१२८,४०८,१४७)	२,६९८,८२५,६९७
पुनःमूल्याङ्कनबाट भएका नाफा/(नोक्सान)		-	-	-	-
परिभाषित लाभ योजनाबाट विमाङ्किक नाफा/(नोक्सान)		(१६५,३५२,०५१)	(९७,६५३,९८६)	(१६५,३५२,०५१)	(९७,६५३,९८६)
माथि उल्लेख गरिएका बुँदाहरूको आयकर		६९६,०५६,०००	(७९३,०६८,६५७)	६९६,०५६,०००	(७९३,०६८,६५७)
नाफा/नोक्सानमा पुनःवर्गीकरण नगरिएका खुद अन्य विस्तृत आम्दानी		(१,५९७,७०४,१९९)	१,८०८,१०३,०५४	(१,५९७,७०४,१९९)	१,८०८,१०३,०५४
ख) नाफा/नोक्सानमा पुनःवर्गीकरण गरिएका वा गर्न सकिने बुँदाहरू					
नगद प्रवाहको हेजिङ्गबाट भएको नाफा/(नोक्सान)		-	-	-	-
वैदेशिक संचालनको कारण वित्तीय सम्पत्तिको विनिमय परिवर्तन गर्दा हुने सटही नाफा/(नोक्सान)		-	-	-	-
माथि उल्लेख गरिएका बुँदाहरूको आयकर		-	-	-	-
नाफा/नोक्सानमा वर्गीकरण नगरिएका अन्य खुद विस्तृत आम्दानी		-	-	-	-
नाफा/नोक्सानमा पुनःवर्गीकरण गरिएका वा गर्न सकिने खुद अन्य विस्तृत आम्दानी		-	-	-	-
ग) इक्विटी विधिबाट लेखाङ्कन गरिएको सम्बद्ध संस्थाको अन्य विस्तृत आम्दानीमा हिस्सा					
आयकर पछिको यस वर्षको अन्य विस्तृत आम्दानी		(१,५९७,७०४,१९९)	१,८०८,१०३,०५४	(१,५९७,७०४,१९९)	१,८०८,१०३,०५४
कूल यस वर्षको विस्तृत आम्दानी		१,३६०,९७९,३१५	४,७६९,२३४,९४२	१,३०४,७५९,८४४	४,६६२,९३१,३९७
कूल विस्तृत आम्दानीको बाँडफाँड					
बैंकको इक्विटी शेयर धनी		१,३३३,४३१,७७५	४,७१७,१४६,२०५	१,३०४,७५९,८४४	४,६६२,९३१,३९७
गैर नियन्त्रित स्वार्थ		२७,५४७,५४०	५२,०८८,७३७	-	-
कूल विस्तृत आम्दानी		१,३६०,९७९,३१५	४,७६९,२३४,९४२	१,३०४,७५९,८४४	४,६६२,९३१,३९७

प्रमेश श्रेष्ठ

प्रमुख - वित्त तथा लेखा

सुन्दर प्र. कडेल

प्रमुख कार्यकारी अधिकृत

मनोज कुमार केडिया

अध्यक्ष

नरेन्द्र कुमार अग्रवाल

राहुल अग्रवाल

दिनेश शंकर पालिखे

अंकित केडिया

मिना कुमारी सैजु

(संचालकहरू)

आजको मितिको संलग्न प्रतिवेदन अनुसार

सि.ए. अशेष राजबाहक

साम्भेदार

जि. पि. राजबाहक एण्ड कम्पनी

चार्टर्ड एकाउण्टेण्टस्

मिति - मंसिर २०, २०७९ (6 December 2022)

काठमाडौं

एकिकृत नगद प्रवाह विवरण

१ श्रावण २०७८ देखि ३२ आषाढ २०७९ सम्म (१६ जुलाई २०२१ देखि १६ जुलाई २०२२ सम्म)

रकम रु. मा

विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
कारोबार संचालनबाट नगद प्रवाह				
ब्याज आम्दानी	१३,८१५,९०४,१११	१४,३२७,००७,८३९	१३,८१६,२७८,११७	१४,३२५,३२२,७८९
शुल्क तथा अन्य आम्दानी	१,७१७,६८८,९०३	१,५०१,०८४,६९४	१,५०५,५९२,३२३	१,३३७,१०१,२९७
लाभांश आम्दानी	-	१२८,७८२	-	१२८,७८२
अन्य संचालन कारोबारहरूबाट आम्दानी	५५९,४४६,४२५	१,७२४,५०९,७५९	५५७,९३३,५३०	१,७२२,९००,२८४
ब्याज खर्च	(१३,५७२,१९२,०४२)	(८,९१५,१६२,०५५)	(१३,४६७,७६८,५२६)	(८,९१८,१८०,२८९)
कमिशन तथा शुल्क खर्च	(३२६,४५८,१८९)	(२३५,८७६,८९१)	(२८५,८८८,९६९)	(२०४,४९३,०७०)
कर्मचारी खर्च	(२,८७४,२३३,९४१)	(१,९०४,०६२,४७९)	(२,८३०,५४१,११०)	(१,८५८,३२८,२८१)
अन्य खर्च	(८६३,३७१,३५६)	(९४९,९३४,२१८)	(८४४,५५०,०७०)	(९३२,१६२,६६४)
संचालन सम्पत्ति तथा दायित्वको परिवर्तन अधिको संचालन नगद प्रवाह	(१,५४३,२१६,०८७)	५,५४७,६९५,४३०	(१,५४८,९४४,७०५)	५,४७२,२८८,८४८
संचालन सम्बन्धि चालु सम्पत्तिमा कमी/(वृद्धि)				
नेपाल राष्ट्र बैंकमा रहेको मौज्जात	२,०१०,१९३,४५७	१,७६७,३०३,१३०	२,०१०,१९३,४५७	१,७६७,३०३,१३०
बैंक तथा वित्तीय संस्थाहरूमा रहेको मौज्जात	२,९८८,३९५,११०	(२,२४१,६३४,१८५)	२,९८८,३९५,११०	(२,२४१,६३४,१८५)
अन्य व्यापारिक सम्पत्ति	५९,१९३,९९२	८५,८५१,३२५	-	१४७,०२१,२४८
बैंक तथा वित्तीय संस्थाहरूलाई दिएको कर्जा तथा सापट	(३७५,५३२,१३९)	(२,०२३,५१०,०५१)	(३७५,५३२,१३९)	(२,०२३,५१०,०५१)
ग्राहकलाई दिएको कर्जा तथा सापट	(२०,५३७,४४७,२७९)	(३५,९५८,५३६,५१३)	(२०,५३७,८६४,९४३)	(३५,९५४,०१२,९७१)
अन्य सम्पत्ति	४,२५१,८०९,४९७	९,६७२,६२४,९७८	४,२५१,०८७,११९	९,६६२,९८७,००८
कूल संचालन सम्बन्धि चालु सम्पत्तिमा कमी/(वृद्धि)	(११,६०३,३८७,३६२)	(२८,६९७,९०१,३१७)	(११,६६३,७२१,३९६)	(२८,६४१,८४५,८२२)
संचालन सम्बन्धि चालु दायित्वमा (कमी)/वृद्धि				
बैंक तथा वित्तीय संस्थाहरूलाई तिर्न बाँकी	(४८२,३६९,७३८)	९५७,७७४,४४६	(४८२,३६९,७३८)	९५७,७७४,४४६
नेपाल राष्ट्र बैंकलाई तिर्न बाँकी	१९,१०५,१९५,८४३	५,८३९,८५२,७१५	१९,१०५,१९५,८४३	५,८३९,८५२,७१५
ग्राहकको निक्षेप	१०,७१७,५५०,९७८	४१,२६६,५६८,१५५	१०,६२६,६३४,२५९	४१,३१४,५११,७८१
ऋण तथा सापटी	१,०२२,८००,०००	-	१,०२२,८००,०००	-
अन्य दायित्व	७४९,४९०,३४७	(१०,०१९,१९७,३३८)	१,०२९,८८७,२२५	(१०,२७८,५३३,७२३)
आयकर भुक्तानी अधिको कारोबार संचालनबाट खुद नगद प्रवाह	१७,९६६,०६३,९८१	१४,८९४,७९२,०९२	१८,०८९,४८१,४८८	१४,६६६,०४८,२४५
आयकर भुक्तानी	(१,६७५,०५०,८५३)	(१,३३१,९०३,२७५)	(१,६३४,००७,७५९)	(१,२९५,३१३,९३९)
कारोबार संचालनबाट खुद नगद प्रवाह	१६,२९१,०१३,१२८	१३,५६२,८८८,८१७	१६,४५५,४७३,७२८	१३,३६८,७३४,३०६
लगानी कारोबारबाट नगद प्रवाह				

विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
धितोपत्र लगानी खरिद	(१७,७५८,९०८,७०४)	(१६,४७८,४२८,७४७)	(१७,६७१,२७६,१०९)	(१६,५२४,५०८,५१२)
धितोपत्र लगानी बिक्रीबाट प्राप्ती	-	-	-	-
सम्पत्ति तथा उपकरणहरूको खरिद	(२,०४५,४२६,४७३)	(२१८,६३०,६०४)	(१,८७६,६८१,४५१)	(२११,५९८,६४३)
सम्पत्ति तथा उपकरणहरूको बिक्रीबाट प्राप्ती	४,९१५,१०१	२,१८०,८१४	१९,२५५,१६१	२,१८०,८१४
अमूर्त सम्पत्तिको खरिद	(१४,६०९,१०२)	(१०,६११,८६६)	(१४,६०९,१०२)	(१०,६११,८६६)
अमूर्त सम्पत्तिको बिक्रीबाट प्राप्ती	-	-	-	-
लगानी सम्पत्तिको खरिद	-	-	-	-
लगानी सम्पत्तिको बिक्रीबाट प्राप्ती	-	-	-	-
ब्याज आम्दानी	२,०१२,६०६,५८५	१,१८५,६९२,२०४	१,९७५,१०९,३५९	१,१५७,३९७,३६३
लाभांश आम्दानी	४३०,३१०,१७५	९८,१७६,१८९	४२८,९०५,१७५	९७,८८०,०४६
लगानी कारोबारमा खुद नगद प्रवाह	(१७,३७१,११२,४१८)	(१५,४२१,६२२,०१०)	(१७,१३९,२९६,९६६)	(१५,४८९,२६०,७९८)
वित्तीय कारोबारबाट नगद प्रवाह				
ऋणपत्र निष्काशनबाट प्राप्ती	४,०००,०००,०००	३,०००,०००,०००	४,०००,०००,०००	३,०००,०००,०००
ऋणपत्रको भुक्तानी	(५००,०००,०००)	-	(५००,०००,०००)	-
सुरक्षण नराखिएको सहायक आवधिक दायित्व निष्काशनबाट प्राप्ती	-	-	-	-
सुरक्षण नराखिएको सहायक आवधिक दायित्वको भुक्तानी	-	-	-	-
शेयर निष्काशनबाट प्राप्ती	-	-	-	-
लाभांश खर्च	(१६२,२१७,२४४)	(३४३,६३३,०१४)	(८२,२१७,२४४)	(२९३,६३३,०१४)
ब्याज खर्च	(५०२,९४१,९८३)	(५२०,८१८,६९५)	(६१२,९४७,९३४)	(५२०,८१८,६९५)
अन्य प्राप्ती/भुक्तानी	(१७,१०२,४७७)	(४८,१५३,९०३)	(१६८,०७८,१४९)	(४८,१५३,९०३)
वित्तीय कारोबारबाट खुद नगद प्रवाह	२,८१७,७३८,२९७	२,०८७,३९४,३८८	२,६३६,७५६,६७२	२,१३७,३९४,३८८
नगद प्रवाहमा भएको खुद (कमि)/वृद्धि	१,७३७,६३९,००७	२२८,६६१,१९५	१,९५२,९३३,४३५	१६,८६७,८९६
नगद तथा नगद समानमा रहेको शुरुवाती मौज्दात	६,१९८,८०५,२७१	५,९७०,१४४,०७६	५,९७६,०५५,५८८	५,९५९,१८७,६९२
नगद तथा नगद समानमा विनिमय दर परिवर्तनको असर	-	-	-	-
नगद तथा नगद समानमा रहेको अन्तिम मौज्दात	७,९३६,४४४,२७८	६,१९८,८०५,२७१	७,९२८,९८९,०२४	५,९७६,०५५,५८८

प्रमेश श्रेष्ठ
प्रमुख - वित्त तथा लेखा

सुन्दर प्र. कडेल
प्रमुख कार्यकारी अधिकृत

मनोज कुमार केडिया
अध्यक्ष

नरेन्द्र कुमार अग्रवाल
राहुल अग्रवाल
दिनेश शंकर पालिखे
अंकित केडिया
मिना कुमारी सैजु
(संचालकहरू)

आजको मितिको संलग्न प्रतिवेदन अनुसार
सि.ए. अशेष राजबाहक
साम्भेदार
जि. पि. राजबाहक एण्ड कम्पनी
चार्टर्ड एकाउण्टेण्ट्स

मिति - मंसिर २०, २०७९ (6 December 2022)
काठमाडौं

एकिकृत इक्विटीमा भएको परिवर्तनको विवरण

आषाढ मसान्त २०७९ (१६ जुलाई २०२२)

रकम रु. मा

विवरण	समूह											जम्मा इक्विटी
	शेयर पूँजी	शेयर प्रिमियम	साधारण जगेडा कोष	सटडी घटबट कोष	नियमनकारी कोष	उचित मूल्य कोष	पुनः मूल्याङ्कन कोष	संचित मुनाफा	अन्य कोष	जम्मा	गैर नियन्त्रित स्वार्थ	
१ श्रावण २०७७ को मौज्जात	१,७८७,७६७,१४२	-	२,६४२,७९४,६३१	३१,१२५,६५८	६११,८९१,६५८	६९७,८३३,८७२	-	१,३२७,९८४,०१०	१,०६७,२५७,१५२	१६,१६६,६३४,१२२	१९८,२७०,७६३,५६	१६,३६६,९०४,८८६
समायोजन/पुनःस्थापना	-	-	-	-	-	६९,३९१,१७०	-	-	-	६९,३९१,१७०	-	६९,३९१,१७०
१ श्रावण २०७७ को समायोजित/पुनःस्थापित मौज्जात	१,७८७,७६७,१४२	-	२,६४२,७९४,६३१	३१,१२५,६५८	६११,८९१,६५८	७६७,२०५,०४२	-	१,३२७,९८४,०१०	१,०६७,२५७,१५२	१६,२३६,०२५,२९३	१९८,२७०,७६३	१६,४३४,२९६,०५६
यस वर्षको विस्तृत आम्दानी	-	-	-	-	-	-	-	-	-	-	-	-
यस वर्षको मुनाफा	-	-	-	-	-	-	-	२,९०९,०४३,१५१	-	२,९०९,०४३,१५१	५२,०८८,७३६	२,९६१,१३१,८८७
कर पछिको अन्य विस्तृत आम्दानी	-	-	-	-	-	-	-	-	-	-	-	-
उचित मूल्यमा मापन गरिएका इक्विटी उपकरणका लगानीबाट भएको नाफा/(नोक्सान)	-	-	-	-	-	१,८८९,१७७,९८८	-	-	-	१,८८९,१७७,९८८	-	१,८८९,१७७,९८८
पुनः मूल्याङ्कनबाट भएको नाफा/(नोक्सान)	-	-	-	-	-	-	-	-	-	-	-	-
परिभाषित लाभ योजनाको किमाङ्किक (actuarial) नाफा/ (नोक्सान)	-	-	-	-	-	-	-	-	(६८,३१७,७९०)	(६८,३१७,७९०)	-	(६८,३१७,७९०)
नगद प्रवाहको हेजिङबाट भएको नाफा/(नोक्सान)	-	-	-	-	-	-	-	-	-	-	-	-
वैदेशिक संघालनको कारण वित्तीय सम्पत्तिको विनिमय परिवर्तन गर्दा हुने सटडी नाफा/(नोक्सान)	-	-	-	-	-	-	-	-	-	-	-	-
यस वर्षको विस्तृत आम्दानी	-	-	-	-	-	१,८८९,१७७,९८८	-	२,९०९,०४३,१५१	(६८,३१७,७९०)	४,७९९,८६३,३४८	५२,०८८,७३६	४,७८९,९५२,०८५
जगेडा कोषमा सारिएको रकम	-	-	५०६,३८७,१४९	-	११०,६५४,२७१	-	-	(१,१८५,१६८,९२१)	४९८,९२७,५०१	-	-	-
जगेडा कोषबाट स्थानान्तरण भएको रकम	-	-	-	-	(७८,५५३,२४८)	२९,६०३,३३६	-	५१,७६४,७६८	(६३,७५५,९०३)	(६०,८७१,०४७)	-	(६०,८७१,०४७)
इक्विटीमा सिधै देखाइएको शेयरधनीसँगको कारोबार	-	-	-	-	-	-	-	-	-	-	-	-
शेयर निष्काशन	-	-	-	-	-	-	-	-	-	-	-	-
शेयरमा आधारित भुक्तानी	-	-	-	-	-	-	-	-	-	-	-	-
शेयरधनीलाई लाभान्ध वितरण	-	-	-	-	-	-	-	-	-	-	-	-
बोनस शेयर निष्काशन	१,१७४,५३२,०५७	-	-	-	-	-	-	(८७१,०१२,०५७)	(३०३,५२०,०००)	-	-	-
नगद लाभान्ध भुक्तानी	-	-	-	-	-	-	-	(३१९,१३३,०१४)	-	(३१९,१३३,०१४)	(२४,५००,०००)	(३४३,६३३,०१४)
जम्मा योगदान	१,१७४,५३२,०५७	-	-	-	-	-	-	(१,१९०,१४५,०७१)	(३०३,५२०,०००)	(३१९,१३३,०१४)	(२४,५००,०००)	(३४३,६३३,०१४)
आषाढ मसान्त २०७८ को मौज्जात	१०,९६२,२९९,९९८	-	३,२९९,१८१,७८०	३१,१२५,६५८	६४३,९९३,६८२	२,६८६,०५६,३६६	-	१,९१३,४७७,९३७	१,१२९,७५०,९५९	२०,५८५,८८४,५८०	२२५,८५९,५००	२०,८११,७४४,०८०

रकम रु. मा

समूह													
विवरण	बैंकका साधारण शेरधनीका निमित्त												
	शेयर पूँजी	शेयर प्रिमियम	साधारण जगेडा कोष	साटही घटबढ कोष	नियमनकारी कोष	उचित मूल्य कोष	पुनः मूल्याङ्कन कोष	संचित मुनाफा	अन्य कोष	जम्मा	गैर नियन्त्रित स्वार्थ	जम्मा	इकिवटी
१ श्रावण २०७८ सालको मौज्जात	१०,९६२,२९९,९९८	-	३,२९९,९८९,७८०	३१,९२५,६५८	६४३,९९२,६८२	२,६८६,०५६,३६६	-	१,९९३,४७७,९३७	१,९२९,७९०,९५९	२०,५८५,८८४,५८०	२२५,८५९,५००	२०,८११,७४४,०८०	
समायोजन/पुनःस्थापना	-	-	-	-	-	-	-	(९,३७२,३५७)	-	(९,३७२,३५७)	-	(९,३७२,३५७)	
१ श्रावण २०७९ को समायोजन/पुनःस्थापित मौज्जात	१०,९६२,२९९,९९८	-	३,२९९,९८९,७८०	३१,९२५,६५८	६४३,९९२,६८२	२,६८६,०५६,३६६	-	१,९९३,४७७,९३७	१,९२९,७९०,९५९	२०,५७६,५९२,२२२	२२५,८५९,५००	२०,८०२,३७७,७२२	
यस वर्षको विस्तृत आम्दानी	-	-	-	-	-	-	-	-	-	-	-	-	
यस वर्षको मुनाफा	-	-	-	-	-	-	-	-	-	-	-	-	
कर पछिको अन्य विस्तृत आम्दानी	-	-	-	-	-	-	-	-	-	-	-	-	
उचित मूल्यमा मापन गरिएका इकिवटी उपकरणका लगानीबाट भएको नाफा/(नोक्सान)	-	-	-	-	-	(१,४८९,८८५,७०३)	-	-	-	(१,४८९,८८५,७०३)	-	(१,४८९,८८५,७०३)	
पुनः मूल्याङ्कनबाट भएको नाफा/(नोक्सान)	-	-	-	-	-	-	-	-	-	-	-	-	
परिभाषित लाम योजनाको बिमाङ्किक (actuarial) नाफा/(नोक्सान)	-	-	-	-	-	-	-	-	(१९५,७४६,४३६)	(१९५,७४६,४३६)	-	(१९५,७४६,४३६)	
नगद प्रवाहको हेजिङ्गबाट भएको नाफा/(नोक्सान)	-	-	-	-	-	-	-	-	-	-	-	-	
वैदेशिक संचालनको कारण वित्तीय सम्पत्तिको विनिमय परिवर्तन गर्दा हुने साटही नाफा/(नोक्सान)	-	-	-	-	-	-	-	-	-	-	-	-	
यस वर्षको विस्तृत आम्दानी	-	-	-	-	-	(१,४८९,८८५,७०३)	-	-	(१९५,७४६,४३६)	(१,६८५,६३१,१०६)	२७,५४७,५४७	१,३५३,०५९,३७७	
जगेडा कोषमा सारिएको रकम	-	-	५८७,०५९,७०७	९४,५७२,६८२	२५३,९३४,८०९	-	-	(१,७७६,०६०,२३०)	९२९,२९३,०४९	-	-	-	
जगेडा कोषबाट स्थानान्तरण भएको रकम	-	-	-	-	(४८,९७२,७२६)	(९८,४९८,५२७)	-	७५,३९९,९९३	(१७,९०२,४७७)	(९,९७६,५३७)	-	(९,९७६,५३७)	
इकिवटीमा सिधै देखाइएको शेयरधनीसँगको कारोबार	-	-	-	-	-	-	-	-	-	-	-	-	
शेयर निष्काशन	-	-	-	-	-	-	-	-	-	-	-	-	
शेयरमा आधारित मुक्तानी	-	-	-	-	-	-	-	-	-	-	-	-	
शेयरधनीलाई लामांश वितरण	-	-	-	-	-	-	-	-	-	-	-	-	
बोनस शेयर निष्काशन	१,५६२,९२७,६३६	-	-	-	-	-	-	(१,५६२,९२७,६३६)	-	-	-	-	
नगद लामांश मुक्तानी	-	-	-	-	-	-	-	(१२३,०९७,२४४)	-	(१२३,०९७,२४४)	(३९,२००,०००)	(१६२,२९७,२४४)	
जम्मा योगदान	१,५६२,९२७,६३६	-	-	-	-	-	-	(१,६८५,९४४,८८०)	-	(१,६८५,९४४,८८०)	(३९,२००,०००)	(१६२,२९७,२४४)	
आषाढ मसान्त २०७९ को मौज्जात	१२,५२४,४२६,८३४	-	३,८०६,२४९,४८७	४५,६९८,३४९	८४८,९५४,७५७	१,९७७,६७२,९३६	-	१,४४९,४३५,६३६	१,९९८,९९५,०८७	२१,७६९,८२४,२७७	२९४,२०७,०४९	२१,९८४,०३१,३१७	

विवरण	बैंक											जम्मा इक्विटी
	बैंकका साधारण शेयरधनीका निमित्त											
	शेयर पूँजी	शेयर प्रिमियम	साधारण जगेडा कोष	सटहरी घटबढ कोष	नियमनकारी कोष	उचित मूल्य कोष	पुनः मूल्याङ्कन कोष	संचित मुनाफा	अन्य कोष	जम्मा	शेयर नियन्त्रित स्वार्थ	
१ श्रावण २०७७ सालको मौज्दात	१,७८७,७६७,९४२	-	२,६२०,६८३,३००	३१,९२५,६५८	६९९,८९९,६५८	६९७,८९३,८७२	-	१,२४५,९८८,०५२	१,०९६,०००,९९४	९६,०९९,२७०,६७६	-	९६,०९९,२७०,६७६
समायोजन/पुनःस्थापना	-	-	-	-	-	६९,३९९,९७०	-	-	-	६९,३९९,९७०	-	६९,३९९,९७०
१ श्रावण २०७७ को समायोजन/पुनःस्थापित मौज्दात	१,७८७,७६७,९४२	-	२,६२०,६८३,३००	३१,९२५,६५८	६९९,८९९,६५८	७६७,२९५,०४२	-	१,२४५,९८८,०५२	१,०९६,०००,९९४	९६,०९९,२७०,६७६	-	९६,०९९,२७०,६७६
यस वर्षको विस्तृत आम्दानी	-	-	-	-	-	-	-	-	-	-	-	-
यस वर्षको मुनाफा	-	-	-	-	-	-	-	२,८५४,८२८,३४३	-	२,८५४,८२८,३४३	-	२,८५४,८२८,३४३
कर पछिको अन्य विस्तृत आम्दानी	-	-	-	-	-	-	-	-	-	-	-	-
उचित मूल्यमा मापन गरिएका इक्विटी उपकरणका लगानीबाट भएको नाफा/(नोक्सान)	-	-	-	-	-	१,८८९,९७७,९८८	-	-	-	१,८८९,९७७,९८८	-	१,८८९,९७७,९८८
पुनः मूल्याङ्कनबाट भएको नाफा/(नोक्सान)	-	-	-	-	-	-	-	-	-	-	-	-
परिभाषित लाम योजनाको बिमाङ्किक (actuarial) नाफा/(नोक्सान)	-	-	-	-	-	-	-	-	(६८,३५७,७९०)	(६८,३५७,७९०)	-	(६८,३५७,७९०)
नगद प्रवाहको हेजिङबाट भएको नाफा/(नोक्सान)	-	-	-	-	-	-	-	-	-	-	-	-
वैदेशिक संचालनको कारण वित्तीय सम्पत्तिको विनिमय परिवर्तन गर्दा हुने सटहरी नाफा/(नोक्सान)	-	-	-	-	-	-	-	-	-	-	-	-
यस वर्षको विस्तृत आम्दानी	-	-	-	-	-	१,८८९,९७७,९८८	-	२,८५४,८२८,३४३	(६८,३५७,७९०)	४,९७५,६४८,५४९	-	४,९७५,६४८,५४९
जगेडा कोषमा सारिएको रकम	-	-	५७०,९६५,६६९	-	११०,६५४,२७९	-	-	(१,१७९,२०५,२९२)	४९७,५८५,३५२	-	-	-
जगेडा कोषबाट स्थानान्तरण भएको रकम	-	-	-	-	(७८,५५३,२४८)	२९,६७३,३३६	-	५९,६६२,७६८	(६३,६५३,९०३)	(६०,८७९,०४७)	-	(६०,८७९,०४७)
इक्विटीमा सिधै देखाइएको शेयरधनीसँगको कारोबार	-	-	-	-	-	-	-	-	-	-	-	-
शेयर निष्काशन	-	-	-	-	-	-	-	-	-	-	-	-
शेयरमा आधारित भुक्तानी	-	-	-	-	-	-	-	-	-	-	-	-
शेयरधनीलाई लामांश वितरण	-	-	-	-	-	-	-	-	-	-	-	-
बोनस शेयर निष्काशन	१,९७४,५३२,०५७	-	-	-	-	-	-	(८७९,०९२,०५७)	(३०३,५२०,०००)	-	-	-
नगद लामांश भुक्तानी	-	-	-	-	-	-	-	(२९३,६३३,०९४)	-	(२९३,६३३,०९४)	-	(२९३,६३३,०९४)
जम्मा योगदान	१,९७४,५३२,०५७	-	-	-	-	-	-	(१,१६४,६४५,०७९)	(३०३,५२०,०००)	(२९३,६३३,०९४)	-	(२९३,६३३,०९४)
आषाढ मसान्त २०७८ को मौज्दात	१,९६२,२९९,९९८	-	३,९९९,६४८,९६९	३१,९२५,६५८	६४३,९९२,६८२	२,६८६,०५६,३६६	-	१,८०८,६२८,८००	१,०७८,०५४,६५३	२०,४०९,८०६,३२६	-	२०,४०९,८०६,३२६

रकम रु. मा

विवरण	बैंक											शेर नियमित स्वार्थ	जम्मा इक्विटी
	बैंकका साधारण शेरधनीका निमित्त												
	शेर पूँजी	शेर प्रिमियम	साधारण जगेडा कोष	सट्टही घटबढ कोष	नियमनकारी कोष	उचित मूल्य कोष	पुनः मूल्याङ्कन कोष	संचित मुनाफा	अन्य कोष	जम्मा	शेर नियमित स्वार्थ		
१ श्रावण २०७८ सालको मौज्जात	१०,९६२,२९९,९९८	-	३,९९९,६४८,९६९	३९,९२५,६५८	६४३,९९२,६८२	२,६८६,०५६,३६६	-	१,८०८,६२८,८००	१,०७८,०५४,६५३	२०,४०९,८०६,३२६	-	२०,४०९,८०६,३२६	-
समायोजन/पुनःस्थापना	-	-	-	-	-	-	-	(९,३७२,३५७)	-	(९,३७२,३५७)	-	(९,३७२,३५७)	-
१ श्रावण २०७८ को समायोजन/पुनःस्थापित मौज्जात	१०,९६२,२९९,९९८	-	३,९९९,६४८,९६९	३९,९२५,६५८	६४३,९९२,६८२	२,६८६,०५६,३६६	-	१,७९९,२५६,४४३	१,०७८,०५४,६५३	२०,३९२,४३३,९६९	-	२०,३९२,४३३,९६९	-
यस वर्षको विस्तृत आम्दानी	-	-	-	-	-	-	-	-	-	-	-	-	-
यस वर्षको मुनाफा	-	-	-	-	-	-	-	-	-	२,९०२,४६४,०४२	-	२,९०२,४६४,०४२	-
कर पछिको अन्य विस्तृत आम्दानी	-	-	-	-	-	-	-	-	-	-	-	-	-
उचित मूल्यमा मापन गरिएका इक्विटी उपकरणका लगानीबाट भएको नाफा/ (नोक्सान)	-	-	-	-	-	(१,४८९,८८५,७०३)	-	-	-	-	-	(१,४८९,८८५,७०३)	-
पुनः मूल्याङ्कनबाट भएको नाफा/(नोक्सान)	-	-	-	-	-	-	-	-	-	-	-	-	-
परिभाषित लाभ योजनाको बिमाङ्क (actuarial) नाफा/(नोक्सान)	-	-	-	-	-	-	-	-	-	(११५,७४६,४३६)	-	(११५,७४६,४३६)	-
नगद प्रवाहको हेजिङ्गबाट भएको नाफा/(नोक्सान)	-	-	-	-	-	-	-	-	-	-	-	-	-
वैदेशिक संचालनको कारण वित्तीय सम्पत्तिको विनिमय परिवर्तन गर्दा हुने सट्टही नाफा/(नोक्सान)	-	-	-	-	-	-	-	-	-	-	-	-	-
यस वर्षको विस्तृत आम्दानी	-	-	-	-	-	(१,४८९,८८५,७०३)	-	-	-	१,२९६,८३९,९०४	-	१,२९६,८३९,९०४	-
जगेडा कोषमा सारिएको रकम	-	-	५८४,९९२,५९४	९४,५७२,६८२	२५३,९३४,८०९	-	-	(१,७७२,९०६,३९८)	९२९,००६,३२९	-	-	-	-
जगेडा कोषबाट स्थानान्तरण भएको रकम	-	-	-	-	(४८,९७२,७२६)	(१८,४९८,५२७)	-	-	(१७,९०२,४७७)	(९,९७४,५३७)	-	(९,९७४,५३७)	-
इक्विटीमा सिधै देखाइएको शेरधनीसँगको कारोबार	-	-	-	-	-	-	-	-	-	-	-	-	-
शेर निष्काशन	-	-	-	-	-	-	-	-	-	-	-	-	-
शेरमा आधारित भुक्तानी	-	-	-	-	-	-	-	-	-	-	-	-	-
शेरधनीलाई लाभश वितरण	-	-	-	-	-	-	-	-	-	-	-	-	-
बोनस शेर निष्काशन	१,५६२,९२७,६३६	-	-	-	-	-	-	-	(१,५६२,९२७,६३६)	-	-	-	-
नगद लाभश भुक्तानी	-	-	-	-	-	-	-	(८२,२९७,२४४)	-	(८२,२९७,२४४)	-	(८२,२९७,२४४)	-
जम्मा योगदान	१,५६२,९२७,६३६	-	-	-	-	-	-	(१,६४४,३४४,८८०)	-	(८२,२९७,२४४)	-	(८२,२९७,२४४)	-
आषाढ मसान्त २०७९ को मौज्जात	१२,५२४,४२६,८३३	-	३,७७५,८४१,४८३	४५,६९८,३४९	८४८,९५४,७५७	१,९७७,६७२,९३६	-	१,३९९,८६८,४८९	१,८६६,२९२,०६२	२९,५९७,८७४,०९२	-	२९,५९७,८७४,०९२	-

बाँड्न योग्य नाफा/नोक्सानको तालिका

आषाढ मसान्त २०७९

नेपाल राष्ट्र बैंकको नियमावली बमोजिम

रकम रु. मा

विवरण	बैंक	
	यस वर्ष	गत वर्ष
आर्थिक वर्षको शुरुवाती संचित मुनाफा मौज्दात (पुनःस्थापित)	१५४,९११,५६३	८१,३४२,९८१
नाफा नोक्सान विवरण अनुसार खुद नाफा/(नोक्सान)	२,९०२,४६४,०४२	२,८५४,८२८,३४३
बाँडफाँड:		
१. साधारण जगेडा कोष	(५८४,९९२,५१४)	(५७०,९६५,६६९)
२. सटही घटबढ कोष	(१४,५७२,६८२)	-
३. पूँजी फिर्ता कोष	(८६०,४२६,५००)	(४६९,०३७,०६९)
४. संस्थागत सामाजिक उत्तरदायित्व कोष	(२९,०२४,६४०)	(२८,५४८,२८३)
५. कर्मचारी तालिम कोष	(३१,५५५,१८०)	-
६. अन्य		
क) लगानी समायोजन कोष	-	१५,५००,०००
ख) यस आर्थिक वर्षमा परिपक्व भएका अन्य विस्तृत आम्दानी मार्फत उचित मूल्यमा मापन गरिएका सामूहिक लगानी कोषहरूको अधिल्लो आ.व.सम्म भएको नाफा/(नोक्सानी)	२६,४२६,४६७	(४२,३९०,४८०)
नियमनकारी समायोजन अधिको नाफा/(नोक्सान)	१,५६४,०३०,५५५	१,८४०,७२९,८२३
नियमनकारी समायोजन:		
१. ब्याज वक्यौता (-)/अधिल्लो ब्याज वक्यौता प्राप्ति (+)	(१३७,३८८,३६५)	४६,३३७,०६५
२. कम कर्जा नोक्सानी व्यवस्था लेखांकन (-)/फिर्ता (+)	-	-
३. कम लगानीमा संभावित नोक्सानी व्यवस्था (-)/फिर्ता (+)	-	३२,२१६,१८३
४. कम गैर बैकिङ्ग सम्पत्तिको नोक्सानी व्यवस्था (-)/फिर्ता (+)	४८,९७२,७२६	(९७,२९३,६४२)
५. स्थगन कर सम्पत्ति लेखांकन (-)/फिर्ता (+)	-	-
६. ख्याती लेखांकन (-)/ख्यातीमा हानी (+)	-	-
७. मोलतोल खरिद (Bargain Purchase) मा लाभ लेखांकन (-)/फिर्ता (+)	-	-
८. विमाङ्किक (Actuarial) घाटाको लेखांकन (-)/फिर्ता (+)	(११५,७४६,४३६)	(१३,३६०,६२९)
बाँड्न योग्य नाफा/नोक्सान	१,३५९,८६८,४८१	१,८०८,६२८,८००

लेखा सम्बन्धी टिप्पणीहरू तथा प्रमुख लेखा नीतिहरू

१. बैंक

१.१ सामान्य जानकारी

सिद्धार्थ बैंक लिमिटेड (जसलाई यसपछि "बैंक" भनिन्छ) प्रचलित कानून बमोजिम नेपालमा स्थापित सीमित दायित्व भएको कम्पनी हो र यस बैंकको शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भई कारोबार भइरहेको छ । यस बैंकको रजिस्टर्ड कार्यालय काठमाडौं महानगरपालिका वडा नं. १ हात्तीसार, काठमाडौंमा अवस्थित छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम नेपालमा वाणिज्य बैकिङ्ग कारोबारहरू गर्नको लागि नेपाल राष्ट्र बैंक (नेपालको केन्द्रिय बैंक) बाट "क" वर्गको वित्तीय संस्थाको अनुमति बैंकले प्राप्त गरेको छ ।

१.२ वित्तीय विवरण

बैंकको २०७९ आषाढ मसान्तको वित्तीय विवरण अन्तर्गत बैंकको वित्तीय अवस्थाको विवरण, नाफा नोकसान विवरण, अन्य विस्तृत आम्दानीको विवरण, इक्विटीमा भएको परिवर्तन सम्बन्धि विवरण, नगद प्रवाह विवरण, प्रमुख लेखा नीतिहरू तथा लेखा सम्बन्धी टिप्पणीहरू समावेश छन् ।

१.३ प्रमुख कार्यहरू

बैंक

बैंकको प्रमुख कार्य आफ्ना ग्राहकहरूलाई शाखाहरू, रणनीतिक व्यावसायिक इकाईहरू, एक्सटेन्सन काउन्टरहरू, एटिएमहरू तथा एजेन्टहरूको संजाल मार्फत सम्पूर्ण वाणिज्य बैकिङ्ग कारोबारहरू प्रदान गर्नुका साथै एजेन्सि सेवाहरू, ट्रेड फाइनेन्स सेवाहरू, कार्ड सेवाहरू र इ-कमर्स सेवा तथा सुविधाहरू पनि प्रदान गर्नु रहेको छ ।

सहायक कम्पनीको स्वामित्व

सहायक कम्पनी	प्रमुख कार्यहरू	२०७९ आषाढ मसान्त	२०७८ आषाढ मसान्त
सिद्धार्थ क्यापिटल लिमिटेड	मर्चेन्ट बैकिङ्ग सुविधाहरू जस्तै सार्वजनिक निष्काशनको व्यवस्थापन, पोर्टफोलियो व्यवस्थापन, धितोपत्रहरूको प्रत्याभूति, सामुहिक लगानी कोष योजनाको व्यवस्थापन	५१% स्वामित्व	५१% स्वामित्व

सहायक कम्पनी

सहायक कम्पनी सिद्धार्थ क्यापिटल लिमिटेडले मर्चेन्ट तथा लगानी बैकिङ्ग सेवाहरू उपलब्ध गराउनुको साथै सार्वजनिक निष्काशनको व्यवस्थापन, पोर्टफोलियो व्यवस्थापन, धितोपत्रहरूको प्रत्याभूति, सामुहिक लगानी कोष योजनाहरूको व्यवस्थापन, केन्द्रिय डिपोजिटरी सेवा (CDS) अन्तर्गतको डिपोजिटरी सहभागी सेवाहरू तथा ग्राहकहरूको धितोपत्रहरूको अभिलेखिकरण र प्रशासनिक कार्यहरू प्रदान गर्दछ ।

२. वित्तीय विवरण तयारीका आधारहरू

२.१ अनुपालन सम्बन्धी उद्घोषण

The Institute of Chartered Accountants of Nepal (ICAN) द्वारा जारी Nepal Financial Reporting Standards (जसलाई यसपछि "NFRS" भनिन्छ) बमोजिम बैंकको वित्तीय विवरण तयार गरिएको छ जस अन्तर्गत वित्तीय अवस्थाको विवरण, नाफा नोकसान विवरण, अन्य विस्तृत आम्दानीको विवरण, इक्विटीमा भएको परिवर्तन सम्बन्धि विवरण, नगद प्रवाह विवरण, लेखा सम्बन्धी टिप्पणीहरू तथा प्रमुख लेखानीतिहरू समावेश छन् । यसको साथै वित्तीय विवरण तयार गर्दा कम्पनी ऐन, २०६३ बमोजिमका प्रावधानहरू पनि पालना गरिएको छ ।

२.२ रिपोर्टिङ अवधि तथा वित्तीय विवरणको स्वीकृति

क) रिपोर्टिङ अवधि

बैंकले वित्तीय विवरण नेपाली आर्थिक वर्षको आधारमा तयार गर्दछ । त्यस अनुरूपको अंग्रेजी मितिहरू देहाय बमोजिम छन् :

वित्तीय विवरण	नेपाली मिति	अंग्रेजी मिति
वित्तीय अवस्थाको विवरण	आषाढ ३२, २०७९	जुलाई १६, २०२२
नाफा नोक्सान विवरण	श्रावण १, २०७८ देखि आषाढ ३२, २०७९	जुलाई १६, २०२१ देखि जुलाई १६, २०२२
अन्य विस्तृत आम्दानीको विवरण	श्रावण १, २०७८ देखि आषाढ ३२, २०७९	जुलाई १६, २०२१ देखि जुलाई १६, २०२२
नगद प्रवाह विवरण	आषाढ ३२, २०७९	जुलाई १६, २०२२
इक्विटीमा भएको परिवर्तन	श्रावण १, २०७८ देखि आषाढ ३२, २०७९	जुलाई १६, २०२१ देखि जुलाई १६, २०२२

अघिल्लो आर्थिक वर्षको वित्तीय विवरण समेत पुनःवर्गीकरण गरिएको छ ।

ख) वित्तीय विवरणको जिम्मेवारी

कम्पनी ऐन, २०६३ को प्रावधान अनुसार बैंकको वित्तीय विवरणको तयारी तथा प्रस्तुतिको जिम्मेवारी संचालक समितिको रहेको छ ।

ग) संचालक समितिबाट वित्तीय विवरणको स्वीकृति

संलग्न वित्तीय विवरण मिति २०७९ मंसिर २० गते (तदनुसार ६ डिसेम्बर २०२२) मा सम्पन्न बैंकको संचालक समितिको बैठकले साधारण सभा समक्ष अनुमोदनको लागि पेश गर्ने गरी स्वीकृत गरेको छ ।

२.३ वित्तीय विवरण प्रस्तुतिको मुद्रा

बैंकको वित्तीय विवरण नेपाली रुपैयाँ (रु) मा प्रस्तुत गरिएको छ । यस आर्थिक वर्षमा बैंकको कार्यगत तथा प्रस्तुति मुद्रामा परिवर्तन भएको छैन ।

२.४ अनुमान, धारणा र स्वविवेकको प्रयोग

NFRS अनुरूप वित्तीय विवरण तयार गर्दा बैंकको व्यवस्थापनले केही निश्चित निर्णय, अनुमान र धारणाहरू बनाउन आवश्यक हुन्छ जसको असर लेखा नीति तथा रिपोर्ट गरिएको सम्पत्ति, दायित्व, आम्दानी र खर्चमा पर्न जान्छ । यी अनुमानका आधारमा आंकलन गरिएको रकम वास्तविक परिणामभन्दा भिन्न हुनसक्दछ ।

अनुमान तथा धारणाहरूलाई निरन्तर रूपमा समीक्षा गर्ने गरिन्छ । लेखाङ्कन अनुमानमा भएको संशोधनलाई सोही अवधिमा र यदि भविष्यमा असर पर्छ भने सो अवधिमा समेत लेखाङ्कन गरिन्छ ।

अनुमान, अनिश्चितता र स्वविवेकको प्रयोग हुने महत्वपूर्ण क्षेत्रहरू जसको कारण वित्तीय विवरणमा गम्भिर असर पर्दछ, त्यस्ता क्षेत्रहरू निम्न बमोजिम छन् :

२.४.१ निरन्तरता (Going Concern)

बैंकको संचालक समितिले संस्थाको निरन्तर संचालन हुन सक्ने क्षमताको मूल्याङ्कन गर्दा संस्था निरन्तर रूपमा संचालन हुन सक्ने पाएको छ । साथै संचालक समितिले बैंकको निरन्तर रूपमा संचालन हुन सक्ने क्षमतामा ह्रास पुऱ्याउने खालको कुनै घटना वा अवस्था पाएको छैन । तसर्थ बैंकको वित्तीय विवरण निरन्तरतामा आधारित रहेर तयार पारिएको छ ।

२.४.२ वित्तीय उपकरणको उचित मूल्य (Fair Value)

वित्तीय अवस्थाको विवरणमा लेखाङ्कन गरिने वित्तीय सम्पत्ति तथा वित्तीय दायित्वको उचित मूल्य यदि सक्रिय बजारबाट प्राप्त हुन्छ भने उक्त मूल्य त्यस्तो बजार मार्फत प्राप्त गरिन्छ । यदि उक्त मूल्य उपलब्ध नभएको खण्डमा अनुमान तथा स्वविवेकको प्रयोग गरी उचित मूल्यको आंकलन गरिन्छ । वित्तीय उपकरणहरूको मूल्याङ्कन सम्बन्धि विस्तृत रूपमा बुँदा ३.४ मा उल्लेख गरिएको छ ।

२.४.३ वित्तीय सम्पत्तिको हानि नोक्सानी - कर्जा तथा सापट

नाफा नोक्सान विवरणमा हानि नोक्सानी लेखाङ्कनको आंकलन गर्नको लागि बैकले प्रत्येक वित्तीय अवस्थाको विवरणको मितिमा व्यक्तिगत रूपमा महत्वपूर्ण ऋण तथा सापटको समीक्षा गर्ने गर्दछ । विशेषतः हानि नोक्सानी निर्धारण गर्दा भविष्यमा प्रवाह हुने नगदको रकम र समयको अनुमान गर्न व्यवस्थापनको स्वविवेक आवश्यक पर्दछ ।

यी अनुमानहरू थुप्रै कारक तत्वहरूमा आधारित हुन्छन् र वास्तविक परिणाम भन्दा फरक हुन सक्दछ जसको कारण भविष्यमा हुने हानि नोक्सानीमा परिवर्तन हुन सक्दछ ।

व्यक्तिगत रूपमा आंकलन गरिएका तर हानि नभएका महत्वपूर्ण ऋण तथा सापटहरू र व्यक्तिगत रूपमा महत्वपूर्ण नमानिएका कर्जा तथा सापटहरूलाई समान प्रकृतिका जोखिम भएका सम्पत्तिको समूहका आधारमा सामूहिक रूपमा आंकलन गरिन्छ । कुनै वस्तुगत प्रमाण भएको तर असर प्रष्ट नभएका नोक्सानी घटनाहरूको कारण जोखिम व्यवस्था निर्धारण गर्न सामूहिक रूपमा आंकलन गरिन्छ । सामूहिक रूपमा आंकलन गर्दा भाखा नाघेको अवधि, कर्जा गुणस्तर, पोर्टफोलियोको आकार तथा वर्तमान आर्थिक परिस्थिति जस्ता कर्जा सम्बन्धि तथ्यांकहरूलाई ध्यानमा राखिन्छ ।

२.४.४ अन्य विस्तृत आम्दानीमार्फत उचित मूल्यमा वर्गीकरण गरिएको वित्तीय सम्पत्तिको हानि नोक्सानी

बैकले अन्य विस्तृत आम्दानीमार्फत उचित मूल्यमा वर्गीकरण गरिएका ऋणपत्रहरूको हानि सम्बन्धी आंकलन गर्न प्रत्येक रिपोर्टिङ्ग मितिमा समीक्षा गर्ने गर्दछ । अन्य विस्तृत आम्दानीमार्फत उचित मूल्यमा वर्गीकरण गरिएका ऋणपत्रहरूमा हानि भएको भनी वस्तुगत प्रमाणहरू अन्तर्गत निष्काशनकर्ताको आर्थिक कठिनाई, सम्झौताको शर्तहरू पुरा नभएको जस्तै सावौं र ब्याज भुक्तानीमा ढिलाई वा नतिरेको, आदि पर्दछ । यदि खरिद मूल्यभन्दा उचित मूल्य धेरै वा दीर्घकालिन समयसम्म कम भएमा बैकले अन्य विस्तृत आम्दानीमार्फत उचित मूल्यमा वर्गीकरण गरिएका इक्विटी उपकरणहरूमा पनि नोक्सानी व्यवस्था गर्दछ । "मूल्यमा धेरै गिरावट" वा "दीर्घकालिन समय" निर्धारण गर्न स्वविवेकको आवश्यकता पर्दछ ।

२.४.५ आयकर

बैक आयकरको दायरामा पर्दछ र चालु, स्थगन र अन्य करहरूको कूल व्यवस्था निर्धारण गर्नको निम्ति बैकलाई लागु हुने करका नियमहरूको व्याख्याको कारण सृजित अनिश्चितताले वित्तीय विवरण तयार गर्दाको समयमा स्वविवेकको आवश्यकता पर्दछ ।

भविष्यमा करयोग्य आय सृजित हुने सम्भावना मानी उक्त करयोग्य आयमा समायोजन गर्न सकिनेसम्म कर नोक्सानीको आधारमा स्थगन कर सम्पत्ति लेखाङ्कन गरिएको छ । स्थगन कर सम्पत्तिको लेखाङ्कन गर्न स्वविवेकको आवश्यकता पर्दछ जुन भविष्यमा हुने करयोग्य नाफा, सम्भावित समय र भविष्यको कर योजनामा आधारित हुन्छ ।

२.४.६ परिभाषित लाभ योजना

परिभाषित लाभ योजना दायित्वको परल मूल्य तथा दायित्वको वर्तमान मूल्यहरू विमाङ्किक मूल्याङ्कनद्वारा निर्धारित गरिन्छ ।

विमाङ्किक मूल्याङ्कनको अनुमान गर्दा डिस्काउन्ट दर, भविष्यमा हुने तलव वृद्धि, मृत्युदर र भविष्यमा हुने सम्भावित पेन्सन वृद्धिलाई आधार मानेर गरिन्छ । यो योजना दीर्घकालिन प्रकृतिको भएकोले यस्ता अनुमानहरूमा अनिश्चितता रहन्छ । सबै अनुमानहरूको रिपोर्टिङ्ग मितिमा समीक्षा गर्ने गरिन्छ ।

मृत्युदर सार्वजनिक रूपमा उपलब्ध हुने मृत्युदरको तालिकाको आधारमा निश्चित गरिन्छ । भविष्यमा हुने तलव वृद्धि र पेन्सन वृद्धि दरहरू भविष्यमा वृद्धि हुने अपेक्षित तलव दरको आधारमा निर्धारण गरिन्छ ।

२.४.७ सम्पत्ति, प्लान्ट तथा उपकरणको उचित मूल्य

बैकको जग्गा तथा भवनलाई परल मूल्यमा देखाइएको छ । सम्पत्ति, प्लान्ट तथा उपकरणलाई उचित मूल्यमा नदेखाइएको कारण रिपोर्टिङ्ग मितिमा पुनःमूल्याङ्कन गरिएको छैन ।

२.४.८ सम्पत्ति, प्लान्ट तथा उपकरण (PPE) को उपयोगी समयावधि

बैंकले सम्पत्ति, प्लान्ट तथा उपकरणहरूलाई परल मूल्यको आधारमा लेखाङ्कन गर्दछ । बैंकले सम्पत्ति, प्लान्ट तथा उपकरणहरूको शेष मूल्य (residual value), उपयोगी समयावधि र ह्यासकट्टीको तरिका प्रत्येक रिपोर्टिङ्ग मितिमा समीक्षा गर्दछ । यस्ता मूल्य, दर र ह्यासकट्टीको तरिका व्यवस्थापनको अनुमानमा आधारित हुन्छन् जसकारण यसमा अनिश्चितता रहन्छ ।

२.४.९ प्रतिवद्धता तथा सम्भावित दायित्व

बैंकले सबै किसिमका जोखिमहरू ध्यानमा राखी ज्ञात भएका दायित्वहरूको रकम निर्धारण गर्दछ । बैंकले आफ्नो विगतको घटना क्रमको फलस्वरूप वर्तमानमा कुनै दायित्व सिर्जना हुने भएमा, आर्थिक लाभ हुने स्रोत बाहिरिने सम्भावना रहेको तथा दायित्व मापन गर्न सकिने पर्याप्त विश्वसनीय आधार भएको अवस्थामा बैंकले सम्भावित दायित्व व्यवस्था सिर्जना गर्ने गरेको छ । तसर्थ सम्भावित दायित्वहरूलाई वित्तीय अवस्थाको विवरणमा लेखाङ्कन गरिदैन । तर यी सम्भावित दायित्वहरू न्युन नभएसम्म लेखा सम्बन्धि टिप्पणीमा प्रस्तुत गरिन्छ ।

२.४.१० लगानी सम्पत्तिको वर्गीकरण

कुनै सम्पत्ति लगानी सम्पत्तिको रूपमा वर्गीकरण गर्न योग्य भए वा नभएको निर्धारण गर्नको लागि व्यवस्थापनको स्वविवेक आवश्यक पर्दछ । बैंकले यी स्वविवेकको एकनास रूपले प्रयोग गर्न मापदण्डहरूको विकास गरेको छ । कुनै सम्पत्ति जुन भाडा वापत कमाउन वा पूँजीको मूल्यवृद्धिको लागि राखिएको छ वा दुबै उद्देश्यको लागि धारण गरिएको छ र त्यो सम्पत्तिले बैंकको अन्य सम्पत्तिहरू भन्दा स्वतन्त्र रूपमा नगद प्रवाह उत्पन्न गर्न सक्दछ भने त्यो सम्पत्तिलाई लगानी सम्पत्तिको रूपमा वर्गीकरण गरिन्छ । त्यसैगरी कुनै सम्पत्ति जुन संचालनका लागि वा सेवा प्रदान गर्नका लागि वा प्रशासनिक उद्देश्यका लागि प्रयोग गरिन्छ र त्यो सम्पत्तिले एकल रूपमा प्रत्यक्ष नगद प्रवाहहरू उत्पन्न गर्न सक्दैन भने त्यस्ता सम्पत्तिलाई सम्पत्ति, प्लान्ट तथा उपकरणको रूपमा वर्गीकरण गरिन्छ । बैंकले वार्षिक रूपमा आफ्ना सम्पत्तिहरूको वर्तमान उपयोगलाई ध्यानमा राखि सम्पत्तिको वर्गीकरण गर्दछ ।

२.५ लेखाङ्कन नीतिमा परिवर्तन

अन्यथा उल्लेख नभएसम्म अधिल्लो आर्थिक वर्षको वित्तीय विवरण तयार गर्दा प्रयोग भएका लेखाङ्कन नीतिहरूमा कुनै बदलाव गरिएको छैन ।

२.६ जारी भई लागू नभएका मापदण्डहरू

IASB द्वारा जारी मापदण्डहरूमा संशोधन गरिएको छ र नयाँमापदण्डहरू IFRS को निम्ति सूचित गरिएका छन् । तर संशोधित तथा नयाँ मापदण्डहरू नेपाल लेखामान बोर्ड (ASB Nepal) ले सम्बोधन गरे पश्चात् मात्र लागू हुनेछन् । मापदण्डहरू जारी गरिएको तर वित्तीय विवरणहरू जारी गर्ने मितिसम्म अझ प्रभावकारी नभएको मापदण्डहरू देहाय बमोजिम छन् । बैंकले यी मापदण्डहरू ASB Nepal ले सम्बोधन गरे पश्चात् पालना गर्नेछ ।

क) IFRS 9 - वित्तीय उपकरण

IFRS 9 ले समयमै expected credit loss को आधारमा हानिको आंकलन गर्न सुझाव गर्दछ र वित्तीय उपकरणहरूको सुरुवात देखि नै expected credit loss को लेखाङ्कन गर्नु पर्दछ । यसले लेखाङ्कन विधि र जोखिम व्यवस्थापन गतिविधिलाई समेटेटी अनुमानित नोक्सानी लेखाङ्कन गर्ने threshold कम गर्दछ ।

IFRS 9, १ जनवरी २०१८ बाट प्रभावकारी भएतापनि NFRS 9 मा carve-outs को माध्यमले NAS 38 बमोजिम हानिको आंकलन गर्न सुझाव गरिएको छ । यदि expected credit loss को आधारमा हानिको आंकलन गरेमा बैंकको वित्तीय सम्पत्तिको अनुमानित नोक्सानी मापनमा असर पर्ने देखिन्छ ।

ख) IFRS 15 - ग्राहकहरूसँग गरिएको करारबाट हुने आम्दानी

IFRS 15 ले IAS 18 – Revenue र IAS 11 – Construction Contracts लाई प्रतिस्थापन गरेको छ । वित्तीय उपकरणहरू, लिज र वीमा करारहरू यसको दायरा भन्दा बाहिर छन् र यसले बैंकमा ठूलो असर नपर्ने अपेक्षा गरिएको छ ।

२.७ नअपनाएका नयाँ मापदण्ड र व्याख्याहरू

बैंकको वित्तीय विवरण नेपाल लेखामान बोर्डले जारी गरिसकेको Nepal Financial Reporting Standards (NFRS) को आधारमा तयार गरिएको छ ।

२.८ Discounting

दायित्वको चुक्ता र सम्पत्तिको प्राप्ति एक वर्ष भन्दा बढी समय पछि मात्र हुने भएमा र ती दायित्व तथा सम्पत्तिहरूको असर material भएमा बैंकले त्यस्ता सम्पत्ति र दायित्वलाई discounting गर्ने गर्दछ । Discount दर निर्धारण गर्नको लागि बैंकले विभिन्न आन्तरिक तथा बाह्य तत्वहरूको विश्लेषण गर्दछ ।

शेयर/ऋणपत्र जारी रकमको १ प्रतिशतसम्म immaterial मानी शेयर/ऋणपत्र जारी खर्च लेखाङ्कन गर्ने बैंकको नीती रहेको छ । त्यसैले शेयर/ऋणपत्रको उचित मूल्य गणना गदा शेयर/ऋणपत्र जारी खर्चलाई समावेश गरिएको छैन ।

समान अवधि भएको सरकारी ऋणपत्रको औसत आम्दानीलाई डिस्काउन्ट दर मानी कर्मचारी लाभ निर्धारण गरिन्छ ।

प्रमुख लेखा नीतिहरू

वित्तीय विवरण तयार गर्दा आधार मानिएका सर्वमान्य लेखा नीतिहरू तल उल्लेख गरिएका छन् । अन्यथा उल्लेख गरिएकोमा बाहेक यी नीतिहरूको पालना निरन्तर रूपमा गरिएका छन् ।

३.१ मापनका आधार

तल उल्लेख गरिएका material items मा बाहेक बैंकको वित्तीय विवरण ऐतिहासिक परल मूल्यको आधारमा तयार गरिएको छ ।

- उचित मूल्यमा मापन गरिएको अन्य विस्तृत आम्दानीमार्फत उचित मूल्यमा वर्गीकरण गरिएको वित्तीय सम्पत्ति ।
- परिभाषित लाभ दायित्वको वर्तमान मूल्यबाट योजना सम्पत्ति (Plan Asset) को उचित मूल्य घटाएर परिभाषित लाभ दायित्वलाई मापन गरिएको ।
- परिषोधित लागत (amortized cost) मा मापन गरेको वित्तीय सम्पत्ति तथा वित्तीय दायित्वलाई करिबी प्रभावकारी ब्याज दरको आधारमा मापन गरिएको छ ।

३.२ वित्तीय विवरण एकीकृत गर्ने आधार

क) व्यवसाय combination र ख्याति (Goodwill)

व्यवसाय combination र ख्यातिलाई नियन्त्रण प्राप्त हुँदाको समयमा NFRS 3 बमोजिम “Acquisition Method” अनुसार लेखाङ्कन गरिएको छ । उक्त Acquisition Method को लागि :

- नियन्त्रण प्राप्त गर्नेको पहिचान हुनु पर्छ ।
- नियन्त्रण प्राप्तिको मिति तय भएको हुनु पर्छ ।
- सम्पत्ति, दायित्व तथा Non-Controlling Interest को मापन हुनु पर्छ ।
- नियन्त्रण प्राप्त गर्दा को ख्याति वा Bargain Purchase बाट हुने लाभको मापन हुनु पर्छ ।

उक्त व्यवसाय combination र ख्यातिका Acquisition Method अनुसारको लेखाङ्कनमा Goodwill को रकम Negative आएमा सो रकमलाई NFRS 3 बमोजिम व्यापार प्राप्ति गर्दाको लाभको रूपमा नाफा नोक्सान खातामा आम्दानी जनाउने गरिन्छ । NFRS 3 को उक्त प्रावधानहरू बैंकले पहिलो पटक NFRS बमोजिमको वित्तीय विवरण बनाएको मिति पश्चात्का व्यवसाय प्राप्ति गर्दा मात्र लागु हुने हुँदा बैंकले प्रस्तुत वित्तीय विवरणहरू बनाउनु भन्दा पहिले गरिएका कुनै पनि व्यवसाय प्राप्ति कारोबारहरूमा भएका कुनै पनि ख्याति वा प्राप्ति गर्दाको लाभलाई मापन तथा लेखाङ्कन गरेको छैन ।

ख) गैर नियन्त्रित स्वार्थ (Non controlling interest)

एकिकृत वित्तीय अवस्थाको विवरणमा गैर नियन्त्रित स्वार्थलाई इक्विटी भित्र तर बैंकको शेयरधनीहरूको इक्विटीबाट छुट्टै प्रस्तुत गरिन्छ । नाफा नोक्सान र अन्य विस्तृत आम्दानीका प्रत्येक रकमहरूलाई बैंकको शेयरधनीहरू र गैर नियन्त्रित स्वार्थमा विभाजन गरिन्छ । सिद्धार्थ बैंक र गैर नियन्त्रित स्वार्थको अनुपात वर्तमान स्वामित्वको आधारमा निर्धारण गरिन्छ ।

गैर नियन्त्रित स्वार्थमा नकारात्मक मौज्दात भए तापनि एकिकृत वित्तीय विवरण तयार गर्दा कूल विस्तृत आम्दानीलाई बैंकको शेयरधनीहरू र गैर नियन्त्रित स्वार्थमा विभाजन गरिन्छ ।

ग) सहायक कम्पनीमा भएको लगानी

बैंकले नियन्त्रण गर्ने संस्थाहरू सहायक कम्पनी अन्तर्गत पर्दछ । बैंकसँग सहायक कम्पनीको नियन्त्रण लगायत मुनाफाको अधिकार निहित हुन्छ । यदि बैंकले कुनै संस्थाको मुनाफालाई प्रभाव पार्न सक्ने निर्णयहरूमा नियन्त्रण राख्दछ भने त्यस संस्थालाई बैंकले सहायक कम्पनी मान्दछ । बैंकले हरेक आर्थिक वर्षको अन्त्यमा आफ्नो सहायक कम्पनीमा आफ्नो नियन्त्रण अधिकारका वस्तुगत तथ्यहरूलाई समीक्षा गर्ने गर्दछ ।

सहायक कम्पनीहरूको वित्तीय विवरणलाई एकिकृत त्यस मितिबाट गरिन्छ जब सो संस्थाको नियन्त्रण बैंकको हकमा स्थानान्तरण गरिन्छ । त्यस पश्चात् नियन्त्रण रहनुजेलसम्मको आर्थिक वर्षहरूको वित्तीय विवरणमा सहायक कम्पनीहरूको एकिकरण गरिन्छ । बैंकका सहायक कम्पनीहरूको वित्तीय विवरणहरू बैंकको नीतिहरूलाई समान रूपमा प्रयोग गरी बैंकको रिपोर्टिङ अवधिका अनुसार नै तयार गरिन्छ । शुरुवाती मापन पछि बैंकले गरेको सहायक कम्पनीमा लगानीलाई परल मूल्यमा लेखाङ्कन गर्दछ ।

बैंकको सहायक कम्पनी (सिद्धार्थ क्यापिटल लिमिटेड) नेपालमा स्थापना भएको छ ।

घ) सहायक कम्पनीमा भएको नियन्त्रण गुमाउनु

सहायक कम्पनीमा भएको नियन्त्रण गुमाए पछि बैंकले सहायक कम्पनीसँग सम्बन्धित सम्पत्ति तथा दायित्वहरूलाई एकिकृत वित्तीय विवरणमा समावेश गर्दैन । तथापि बैंकले त्यस्ता सहायक कम्पनीमा गरेको लगानी यथावत राखेमा त्यसलाई नियन्त्रण गुमाएको मितिमा उचित मूल्यमा मापन गरिन्छ । उचित मूल्यमा मापन गर्दा उपयुक्त NFRS बमोजिम वित्तीय सम्पत्तिको शुरुवाती लेखाङ्कन गर्दाको उचित मूल्यलाई लिइन्छ । नियन्त्रित स्वार्थ गुमाएको खण्डमा भएको नाफा वा घाटालाई नाफा नोक्सान विवरणमा लेखाङ्कन गरिन्छ ।

ड.) विशेष उद्देश्य संस्था (SPE)

केही विशेष उद्देश्यको निम्ति स्थापित भएको संस्था जुन ट्रस्ट, साभेदारी वा दर्ता नभएको संस्थाको रूपमा स्थापना गरिएको हुन्छ, त्यस्ता संस्थाहरूलाई विशेष उद्देश्य संस्था भनिन्छ । यसको उदाहरणमा पट्टा, वित्तीय सम्पत्तिको सुरक्षण, अनुसन्धान तथा विकास क्रियाकलापहरूका लागि स्थापित संस्थाहरू पर्दछन् । विशेष उद्देश्य संस्थाको लेखाङ्कन निम्ति NFRS 10 - एकिकृत वित्तीय विवरण लागु हुन्छ । SPE लाई कानुनी रूपमा गठन गर्दा यस्ता प्रकारका कानुनी प्रावधानहरू सिर्जना गरिएका हुन्छन् जसको कारणले गर्दा त्यस्ता SPE हरूको व्यवस्थापन समूहको संचालन सम्बन्धि निर्णय गर्ने अधिकार कडा वा स्थायी रूपमा सीमित गरिएको हुन्छ ।

आ. व. २०७८/७९ सम्ममा बैंक सँग त्यस्ता कुनै पनि विशेष उद्देश्य संस्था रहेको छैन ।

च) एकिकरण गर्ने वेला कारोबारहरूको रद्दीकरण

एकिकृत वित्तीय विवरण तयार गर्दा अन्तर समूह सम्पत्ति तथा दायित्व, आम्दानी तथा खर्च, इक्विटी र inventory तथा स्थिर सम्पत्तिहरूलाई अन्तर समूहमा बेचविखन गर्दा भएको नाफा तथा नोक्सानलाई रद्द गरिएको छ ।

३.३ नगद तथा नगद समान

नगद तथा नगद समान अन्तर्गत नगद मौज्दात, बैंकमा रहेको मौज्दात र माग तथा अल्प सूचनामा प्राप्त हुने रकम पर्दछ । यस्ता नगद तथा नगद समानहरूको उचित मूल्यमा हुने परिवर्तनको जोखिम एकदमै कम हुन्छन् र बैंकले यी सम्पत्तिहरूको प्रयोग अल्पकालिन प्रतिवद्धता पुरा गर्न गर्दछ ।

नगद तथा नगद समानको विवरण वित्तीय विवरणको नोट ४.१ मा उल्लेख गरिएको छ ।

३.४ वित्तीय सम्पत्ति तथा वित्तीय दायित्व

३.४.१ प्रारम्भिक पहिचान

क) पहिचानको मिति

कुनै करार वा सम्झौता अन्तर्गत सृजित वित्तीय सम्पत्ति वा दायित्वको पहिचान सो करार वा सम्झौता भएकै मितिमा गरिन्छ । नियमित रूपमा खरिद बिक्री भई रहने वित्तीय सम्पत्तिको पहिचान उक्त खरिद बिक्री भएको मितिमा गरिएको छ ।

ख) वित्तीय उपकरणको पहिचान तथा शुरुवाती मापन

वित्तीय उपकरणहरूको शुरुवाती पहिचानमा वर्गीकरण गर्दा त्यसको उद्देश्य, प्रकृति र acquire गर्दाको व्यवस्थापनको सोचमा भर पर्दछ । सबै वित्तीय सम्पत्ति तथा वित्तीय दायित्वहरू सृजना हुँदाकै समयमा उक्त सम्पत्ति तथा दायित्वको बजार मूल्यलाई सो उपकरण जारी गर्दा वा प्राप्त गर्दा लागेको खर्चले समायोजन गरी आएको मूल्यमा मापन गरिएको छ । नाफा नोक्सान हिसाब मार्फत उचित मूल्यमा मापन गरिएका वित्तीय सम्पत्ति तथा वित्तीय दायित्वको सम्बन्धमा हुने कारोबार खर्चलाई नाफा नोक्सान विवरणमा देखाइन्छ ।

३.४.२ वित्तीय उपकरणहरूको वर्गीकरण तथा पछिको (Subsequent) मापन

वित्तीय सम्पत्तिको वर्गीकरण तथा पछिको (Subsequent) मापन

वित्तीय सम्पत्तिलाई शुरुमा निम्न बमोजिम कुनै एक वर्गमा वर्गीकृत गरिन्छ :

- १) नाफा नोक्सान विवरणमार्फत उचित मूल्यमा मापन गरिएको वित्तीय सम्पत्ति
 - व्यापारिक प्रयोजनको लागि धारण गरेको वित्तीय सम्पत्ति
 - नाफा नोक्सान विवरण मार्फत उचित मूल्य (FVTPL) मा निर्दिष्ट वित्तीय सम्पत्ति
 - २) परिषोधित लागतमा मापन गरिएका वित्तीय सम्पत्ति
 - ३) अन्य विस्तृत आम्दानीमार्फत उचित मूल्यमा मापन गरिएको वित्तीय सम्पत्ति
- वित्तीय सम्पत्तिको Subsequent मापन वर्गीकरणमा आधारित हुन्छ ।

१) नाफा नोक्सान विवरणमार्फत उचित मूल्यमा मापन गरिएको वित्तीय सम्पत्ति

यदि वित्तीय सम्पत्ति व्यापारिक प्रयोजनको लागि धारण गरेको वा FVTPL मा निर्दिष्ट गरिएको भए त्यस्ता सम्पत्ति नाफा नोक्सान विवरणमार्फत उचित मूल्यको आधारमा वर्गीकरण गरिएको हुन्छ ।

क) व्यापारिक प्रयोजनको लागि धारण गरेको वित्तीय सम्पत्ति

यदि वित्तीय सम्पत्तिलाई निकट भविष्यमा बिक्री अथवा पुनःखरिदको निम्ति प्राप्त गरिएको खण्डमा त्यस्ता सम्पत्तिलाई व्यापारिक प्रयोजनको लागि धारण गरेको भनेर वर्गीकरण गरिन्छ । यसलाई पोर्टफोलियोको भागको रूपमा राखि अल्पकालिन नाफाको लागि एकसाथ व्यवस्थापन गरिन्छ । हेजिङ्ग उपकरणको लागि निर्दिष्ट नगरिएका डेरिभेटिभ वित्तीय उपकरणहरू पनि यो वर्गमा सामेल गरिएको छ ।

व्यापारिक प्रयोजनको लागि धारण गरेको वित्तीय सम्पत्तिलाई वित्तीय विवरणमा उचित मूल्यको आधारमा लेखाङ्कन गरिन्छ । उचित मूल्यको परिवर्तनलाई खुद व्यापारिक आम्दानीमा लेखाङ्कन गरिन्छ । भुक्तानी पाउने अधिकार स्थापित भएपश्चात लाभान्श आम्दानीलाई खुद व्यापारिक आम्दानीमा देखाइन्छ ।

डेरिभेटिभ उपकरण बाहेकका व्यापारिक प्रयोजनको लागि धारण गरेको सम्पत्ति पोर्टफोलियोको बैंकले निकट भविष्यमा बिक्री गर्न मनसाय अझै सहि छ वा छैन भनी समीक्षा गर्दछ । बजार सक्रिय नरहेका कारण यदि बैंकले वित्तीय सम्पत्तिको व्यापार गर्न नसके तथा बैंकले भविष्यमा बेच्ने अपेक्षा परिवर्तन गरेमा बैंकले वित्तीय सम्पत्तिलाई पुनर्वर्गिकरण गर्न सक्दछ । सरकारी धितोपत्र र इक्विटी उपकरणहरू जसको प्रमुख उद्देश्य निकट समयभित्र बेच्नु अथवा पुनःखरिद गर्नु रहेको छ, ती सम्पत्तिहरू यस वर्गमा पर्दछन् ।

ख) FVTPL मा निर्दिष्ट वित्तीय सम्पत्ति

बैंकले वित्तीय सम्पत्तिलाई FVTPL मा निम्न अवस्थामा निर्दिष्ट गर्दछ :

- निर्दिष्ट गर्दा मापन वा पहिचानमा पूर्ण वा उल्लेखनिय रूपमा अस्थिरता घटाउँछ जुन अन्य तरिकाबाट सम्पत्ति मापन गर्दा उत्पन्न हुन्छ ।
- त्यस्ता सम्पत्तिहरू जुन वित्तीय सम्पत्ति, वित्तीय दायित्व अथवा दुबैको अंग हुन् र सोको व्यवस्थापन तथा मूल्याङ्कन उचित मूल्यको आधारमा जोखिम व्यवस्थापन वा लगानी रणनीति अनुरूप गरिन्छ ।
- त्यस्ता सम्पत्ति जसमा एक वा एक भन्दा बढी embedded derivatives समावेश गरिएको हुन्छ र त्यसले महत्वपूर्ण तरिकाले सम्भौतामा हुन सक्ने नगद प्रवाहलाई परिवर्तन गर्दछ ।

वित्तीय सम्पत्ति जसलाई FVTPL मा निर्दिष्ट गरिन्छ त्यसलाई वित्तीय अवस्थाको विवरणमा उचित मूल्यमा लेखाङ्कन गरिन्छ । उचित मूल्यमा कुनै पनि प्रकारको परिवर्तन भएमा सोलाई नाफा नोक्सान विवरण मा FVTPL मा निर्दिष्ट वित्तीय उपकरणहरूको खुद नाफा वा नोक्सान अन्तर्गत लेखाङ्कन गरिन्छ । पाकेको ब्याजलाई प्रभावकारी ब्याज दर अनुसार ब्याज आम्दानीमा लेखाङ्कन गरिन्छ ।

बैंकले कुनै पनि वित्तीय सम्पत्तिहरूलाई शुरुवाती लेखाङ्कन गर्दा FVTPL मा निर्दिष्ट गरेको छैन ।

२) परिषोधित लागतमा मापन गरिएका वित्तीय सम्पत्ति

परिषोधित मूल्यमा मापन गरिएका वित्तीय सम्पत्ति गैर डेरिभेटिभ वित्तीय सम्पत्ति हो जसको निश्चित वा निर्धारित भुक्तानी रकम र निश्चित भुक्तानी समय हुन्छ र बैंकले परिपक्वतासम्म धारण गर्ने क्षमता र मनसाय राखेको हुन्छ । शुरुवाती मापन पश्चात् परिषोधित लागतमा लेखाङ्कन गरिएका वित्तीय सम्पत्तिलाई प्रभावकारी ब्याजदरको प्रयोगबाट परिषोधित मूल्यमा हानि नोक्सानी घटाई मापन गरिन्छ । परिषोधनलाई ब्याज आम्दानी शीर्षकमा नाफा नोक्सान विवरणमा देखाइन्छ र लगानीमा हुन सक्ने कुनै प्रकारको हानि नोक्सानीलाई पनि नाफा नोक्सान विवरणमा देखाइन्छ ।

कर्जा तथा सापट

कर्जा तथा सापट अन्तर्गत निम्न उल्लेखित बाहेकका सक्रिय बजारमा सूचीकृत नभएका गैर डेरिभेटिभ वित्तीय सम्पत्ति समेत पर्दछन् जसको भुक्तानी निश्चित वा निर्धारित हुन्छन् :

- बैंकले निकट समयावधिमा वा तुरुन्त बेच्ने मनसाय राखेको र बैंकले शुरुवाती पहिचान गर्दा FVTPL मा निर्दिष्ट गरेको
- बैंकले शुरुवाती पहिचान गर्दा अन्य विस्तृत आम्दानीमार्फत उचित मूल्यमा वर्गीकरण गरेको
- कर्जा बिग्रेको अवस्थामा बाहेक बैंकले contractual नगदी प्रवाह मार्फत शुरुवाति लगानी उल्लेखनीय मात्रामा उठाउन नसक्ने

कर्जा तथा सापटमा ग्राहकलाई दिएको कर्जा र बैंक तथा वित्तीय संस्थाहरूलाई दिएको कर्जा पर्दछन् । शुरुवाती मापन पछि कर्जा तथा सापटलाई तत्पश्चात् प्रभावकारी ब्याज दर (EIR) को करिबी दर प्रयोग गरी परिषोधित मूल्यमा हानि घटाएर मापन गरिन्छ । परिषोधनलाई नाफा नोक्सान विवरणमा ब्याज आम्दानीमा देखाइन्छ । हानि नोक्सानीबाट भएको घाटालाई नाफा नोक्सान विवरणमा कर्जाको जोखिम व्यवस्था/(फिर्ता) तथा अन्य नोक्सानी शीर्षक अन्तर्गत लेखाङ्कन गरिन्छ ।

३) अन्य विस्तृत आम्दानीमार्फत उचित मूल्यमा वर्गीकरण गरिएको वित्तीय सम्पत्ति

अन्य विस्तृत आम्दानीमार्फत उचित मूल्यमा वर्गीकरण गरिएको वित्तीय सम्पत्तिहरूमा इक्विटी र debt उपकरणहरू पर्दछन् । जुन इक्विटी लगानी "व्यापारिक प्रयोजनको निम्ति धारण" र "FVTPL मा निर्दिष्ट" अन्तर्गत समावेश भएका हुँदैनन्, त्यस्ता इक्विटी लगानीहरूलाई अन्य विस्तृत आम्दानीमार्फत उचित मूल्यमा वर्गीकरण गरिन्छ । परिपक्वता मितिसम्म धारण गर्ने वा भविष्यमा बेचेर लाभ कमाउने उद्देश्यले खरिद गरिएका Debt उपकरणहरूलाई अन्य विस्तृत आम्दानीमार्फत उचित मूल्यमा वर्गीकरण गरिन्छ ।

प्रारम्भिक मापनपछि अन्य विस्तृत आम्दानीमार्फत उचित मूल्यमा वर्गीकरण गरिएको वित्तीय सम्पत्तिहरूलाई उचित मूल्यमा मापन गरिन्छ । प्राप्त नभएको नाफा र नोक्सानलाई प्रत्यक्ष रूपमा अन्य विस्तृत आय/खर्च मार्फत 'उचित मूल्य कोष' शीर्षकमा इक्विटीमा लेखाङ्कन गरिन्छ । यदि बैंकले सोही सेक्युरिटीमा एक भन्दा बढी लगानी धारण गर्छ भने सो को

बिक्री गर्दा त्यसलाई First in First out आधारमा बिक्री गरिएको मानिन्छ । अन्य विस्तृत आम्दानीमार्फत उचित मूल्यमा वर्गीकरण गरिएको वित्तीय सम्पत्तिहरूबाट आर्जित ब्याजलाई EIR प्रयोग गरी ब्याज आय भनेर लेखाङ्कन गरिन्छ । भुक्तानी लिने अधिकार सिर्जना भएपश्चात लाभांश आम्दानीलाई नाफा नोक्सान विवरणमा अन्य संचालन आम्दानी अन्तर्गत देखाइन्छ । त्यस्ता लगानीको हानिबाट सिर्जना भएको घाटालाई उचित मूल्य कोषबाट हटाई नाफा नोक्सान विवरणमा कर्जाको जोखिम व्यवस्था/(फिर्ता) तथा अन्य नोक्सानी भनेर देखाइन्छ ।

अन्य विस्तृत आम्दानीमार्फत उचित मूल्यमा वर्गीकरण गरिएको वित्तीय सम्पत्तिहरूमा यदि विदेशी मुद्रामा देखाइएको मौद्रिक सेक्युरिटीज भए ती सम्पत्तिहरूको परिषोधित मूल्यमा भएको परिवर्तन वा किताबी मूल्यमा हुने अन्य परिवर्तनले गर्दा विनिमय भिन्नता आएको खण्डमा अन्य विस्तृत आम्दानीमा देखाइन्छ ।

सामान्यतया वित्तीय उपकरणको शुरुवाती उचित मूल्य भनेको कारोबार मूल्य (consideration दिँदा वा लिँदाको उचित मूल्य) हुन्छ । केहि विशेष परिस्थितिमा भने समान उपकरणको वर्तमान बजारको कारोबार मूल्यको आधारमा उचित मूल्यको मापन गरिन्छ वा अन्य मूल्याङ्कन प्रविधि जस्तै ब्याजदर yield, Option को अस्थिरता र विनिमय दर अनुसार मापन गरिन्छ । कारोबार मूल्य र उचित मूल्यको भिन्नतालाई बैंकले व्यापारिक आम्दानी वा नोक्सान भनेर वित्तीय उपकरणको सुरुवातमा लेखाङ्कन गर्दछ ।

Unobservable बजारको तथ्याङ्कले वित्तीय उपकरणको मूल्याङ्कनमा महत्वपूर्ण प्रभाव पार्छ भने मूल्याङ्कन मोडलले देखाएको उचित मूल्य र कारोबार मूल्य बीचको सम्पूर्ण सुरुवाती भिन्नतालाई नाफा नोक्सान विवरणमा तुरुन्त लेखाङ्कन गरिदैन । यस भिन्नतालाई कारोबारको समयावधि वा उपयुक्त आधारहरू जस्तै observable inputs भएपछि, कारोबार समाप्त वा बन्द भएपछि वा बैंक अफसेटिङ्ग कारोबारमा प्रवेश गरेपछि लेखाङ्कन गरिन्छ ।

वित्तीय दायित्वको वर्गीकरण तथा पछिको मापन

शुरुवातमा नै बैंकले वित्तीय दायित्वको वर्गीकरण गर्दछ । सोही रूपमा वित्तीय दायित्वहरूलाई निम्न बमोजिम विभाजन गरिएको छ :

- १) नाफा नोक्सान विवरणमार्फत उचित मूल्यमा लेखाङ्कन गरिएका वित्तीय दायित्व
 - क) व्यापारिक प्रयोजनको लागि धारण गरिएको वित्तीय दायित्व
 - ख) FVTPL मा निर्दिष्ट वित्तीय दायित्व
- २) परिषोधित मूल्यमा लेखाङ्कन गरिएको वित्तीय दायित्व

१) नाफा नोक्सान विवरणमार्फत उचित मूल्यमा लेखाङ्कन गरिएका वित्तीय दायित्व

नाफा नोक्सान विवरणमार्फत उचित मूल्यमा मूल्याङ्कन गरिएका वित्तीय दायित्व अन्तर्गत व्यापारिक प्रयोजनको लागि धारण गरिएका वित्तीय दायित्व र FVTPL मा निर्दिष्ट वित्तीय दायित्व पर्दछन् । शुरुवाती पहिचान पश्चात् नाफा नोक्सान विवरणमार्फत उचित मूल्यमा लेखाङ्कन गरिएका वित्तीय दायित्वमा कुनै प्रकारको परिवर्तन भएमा नाफा नोक्सान विवरणमा देखाइन्छ ।

क) व्यापारिक प्रयोजनको लागि धारण गरिएको वित्तीय दायित्व

यदि वित्तीय दायित्वलाई निकट भविष्यमा बिक्री अथवा पुनःखरिदको निम्ति प्राप्त गरिएको छ भने त्यसलाई व्यापारिक प्रयोजनको लागि धारण गरेको भनेर वर्गीकरण गरिन्छ । यसलाई पोर्टफोलियोको भागको रूपमा राखि अल्पकालिन नाफाको लागि एकसाथ व्यवस्थापन गरिन्छ । यो वर्गमा डेरिभेटिभ वित्तीय उपकरणहरू पनि सामेल गरिएको छ जुन हेजिङ्ग उपकरणको लागि निर्दिष्ट गरिएको छैन ।

ख) FVTPL मा निर्दिष्ट वित्तीय दायित्व

बैंकले वित्तीय दायित्वलाई FVTPL मा निम्न परिस्थितिहरूमा प्रस्तुत गर्दछ :

- निर्दिष्ट गर्नाले मापन वा पहिचानमा पूर्ण वा उल्लेखनिय रूपमा अस्थिरता घटाउँछ जुन अन्य तरिकाबाट दायित्व मापन गर्दा उत्पन्न हुन्छ ।
- त्यस्ता दायित्वहरू जुन वित्तीय सम्पत्ति, वित्तीय दायित्व अथवा दुबैको अंग हुन् र सोको व्यवस्थापन तथा मूल्याङ्कन उचित मूल्यको आधारमा जोखिम व्यवस्थापन वा लगानी रणनीति अनुरूप गरिन्छ ।

- त्यस्ता दायित्वहरू जसमा एक वा एक भन्दा बढी embedded derivatives समावेश गरिएको हुन्छ र त्यसले महत्वपूर्ण तरिकाले सम्झौतामा हुन सक्ने नगद प्रवाहलाई परिवर्तन गर्दछ ।

२) परिषोधित लागतमा लेखाङ्कन गरिएको वित्तीय दायित्व

नाफा नोक्सान विवरणमा बजार मूल्य समायोजन हुने प्रकृतिका वित्तीय दायित्व बाहेक अन्य सबै वित्तीय दायित्वलाई परिषोधित लागतमा वर्गीकृत गरिएको छ । शुरुवाती मापन पश्चात् परिषोधित लागतमा लेखाङ्कन गरिएका वित्तीय दायित्वलाई प्रभावकारी ब्याजदरको प्रयोगबाट मापन गरिन्छ । निश्चित भुक्तानी अवधि भएका निक्षेप तथा debt उपकरणहरूलाई परिषोधित लागतमा करिबी प्रभावकारी ब्याजदरको प्रयोगबाट मापन गरिएको छ । शेयर/ऋणपत्र जारी रकमको १ प्रतिशतसम्म immaterial मानी शेयर/ऋणपत्र जारी खर्च लेखाङ्कन गर्ने बैंकको नीती रहेको छ । त्यसैले शेयर/ऋणपत्रको उचित मूल्य गणना गर्दा शेयर/ऋणपत्र जारी खर्चलाई समावेश गरिएको छैन । परिषोधनलाई ब्याज खर्च शीर्षकमा नाफा नोक्सान विवरणमा देखाइन्छ र दायित्व निसर्ग हुँदाको समयको नाफा वा घाटालाई पनि नाफा नोक्सान विवरणमा लेखाङ्कन गरिन्छ ।

३.४.३ वित्तीय उपकरणहरूको पुनःवर्गीकरण

क) नाफा नोक्सान विवरणमार्फत उचित मूल्यमा लेखाङ्कन गरिएका वित्तीय उपकरणको पुनःवर्गीकरण

बैंकले नाफा नोक्सान विवरणमार्फत उचित मूल्यमा लेखाङ्कन गरिएका डेरिभेटिभ वित्तीय उपकरणहरूलाई पुनःवर्गीकरण गर्दैन । FVTPL मा निर्दिष्ट गरिएका गैर डेरिभेटिभ वित्तीय उपकरणहरू प्रारम्भिक लेखाङ्कन पछि पुनःवर्गीकरण गरिदैन ।

बैंकले नाफा नोक्सान विवरणमार्फत उचित मूल्यमा लेखाङ्कन गरिएका वित्तीय उपकरणको पुनःवर्गीकरण सो उपकरण प्राप्त गर्दाको समयमा व्यवस्थापनले छनौट गरेको व्यावसायिक model मा परिवर्तन भएको अवस्थामा मात्र गर्न सक्दछ । शुरुवाती मापन नाफा नोक्सान विवरणमार्फत उचित मूल्यमा लेखाङ्कन गरिएको सम्पत्तिको रूपमा भएको र जुन कर्जा तथा सापटको परिभाषामा समेत पर्दछ भने बैंकले यदि त्यस सम्पत्तिलाई परिपक्वता मिति सम्म धारण गर्ने मनशाय र क्षमता राख्दछ भने त्यस सम्पत्तिलाई FVTPL बाट पुनःवर्गीकरण गर्न सकिन्छ ।

पुनःवर्गीकरणको मितिमा वित्तीय उपकरणको उचित मूल्यलाई पुनःवर्गीकरण पश्चात् नयाँ परल मूल्य वा परिषोधित मूल्य मानिन्छ । यसरी पुनःवर्गीकरण गर्दा पुनःवर्गीकरण मिति सम्म लेखाङ्कन भई सकेको कुनै पनि नाफा वा नोक्सानलाई नाफा वा नोक्सानको विवरणमा फिर्ता गरिदैन ।

यदि वित्तीय सम्पत्ति पुनःवर्गीकरण गरे पछि भविष्यमा नगद प्राप्तिको अनुमानमा वृद्धि भएमा सोको प्रभावलाई अनुमानमा परिवर्तन भएको मितिमा सम्पत्तिको किताबी मूल्यमा समायोजन नगरी प्रभावकारी ब्याजदरमा समायोजन गरिन्छ ।

ख) अन्य विस्तृत आम्दानीमार्फत उचित मूल्यमा वर्गीकरण गरिएको वित्तीय उपकरणको पुनःवर्गीकरण

सोच वा क्षमतामा परिवर्तन भएमा र विश्वसनीय उचित मूल्य उपलब्ध नभएको दुर्लभ परिस्थितिहरूमा वित्तीय सम्पत्तिहरूलाई अन्य विस्तृत आम्दानीमार्फत उचित मूल्य वर्गबाट निकाली पुनःवर्गीकरण गरिन्छ ।

प्रारम्भिक लेखाङ्कन गर्दा अन्य विस्तृत आम्दानीमार्फत उचित मूल्यमा वर्गीकरण गरिएका वित्तीय सम्पत्ति कर्जा तथा सापटको परिभाषामा परेको खण्डमा र यदि बैंकको सोच तथा क्षमता परिपक्वतासम्म वा धेरै लामो समय सम्म धारण गर्ने रहेको छ भने ती सम्पत्तिलाई बैंकले अन्य विस्तृत आम्दानीमार्फत उचित मूल्य वर्गीकरणबाट कर्जा तथा सापट शीर्षकमा सार्न सक्दछ ।

पुनःवर्गीकरणको मितिमा वित्तीय उपकरणको उचित मूल्यलाई, पुनःवर्गीकरण पश्चात् नयाँ परल मूल्य वा परिषोधित मूल्य मानिन्छ । नयाँ परिषोधित मूल्य र परिपक्वताको मूल्य बीचको फरक प्रभावी ब्याजदरको प्रयोग गरेर सम्पत्तिको बाँकी अवधिमा अपलेखन गरिन्छ । अन्य विस्तृत आम्दानीको विवरणमा लेखाङ्कन भैसकेका पुनःवर्गीकृत वित्तीय सम्पत्तिसँग सम्बन्धित कुनै पनि लाभ वा हानिको निम्नानुसार लेखाङ्कन गरिन्छ :

१) निश्चित परिपक्वता भएका वित्तीय सम्पत्ति

पुनःवर्गीकरणको दिनसम्म पहिचान भएका नाफा वा नोक्सानलाई लगानीको बाँकी समयावधिमा प्रभावकारी ब्याजदरका आधारमा नाफा नोक्सान विवरणमा अपलेखन गरिन्छ । यदि सो वित्तीय सम्पत्तिमा पछि हानि भएमा, अन्य विस्तृत आम्दानीमा लेखाङ्कन गरेका त्यस्ता कुनै अधिल्लो नाफा वा नोक्सानलाई इक्विटीबाट हटाएर नाफा नोक्सान विवरणमा पुनःवर्गीकरण गरिन्छ ।

२) निश्चित परिपक्वता नभएका वित्तीय सम्पत्ति

पुनःवर्गीकरणको दिनसम्म पहिचान भएका नाफा वा नोक्सानलाई सो वित्तीय सम्पत्ति बिक्रि वा निसर्ग भएमा मात्रै नाफा नोक्सान विवरणमा लेखाङ्कन गरिन्छ । यदि सो वित्तीय सम्पत्तिमा पछि हानि भएमा, अन्य विस्तृत आम्दानीमा लेखाङ्कन गरेका त्यस्ता कुनै अधिल्लो नाफा वा नोक्सानलाई इक्विटीबाट हटाएर नाफा नोक्सान विवरणमा पुनःवर्गीकरण गरिन्छ ।

यदि वित्तीय सम्पत्ति पुनःवर्गीकरण गरे पछि भविष्यमा नगद प्राप्तिको अनुमानमा वृद्धि भएमा सो को प्रभावलाई अनुमानमा परिवर्तन भएको मितिमा सम्पत्तिको किताबी मूल्यमा समायोजन नगरी प्रभावकारी ब्याजदरमा समायोजन गरिन्छ ।

ग) परिषोधित मूल्यमा लेखाङ्कन गरिएको वित्तीय उपकरणको पुनःवर्गीकरण

यदि सोच र क्षमतामा परिवर्तनको कारण कुनै उपकरणलाई परिषोधित मूल्यमा लेखाङ्कन गरिएको वित्तीय उपकरण अन्तर्गत वर्गीकरण गर्न उपयुक्त छैन भने बैकले ती उपकरणलाई अन्य विस्तृत आम्दानीमार्फत उचित मूल्यमा पुनःवर्गीकरण गर्न सक्दछ । वित्तीय उपकरणको पुनःवर्गीकरण गर्नु अधिको किताबी मूल्य र उचित मूल्य बीचको फरकलाई अन्य विस्तृत आम्दानीमार्फत इक्विटीमा लेखाङ्कन गरिन्छ ।

३.४.४ वित्तीय सम्पत्ति तथा दायित्वको निसर्ग

क) वित्तीय सम्पत्तिको निसर्ग

निम्न उल्लेखित कुनै पनि अवस्थामा बैकको वित्तीय सम्पत्ति पुर्ण वा आंशिक रूपमा निसर्ग भएको स्थिति हुन आउँछ :

- सम्झौता अनुसारको नगद प्रवाहमा भएको अधिकार समाप्त हुँदा
- सम्झौता अनुसारको नगद प्रवाहमा भएको अधिकार हस्तान्तरण गरिएमा
- बैकले 'pass-through' व्यवस्था अनुरूप प्राप्त भएको नगद प्रवाह तेश्रो पक्षलाई भुक्तानी गर्ने दायित्व धारण गरेमा तथा बैकले सो सम्पत्तिको सम्पुर्ण जोखिम तथा प्रतिफल हस्तान्तरण गरेमा वा जोखिम र प्रतिफलको हस्तान्तरण नगरी वा आफैँ साथ नराखि सम्पत्तिको नियन्त्रण हस्तान्तरण गरेमा

यसरी निसर्ग भएको वित्तीय सम्पत्ति निसर्ग हुँदा रहेको किताबी मूल्य र सो निसर्गबाट प्राप्त मूल्य तथा सो सँग सम्बन्धित अन्य विस्तृत आम्दानीको विवरणमा रहेको संचित नाफा वा घाटाको योगमा फरक भएमा सो फरक रकमलाई नाफा नोक्सान विवरणमा लेखाङ्कन गरिन्छ ।

उल्लेखनीय जोखिम र प्रतिफलको हस्तान्तरण नगरी वा आफू साथ नराखी वा सो सम्पत्तिको नियन्त्रण हस्तान्तरण नगरी बैकले नगद प्रवाह प्राप्तिको अधिकार हस्तान्तरण गरेमा वा 'pass-through' को व्यवस्था गरेमा, बैकको संलग्नताको हद सम्म सम्पत्ति लेखाङ्कन गरिन्छ । त्यस अवस्थामा बैकले सम्बन्धित दायित्व पनि लेखाङ्कन गर्दछ । हस्तान्तरित सम्पत्ति र दायित्वलाई बैकसँग रहेको अधिकार तथा दायित्व दर्शाउने आधारमा मापन गरिन्छ ।

बैकको यथावत संलग्नताले हस्तान्तरित सम्पत्तिको ग्यारेन्टिको रूप लिएमा, यथावत संलग्नताको हद, मूल किताबी मूल्य तथा बैकले पुनःभुक्तानी गर्नु पर्ने सक्ने अधिकतम प्राप्त प्रतिफल मध्य जुन कम छ सो रकममा मापन गरिन्छ ।

ख) वित्तीय दायित्वको निसर्ग

कुनै वित्तीय दायित्वसँग जोडिएको दायित्वहरू समाप्त भएको अवस्थामा सो दायित्व निसर्ग भएको मानिन्छ । हालको वित्तीय दायित्वलाई सोही lender को अर्को वित्तीय दायित्वमार्फत प्रतिस्थापन भएमा र सो हुँदा उल्लेखीय फरक प्रावधानहरू वा हालको दायित्वको प्रावधानहरू उल्लेखनीय रूपमा परिमार्जन भएमा, त्यस्ता परिमार्जन र परिवर्तनलाई निसर्ग भएको मानेर नयाँ दायित्व लेखाङ्कन गरिन्छ । यसरी निसर्ग हुँदा उक्त वित्तीय दायित्वको किताबी मूल्य र निसर्ग हुँदा तिरेको मूल्यमा हुने फरकलाई नाफा नोक्सान विवरणमा लेखाङ्कन गरिन्छ ।

ग) पुनःखरिद तथा रिभर्स पुनःखरिद सम्झौताहरू

निश्चित भविष्यमा पुनःखरिद गर्ने सम्झौता गरी बेचेका securities हरूलाई बैंकले वित्तीय अवस्थाको विवरणबाट हटाउँदैन किनकि बैंकले प्रायः सबै जोखिम र स्वामित्व आफ्नो अधिनमा राखेको हुन्छ । पुनःखरिद सम्झौता अन्तर्गत बेचेका securities बाट प्राप्त नगदको हकमा र आर्जित (accrued) ब्याजको हकमा समेत बैंकले वित्तीय अवस्थाको विवरणमा फिर्ता गर्नु पर्ने दायित्व लेखाङ्कन गर्दछ । बिक्री र पुनःखरिद मूल्य बीचको अन्तरलाई ब्याज खर्चको रूपमा मानिन्छ र प्रभावकारी ब्याजदरको उपयोग गरेर सम्झौताको अवधिमा accrue गरिन्छ । बैंकसँग securities हरूलाई बेच्ने वा पुनःप्लेज गर्ने अधिकार छ भने उचित लागे अनुसार बैंकले आफ्नो वित्तीय अवस्थाको विवरणमा securities हरूलाई व्यापारिक प्रयोजनको लागि धारण गरिएको वित्तीय सम्पत्ति (pledged as collateral) वा अन्य विस्तृत आम्दानीमाफत उचित मूल्यमा वर्गीकरण गरिएको वित्तीय सम्पत्ति (pledged as collateral) को रूपमा पुनःवर्गीकरण गर्न सक्दछ ।

त्यसैगरी भविष्यमा पुनःबिक्री गर्ने सम्झौता गरी खरिद गरेका securities हरूलाई बैंकले वित्तीय अवस्थाको विवरणमा लेखाङ्कन गर्दैन । पुनःबिक्री सम्झौता अन्तर्गत खरिद गरेका securities बाट प्राप्त नगद र अर्जित (accrued) ब्याजको रकमलाई समेत बैंकले वित्तीय अवस्थाको विवरणमा 'Reverse repurchase agreements' अन्तर्गत लेखाङ्कन गर्दछ । खरिद र पुनःबिक्री मूल्य बीचको अन्तरलाई ब्याज आम्दानीको रूपमा मानिन्छ र प्रभावकारी ब्याजदरको प्रयोग गरेर सम्झौताको अवधिमा accrue गरिन्छ । यदि securities पुनःबिक्री सम्झौतामा खरिद गरी तेस्रो पक्षहरूलाई बेचेको छ भने securities फिर्ता गर्ने दायित्वलाई व्यापारिक प्रयोजनको लागि धारण गरिएको वित्तीय दायित्व अन्तर्गत short sale को रूपमा लेखाङ्कन गरिन्छ र उचित मूल्यमा मूल्याङ्कन गर्दा हुने कुनै नाफा वा नोक्सानलाई खुद व्यापारिक आम्दानी अन्तर्गत लेखाङ्कन गरिन्छ ।

वित्तीय उपकरणहरूको अफसेटिङ्ग

यदि बैंकसँग कुनै वित्तीय सम्पत्ति र दायित्वलाई अफसेट गर्ने कानुनी अधिकार छ र बैंकले ती सम्पत्ति र दायित्वलाई खुदमा राफसाफ गर्ने मनशाय राखेको छ भने वित्तीय अवस्थाको विवरणमा ती सम्पत्ति र दायित्वलाई अफसेट गरी खुद रकम देखाइन्छ । आम्दानी तथा खर्चलाई NFRS बमोजिम वा एकै प्रकृतिका कारोबारबाट उत्पन्न भएको खण्डमा मात्र अफसेट गरी खुद रकममा प्रस्तुत गरिन्छ ।

परिषोधित मूल्यको मापन

वित्तीय सम्पत्ति र वित्तीय दायित्वको परिषोधित मूल्य भन्नाले त्यस्ता वित्तीय सम्पत्ति र वित्तीय दायित्वको सुरुवातमा लेखाङ्कन भएको रकमबाट सावॉ भुक्तानी रकम तथा हानि नोक्सानी घटाई, सुरुवातमा लेखाङ्कन भएको रकम र परिपक्वतामा प्राप्त हुने रकम बीचको भिन्नतालाई प्रभावकारी ब्याजदरमा समायोजन गर्दा अएको cumulative परिषोधन रकमलाई समेत समायोजन गरी आएको रकमलाई जनाउदछ ।

उचित मूल्यको मापन

उचित मूल्य भनेको त्यो मूल्य हो जुन मापन मितिमा बजार सहभागीहरूबीच व्यवस्थित कारोबार भएको अवस्थामा सम्पत्ति बेच्दा पाईने वा दायित्व हस्तान्तरण गर्दा तिर्न पर्ने रकम हो । दायित्वको उचित मूल्यले यसको कार्यान्वयन नहुने जोखिम प्रतिबिम्बित गर्दछ ।

निम्न तह अनुसार उचित मूल्य निर्धारण गरिन्छ :

- श्रेणी १ : उचित मूल्य मापन ती हुन् जुन समान सम्पत्ति वा दायित्वका लागि सक्रिय बजारमा असमायोजित सूचीकृत मूल्यहरूबाट व्युत्पन्न हुन्छन् ।
- श्रेणी २ : जसको मूल्याङ्कन निम्ति सक्रिय बजारमा उस्तै उपकरणहरूको लागि सूचीकृत मूल्यहरू छन् वा निष्कृत बजारमा समान वा यस्तै उपकरणहरूका लागि सूचीकृत मूल्यहरू र वित्तीय उपकरणहरूको मूल्याङ्कनको निम्ति मोडलहरू प्रयोग हुन्छ जहाँ सबै महत्वपूर्ण तथ्यांकहरू भेटिन्छन् ।
- श्रेणी ३ : पोर्टफोलियोहरू ती हुन् जहाँ कम्तिमा एक तथ्यांक जसले उपकरणको मापनमा महत्वपूर्ण प्रभाव पार्न सक्छ र बजारको तथ्यांकमा आधारित हुदैनन् ।

उपलब्धता अनुसार बैंकले वित्तीय उपकरणको उचित मूल्य उपकरणको सक्रिय बजारमा सूचीकृत मूल्यहरू प्रयोग गर्दै मापन गर्दछ । यदि सूचीकृत मूल्यहरू सजिलैसँग र नियमित रूपमा उपलब्ध भएमा बजारलाई सक्रिय मानिन्छ र arm's length को आधारमा वास्तविक र नियमित रूपमा हुने बजार कारोबार प्रतिनिधित्व गर्दछ । यदि एक वित्तीय उपकरणको लागि बजार सक्रिय छैन भने बैंकले मूल्याङ्कन विधि प्रयोग गरी उचित मूल्य स्थापना गर्दछ । मूल्य निर्धारण विधिमा जानकार, इच्छुक पार्टीहरू (यदि उपलब्ध भएमा) बीचको arm's length कारोबार समावेश हुन्छ ।

प्रारम्भिक लेखाङ्कन गर्दा वित्तीय उपकरणको उचित मूल्यको उचित प्रमाण भनेको कारोबार मूल्य हो (अर्थात् दिइएको वा प्राप्त गरिएको प्रतिफलको उचित मूल्य) । यद्यपि प्रारम्भिक पहिचान र मापनमा वित्तीय उपकरणको उचित मूल्य यसको कारोबार मूल्यभन्दा भिन्न हुन सक्छ । यदि त्यस्तो उचित मूल्य सोही उपकरणमा हालको अन्य प्रत्यक्ष बजार कारोबारको साथ तुलना गरेर प्रमाणित गरिएको छ (संशोधन बिना) वा केवल प्रत्यक्ष बजारबाट तथ्यांक समावेश गरिएको मूल्याङ्कन विधि प्रयोग गरिएको छ भने तब उचित मूल्य र कारोबार मूल्य बीचको भिन्नतालाई उपकरणको अवधिसम्म उचित ढङ्गले नाफा वा नोक्सान विवरणमा पहिचान र लेखाङ्कन गरिन्छ ।

३.४.५ वित्तीय सम्पत्तिमा हुने नोक्सानी

बैंकले हरेक आर्थिक वर्षको वित्तीय विवरण बनाउँदा कुनै पनि वित्तीय सम्पत्तिमा हानि भए वा नभएको बारे प्रमाण सहित आंकलन गर्ने गरेको छ । उक्त प्रमाणले त्यस्तो सम्पत्तिबाट भविष्यमा प्राप्त हुने नगद प्रवाहलाई नकारात्मक असर गरेको दर्शाएमा सो वित्तीय सम्पत्तिमा हानि नोक्सानी भएको ठहर गरी त्यसमा नोक्सानी व्यवस्था गर्ने गरिएको छ ।

३.४.५(क) परिषोधित मूल्यमा मापन गरिएका वित्तीय सम्पत्तिहरूमा हुने नोक्सानी

सुरुमा बैंकका ढुला ऋणीहरूलाई प्रदान गरेको कर्जाहरूलाई छनौट गरी ती कर्जालाई हरेक आर्थिक वर्षको अन्त्यमा व्यक्तिगत हानिको लागि परीक्षण गरीन्छ । यदि कुनै कर्जालाई डिफल्ट भनी वर्गीकरण गरिएको छ वा बैंकले सावोँ र ब्याज रकम पूर्ण रूपमा असुली गर्न नसक्ने भएमा, ती कर्जाहरूमा हुन सक्ने हानिको मूल्याङ्कन गरिन्छ । यदी कर्जा धितोद्वारा सुरक्षित भए, त्यस कर्जामा हुन सक्ने हानिको मूल्याङ्कन गर्दा सुरक्षणमा राखिएको धितोको वर्तमान मूल्यलाई पनि ध्यानमा राखिन्छ । धितो बिक्री गरी हाल प्राप्त हुन सक्ने रकम कर्जा तिर्न पर्याप्त भएमा कर्जा हानि मूल्याङ्कन गरिदैन ।

व्यक्तिगत हानिको लागि परीक्षण

व्यक्तिगत हानि परीक्षणको लागि छानिएका कर्जा तथा सापटीहरूलाई तल दिएका मापदण्ड अनुसार परीक्षण गरिन्छ :

- ऋणीको नगद प्रवाहमा आएको समस्या थाहा भएमा
- सम्भौता अनुसार तिर्नु पर्ने सावोँ वा ब्याज भाका नाघेमा
- ऋण सहमति र शर्तको उल्लङ्घन गरेमा
- ऋणी टाट पल्टन सक्ने सम्भावना वा आर्थिक पुनर्संरचना गर्नु पर्ने देखिएमा
- बाह्य क्रेडिट रेटिङ एजेन्सीले ऋणीको क्रेडिट रेटिङ उल्लेखनिय तरिकाले घटाएको पाइएमा
- बैंकको ऋणीसंगको एकिकृत एक्सपोजर
- ग्राहकको व्यावसायिक मोडलको व्यवहारिकता र ग्राहकको आर्थिक समस्या हल गर्ने तथा समयमै ऋण तिर्न सक्ने क्षमता
- अपेक्षित आम्दानी र असुलीको रकम र समय
- ऋणीले बैंकको कर्जा तथा सापटी तिर्नु अगाडि अरु ऋणदाताको ऋण तिर्ने गरी गरेको प्रतिवद्धता वा Pari-pasu र अरु ऋणदाताले उक्त ऋणीलाई लगातार सहायता गर्ने सम्भावना
- धितो जमानतको विश्वसनीय मूल्य र बैंकले धितो आफ्नो प्रभुत्वमा ल्याउन सक्ने सम्भावना

सामुहिक हानि परीक्षण

व्यक्तिगत हानि पहिचान नभएका कर्जा तथा सापटीहरूलाई एकै प्रकारका कर्जा तथा सापटीहरूको आधारमा विभिन्न समुहहरूमा विभाजन गरी सामुहिक हानि नोक्सानी परीक्षण गरीन्छ । तर यदि कुनै कर्जाप्रति व्यक्तिगत नोक्सानी व्यवस्था गरिएको छ भने ती कर्जाहरूलाई सामुहिक हानि परीक्षण गर्दा समावेश गरिदैन ।

तल देहायका कर्जाहरूको लागि सामुहिक हानि परीक्षण गरीन्छ :

- हानि भैसकेको तर व्यक्तिगत रूपमा हानि पहिचान नभएको कर्जाहरू
- व्यक्तिगत रूपमा महत्वपूर्ण नमानिएका एकै प्रकारका कर्जा तथा सापटीहरूको आधारमा विभिन्न समुहहरूमा विभाजित कर्जाहरू

हानि भैसकेको तर व्यक्तिगत रूपमा हानि पहिचान नभएको

कुल कर्जा हानि व्यवस्थाको आंकलन गर्न व्यक्तिगत हानि पहिचान नभएका कर्जा तथा सापटीहरूलाई एकै प्रकारका कर्जा तथा सापटीहरूको आधारमा विभिन्न समुहहरूमा विभाजन गरी सामुहिक हानि परीक्षण गरिन्छ । रिपोर्टिङ्ग मिति भन्दा अगाडि हानि भैसकेको तर व्यक्तिगत रूपमा पहिचान नभएको हानिलाई समेत यस तरिकाले आंकलन गरेको हानि व्यवस्थाले समावेश गर्छ ।

अहिले हानि भैसकेको तर व्यक्तिगत रूपमा पहिचान नभएको हानि भविष्यमा व्यक्तिगत रूपमा पहिचान भएको खण्डमा ती कर्जाहरूको हकमा सामुहिक हानि परीक्षण नगरी व्यक्तिगत हानि परीक्षण गरिनेछ ।

सामुहिक नोक्सानी व्यवस्थाको आंकलन गर्दा देहायका बुँदाहरूमा ध्यान दिइन्छ :

- समान कर्जा जोखिम भएको पोर्टफोलियोमा विगतमा भएको नोक्सानी
- वर्तमान आर्थिक स्थिति हेर्दा विगतमा भएको नोक्सानीभन्दा रिपोर्टिङ्ग मितिमा आंकलन गरिने नोक्सानी व्यवस्थाको रकम कम वा बढि हुन सक्ने व्यवस्थापनको अनुभवको आधारमा गरिएको निर्णय

एकै प्रकारका कर्जा तथा सापटीहरूको आधारमा विभिन्न समुहहरूमा विभाजित कर्जाहरू

एकै प्रकारका कर्जा तथा सापटीहरूको आधारमा विभिन्न समुहहरूमा विभाजित कर्जाहरूमा हुन सक्ने नोक्सानी आंकलन गर्न statistical विधिहरूको प्रयोग गरिन्छ । कर्जा अपलेखन भएमा ती कर्जाहरूलाई समुहबाट हटाई व्यक्तिगत रूपमा हानि मापन गरिन्छ ।

बैंकले देहायको विधिमाफत सामुहिक हानि व्यवस्था आंकलन गर्दछ :

एकै प्रकारका कर्जा तथा सापटीहरूको आधारमा विभिन्न समुहहरूमा विभाजन गरे पश्चात् सामुहिक हानिको मापन Net flow rate method बाट गरिन्छ । यस पद्धतीमा बैंकले कर्जा तथा सापटीहरूलाई विभिन्न समुहहरूमा गरेको वर्गीकरण, त्यसमा आएको परिवर्तन र प्रतिवेदन अवधिसम्ममा पहिचान भएका घटनाहरूको आधारमा भविष्यमा बैंकलाई हुन सक्ने कर्जा नोक्सानी रकमको आंकलन गरिन्छ ।

यस पद्धतीमा भाका नाघेको अवधिको आधारमा कर्जा तथा सापटीहरूलाई विभिन्न समुहहरूमा विभाजन गरी statistical विश्लेषण गरी विभिन्न समुहहरूमा विभाजन गरिएका ऋण तथा सापटीहरूको स्तर भर्न सक्ने र अन्ततः असुली हुन नसक्ने सम्भावनाको आंकलन गरिन्छ ।

हालको आर्थिक परिस्थिति तथा पोर्टफोलियो जोखिमका कारकहरूलाई समेत ध्यानमा राखि नोक्सानी व्यवस्था रकमको आंकलन गरिन्छ । आर्थिक परिस्थिति तथा पोर्टफोलियो जोखिमका कारकहरूमा देहायका कारकहरू समेत पर्दछन् :

- वर्तमान कर्जा पोर्टफोलियो वृद्धि तथा प्रोडक्ट समिश्रण
- बेरोजगारी दर
- कुल गृहस्थ उत्पादनमा भएको वृद्धि
- मुद्रास्फीति
- ब्याज दर
- सरकारी नीति तथा नियममा परिवर्तन
- सम्पत्तिको मूल्य
- भुक्तानीको अवस्था

नेपाल लेखामान बोर्डले सिफारिस गरे बमोजिम नेपाल चार्टर्ड एकाउन्टेन्स संस्था (ICAN) ले NFRS कार्यान्वयन गर्नका लागि जारी गरेका carve-out अनुसार बैंक तथा वित्तीय संस्थाहरूले कर्जा नोक्सानी व्यवस्था (Loan Loss Provisioning) कायम गर्दा “Incurred Loss Model” अपनाएर गर्नुपर्ने प्रावधान अनुसार गर्न नसकिने अवस्था हुँदा वैकल्पिक व्यवस्था अवलम्बन गर्न सकिने छ । यो अनिवार्य व्यवस्था अनुसार बैंकले नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशनको निर्देशन नं. २/०७८ बमोजिम आएको कर्जा नोक्सानी व्यवस्था वा नेपाल चार्टर्ड एकाउन्टेन्स संस्था (ICAN) ले NFRS कार्यान्वयन गर्नका लागि जारी गरेका carve-out अनुसार आएको कर्जा नोक्सानी व्यवस्था मध्य जुन अधिक हुन्छ सोलाई कर्जा नोक्सानी व्यवस्था रकम लेखाङ्कन गर्नुपर्ने प्रावधान रहेको छ ।

हानि नोक्सानीको फिर्ता

यदि हानि नोक्सानीको रकम पछिको अवधिमा घट्छ र त्यो घटेको रकमलाई हानि नोक्सानी अभिलेख गरेको समयभन्दा पछिको घटनासँग सजिलै जोड्न सकिएमा, बढी भएको हानि नोक्सानी व्यवस्था रकमलाई फिर्ता गरिन्छ । यस्तो फिर्ता भएको रकमलाई नाफा नोक्सान विवरणमा लेखाङ्कन गरिन्छ ।

परिषोधित लागतमा लेखाङ्कन गरिएको वित्तीय सम्पत्तिको अपलेखन

ऋण चुक्ता नहुने अवस्था देखिएमा ऋणलाई आंशिक वा पूर्ण रूपमा अपलेखन गरिन्छ । तर सुरक्षित ऋणको हकमा अपलेखन सुरक्षणमा राखिएको सम्पत्तिको लिलामी पछि मात्र गरिन्छ । तर यदि जमानत राखिएको सम्पत्तिको मूल्य पहिचान भएमा र ऋण र प्राप्तीको थप असुली नहुने देखिएमा त्यस्ता ऋण र प्राप्तीलाई अग्रिम रूपमा अपलेखन गर्न सकिन्छ ।

पुनःतालिकिकृत ऋण र सापटीमा हुने हानि

बैंकले सम्भव भए सम्म धितोको स्वामित्व लिनु भन्दा पनि कर्जालाई पुनःतालिकिकरण गर्न खोज्दछ । यस अन्तर्गत भुक्तानी व्यवस्थाको विस्तार र नयाँ ऋण शर्तहरूको सम्झौता पर्न सक्छ । एक पटक शर्तहरू संशोधित भएपछि कुनै पनि हानि नोक्सानीलाई शर्त संशोधन अगाडि गणना गरिएको ब्याजदरले मापन गरिन्छ र सो ऋणलाई भाखा नाघेको मानिदैन । कर्जाको व्यक्तिगत र सामुहिक हानिको मूल्याङ्कन पुनःतालिकिकरण हुनु अगाडीको प्रभावकारी ब्याज दरद्वारा गरिन्छ ।

धितो मूल्याङ्कन

बैंकले वित्तीय सम्पत्तिको जोखिम न्यूनिकरण गर्न सके सम्म धितोको प्रयोग गर्दछ । नगद, धितोपत्र, प्रतितपत्र/जमानत, अचल सम्पत्ति, प्राप्ती, स्टक र अन्य गैर वित्तीय सम्पत्ति जस्ता विभिन्न धितोका प्रकारहरू हुन्छन् । साधारणतया धितोको उचित मूल्यको आंकलन कम्तिमा कर्जा प्रदान गर्दाको बखत नेपाल राष्ट्र बैंकको मार्गनिर्देशिकाको आधारमा गरिन्छ । अचल सम्पत्ति जस्ता गैर वित्तीय धितोको मूल्याङ्कन गर्दा स्वतन्त्र मूल्याङ्कनकर्ता र लेखापरीक्षण भएको वित्तीय विवरण जस्ता तेस्रो पक्षको विवरणको आधारमा गरिन्छ ।

कानूनी रूपमा repossess गरिएका धितो वा बैंकको नाममा आएको सम्पत्तिहरू

कानूनी रूपमा आफ्नो अधिनमा ल्याइएको धितोले भाखा नाघेको ऋणको राफसाफमा बैंकद्वारा प्राप्त गैर-वित्तीय सम्पत्तिको प्रतिनिधित्व गर्दछ । सम्पत्तिहरू अधिग्रहण गर्दा उचित मूल्यमा लेखाङ्कन गरिन्छ । अधिनमा ल्याइएको सम्पत्ति आन्तरिक संचालनका लागि प्रयोग गर्ने वा बिक्री गर्नु उत्तम भएको बैंकले नीति निर्धारण गर्नु पर्छ । बैंकले हालसम्म आफ्नो अधिनमा ल्याएका सम्पत्तिहरूलाई आन्तरिक संचालनका लागि प्रयोग गरेको छैन ।

३.४.५ (ख) अन्य विस्तृत आम्दानीमार्फत उचित मूल्यमा वर्गीकरण गरिएको वित्तीय सम्पत्तिको नोक्सानी

अन्य विस्तृत आम्दानीमार्फत उचित मूल्यमा मापन गरिएको वित्तीय सम्पत्तिको लागि बैंकले हरेक रिपोर्टिङ्ग मितिमा हानि नोक्सानी भए वा नभएको objective evidence आंकलन गर्दछ ।

बैंकले जसरी परिषोधित मूल्यमा मापन गरिएको वित्तीय सम्पत्तिको हानि नोक्सानी आंकलन गर्दछ, त्यसरी नै debt उपकरणहरूको हकमा व्यक्तिगत रूपमा हानि नोक्सानी आंकलन गर्दछ । यद्यपि नोक्सानीको कूल रकम भने परिषोधित मूल्य र वर्तमान उचित मूल्य को फरक रकममा नाफा वा नोक्सान हिसाबमा पहिले समावेश गरिसकेको नोक्सानी व्यवस्था घटाएर निकालिन्छ । भविष्यमा हुने ब्याज आम्दानी हानि नोक्सानी घटाइसकेपछिको वित्तीय सम्पत्तिको मूल्यमा आधारित

हुन्छ र ब्याज आर्जनको लागि त्यही दरको प्रयोग गरिन्छ जुन दरले हानि नोक्सानी रकम आंकलन गरिएको हुन्छ । यदि भविष्यमा debt उपकरणहरूको उचित मूल्य बढेमा र त्यस्तो वृद्धिको कारण हानि नोक्सानी व्यवस्था गरिसकेपछि credit event भएको ठहर भएमा हानि नोक्सानी व्यवस्थालाई नाफा वा नोक्सान हिसाबमाफर्त रिभर्स गरिन्छ ।

अन्य विस्तृत आम्दानीमाफर्त उचित मूल्यमा वर्गीकरण गरिएको इक्विटी उपकरणहरूको हकमा हानिको आधारभूत प्रमाणको रूपमा परल मूल्यभन्दा उचित मूल्य धेरैले वा दिर्घकालीन रूपले घटेको स्थितिलाई समेत लिइन्छ । यदि हानि भएको प्रमाण भेटेमा परल मूल्य र वर्तमान उचित मूल्य को फरक रकममा नाफा वा नोक्सान हिसाबमा पहिले समावेश गरिसकेको नोक्सानी व्यवस्था घटाएर आएको कुल नोक्सानलाई इक्विटीबाट हटाइ नाफा वा नोक्सान हिसाबमा देखाइन्छ । तर यदि भविष्यमा अन्य विस्तृत आम्दानीमाफर्त उचित मूल्यमा वर्गीकरण गरिएको impaired इक्विटी उपकरणहरूको उचित मूल्य बढेमा बढेको रकमलाई अन्य विस्तृत आम्दानीको विवरणमा समावेश गरिन्छ । अन्य विस्तृत आम्दानीमाफर्त उचित मूल्यमा वर्गीकरण गरिएको इक्विटी उपकरणहरू uncollectible हुने निश्चित भएमा बैकले ती सम्पत्तिहरू अपलेखन गर्दछ ।

३.५ व्यापारिक सम्पत्ति

व्यापारिक सम्पत्ति मुलतः छोटो समयमा खरिद बिक्री गरी नाफा कमाउने उद्देश्य राखी गरिएको लगानी हुन्छ । व्यापारिक लगानीको मूल्यमा हुने आवधिक उतारचढावलाई नाफा नोक्सान विवरणमा लेखाङ्कन गरिन्छ ।

३.६ व्युत्पन्न (डेरिभेटिभ) सम्पत्ति र दायित्वहरू

जोखिम व्यवस्थापन उद्देश्यका लागि राखिएको व्युत्पन्नमा ती सबै व्युत्पन्न सम्पत्तिहरू र दायित्वहरू समावेश हुन्छन् जुन कारोबार सम्पत्ति वा दायित्वका रूपमा वर्गीकृत गरिएका हुन्छन् । जोखिम व्यवस्थापन उद्देश्यका लागि राखिएका व्युत्पन्नहरू वित्तीय स्थितिको विवरणमा उचित मूल्यमा मापन गरिन्छ ।

३.७ सम्पत्ति र उपकरण

पहिचान

सम्पत्ति, प्लान्ट र उपकरणहरू यस्ता मूर्त वस्तु हुन जुन उत्पादन र सेवा प्रदानमा, भाडामा दिन वा प्रशासनिक उद्देश्यका निम्ति प्रयोग हुन्छ र एक वर्ष भन्दा बढी अवधिको लागि प्रयोग गरिने आशा राखिन्छ । बैकले NAS 16 को आधारमा यस्ता सम्पत्तिको लेखाङ्कन गर्दछ । सम्पत्ति, प्लान्ट र उपकरणहरू तब लेखाङ्कन गरिन्छ जब त्यस सम्पत्तिबाट हुने सम्भावित आर्थिक लाभ बैकले प्राप्त गर्ने देखिन्छ र सम्पत्तिको परल मूल्यलाई यकिन गर्न सकिन्छ ।

मापन

लेखाङ्कन योग्य सम्पत्ति, प्लान्ट र उपकरणहरूलाई शुरुवातमा परल मूल्यको आधारमा मापन गरिन्छ । परल मूल्य रकममा सम्पत्ति प्राप्त गर्नको निम्ति भएको खर्च र सम्पत्तिमा थप वस्तु जोड्न वा बदल्न लाग्ने खर्च सामेल गरिन्छ । आफै बनाउने मालसामानको खर्च, कामदारहरूको ज्याला खर्च, अन्य कुनै प्रत्यक्ष खर्च जुन सम्पत्तिलाई चाहे अनुसार प्रयोग गर्न काम लाग्ने अवस्थामा ल्याउन लाग्दछ, ती खर्चहरू पनि सम्पत्तिको परल मूल्यमा जोडिन्छ । साथै यसमा सो सम्पत्तिलाई नष्ट गर्ने तथा हटाउने र थप सामान हटाएर सम्पत्ति भएको ठाउँलाई जस्ताको तस्तै बनाउन लाग्ने खर्च पनि जोडिन्छ । खरिद गरिएको सफ्टवेयर सम्बन्धित उपकरणको मुख्य अंग भएको खण्डमा त्यसलाई कम्प्युटर उपकरणमा पूँजीकृत गरिन्छ । यदि सम्पत्ति र उपकरणका विभिन्न सामान वा पूर्जाको उपयोगी अवधि भिन्न भए सो सामानलाई छुट्टै सम्पत्तिको रूपमा देखाइन्छ ।

लागत मोडल

सम्पत्ति, प्लान्ट र उपकरणहरू दिन प्रतिदिनको सेवा खर्च, संचित ह्रास कट्टी र संचित हानि नोक्सानी आदि लाई घटाएको लागतमा देखाइन्छ । उपकरणको कुनै भाग फेरि लागेको खर्चले recognition criteria पुरा गरेको छ भने त्यस्ता खर्चहरू पनि सम्पत्ति, प्लान्ट र उपकरणहरूको मूल्यमा जोडिन्छ ।

पुनःमूल्याङ्कन मोडल

बैकले कुनै वर्गको जग्गा र भवन वा अरु सम्पत्तिहरूलाई पुनःमूल्याङ्कन गरेको छैन । यस्ता सम्पत्तिहरू पहिले मान्यता प्राप्त GAAP अनुसार लेखाङ्कन गरिएको छ ।

सम्पत्तिको पुनःमूल्याङ्कन गर्दा भएको वृद्धिलाई “अन्य विस्तृत आम्दानी” मा अभिलेख गरी इक्विटी अन्तर्गत पूँजीगत जगेडा कोषमा प्रस्तुत गरिन्छ वा नाफा नोक्सान विवरणमा पहिले अभिलेख गरिएको नोक्सानलाई रिभर्स गर्न प्रयोग गरिन्छ । यो परिस्थितिमा वृद्धिलाई अधिल्लो अपलेखित हदसम्म आम्दानी मानिन्छ । किताबी मूल्यमा भएको कुनै पनि कमीलाई नाफा नोक्सान विवरणमा खर्चको रूपमा वा अन्य विस्तृत आम्दानीमा रहेको सोही सम्पत्तिको पुरानो वृद्धि हटाउन खर्च गरिन्छ ।

अन्य विस्तृत आम्दानीमा रहेको घटीले पूँजीगत जगेडा कोष मार्फत संचित इक्विटीलाई घटाउँछ । सम्पत्ति निसर्ग गर्दा बेचेको वेला पुनःमूल्याङ्कन कोषमा रहेको कुनै पनि रकमलाई संचित मुनाफा शीर्षकमा स्थानान्तरण गरिन्छ ।

पछिको (subsequent) लागत

सम्पत्ति, प्लान्ट र उपकरणहरूको भाग फेरिनु परेमा र भविष्यको आर्थिक लाभ आर्जन गर्न त्यो भाग मुख्य भएमा र त्यो भागको मूल्याङ्कन गर्न सकिएमा त्यसको लेखाङ्कन किताबी मूल्यमा subsequent लागत अन्तर्गत गरिन्छ । सम्पत्ति, प्लान्ट र उपकरणहरूको दिन प्रतिदिन लाग्ने खर्च उक्त खर्च भएको समयमा नै नाफा नोक्सान विवरणमा लेखाङ्कन गरिन्छ ।

ह्रासकट्टी

स्थिर सम्पत्तिलाई Straight line विधिको आधारमा ह्रासकट्टी गरिन्छ । विभिन्न वर्गका सम्पत्तिमा निम्न दरहरूमा ह्रासकट्टी गर्ने गरिएको छ ।

सम्पत्तिको प्रकार	ह्रासकट्टी दर (आ.व. २०७८/७९)	ह्रासकट्टी दर (आ.व. २०७७/७८)
भवन	५० वर्ष	५० वर्ष
परिवहन साधन	१० वर्ष	१० वर्ष
कार्यालय उपकरण	७ वर्ष	७ वर्ष
काठको फर्निचर तथा फिक्सचर	१० वर्ष	१० वर्ष
मेटलको फर्निचर तथा फिक्सचर	७ वर्ष	७ वर्ष
प्लास्टिकको फर्निचर तथा फिक्सचर	५ वर्ष	५ वर्ष
ब्याट्री	३ वर्ष	३ वर्ष
कम्प्युटर हार्डवेयर	७ वर्ष	७ वर्ष
Leasehold सम्पत्ति	पट्टाको अवधि	पट्टाको अवधि
साइन बोर्ड/म्याट्स तथा कार्पेट	२ वर्ष	२ वर्ष

अनुमानहरूमा परिवर्तन

सम्पत्तिहरूको ह्रासकट्टी विधी तथा ह्रासकट्टी दर प्रत्येक वर्ष पुनरावलोकन गरी जरुरी भएमा समायोजन गरिन्छ ।

पूँजीगत निर्माण

पूँजीकृत नभएका भवन निर्माण, प्लान्ट, मेशिनरी तथा प्रणालीहरूको विकास सम्बन्धि प्रत्यक्ष रूपमा भएका खर्चहरूलाई पूँजीगत निर्माणमा वर्गीकरण गरिन्छ । जब निर्माणाधिन सम्पत्तिहरू प्रयोग योग्य हुन्छन् (जब बैंकको व्यवस्थापनले चाहेको अनुसार ती सम्पत्तिहरूको संचालन गर्न सकिन्छ), तब पूँजीगत निर्माणमा वर्गीकरण गरिएका खर्चहरूलाई सम्बन्धित सम्पत्तिमा सारिन्छ । पूँजीगत निर्माणलाई लागत मूल्यमा कुनै हानि नोक्सानी भएमा सो घटाएर देखाइन्छ ।

सापटी खर्च (Borrowing Cost)

जुन सम्पत्तिहरूको अधिग्रहण, निर्माण वा उत्पादनमा उल्लेख्य समय लाग्दछ, ती सम्पत्तिहरूसँग सम्बन्धित सापटी खर्चलाई सम्पत्तिको लागतको हिस्साको रूपमा पूँजीकृत गरिन्छ । अन्य सबै सापटी खर्चलाई खर्च भएको आर्थिक वर्षमा लेखाङ्कन गरिन्छ । बैंकले सापटी लिएको रकममा तिर्नु पर्ने ब्याज र अन्य खर्चहरू सापटी खर्चमा पर्दछन ।

अपलेखाङ्कन (Derecognition)

जब सम्पत्ति, प्लान्ट र उपकरणको बिक्रि गरिन्छ वा त्यस सम्पत्तिबाट भविष्यमा कुनै आर्थिक लाभको अपेक्षा रहदैन ततपश्चात् त्यस सम्पत्तिको किताबी मूल्यलाई अपलेखाङ्कन गरिन्छ । बिक्रिबाट सिर्जना भएको नाफा वा नोक्सानलाई बिक्रि भएको आर्थिक वर्षको नाफा नोक्सान विवरणमा देखाइन्छ । जब सम्पत्ति, प्लान्ट र उपकरणको किताबी मूल्यमा प्रतिस्थापित लागत लेखाङ्कन गरिन्छ तब प्रतिस्थापित भएको सम्पत्तिको बाँकी रहेको किताबी मूल्यलाई अपलेखाङ्कन गरिन्छ । मुख्य निरिक्षण खर्चहरूलाई पनि पूँजीकृत गरिन्छ । मुख्य निरिक्षण खर्चहरूको प्रत्येक नयाँ पूँजीकरणको समयमा पछिल्लो निरिक्षण खर्चको बाँकी रहेको किताबी मूल्यलाई अपलेखाङ्कन गरिन्छ ।

३.८ ख्याति र अमूर्त सम्पत्तिहरू

लेखाङ्कन

अमूर्त सम्पत्ति एउटा पहिचान योग्य गैर मौद्रिक सम्पत्ति हो जसको कुनै भौतिक उपस्थिति हुँदैन र त्यस सम्पत्तिलाई उत्पादन गर्नका निमित्त, सेवा प्रदान गर्नका निमित्त, कसैलाई भाँडामा दिन वा प्रशासनिक कामको लागि प्रयोग गरिन्छ । अमूर्त सम्पत्तिको लेखाङ्कन त्यस बखत गरिन्छ जब भविष्यमा त्यस सम्पत्तिबाट आर्थिक लाभ प्राप्त हुन सक्दछ र सम्पत्तिको परल मूल्यलाई विश्वसनीय ढङ्गले मूल्याङ्कन गर्न सकिन्छ । शुरुमा अमूर्त सम्पत्तिलाई लागतको आधारमा लेखाङ्कन गरिन्छ । अमूर्त सम्पत्तिसँग सम्बन्धित खर्च जुन अगाडिकै वार्षिक वित्तीय विवरण वा अन्तरिम वित्तीय विवरणमा खर्च भनी लेखाङ्कन गरिएको छ, पछिको समयमा त्यस्ता खर्चहरूलाई अमूर्त सम्पत्तिको रूपमा पूँजीकरण गरिदैन ।

कम्प्युटर सफ्टवेयर तथा लाइसेन्स

कम्प्युटरसँग सम्बन्धित सबै सफ्टवेयर तथा लाइसेन्सहरूको खर्च जुन कुनै कम्प्युटर हार्डवेयरको अभिन्न भाग छैन र जसलाई छट्याएर नाप्न सकिन्छ र भविष्यमा त्यस सफ्टवेयर तथा लाइसेन्सहरूबाट आर्थिक लाभ भित्रिने सम्भावना छ, ती खर्चहरूलाई वित्तीय अवस्थाको विवरणमा अमूर्त सम्पत्तिको रूपमा वर्गीकरण गरी अपलेखन र हानि नोक्सानी घटाएर देखाइन्छ ।

Subsequent लागत

सफ्टवेयर सम्बन्धि subsequent खर्चहरूलाई तब मात्र पूँजीकृत गरिन्छ जब त्यस खर्चको कारण भविष्यमा सफ्टवेयरबाट भित्रिने आर्थिक लाभको सम्भावना पहिले आंकलन गरेको आर्थिक लाभभन्दा बढी हुन्छ र त्यस खर्चको परल मूल्यलाई विश्वसनीय ढङ्गले मूल्याङ्कन गर्न सकिन्छ । अन्य सबै खर्चहरूलाई खर्च गरेको आर्थिक वर्षमा खर्चको रूपमा देखाइन्छ ।

ख्यातीलाई लागत मूल्यमा संचित हानि नोक्सानी घटाई मूल्याङ्कन गरिन्छ ।

अमूर्त सम्पत्तिको अपलेखन

प्रयोगको निमित्त उपलब्ध भएपछि ख्याति बाहेकका अमूर्त सम्पत्तिलाई straight-line basis मा नाफा नोक्सान विवरण मार्फत परिषोधन गरिन्छ । परिषोधन नीति, उपयोग समय र ती सम्पत्तिको residual मूल्य प्रत्येक वर्ष पुनरावलोकन गरी आवश्यक भएमा उपयुक्त समायोजन गरिन्छ । बैकले अमूर्त सम्पत्तिको residual मूल्य नरहने भनेर मान्दछ ।

सम्पत्तिको वर्गीकरण	२०७८/७९	२०७७/७८
सफ्टवेयर	७ वर्ष वा उपयोगी आयु मध्य जुन कम हुन्छ	७ वर्ष वा उपयोगी आयु मध्य जुन कम हुन्छ

अमूर्त सम्पत्तिको अपलेखाङ्कन (de-recognition)

जब अमूर्त सम्पत्तिको बिक्रि गरिन्छ वा कुनै पनि आर्थिक लाभको अपेक्षा रहदैन तब ती अमूर्त सम्पत्तिहरू अपलेखाङ्कन गरिन्छ । अपलेखाङ्कनको समयमा सिर्जना हुने नाफा वा घाटालाई नाफा नोक्सान विवरणमा देखाइन्छ ।

३.९ लगानी सम्पत्ति

त्यस्ता सम्पत्ति (भवन वा भवनको भाग वा दुबै) जुन भाँडाबाट कमाई गर्न वा पूँजी वृद्धि गर्न वा दुबैको लागि राखिन्छ, ती सम्पत्तिहरूलाई लगानी सम्पत्ति भनीन्छ ।

मापन

लगानी सम्पत्तिलाई लागत मोडलमा मापन गरिन्छ । सो अनुसार सम्पत्तिको लेखाङ्कन पश्चात् सम्पत्तिलाई हानि नोक्सानी घटाई लागत मूल्यमा प्रस्तुत गरिन्छ । यदि कुनै सम्पत्तिको प्रयोगमा परिवर्तन भएको कारणले त्यो सम्पत्तिलाई सम्पत्तिमा लगानी भनी पुनःवर्गीकरण गरिन्छ भने त्यस सम्पत्तिको पुनःवर्गीकरण गरिएको दिनको उचित मूल्यलाई त्यस सम्पत्तिको लागत मूल्य मानि लेखाङ्कन गरिन्छ ।

लगानी सम्पत्तिको अपलेखाङ्कन (de-recognition)

लगानी सम्पत्तिहरू यदि दीर्घकालिन रूपमा प्रयोगबाट हटाइएको वा बिक्रि गरिएको र भविष्यमा कुनै आर्थिक लाभको अपेक्षा नरहेमा ती सम्पत्तिमा लगानीहरूलाई अपलेखाङ्कन गरिन्छ । प्रयोगमा परिवर्तन आएको खण्डमा मात्र लगानी सम्पत्तिमा/बाट कुनै सम्पत्तिलाई सारिन्छ । यदि कुनै सम्पत्तिको प्रयोगमा परिवर्तन भई त्यस सम्पत्तिलाई सम्पत्ति र उपकरणको रूपमा वर्गीकरण गरिएमा त्यस सम्पत्तिको पुनःवर्गीकरण गरिएको दिनको उचित मूल्यलाई त्यस सम्पत्तिको लागत मूल्य मानि लेखाङ्कन गरिन्छ ।

३.१० आयकर

NAS-12 बमोजिम आयकर खर्च भनेको नाफा र नोक्सान निर्धारणको निम्ति जोडिएर आएको चालु र स्थगन कर हो । सिधै इक्विटीमा पहिचान हुने र अन्य विस्तृत आम्दानीमा लेखाङ्कन गरिने आम्दानी बाहेक आयकर खर्चलाई नाफा नोक्सान विवरणमा देखाइन्छ । व्यवस्थापनले आवधिक रूपमा कर विवरणको मूल्याङ्कन गरी उपयुक्त कर ऐनको विश्लेषण गर्छ । कर निकायलाई तिर्नुपर्ने करको अपेक्षाको आधारमा बैकले उचित कर व्यवस्था लेखाङ्कन गर्दछ ।

चालु कर

चालु कर सम्पत्ति र दायित्वमा यस वर्षको करको दर र लागु भइसकेका कर नियम प्रयोग गरी आन्तरिक राजश्व कार्यालयबाट पाउने वा तिर्नु पर्ने र त्यसमा अघिल्लो वर्षको समायोजन गरी निकालिएको रकम पर्दछ ।

स्थगन कर

वित्तीय अवस्थाको विवरणमा गणना गरिएको रकम तथा आयकर ऐनका हिसाबले गणना गरिएको रकममा हुने भिन्नतालाई वासलातमा स्थगन कर सम्पत्ति (वा स्थगन कर दायित्व) का रूपमा लेखाङ्कन गरी प्रत्येक वर्ष यस्तो सम्पत्ति (वा दायित्वमा) हुने परिवर्तनलाई नाफा नोक्सान वा अन्य विस्तृत आम्दानीको विवरणमा स्थगन कर आय (वा स्थगन कर खर्च) को लेखाङ्कन गरिन्छ । स्थगन कर सम्पत्तिलाई भविष्यमा हुने करयोग्य आयमा दावी गर्न सकिने पर्याप्त विश्वसनीय आधार नभएसम्म सम्पत्तिको रूपमा पहिचान गरिदैन ।

३.११ निक्षेप, धितोपत्र तथा अन्य सहायक दायित्वहरू

निक्षेप, धितोपत्र तथा सहायक दायित्वहरू बैकको कोषका स्रोतहरू हुन् । निक्षेप अन्तर्गत ब्याज तिर्नु नपर्ने निक्षेप (non-interest bearing deposits), बचत निक्षेप, मुद्धति निक्षेप, कल निक्षेप तथा मार्जिन निक्षेप पर्दछन् । भुक्तानी मिति नभएका निक्षेपहरूको अनुमानित उचित मूल्य भनेको मागेको बखत तिनुपर्ने रकम हो । निश्चित ब्याज तिनुपर्ने निक्षेपको उचित मूल्य भनेको तिनुपर्ने ब्याज सहित उक्त निक्षेपको किताबी मूल्य हो । जारी गरेको ऋणपत्रको उचित मूल्य उक्त ऋणपत्रको किताबी मूल्य हुन्छ । सुरक्षण नराखिएको सहायक दायित्व winding up को बखत निक्षेपकर्ताहरू, ऋणपत्र धारक र creditors को दाबीपछिको भुक्तानी हुने दायित्व हुन् ।

३.१२ व्यवस्थाहरू

विगतमा भएका घटनाहरूको कारण बैकको वर्तमान कानुनी तथा निर्मित दायित्व जसको सजिलै अनुमान लगाउन सकिन्छ र दायित्व राफसाफ गर्न आर्थिक लाभ वाहिरिन्छ भन्ने सम्भावना हुन्छ भने ती दायित्वहरूका निम्ति व्यवस्था लेखाङ्कन गरिन्छ । यसरी लेखाङ्कन गरिएको रकम रिपोर्टिङ मितिमा वर्तमान दायित्वसँग सम्बन्धित जोखिम र अनिश्चिततालाई मध्यनजर राखि राफसाफ गर्न आवश्यक पर्ने रकमको सबैभन्दा उत्तम अनुमान हो । अनुमानित नगद प्रवाहको आधारमा वर्तमान दायित्व राफसाफ गर्न व्यवस्थाको मापन गरिन्छ भने उक्त नगद प्रवाहको वर्तमान मूल्यको आधारमा नै किताबी मूल्य निर्धारण गरिन्छ । Onerous सम्झौताको व्यवस्थाको लेखाङ्कन त्यस बखत गरिन्छ जब बैकले सम्झौताबाट प्राप्त गर्ने

आर्थिक लाभभन्दा सम्झौता पालन गर्न लाग्ने रोकन नसकिने खर्च बढी हुन्छ । सम्झौताको अन्त्य गर्न लाग्ने अनुमानित लागतको वर्तमान मूल्य र सम्झौता अनुसार चली रहँदा लाग्ने अनुमानित खुद लागतको वर्तमान मूल्य मध्य जुन कम हुन्छ त्यही अनुरूप व्यवस्थाको मापन गरिन्छ । भविष्यमा हुने संचालन नोक्सानीको भने व्यवस्था गरिदैन ।

व्यवस्था स्थापित गर्नु भन्दा अगाडी कुनै सम्झौतासँग सम्बन्धित सम्पत्तिमा हानि नोक्सानी छ वा छैन भनी पहिचान गरिन्छ । व्यवस्था सम्बन्धि खर्चलाई फिर्ता पाउने रकम घटाई नाफा नोक्सान विवरणमा देखाइन्छ ।

३.१३ आम्दानीको लेखाङ्कन

आम्दानीको पहिचान

आर्थिक लाभ बैकलाई प्राप्त हुने सम्भव भएसम्म र आम्दानीको विश्वसनीय मापन गर्न सकेसम्म आम्दानीको लेखाङ्कन गर्ने गरिन्छ । निम्न बमोजिमका लेखाङ्कन मापदण्डहरू पूर्ति पश्चात् आम्दानीको लेखाङ्कन गर्न सकिन्छ ।

ब्याज आम्दानी

परिषोधित मूल्यमा मापन गरिएको वित्तीय सम्पत्ति, अन्य विस्तृत आम्दानीमार्फत उचित मूल्यमा वर्गीकृत ब्याज भएको वित्तीय सम्पत्ति र नाफा नोक्सान विवरणमार्फत उचित मूल्यमा निर्दिष्ट वित्तीय सम्पत्तिहरूमा प्रभावकारी ब्याज दरको करिबी दर अनुसार ब्याज आम्दानी लेखाङ्कन गरिन्छ । प्रभावकारी ब्याज दर विधिको यथार्थ गणना गर्न लाग्ने खर्च उक्त विधिको पालना गर्दा हुने फाइदाभन्दा बढी हुने बैकको अनुमान छ । प्रभावकारी ब्याज दर भनेको त्यस्तो दर हो जसले अनुमानित भविष्यको नगद प्राप्ती वा भुक्तानीलाई वित्तीय उपकरणको अनुमानित समयावधि वा उपयुक्त अवस्थामा सोभन्दा कम समयावधिको आधारमा वित्तीय सम्पत्ति वा वित्तीय दायित्वको खुद किताबी मूल्यलाई discount गर्दछ ।

जब लिनुपर्ने रकममा हानि (impairment) हुन्छ, बैकले त्यसको किताबी मूल्यलाई प्राप्त योग्य रकमसम्म घटाउँछ जसको निम्ति भविष्यको नगद प्रवाहलाई मौलिक प्रभावकारी ब्याज दरले discount गरिन्छ । नोक्सानी भएको कर्जाको ब्याज आम्दानीलाई प्रभावकारी ब्याज दरको करिबी दर अनुसार लेखाङ्कन गरिन्छ ।

बैकले कर्जा सापटीमा भएको ब्याज आम्दानी ब्याज आम्दानी लेखाङ्कन निर्देशिका, २०१९ अनुसार लेखाङ्कन गरेको छ । यस बमोजिम बैकले रु १०५,०६२,९७७/- लाई ब्याज रकमका लेखाङ्कन गरेको छैन । त्यसैगरी बैकले आ.व. २०७८/७९ मा पाकेको तर असुलउपर नभएको ब्याज रकम मध्य श्रावण १५ गते सम्ममा रु. १७२,४७९,६४३/- असुली गरेको छ ।

शुल्क तथा कमिशन आम्दानी

शुल्कमा सेवा अवधि भर कमाएको सेवा शुल्क, कमिशन शुल्क जस्ता शुल्कहरू पर्दछन् । कर्जा सिण्डिकेट शुल्क सिण्डिकेट पुरा भए पछि आम्दानीको रूपमा लेखाङ्कन गरिन्छ । पोर्टफोलियो तथा अन्य व्यवस्थापन परामर्श शुल्क र सेवा प्रदान शुल्कहरू सम्झौता बमोजिम प्रायः समय विभाजन आधारमा लेखाङ्कन गरिन्छ ।

लाभांश आम्दानी

जब लाभांश प्राप्त हुन्छ तब इक्विटी उपकरणको लाभांश आम्दानीलाई नाफा नोक्सान विवरणको अन्य आम्दानी अन्तर्गत लेखाङ्कन गरिन्छ ।

खुद व्यापारिक आम्दानी

खुद व्यापारिक आम्दानी अन्तर्गत व्यापारिक सम्पत्ति तथा दायित्व सम्बन्धी आम्दानी र खर्चहरू पर्दछन् । साथै यसमा व्यापारिक सम्पत्ति तथा दायित्वको उचित मूल्यमा आएको परिवर्तन, प्राप्त ब्याज, लाभांश र विदेशी विनिमयको फरकहरू पनि पर्दछन् ।

FVTPL मा वर्गीकृत अन्य वित्तीय उपकरणबाट भएको खुद आम्दानी

इक्विटी शेयर र सामुहिक लगानी कोष जस्ता व्यापारिक सम्पत्तिलाई FVTPL मा लेखाङ्कन गरिन्छ । अन्य कुनै वित्तीय उपकरणहरूलाई FVTPL मा निर्दिष्ट गरिएको छैन ।

३.१४ ब्याज खर्च

परिषोधित मूल्यमा मापन गरिएका सम्पूर्ण वित्तीय दायित्वहरूको निम्ति प्रभावकारी ब्याज दरको करिबी दर प्रयोग गरी ब्याज खर्च लेखाङ्कन गरिन्छ । प्रभावकारी ब्याज दर भनेको त्यस्तो दर हो जसले अनुमानित भविष्यको नगद प्राप्ती वा भुक्तानीलाई वित्तीय उपकरणको अनुमानित समयवधि वा उपयुक्त अवस्थामा सोभन्दा कम समयवधिको आधारमा वित्तीय सम्पत्ति वा वित्तीय दायित्वको खुद किताबी मूल्यलाई discount गर्दछ ।

३.१५ कर्मचारी सुविधा

कर्मचारी सुविधा अन्तर्गत :

क) अल्पकालिन कर्मचारी सुविधा

अल्पकालिन कर्मचारी सुविधा यस्तो सुविधा हो जुन वार्षिक रिपोर्टिङ समयको समाप्ति पछि १२ महिना अघि पूर्णतय राफसाफ हुने अपेक्षा गरिएको हुन्छ । यसमा निम्न सुविधाहरू समावेश छन् :

- ज्याला, तलव र सामाजिक सुरक्षा योगदान
- सःशुल्क वार्षिक विदा र सःशुल्क विरामी विदा
- नाफा साभेदारी र वोनस
- वहालवाला कर्मचारीहरूलाई गैर मौद्रिक सुविधाहरू (जस्तै: औषधी सेवा, घर, गाडी र सितै वा सहूलियतमा सामान तथा सेवा)

छोटो अवधिको कर्मचारी लाभलाई discount नगरी मापन गरिन्छ र सेवा प्रदान गरेको बखत नै खर्च जनाइन्छ । छोटो अवधिको नगद वोनस र नाफा बाँडफाँड योजना बमोजिम भुक्तानी गर्नु पर्ने रकमको हकमा यदि कर्मचारीको पूर्व अवधिको सेवाको कारण बैंकको वर्तमान कानुनी तथा निर्मित दायित्व भएमा र उक्त दायित्व भरपर्दो तरिकाले मापन गर्न सकेमा सो बराबरको रकमलाई दायित्वको रूपमा लेखाङ्कन गरिन्छ ।

ख) रोजगार पछिको सुविधा जस्तै :

- अवकाश लाभ (पेन्सन, अवकाश हुँदा एकमुष्ट भुक्तानी)
- अन्य रोजगार पछिको लाभ जस्तै रोजगार पछिको जिवन विमा, रोजगार पछिको औषधोपचार सेवा

ग) अन्य दीर्घकालिन कर्मचारी सुविधा

घ) Termination सुविधा

३.१५.१ रोजगार पछिको सुविधा

परिभाषित योगदान योजना

NAS 19 -कर्मचारी सुविधा अनुसार परिभाषित योगदान योजना रोजगार पछि प्राप्त हुने लाभ योजना हो जसमा बैंकले निश्चित रकम छुट्टै बैंक खाता/कोषमा योगदान गर्दछ र यदि कर्मचारीहरूको वर्तमान तथा पूर्व सेवावापतको सम्पूर्ण कर्मचारी लाभ भुक्तानी गर्न यथेष्ट सम्पत्ति नभएको खण्डमा कुनै कानुनी र निर्मित दायित्व आउँदैन ।

परिभाषित योगदान योजनामा कर्मचारीले बैंकलाई दिएको सेवाको अनुपातमा रोजगारदाताले तिर्नु पर्ने योगदानलाई कर्मचारी खर्च भनेर due भएको दिन खर्चमा लेखाङ्कन गरिन्छ । तिर्न बाँकी योगदानलाई दायित्वको रूपमा अन्य दायित्वमा देखाइन्छ ।

बैंकले कर्मचारी संघय कोषमा प्रत्येक कर्मचारीको तलवको १० प्रतिशत जम्मा गरेको छ । माथि उल्लेखित खर्चहरू NAS 19 बमोजिम परिभाषित योगदान योजना अन्तरगत योगदान गरिएको भनेर पहिचान गरिएको छ ।

परिभाषित लाभ योजना

परिभाषित लाभ योजना भनेको परिभाषित योगदान योजना बाहेकका अन्य रोजगार पछिको सेवा सुविधा हो । यसर्थ NAS 19 बमोजिम कर्मचारी उपदानलाई परिभाषित लाभ योजना मानिएको छ ।

उपदान

श्रम ऐन, २०७४ अनुसार स्थायी रूपमा बैकमा नियुक्त भएका कर्मचारीहरूको सेवा अवधिको आधारमा उपदानको निम्ति व्यवस्था गरिन्छ । उपदान अन्तर्गत पुरा दायित्वको हिसाब निर्धारण गर्न प्रत्येक वर्ष विमाङ्किक मूल्याङ्कन गरिन्छ ।

बैंकको परिभाषित लाभ दायित्व गणना गर्नको निम्ति कर्मचारीले वर्तमान तथा पुर्व अवधिको सेवाबाट आर्जन हुने भविष्यको लाभ रकमलाई discount गरी वर्तमान मूल्य निर्धारण गरिन्छ र त्यसमा योजना सम्पत्तिको उचित मूल्य घटाएर खुद रकम वित्तीय अवस्थाको विवरणमा देखाइन्छ । योजना सम्पत्तिको मूल्य आर्थिक लाभको आजको मूल्य योजनाबाट रिफण्डको रूपमा प्राप्त हुने अथवा भविष्यको योजना योगदानबाट घट्ने रकममा सिमित हुन्छ । आर्थिक लाभको आजको मूल्य निर्धारण गर्न बैंकको कुनै योजनामा लागु हुने न्यूनतम लगानी आवश्यकतालाई विचार गरिन्छ । योजना दायित्वको राफसाफ गर्दा वा योजनाको समयावधिमा लाभ प्राप्त भएमा बैंकलाई आर्थिक लाभ उपलब्ध हुन्छ ।

वार्षिक अवधिको शुरुवातमा हिसाब गरिने परिभाषित लाभ दायित्वको discount दर लागु गरी बैंकले निर्धारित लाभ दायित्वको ब्याज खर्चको निर्धारण गर्छ । सरकारी ऋणपत्र जसको अवधि परिभाषित लाभ योजनाको अवधि समान हुन्छ त्यसको औसत yield लाई आधार मानेर discount दरको निर्धारण गरिन्छ ।

कर्मचारीले सेवा दिए वापत उपदान दायित्वको वृद्धिलाई नाफा नोक्सान विवरणको कर्मचारी खर्च अन्तर्गत खुद ब्याज खर्चका साथ देखाइएको छ । बैंकको दायित्वको हिसाब गर्दा उपदानमा आउने कुल विमाङ्किक नाफा नोक्सानलाई अन्य विस्तृत आम्दानीमा देखाइएको छ ।

मूल्याङ्कन गर्दा demographic assumptions स्वरूप सेवा निवृत्ति उमेर (६० वर्ष), सेवाबाट पूर्व अवधि अवकाष र स्वस्थको कारण अवकाष जस्ता निवृत्तिहरू लिइएका छन् ।

३.१५.२ अन्य दीर्घकालिन कर्मचारी सुविधा

अल्पकालिन कर्मचारी सुविधा, रोजगार पछिको लाभ र terminal लाभ बाहेकका लाभहरू अन्य दीर्घकालिन कर्मचारी सुविधा अन्तर्गत पर्दछन् । NAS 19 अनुरूप अनुपयोग संचित विदा वापतको खर्च अन्य दीर्घकालिन कर्मचारी सुविधा अन्तर्गत पर्दछ ।

अनुपयोग संचित विदा

रिपोर्टिङ अवधिबाट १ वर्ष पछि प्रयोग हुने अपेक्षा रहेको संचित विदालाई अन्य दीर्घकालिन कर्मचारी सुविधा भनेर देखाइन्छ । कर्मचारीले वर्तमान तथा पुर्व अवधिको सेवाबाट आर्जन हुने भविष्यको लाभ रकमलाई discount गरी बैंकको अनुपयोग संचित विदा प्रतिको खुद दायित्व निर्धारण गरिन्छ । यसको हिसाब अनुमानित युनिट क्रेडिट विधीबाट गरिन्छ । अनुपयोग संचित विदा दायित्वमा भएको खुद फरक र विमाङ्किक नाफा नोक्सानलाई नाफा नोक्सान विवरणमा कर्मचारी खर्च अन्तर्गत जुन अवधिमा सिर्जना हुन्छ सोही अवधिमा देखाइन्छ ।

३.१६ वित्तीय तथा संचालन पट्टा

कुनै व्यवस्था पट्टा हो वा पट्टा धारण गर्छ भनी निर्धारण गर्ने आधार उक्त व्यवस्थाको विशेषतामा हुन्छ र सो व्यवस्था पूर्ति गर्न कुनै विशेष सम्पत्तिको प्रयोग अथवा उक्त व्यवस्थाले सम्पत्तिको प्रयोग गर्ने अधिकार स्थापित गर्छ कि गर्दैन भनेर आंकलन गरिन्छ ।

३.१६.१ वित्तीय पट्टा

कानुनी नामसारी आवश्यक नभई counterparty लाई पर्याप्त/सम्पूर्ण रूपमा जोखिम तथा प्रतिफल स्थानान्तरण हुने गरी गरिएको पट्टालाई वित्तीय पट्टा भनिन्छ । वित्तीय पट्टा अन्तर्गत बैंक lessor भएको खण्डमा पट्टाको बाँकी रकम (नकमाएको ब्याज आम्दानी घटाए पछि) लाई कर्जा तथा ग्राहकबाट प्राप्त गर्नु पर्ने भनेर देखाइन्छ । ब्याज आम्दानीलाई पट्टाको अवधिभर खुद लगानीमा समान प्रतिफल प्राप्त हुने गरी हरेक आर्थिक वर्षमा लेखाङ्कन गरिन्छ ।

वित्तीय पट्टा अन्तरगत बैंक lessee भएको खण्डमा पट्टा सम्पत्तिको पूँजीकरण गरिन्छ र सम्पत्ति तथा उपकरणहरूमा समावेश गरिन्छ र lessor को समानन्तर दायित्वलाई अन्य दायित्वमा देखाइन्छ । वित्तीय पट्टा र त्यसको समानन्तर दायित्वलाई शुरुमा सम्पत्तिको उचित मूल्य अथवा न्यूनतम पट्टा खर्चको आजको मूल्य जुन कम हुन्छ सोहीमा देखाइन्छ ।

३.१६.२ संचालन पट्टा

वित्तीय पट्टा बाहेक अन्य पट्टालाई संचालन पट्टा भनिन्छ । बैंक lessor भएको खण्डमा सम्पूर्ण संचालन पट्टा अन्तर्गत सम्पत्तिलाई सम्पत्ति तथा उपकरणमा राखिन्छ र सोही अनुसार लेखाङ्कन गरिन्छ ।

आ.व. २०७८/७९ बाट बैंकले NFRS 16 बमोजिम modified retrospective approach को प्रयोग गरी संचालन पट्टाको लेखाङ्कन गरेको छ । सोही कारण बैंकले अधिल्लो आर्थिक वर्षको तुलनात्मक विवरणलाई पुनःस्थापना गरेको छैन । बैंकले त्रैमासिक कोषको लागत प्रतिशतको आधारमा incremental borrowing rate ७.५% निर्धारण गरेको छ ।

NFRS 16 बमोजिम संचालन पट्टाको शुरुवाती लेखाङ्कन गर्दा बैंकको पट्टा सम्बन्धि दायित्व रु १,५३२,२५७,०३३ ले बढेको छ भने सम्पत्ति तथा उपकरणको खुद मौज्जात रु १,४७२,४९८,४५६ ले बढेको छ । आ.व. २०७८/७९ को अन्त्यमा Right of Use (RoU) लिज सम्पत्तिको कुल मौज्जात रु २,०२५,१४७,५६४ रहेको छ भने कुल ह्यासकडीको मौज्जात रु ५१२,९९४,०६९ रहेको छ । आ.व. २०७८/७९ को अन्त्यमा RoU लिज सम्पत्तिको खुद मौज्जात रु १,२९३,८०६,२७० रहेको छ ।

३.१७ विदेशी मुद्रा कारोबार, अनुवाद तथा मौज्जात

वित्तीय विवरणहरू नेपाली रुपैयाँमा उल्लेख गरिन्छ । विदेशी मुद्रामा भएका कारोबारहरू प्रारम्भिक रूपमा कारोबार भएको मितिमा प्रचलित सटही दरमा कार्यात्मक मुद्रामा लेखाङ्कन गरिन्छ । विदेशी मुद्रामा लेखाङ्कन गरिएका मौद्रिक सम्पत्ति र दायित्वहरू वित्तीय अवस्थाको विवरण तयार गरिने मितिको कार्यात्मक मुद्रा सटही दरमा पुनरुपान्तरण गरिन्छ । यस्तो लेनदेनको बन्दोबस्तको परिणामस्वरूप विदेशी विनिमय लाभ र नोक्सान, र विदेशी मुद्रामा मूल्यहीन मौद्रिक सम्पत्ति र दायित्वहरूको वर्षको अन्त्यमा विनिमय दरबाट नाफा वा नोक्सानमा पहिचान र लेखाङ्कन गरिन्छ । गैरमौद्रिक सम्पत्ति र दायित्वहरू ऐतिहासिक मूल्यमा राखिएको छ भने ऐतिहासिक सटही दर अनुसार राखिन्छ वा उचित मूल्यमा राखिएको छ भने वर्ष अन्त्यको सटही दरमा राखिन्छ र त्यसबाट प्राप्त हुने सटही लाभ वा नोक्सानलाई कि त नाफा वा नोक्सानको विवरणमा लेखाङ्कन गरिन्छ वा सम्पत्ति वा दायित्वमा भएको लाभ वा हानिको आधारमा अन्य विस्तृत आम्दानीमा राखिन्छ ।

३.१८ वित्तीय जमानत तथा कर्जा प्रतिबद्धता

वित्तीय जमानत भनेको निर्दिष्ट कर्जा उपकरणको सर्तहरू बमोजिम भुक्तानी गर्न असफल हुँदा बैंकले क्षतिपूर्ति स्वरूप निश्चित भुक्तानी दिन आवश्यक पर्ने एक सम्भौता हो । कर्जा प्रतिबद्धताहरू भनेका पूर्वनिर्धारित शर्त बमोजिम कर्जा दिनुपर्ने थिर प्रतिबद्धता हो । कर्जा प्रतिबद्धता भनेको त्यस्तो प्रतिबद्धता हो जहाँ बैंकले ग्राहकलाई कर्जा दिने उद्देश्य निश्चित गरेको हुन्छ वा ग्राहकको तर्फबाट बैंकले कर्जा, ओभरड्राफ्ट, भविष्यको जमानत दिन प्रतिबद्धता जनाएको हुन्छ तर रिपोर्टिङ मितिमा बैंकले भुक्तानी दिएको हुन्छ, त्यस्ता उपकरणहरू वित्तीय विवरणमा प्रतिबद्धताको रूपमा उल्लेख गरिन्छ ।

३.१९ शेयर पूँजी र जगेडा कोष

शेयर पूँजी र जगेडाकोषहरू भिन्न वर्गका इक्विटी claims हुन् । इक्विटी claim भनेको बैंकको सम्पत्तिहरूमा सम्पूर्ण दायित्वहरू घटाएर बाँकी रहेको स्वार्थमा claim हो । अवधिभरमा इक्विटीमा भएको परिवर्तन अन्तर्गत वित्तीय विवरणमा लेखाङ्कन गरिएका आम्दानी र खर्च साथै इक्विटी होल्डरको योगदानमा इक्विटी होल्डरलाई वाँडिएको रकम घटाई बाँकी भएको रकम पर्दछ ।

३.२० प्रति शेयर आम्दानी

बैंकले आफ्नो साधारण शेयरको लागि आधारभूत र Diluted प्रति शेयर आम्दानी (EPS) तथ्यांकलाई प्रस्तुत गर्छ । आधारभूत EPS साधारण शेयरधनीहरूको लागि हुने नाफा अथवा नोक्सानलाई सो अवधिको अन्त्यमा रहेका शेयरधनीको संख्याले विभाजन गरी गणना गरिन्छ । Diluted EPS साधारण शेयरधनीहरूका लागि रहेको नाफा वा नोक्सान र

शेयरधनीको संख्यामा Dilutive सम्भावित साधारण शेयरलाई समायोजन गरी निर्धारण गरिन्छ ।

३.२१ सेग्मेन्ट रिपोर्टिङ्ग

संचालन सेग्मेन्ट भन्नाले बैंकको त्यस्तो ईकाईलाई बुझिन्छ :

- जसले व्यावसायिक गतिविधीमा सहभागि भई आम्दानी कमाउछ र खर्च गर्छ (बैंकको अन्य ईकाई हरूसँगको कारोबारहरू सम्बन्धि आम्दानी तथा खर्च समेत)
- जसको संचालन परिणाम नियमित रूपमा बैंकको प्रमुख संचालन निर्णयकर्ताले समीक्षा गर्छ र ईकाईहरूलाई श्रोत साधनहरूको बिभाजन गर्ने निर्णय लिन्छ तथा ईकाईहरूको कार्यको समिक्षा गर्दछ ।
- जसको विस्तृत वित्तीय सूचना उपलब्ध छ ।

संस्थाको सबै क्षेत्र संचालन ईकाई वा संचालन ईकाईको भाग हुन्छ भन्ने जरूरी हुँदैन । उदाहरणको निम्ति मुख्य कार्यालय वा अन्य विभागहरू जसले आय आर्जन गर्दैन वा आय आर्जन गरे तापनि निकायको गतिविधिसँग incidental मात्र हुन्छ भने सो संचालन ईकाई नहुन सक्दछ । NFRS प्रयोजनको लागि संस्थाको रोजगार पछिको लाभ योजनाहरू संचालन ईकाई होइनन् ।

बैंकले कार्यकारी समिति (Executive committee) लाई व्यापार संचालन सम्बन्धि निर्णय लिने र स्रोत परिचालनमा मद्दत गर्ने आधारमा महत्वपूर्ण सेग्मेन्ट्सहरूको पहिचान गरेको छ । यस बमोजिम पहिचान गरिएको सेग्मेन्ट्सहरू बैंकिङ्ग (कर्जा, निक्षेप र ट्रेड अपरेशन समेत), भुक्तानी समाधान (कार्ड्स), विप्रेषण, ट्रेजरी र माइक्रोबैंकिङ हुन । ट्रेजरी विभागले बैंकको कोष व्यवस्थापकको रूपमा कार्य गर्दछ ।

३.२२ कर्मचारी बोनस

बोनस तथा कर अधिको नाफाको १० प्रतिशतको दरले कर्मचारी बोनस गणना गरिएको छ ।

३.२३ साधारण शेयरमा लाभांश

साधारण सभाबाट पारित भएपछि मात्र साधारण शेयरमा दिइएको लाभांशलाई दायित्व लेखाङ्कन गरिन्छ र इक्विटीबाट घटाइन्छ । अन्तरिम लाभांश घोषणा पछि बैंकको अधिकारमा नरहे पश्चात् इक्विटीबाट घटाइन्छ । रिपोर्टिङ्ग मिति पछि पारित यस वर्षको लाभांशलाई रिपोर्टिङ्ग मिति पश्चात्को घटना भनेर देखाइन्छ ।

३.२४ नगद प्रवाह विवरण

नगद प्रवाह विवरण संचालन गतिविधि, वित्त गतिविधि तथा लगानी गतिविधिहरूको कुल नगद प्राप्ति र कुल नगद भुक्तानीको आधारमा तयार गरिएको छ ।

३.२५ तुलनात्मक रकम

यस वर्षको वित्तीय विवरणमा आवश्यकता अनुसार तुलनात्मक रकमहरू पुनःवर्गीकरण गरिएका छन् ।

नगद तथा नगद समान				
विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
नगद मौज्जात	४,२२९,०५१,५६६	३,९८१,४२६,२३८	४,२२९,०५०,७०३	३,९८१,४२६,१०८
बैंक तथा वित्तीय संस्थामा रहेको मौज्जात	३,२०६,८०७,०९५	२,२१७,३७९,०३३	३,१९९,३५२,७०४	१,९९४,६२९,४८०
माग तथा अल्प सूचनामा प्राप्त हुने रकम	५००,५८५,६१६	-	५००,५८५,६१६	-
अन्य	-	-	-	-
जम्मा नगद तथा नगद समान	७,९३६,४४४,२७८	६,१९८,८०५,२७१	७,९२८,९८९,०२४	५,९७६,०५५,५८८

नेपाल राष्ट्र बैंकमा रहेको मौज्जात तथा लिनु पर्ने				
विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
नेपाल राष्ट्र बैंकमा रहेको वैधानिक मौज्जात	५,६४८,०२८,५३५	७,७४०,६४१,९९२	५,६४८,०२८,५३५	७,७४०,६४१,९९२
पुनः बिक्री सम्भौता अन्तर्गत खरिद गरिएको धितोपत्र	-	-	-	-
नेपाल राष्ट्र बैंकमा रहेको अन्य निक्षेप तथा लिन बाँकी वक्यौता रकम	८२,४२०,०००	-	८२,४२०,०००	-
जम्मा नेपाल राष्ट्र बैंकमा रहेको मौज्जात तथा लिनु पर्ने	५,७३०,४४८,५३५	७,७४०,६४१,९९२	५,७३०,४४८,५३५	७,७४०,६४१,९९२
नेपाल राष्ट्र बैंकमा रहेको अन्य निक्षेप तथा लिन बाँकी वक्यौता रकम अन्तर्गत मुद्रा बजार निर्माताको रूपमा गरिएको लगानी पर्दछ ।				

बैंक तथा वित्तीय संस्थामा रहेको मौज्जात				
विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
स्वदेशी बैंक तथा वित्तीय संस्थामा रहेको मौज्जात	-	१३०,१०४,४१०	-	१३०,१०४,४१०
विदेशी बैंक तथा वित्तीय संस्थामा रहेको मौज्जात	३२०,३१३,२५५	३,१७८,६०३,९५४	३२०,३१३,२५५	३,१७८,६०३,९५४
घटाउने: नोकसानि व्यवस्था	-	-	-	-
जम्मा बैंक तथा वित्तीय संस्थामा रहेको मौज्जात	३२०,३१३,२५५	३,३०८,७०८,३६५	३२०,३१३,२५५	३,३०८,७०८,३६५

डेरिभेटिभ वित्तीय उपकरण				
विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
व्यापारिक प्रयोजनको निम्ति धारण				
ब्याजदर स्वाप	-	-	-	-
मुद्रा स्वाप	-	-	-	-
अग्रिम विनिमय सम्भौता	१९,६९४,३२३	१४६,९४०,५५६	१९,६९४,३२३	१४६,९४०,५५६
अन्य	-	-	-	-
जोखिम व्यवस्थापनको निम्ति धारण				
ब्याजदर स्वाप	-	-	-	-
मुद्रा स्वाप	-	-	-	-
अग्रिम विनिमय सम्भौता	-	-	-	-
अन्य	-	-	-	-
जम्मा डेरिभेटिभ वित्तीय उपकरण	१९,६९४,३२३	१४६,९४०,५५६	१९,६९४,३२३	१४६,९४०,५५६

अन्य व्यापारिक सम्पत्तिहरू				
विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
ट्रेजरी विल	-	-	-	-
नेपाल सरकारको ऋणपत्र	-	-	-	-
नेपाल राष्ट्र बैंकको ऋणपत्र	-	-	-	-
स्वदेशी संस्थागत ऋणपत्र	-	-	-	-
शेयर (इक्विटी)	१५८,७६२,७४९	२४३,९४६,३७०	-	-
अन्य	-	-	-	-
जम्मा अन्य व्यापारिक सम्पत्तिहरू	१५८,७६२,७४९	२४३,९४६,३७०	-	-
धितो राखिएको (Pledged)	-	-	-	-
धितो नराखिएको (Non Pledged)	१५८,७६२,७४९	२४३,९४६,३७०	-	-

नाफा नोक्सान हिसाब माफत उचित मूल्यमा मापन गरिएका सूचीकृत शेयर (इक्विटी) लगानी

विवरण	समूह				बैंक			
	यस वर्ष		गत वर्ष		यस वर्ष		गत वर्ष	
	परल मूल्य	उचित मूल्य	परल मूल्य	उचित मूल्य	परल मूल्य	उचित मूल्य	परल मूल्य	उचित मूल्य
एसियन लाइफ इन्स्योरेन्स कम्पनि लिमिटेड (६,४३८ साधारण शेयर रू १०० को दरले चुक्ता)	६,०१०,२५९	३,६९५,४१२	६,०१०,२५२	६,९४२,२००	-	-	-	-
छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड (२२,८५१ साधारण शेयर रू १०० को दरले चुक्ता)	३१,३८०,९००	२५,१३६,१००	५२,७०३,७९७	५२,५२०,६२२	-	-	-	-
सेन्चुरी कर्मासियल बैंक लिमिटेड (१,०५७ साधारण शेयर रू १०० को दरले चुक्ता)	२५५,६४८	१९३,४३१	३,०६७,७७५	३,४९२,०००	-	-	-	-
सिटीजन इनभेष्टमेन्ट ट्रष्ट (२५० साधारण शेयर रू १०० को दरले चुक्ता)	७४५,००५	६२८,७५०	-	-	-	-	-	-
एमरेष्ट बैंक लिमिटेड (१,००० साधारण शेयर रू १०० को दरले चुक्ता)	-	-	६८८,६८२	७३८,०००	-	-	-	-
ग्लोबल आइएमइ बैंक लिमिटेड (१ साधारण शेयर रू १०० को दरले चुक्ता)	-	२५१	-	४४१	-	-	-	-
हिमालयन जनरल इन्स्योरेन्स कम्पनि लिमिटेड (२,१३३ साधारण शेयर रू १०० को दरले चुक्ता)	१,७४४,१९५	१,१०९,१६०	-	-	-	-	-	-
जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड (१३ साधारण शेयर रू १०० को दरले चुक्ता)	३००	२२,४२५	१०,०२०	२३,६६७	-	-	-	-
कुमारी इक्विटी फण्ड (१००,००० इकाई रू १० को दरले चुक्ता)	१,०००,०००	१,००७,०००	१,०००,०००	१,०५०,०००	-	-	-	-
लाइफ इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड (७,६८० साधारण शेयर रू १०० को दरले चुक्ता)	१४,६३३,८६१	१०,८६७,२००	१४,६३३,८६१	१४,९८८,८००	-	-	-	-
महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेड (२६ साधारण शेयर रू १०० को दरले चुक्ता)	-	-	१८,२४०	२८,९९०	-	-	-	-
नेपाल बङ्गलादेश बैंक लिमिटेड (५,६०० साधारण शेयर रू १०० को दरले चुक्ता)	२,४८६,४०४	२,२३४,४००	-	-	-	-	-	-
नगदी ग्रुप पावर लिमिटेड (१ साधारण शेयर रू १०० को दरले चुक्ता)	-	२९७	-	-	-	-	-	-

विवरण	समूह						बैंक					
	यस वर्ष		गत वर्ष		यस वर्ष		गत वर्ष		यस वर्ष		गत वर्ष	
	परल मूल्य	उचित मूल्य	परल मूल्य	उचित मूल्य	परल मूल्य	उचित मूल्य	परल मूल्य	उचित मूल्य	परल मूल्य	उचित मूल्य	परल मूल्य	उचित मूल्य
नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड (७३ साधारण शेयर रू १०० को दरले चुक्ता)	-	१९,३४५	-	-	२९,९००	-	-	-	-	-	-	-
नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड (७३ संस्थापक शेयर रू १०० को दरले चुक्ता)	७४०,७७५	६१८,३७५	७४०,७७०	९१२,७९५	-	-	-	-	-	-	-	-
एन.आइ.सि एसिया बैंक लिमिटेड (१,००१ साधारण शेयर रू १०० को दरले चुक्ता)	-	-	८९०,२८४	९९४,९९४	-	-	-	-	-	-	-	-
एन.आइ.सि एसिया लघुवित्त वित्तीय संस्था लिमिटेड (१६ साधारण शेयर रू १०० को दरले चुक्ता)	१,४००	१३,७५८	१४,८१६	२४,७२०	-	-	-	-	-	-	-	-
नेको इन्स्योरेन्स कम्पनी लिमिटेड (३,०५४ साधारण शेयर रू १०० को दरले चुक्ता)	२,९४३,२६२	२,१९९,४७६	२,९४३,२७१	३,५८०,२८८	-	-	-	-	-	-	-	-
नेरूडे लघुवित्त वित्तीय संस्था लिमिटेड (७,०७४ साधारण शेयर रू १०० को दरले चुक्ता)	८,३९७,५७१	५,३४५,१२०	८,३९७,५७१	८,०००,०००	-	-	-	-	-	-	-	-
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (२,१६७ साधारण शेयर रू १०० को दरले चुक्ता)	२,५१३,९६४	१,६१८,७४९	२,५१३,९६४	३,६४६,१००	-	-	-	-	-	-	-	-
नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (२६,१८० साधारण शेयर रू १०० को दरले चुक्ता)	२८,४०६,४६१	१५,१०५,८६०	२८,४०६,४६१	२५,३२२,०००	-	-	-	-	-	-	-	-
एनएमबि बैंक लिमिटेड (४,३७७ साधारण शेयर रू १०० को दरले चुक्ता)	-	-	१,९५०,४९८	१,९२५,८८०	-	-	-	-	-	-	-	-
एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेड (१ साधारण शेयर रू १०० को दरले चुक्ता)	-	७५०	-	१,४२९	-	-	-	-	-	-	-	-
एनएमबि ५० सामूहिक लगानी कोष (२९७,३३४ इकाई रू १० को दरले चुक्ता)	३,५६७,१२७	३,८३५,६०९	-	-	-	-	-	-	-	-	-	-
नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड (२५ साधारण शेयर रू १०० को दरले चुक्ता)	२,०००	४८,३७५	-	-	-	-	-	-	-	-	-	-
नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेड (२,३३० साधारण शेयर रू १०० को दरले चुक्ता)	३,१९५,७५०	१,७१२,५५०	३,२१९,५७२	३,१८८,०००	-	-	-	-	-	-	-	-
नेपाल दुरसंचार कम्पनी लिमिटेड (४,००० साधारण शेयर रू १०० को दरले चुक्ता)	-	-	५,४०८,३९९	५,२५६,०००	-	-	-	-	-	-	-	-
निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड (७,७८१ साधारण शेयर रू १०० को दरले चुक्ता)	९,९१२,९९२	८,५५१,३१९	१६,४९६,९०८	१६,०००,०००	-	-	-	-	-	-	-	-

विवरण	समूह				बैंक			
	यस वर्ष		गत वर्ष		यस वर्ष		गत वर्ष	
	परल मूल्य	उचित मूल्य	परल मूल्य	उचित मूल्य	परल मूल्य	उचित मूल्य	परल मूल्य	उचित मूल्य
प्राइम कमर्सियल बैंक लिमिटेड (३,००० साधारण शेयर रू १०० को दरले चुक्ता)	-	-	१,२९०,१०१	१,४३७,०००	-	-	-	-
प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेड (५,७१२ साधारण शेयर रू १०० को दरले चुक्ता)	६,७४४,६४२	३,२९०,११२	६,७४४,६४२	५,८५०,०००	-	-	-	-
प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (६९४ साधारण शेयर रू १०० को दरले चुक्ता)	६३८,४९४	३९४,८८६	-	-	-	-	-	-
प्रभु बैंक लिमिटेड (९०० साधारण शेयर रू १०० को दरले चुक्ता)	-	-	३९०,४५२	४११,३००	-	-	-	-
आर.वि.वि म्युचुअल फण्ड १ (१००,००० इकाई रू १० को दरले चुक्ता)	१,०००,०००	९२७,०००	-	-	-	-	-	-
आर.एम.डि.सि लघुवित्त वित्तीय संस्था लिमिटेड (१०,२०० साधारण शेयर रू १०० को दरले चुक्ता)	१२,१६१,५०६	८,५४७,६००	८,३४८,८८६	९,६११,०००	-	-	-	-
सानिमा इक्विटी फण्ड (१००,००० इकाई रू १० को दरले चुक्ता)	१,४६२,९१६	१,२७५,०००	१,४६२,९१६	१,६७९,०००	-	-	-	-
स्टान्डर्ड चार्टर्ड बैंक लिमिटेड (१,९८० साधारण शेयर रू १०० को दरले चुक्ता)	१,०९७,६३४	७८४,६७४	५,७४६,८४५	५,४४७,४७०	-	-	-	-
सनराइज बैंक लिमिटेड (५,३३२ साधारण शेयर रू १०० को दरले चुक्ता)	१,९६५,६६२	१,१०३,७२४	-	-	-	-	-	-
सनराइज फर्स्ट म्युचुअल फण्ड (२०१,००० इकाई रू १० को दरले चुक्ता)	२,३६९,८४१	२,३११,५००	२,३६९,८४१	३,२१६,०००	-	-	-	-
सिद्धार्थ इनभेस्टमेन्ट ग्रोथ रिक्तम २ (४,३३५,९७० इकाई रू १० को दरले चुक्ता)	४३,३५९,७००	४२,४४९,१४६	४३,३५९,७००	६१,५७०,७७४	-	-	-	-
सिद्धार्थ सिस्टमेटिक इनभेस्टमेन्ट रिक्तम (१,२५०,००० इकाई रू १० को दरले चुक्ता)	११,९८५,०२५	१०,०१२,५००	-	-	-	-	-	-
सानिमा लार्ज क्याप फण्ड (५,००० इकाई रू १० को दरले चुक्ता)	५००,०००	४६६,०००	५००,०००	५२५,०००	-	-	-	-
सूर्य लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (६,७६२ साधारण शेयर रू १०० को दरले चुक्ता)	४,९७२,२८३	२,६१६,८९४	४,९७२,२८३	५,५३२,०००	-	-	-	-
युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड (२,००० साधारण शेयर रू १०० को दरले चुक्ता)	१,५८७,७६२	७००,०००	-	-	-	-	-	-
जम्मा	२०७,७८३,३३८	१५८,७६२,७४९	२२४,३००,८०४	२४३,९४६,३७०	-	-	-	-

अनुसूची ४.६

बैंक तथा वित्तीय संस्थालाई दिएको कर्जा तथा सापट				
विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
लघुवित्त संस्थाहरूलाई दिएको कर्जा	६,४८७,७०५,६६३	६,९०७,२४९,३५५	६,४८७,७०५,६६३	६,९०७,२४९,३५५
अन्य	-	-	-	-
घटाउने : कर्जा नोक्सानी व्यवस्था	(८४,३९९,५२०)	(७९,३७९,३५२)	(८४,३९९,५२०)	(७९,३७९,३५२)
जम्मा	६,४०३,३०६,१४३	६,०२७,८६९,००३	६,४०३,३०६,१४३	६,०२७,८६९,००३

अनुसूची ४.६.१

कर्जा नोक्सानी व्यवस्था				
विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
श्रावण १ को मौज्दात	७९,३७९,३५२	४०,४३७,७६९	७९,३७९,३५२	४०,४३७,७६९
यस वर्षको नोक्सानी व्यवस्था				
यस वर्षको जम्मा	३७,८०२,२३०	७९,५७२,५२७	३७,८०२,२३०	७९,५७२,५२७
उठेको/फिर्ता	(३२,८७०,०६९)	(३२,६३०,९३७)	(३२,८७०,०६९)	(३२,६३०,९३७)
अपलेखन	-	-	-	-
आषाढ मसान्तको मौज्दात	४४,९३२,१६१	४६,९४१,५९०	४४,९३२,१६१	४६,९४१,५९०

अनुसूची ४.७

ग्राहकलाई दिएको कर्जा तथा सापट				
विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
परिषोधित लागतमा मापन गरिएको कर्जा तथा सापट	९८२,२९५,७७२,३६३	९६९,६८५,५२२,७६६	९८२,२८५,४४०,९०९	९६९,६७४,७७३,६४०
घटाउने : कर्जा नोक्सानी व्यवस्था				
सामूहिक नोक्सानी व्यवस्था	(२,५८६,९९४,६२४)	(२,३००,७९९,९८४)	(२,५८६,९९४,६२४)	(२,३००,७९९,९८४)
व्यक्तिगत नोक्सानी व्यवस्था	(९,९९९,९६३,०४५)	(७९४,८९८,६४२)	(९,९९९,९६३,०४५)	(७९४,८९८,६४२)
खुद रकम	९७०,७०८,७१४,६९४	९६६,५८९,९८४,९४०	९७०,७०८,७१४,६९४	९६६,५८९,९८४,९४०
नाफा नोक्सान हिसाब मार्फत उचित मूल्यमा मापन गरिएका कर्जा तथा सापट	-	-	-	-
जम्मा	९७०,७०८,७१४,६९४	९६६,५८९,९८४,९४०	९७०,७०८,७१४,६९४	९६६,५८९,९८४,९४०

अनुसूची ४.७.१

कर्जा प्रकारको आधारमा कर्जा तथा सापटको विश्लेषण				
विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
कर्जा प्रकार				
आवधिक कर्जा	५७,२०४,२७२,९९२	४४,४४८,७०२,७५९	५७,२०४,२७२,९९२	४४,४४८,७०२,७५९
अधिविकर्ष कर्जा	३२,२३६,५९९,४०७	३९,००९,२५०,२९२	३२,२३६,५९९,४०७	३९,००९,२५०,२९२
ट्रष्ट रिसिप्ट/निर्यात कर्जा	३,७८६,९३५,९७५	८,५३९,३२६,३४७	३,७८६,९३५,९७५	८,५३९,३२६,३४७
माग तथा अन्य चालु पूँजी कर्जा	४९,०९६,७२५,७२९	३९,२७९,०९७,६७९	४९,०९६,७२५,७२९	३९,२७९,०९७,६७९
व्यक्तिगत आवासिय कर्जा	८,२२७,९८९,९२६	७,९५९,३९८,६८५	८,२२७,९८९,९२६	७,९५९,३९८,६८५
रियल स्टेट कर्जा	६,४९७,६४५,८५०	६,६६५,७६४,०६९	६,४९७,६४५,८५०	६,६६५,७६४,०६९
मार्जिन लेन्डिङ कर्जा	४,०५५,६९४,९३०	५,८७२,९७४,०४५	४,०५५,६९४,९३०	५,८७२,९७४,०४५
हायर पर्चेज कर्जा	६,९९२,२२२,३६९	७,८९०,४६९,९९२	६,९९२,२२२,३६९	७,८९०,४६९,९९२
विपन्न वर्ग कर्जा	५,६९६,३२२,७०५	५,५९६,९९९,९२४	५,६९६,३२२,७०५	५,५९६,९९९,९२४

बिल्स खरिद	४०,०००,०००	१६,१२५,०००	४०,०००,०००	१६,१२५,०००
कर्मचारी कर्जा	१,८८२,३२०,६३१	१,५०६,१२४,९४३	१,८७१,९८९,१७०	१,४९५,३७५,८१७
अन्य	५,९३१,६८६,६०२	३,२२२,४११,१८०	५,९३१,६८६,६०२	३,२२२,४११,१८०
जम्मा	१८९,४८७,४५५,४२८	१६१,०४६,४७५,२३५	१८९,४७७,१२३,९६६	१६१,०३५,७२६,१०९
असुल गर्न बाँकी ब्याज	८०८,३१६,९३५	६३९,०४७,५३१	८०८,३१६,९३५	६३९,०४७,५३१
कूल जम्मा	१८२,२९५,७७२,३६३	१६१,६८५,५२२,७६६	१८२,२८५,४४०,९०१	१६१,६७४,७७३,६४०

अनुसूची ४.७.२

मुद्राको आधारमा कर्जा तथा सापटको विश्लेषण				
विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
नेपाली रुपैया	१८०,०५९,१६६,८४३	१५४,९७९,०५४,४६७	१८०,०४८,८३५,३८१	१५४,९६८,३०५,३४१
भारतीय रुपैया	-	-	-	-
अमेरिकन डलर	१,४२८,२८८,५८४	६,०६२,६०६,१७३	१,४२८,२८८,५८४	६,०६२,६०६,१७३
ग्रेट ब्रिटेन पाउन्ड	-	-	-	-
यूरो	-	४,८१४,५९५	-	४,८१४,५९५
जापनिज येन	-	-	-	-
चाइनिज युआन	-	-	-	-
अन्य	-	-	-	-
जम्मा	१८९,४८७,४५५,४२८	१६१,०४६,४७५,२३५	१८९,४७७,१२३,९६६	१६१,०३५,७२६,१०९

अनुसूची ४.७.३

धितो सुरक्षणको आधारमा कर्जा तथा सापटीको विश्लेषण				
विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
सुरक्षण				
चल/अचल सम्पत्ति	१६८,२७१,६४७,००७	१४६,३८०,९४८,५०८	१६८,२७१,६४७,००७	१४६,३८०,९४८,५०८
सुन तथा चाँदी	-	-	-	-
स्वदेशी बैंक तथा वित्तीय संस्थाको जमानत	-	-	-	-
सरकारी जमानत	१४५,०१९,५२४	१४५,०१९,९१०	१४५,०१९,५२४	१४५,०१९,९१०
अन्तराष्ट्रिय सूचीकृत बैंकको जमानत	-	-	-	-
निर्यात कागजपत्रको धितो	४,१७६,५४९,३२७	५,२१३,९९०,७२२	४,१७६,५४९,३२७	५,२१३,९९०,७२२
मुद्दति निक्षेपको धितो	२,४५७,५५७,३६६	१,२१३,८७५,१६१	२,४५७,५५७,३६६	१,२१३,८७५,१६१
सरकारी धितोपत्रको धितो	१४,४९४,६९०	१०,५३८,११७	१४,४९४,६९०	१०,५३८,११७
काउन्टर जमानत	-	-	-	-
व्याक्तिगत जमानत	१,१९३,९१७,८२६	९६८,४७१,११८	१,१८३,५८६,३६५	९५७,७२१,९९२
अन्य धितो	५,२२८,२६९,६८७	७,११४,४३१,७००	५,२२८,२६९,६८७	७,११४,४३१,७००
जम्मा	१८९,४८७,४५५,४२७	१६१,०४६,४७५,२३५	१८९,४७७,१२३,९६६	१६१,०३५,७२६,१०९
सुरक्षण नगरिएको	-	-	-	-
जम्मा	१८९,४८७,४५५,४२७	१६१,०४६,४७५,२३५	१८९,४७७,१२३,९६६	१६१,०३५,७२६,१०९

अनुसूची ४.७.४

कर्जा नोक्सानी व्यवस्था				
विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
विशेष नोक्सानी व्यवस्था				
श्रावण १ को मौज्दात	७९४,८१८,६४२	१,०४६,४५२,१०१	७९४,८१८,६४२	१,०४६,४५२,१०१
यस वर्षको नोक्सानी व्यवस्था				

यस वर्षको जम्मा	७८२,१११,१५३	४३७,८१७,५६६	७८२,१११,१५३	४३७,८१७,५६६
यस वर्ष उठेको/फिर्ता	(४६४,९६६,७५०)	(६८९,४५१,०२५)	(४६४,९६६,७५०)	(६८९,४५१,०२५)
अपलेखन	-	-	-	-
विदेशी मुद्रा विनिमय दर भिन्नताको कारण नोक्सानी व्यवस्था	-	-	-	-
अन्य परिवर्तन	-	-	-	-
आषाढ मसान्तको मौज्जात	१,१११,९६३,०४५	७९४,८१८,६४२	१,१११,९६३,०४५	७९४,८१८,६४२
सामुहिक नोक्सानी व्यवस्था				
श्रावण १ को मौज्जात	२,३००,७१९,९८४	१,२९४,९५९,०४६	२,३००,७१९,९८४	१,२९४,९५९,०४६
यस वर्षको नोक्सानी व्यवस्था				
यस वर्षको जम्मा/फिर्ता	२८५,३९४,६४०	१,००५,७६०,९३८	२८५,३९४,६४०	१,००५,७६०,९३८
विदेशी मुद्रा विनिमय दर भिन्नताको कारण नोक्सानी व्यवस्था	-	-	-	-
अन्य परिवर्तन	-	-	-	-
आषाढ मसान्तको मौज्जात	२,५८६,११४,६२४	२,३००,७१९,९८४	२,५८६,११४,६२४	२,३००,७१९,९८४
जम्मा नोक्सानी व्यवस्था	३,६९८,०७७,६६९	३,०९५,५३८,६२६	३,६९८,०७७,६६९	३,०९५,५३८,६२६

अनुसूची ४.८

धितोपत्रमा लगानी				
विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
परिषोधित लागतमा मापन गरिएको धितोपत्रमा लगानी	५३,४३१,१७५,१५१	३५,६२९,४७१,८३३	५३,२०७,६९९,१५१	३५,५१३,९९५,८३३
अन्य विस्तृत आम्दानी मार्फत उचित मूल्यमा मापन गरिएको शेयर (इक्विटी) मा लगानी	४,१६०,४६२,५८१	६,३११,२९७,९३७	४,१६०,४६२,५८१	६,३११,२९७,९३७
जम्मा	५७,५९१,६३७,७३२	४१,९४०,७६९,७७०	५७,३६८,१६१,७३२	४१,८२५,२९३,७७०

अनुसूची ४.८.१

परिषोधित लागतमा मापन गरिएको धितोपत्रमा लगानी				
विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
ऋणपत्र	४३१,१६६,६३९	४२६,३७१,२४८	४२४,६९०,६३९	४२०,८९५,२४८
सरकारी ऋणपत्र तथा बण्ड	३१,८४४,०९२,७३७	२३,६०३,८५३,०८३	३१,८४४,०९२,७३७	२३,६०३,८५३,०८३
सरकारी ट्रेजरी विल	२०,९३८,९१५,७७५	११,४८९,२४७,५०३	२०,९३८,९१५,७७५	११,४८९,२४७,५०३
नेपाल राष्ट्र बैंकको ऋणपत्र तथा बण्ड	-	-	-	-
नेपाल राष्ट्र बैंकको निक्षेप उपकरणहरू	-	-	-	-
अन्य	२१७,०००,०००	११०,०००,०००	-	-
घटाउने: विशेष हानी नोक्सानी व्यवस्था	-	-	-	-
जम्मा	५३,४३१,१७५,१५१	३५,६२९,४७१,८३३	५३,२०७,६९९,१५१	३५,५१३,९९५,८३३

अनुसूची ४.८.२

अन्य विस्तृत आम्दानी मार्फत उचित मूल्यमा मापन गरिएका शेयर (इक्विटी) लगानी				
विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
इक्विटी उपकरणहरू				
सूचीकृत शेयरहरू	३,८६६,०४५,६७१	६,१०६,५३९,७५१	३,८६६,०४५,६७१	६,१०६,५३९,७५१
सूचीकृत नभएका शेयरहरू	२९४,४१६,९१०	२०४,७५८,१८५	२९४,४१६,९१०	२०४,७५८,१८५
जम्मा	४,१६०,४६२,५८१	६,३११,२९७,९३७	४,१६०,४६२,५८१	६,३११,२९७,९३७

इतिवृत्तीमा गरिएको लगानीको जानकारी

विवरण	समूह				बैंक				
	यस वर्ष		गत वर्ष		यस वर्ष		गत वर्ष		
	परल मूल्य	उचित मूल्य	परल मूल्य	उचित मूल्य	परल मूल्य	उचित मूल्य	परल मूल्य	उचित मूल्य	
अन्य विस्तृत आव्दानी मार्फत उचित मूल्यमा मापन गरिएका सूचीकृत शेयर (इक्विटी) लगानी									
सिद्धार्थ इन्स्योरेन्स लिमिटेड (१,९३२,००१ साधारण शेयर रु १०० को दरले चुक्ता)	८०,४३२,२१३	१,०५०,४२८,९४४	८०,४३२,२१३	१,०७७,४४१,०५८	८०,४३२,२१३	१,०५०,४२८,९४४	८०,४३२,२१३	१,०७७,४४१,०५८	१,०७७,४४१,०५८
नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (९,५०६ साधारण शेयर रु १०० को दरले चुक्ता)	८,०८०,५२६	५,४८४,९६२	८,०८०,५२६	९,९९४,१८८	८,०८०,५२६	५,४८४,९६२	८,०८०,५२६	९,९९४,१८८	९,९९४,१८८
एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड (२,५११ संस्थापक शेयर रु १०० को दरले चुक्ता)	२५३,१७७	७२६,७१७	२५३,१७७	१,३९२,३३८	२५३,१७७	७२६,७१७	२५३,१७७	१,३९२,३३८	१,३९२,३३८
लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेड (४२,५६१ साधारण शेयर रु १०० को दरले चुक्ता)	५५,७५८,४०४	६०,२२३,८१५	५५,७५८,४०४	८३,०६६,०५६	५५,७५८,४०४	६०,२२३,८१५	५५,७५८,४०४	८३,०६६,०५६	८३,०६६,०५६
बुटवल पावर कम्पनी लिमिटेड (१४०,८८३ साधारण शेयर रु १०० को दरले चुक्ता)	६८,५३९,९०४	४५,३६४,३२६	६८,५३९,९०४	६४,८०५,९५०	६८,५३९,९०४	४५,३६४,३२६	६८,५३९,९०४	६४,८०५,९५०	६४,८०५,९५०
नेपाल ल्यूव आयल लिमिटेड (१,६५४ साधारण शेयर रु १०० को दरले चुक्ता)	१,०८०	४१७,९६६	१,०८०	३८२,२७०	१,०८०	४१७,९६६	१,०८०	३८२,२७०	३८२,२७०
नेपाल फिल्म डेमलपमेन्ट कम्पनी लिमिटेड (५३९ साधारण शेयर रु १०० को दरले चुक्ता)	५६९	१८,५१५	५६९	१८,५१५	५६९	१८,५१५	५६९	१८,५१५	१८,५१५
रिडि हाइड्रोपावर डेमलपमेन्ट कम्पनी लिमिटेड (१६७ साधारण शेयर रु १०० को दरले चुक्ता)	२२,३९४	१३९,९४६	२२,३९४	९५,६१६	२२,३९४	१३९,९४६	२२,३९४	९५,६१६	९५,६१६
चिलिमे हाइड्रोपावर लिमिटेड (२२९,३७३ साधारण शेयर रु १०० को दरले चुक्ता)	१४८,२१९,३३९	९३,५८४,१८४	१४८,२१९,३३९	१४६,५८५,८७७	१४८,२१९,३३९	९३,५८४,१८४	१४८,२१९,३३९	१४६,५८५,८७७	१४६,५८५,८७७
सानिमा माई हाइड्रोपावर लिमिटेड (१८१,१९७ साधारण शेयर रु १०० को दरले चुक्ता)	८८,४६८,२५५	५५,४४६,२८२	८८,४६८,२५५	८४,५०३,९२५	८८,४६८,२५५	५५,४४६,२८२	८८,४६८,२५५	८४,५०३,९२५	८४,५०३,९२५
प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड (४०,३५९ साधारण शेयर रु १०० को दरले चुक्ता)	२६,४८५,२६४	१४,०४४,९३२	२६,४८५,२६४	३०,५५२,३९०	२६,४८५,२६४	१४,०४४,९३२	२६,४८५,२६४	३०,५५२,३९०	३०,५५२,३९०
प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेड (७,९९७ साधारण शेयर रु १०० को दरले चुक्ता)	६,६६३,०९१	४,६०६,२७२	६,६६३,०९१	८,१९०,०००	६,६६३,०९१	४,६०६,२७२	६,६६३,०९१	८,१९०,०००	८,१९०,०००

विवरण	समूह				बैंक			
	यस वर्ष		गत वर्ष		यस वर्ष		गत वर्ष	
	परल मूल्य	उचित मूल्य	परल मूल्य	उचित मूल्य	परल मूल्य	उचित मूल्य	परल मूल्य	उचित मूल्य
लुम्बिनी जेनरल इन्स्योरेन्स कम्पनी लिमिटेड (३७,८२७ साधारण शेयर रु १०० को दरले चुक्ता)	२५,२८८,२४५	१४,४४९,९१४	२५,२८८,२४५	२६,९४५,८८०	२५,२८८,२४५	१४,४४९,९१४	२५,२८८,२४५	२६,९४५,८८०
मेरो माइक्रोफाइन्स लघुवित्त वित्तीय संस्था लिमिटेड (७८०,००० संस्थापक शेयर रु १०० को दरले चुक्ता)	३४,३७८,५००	३४७,५१९,२५०	३४,३७८,५००	५१९,६३९,२५०	३४,३७८,५००	३४७,५१९,२५०	३४,३७८,५००	५१९,६३९,२५०
आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेड (३३४,१३२ संस्थापक शेयर रु १०० को दरले चुक्ता र १ संस्थापक शेयर रु १०० को दरले चुक्ता)	३९,४८०,०००	१५९,७४२,१४६	३९,४८०,०००	२१०,८९०,४३३	३९,४८०,०००	१५९,७४२,१४६	३९,४८०,०००	२१०,८९०,४३३
नेशनल माइक्रोफाइन्स लघुवित्त वित्तीय संस्था लिमिटेड (७५,४७६ संस्थापक शेयर रु १०० को दरले चुक्ता)	१४,२४९,८३४	८०,१४७,९४७	१४,२४९,८३४	१०४,२४५,५८४	१४,२४९,८३४	८०,१४७,९४७	१४,२४९,८३४	१०४,२४५,५८४
अपर तामाकोशी हाईड्रोपावर लिमिटेड (३७,७१८ साधारण शेयर रु १०० को दरले चुक्ता)	२७,४५५,५१६	२०,४४३,१५६	२७,४५५,५१६	२६,५५३,४७२	२७,४५५,५१६	२०,४४३,१५६	२७,४५५,५१६	२६,५५३,४७२
ग्लोबल आइएमई समुन्नत योजना (४,५७९,३६० इकाई रु १० को दरले चुक्ता)	४८,३५८,८१५	४५,७९३,६००	४८,३५८,८१५	९२,८६९,४२१	४८,३५८,८१५	४५,७९३,६००	४८,३५८,८१५	९२,८६९,४२१
लक्ष्मी इक्विटी फण्ड (२,७१७,४१८ इकाई रु १० को दरले चुक्ता)	३०,७९५,१२७	२६,९०२,४३८	३०,७९५,१२७	३७,५००,३६८	३०,७९५,१२७	२६,९०२,४३८	३०,७९५,१२७	३७,५००,३६८
नबिल इक्विटी फण्ड (४,६२३,६६७ इकाई रु १० को दरले चुक्ता)	५५,३२२,८९२	४६,२३६,६७०	५५,३२२,८९२	६७,५०५,५३८	५५,३२२,८९२	४६,२३६,६७०	५५,३२२,८९२	६७,५०५,५३८
एन.आइ.बि.एल प्रगति फण्ड (१२,०७,९०२ इकाई रु १० को दरले चुक्ता)	१२,०२८,७३४	१२,१०३,१७८	१२,०२८,७३४	१७,९३७,३४५	१२,०२८,७३४	१२,१०३,१७८	१२,०२८,७३४	१७,९३७,३४५
एन.आइ.बि.एल समृद्धि फण्ड-१ (६४,६४,६४१ इकाई रु १० को दरले चुक्ता)	-	-	-	९२,८३२,२४५	-	-	-	९२,८३२,२४५
एन.एम.बि. हाइब्रिड फण्ड-१ (३,१८९,१७४ इकाई रु १० को दरले चुक्ता)	३३,३०९,११६	३५,७९८,७४९	३३,३०९,११६	४३,५३२,२२५	३३,३०९,११६	३५,७९८,७४९	३३,३०९,११६	४३,५३२,२२५
सानिमा इक्विटी फण्ड (८,५४६,४१५ इकाई रु १० को दरले चुक्ता)	११८,९८१,९७७	१०८,९६६,७९१	११८,९८१,९७७	१४३,४९४,३०८	११८,९८१,९७७	१०८,९६६,७९१	११८,९८१,९७७	१४३,४९४,३०८
सिद्धार्थ इक्विटी फण्ड (२२,५००,००० इकाई रु १० को दरले चुक्ता)	२२५,०००,०००	२२२,३००,०००	२२५,०००,०००	३१६,१२५,०००	२२५,०००,०००	२२२,३००,०००	२२५,०००,०००	३१६,१२५,०००

विवरण	समूह				बैंक			
	यस वर्ष		गत वर्ष		यस वर्ष		गत वर्ष	
	परल मूल्य	उचित मूल्य	परल मूल्य	उचित मूल्य	परल मूल्य	उचित मूल्य	परल मूल्य	उचित मूल्य
एन.आइ.सि. एशिया ग्रोथ फण्ड (३,५०६,२८० इकाई रु १० को दरले चुक्ता)	४७,५४६,२१२	३९,०९५,०२२	४७,५४६,२१२	५२,५९४,२००	४७,५४६,२१२	३९,०९५,०२२	४७,५४६,२१२	५२,५९४,२००
सिटीजन म्युचुअल फण्ड (७८६,४७० इकाई रु १० को दरले चुक्ता)	७,८१७,५७६	६,९२०,९३६	७,८१७,५७६	९,८९३,७९३	७,८१७,५७६	६,९२०,९३६	७,८१७,५७६	९,८९३,७९३
सिद्धार्थ इन्भेस्टमेन्ट एण्ड ग्रोथ स्कीम-२ (२१,०००,००० इकाई रु १० को दरले चुक्ता)	२१०,०००,०००	२०५,५९०,०००	२१०,०००,०००	२९८,२००,०००	२१०,०००,०००	२०५,५९०,०००	२१०,०००,०००	२९८,२००,०००
सिद्धार्थ सिस्टमेटिक इन्भेस्टमेन्ट स्कीम (२,५००,००० इकाई रु १० को दरले चुक्ता)	२३,९७०,०००	२०,०२५,०००	२९,०८९,२३०	२९,०८९,२३०	२३,९७०,०००	२०,०२५,०००	२९,०८९,२३०	२९,०८९,२३०
रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेड (५२,९६७ साधारण शेयर रु १०० को दरले चुक्ता)	२५,७१७,८२५	१४,४५९,९९१	२५,७१७,८२५	२५,१०६,३५८	२५,७१७,८२५	१४,४५९,९९१	२५,७१७,८२५	२५,१०६,३५८
नबिल ब्यालेन्स फण्ड-२ (४,२३०,७९० इकाई रु १० को दरले चुक्ता)	५२,४७०,४७८	४५,६०७,९१६	५२,४७०,४७८	५९,६५४,१३९	५२,४७०,४७८	४५,६०७,९१६	५२,४७०,४७८	५९,६५४,१३९
एन.आइ.बि.एल. सहभागिता फण्ड (२५०,००० इकाई रु १० को दरले चुक्ता)	२,५००,०००	२,६७७,५००	२,५००,०००	४,३५०,०००	२,५००,०००	२,६७७,५००	२,५००,०००	४,३५०,०००
सिटीजन म्युचुअल फण्ड-२ (५,०००,००० इकाई रु १० को दरले चुक्ता)	५०,०००,०००	५०,६००,०००	५०,०००,०००	७०,७५०,०००	५०,०००,०००	५०,६००,०००	५०,०००,०००	७०,७५०,०००
एन.आइ.सि. एशिया ब्यालेन्स फण्ड (३,५६,४,७०० इकाई रु १० को दरले चुक्ता)	३७,४२२,९६६	३८,१७७,९३७	३७,४२२,९६६	४८,९४३,३३१	३७,४२२,९६६	३८,१७७,९३७	३७,४२२,९६६	४८,९४३,३३१
एन.एम.बि ५० (७,७७०,६३५ इकाई रु १० को दरले चुक्ता)	८६,८३९,२२३	१००,२४१,१९२	८६,८३९,२२३	११६,१७०,९९३	८६,८३९,२२३	१००,२४१,१९२	८६,८३९,२२३	११६,१७०,९९३
सनराईज फर्स्ट म्युचुअल फण्ड (२,८०६,११३ इकाई रु १० को दरले चुक्ता)	३७,२५८,४४७	३२,२७०,३००	३७,२५८,४४७	४४,८९७,८०८	३७,२५८,४४७	३२,२७०,३००	३७,२५८,४४७	४४,८९७,८०८
आइ.एम.इ. जेनरल इन्व्हेस्टमेन्ट लिमिटेड (१,९८० साधारण शेयर रु १०० को दरले चुक्ता)	१,३४५,१८९	७३२,६००	१,२९१,१८९	१,६२७,३१४	१,३४५,१८९	७३२,६००	१,२९१,१८९	१,६२७,३१४

विवरण	समूह						बैंक					
	यस वर्ष		गत वर्ष		यस वर्ष		गत वर्ष		यस वर्ष		गत वर्ष	
	परल मूल्य	उचित मूल्य	परल मूल्य	उचित मूल्य	परल मूल्य	उचित मूल्य	परल मूल्य	उचित मूल्य	परल मूल्य	उचित मूल्य	परल मूल्य	उचित मूल्य
प्राईम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (३२,५७५ साधारण शेयर रु १०० को दरले चुक्ता)	२१,८२६,०८२	१८,५३५,१७५	२१,८२६,०८२	२७,०२३,९५८	२१,८२६,०८२	१८,५३५,१७५	२१,८२६,०८२	२१,८२६,०८२	२१,८२६,०८२	२१,८२६,०८२	२१,८२६,०८२	२७,०२३,९५८
सूर्य लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (४८,६९९ साधारण शेयर रु १०० को दरले चुक्ता)	३१,९०४,४६२	१८,८४६,५१३	३१,९०४,४६२	३९,८४०,५४२	३१,९०४,४६२	१८,८४६,५१३	३१,९०४,४६२	३१,९०४,४६२	३१,९०४,४६२	३१,९०४,४६२	३१,९०४,४६२	३९,८४०,५४२
लक्ष्मी उन्ती कोष (२,०००,७०० इकाई रु १० को दरले चुक्ता)	२०,००७,०५८	१९,१२६,६९२	२०,००७,०५८	२५,२४८,८३४	२०,००७,०५८	१९,१२६,६९२	२०,००७,०५८	२०,००७,०५८	२०,००७,०५८	२०,००७,०५८	२०,००७,०५८	२५,२४८,८३४
एनआइ.बि.एल समृद्धि फण्ड-२ (१,०००,००० इकाई रु १० को दरले चुक्ता)	१०,०००,०००	८,६७०,०००	१०,०००,०००	१०,८१०,०००	१०,०००,०००	८,६७०,०००	१०,०००,०००	१०,०००,०००	१०,०००,०००	१०,०००,०००	१०,०००,०००	१०,८१०,०००
कुमारी इक्विटी फण्ड (१,०००,००० इकाई रु १० को दरले चुक्ता)	१०,०००,०००	१०,०७०,०००	१०,०००,०००	१०,५००,०००	१०,०००,०००	१०,०७०,०००	१०,०००,०००	१०,०००,०००	१०,०००,०००	१०,०००,०००	१०,०००,०००	१०,५००,०००
सानिमा लार्ज क्याप फण्ड (१,०००,००० इकाई रु १० को दरले चुक्ता)	१०,०००,०००	९,३२०,०००	१०,०००,०००	१०,५००,०००	१०,०००,०००	९,३२०,०००	१०,०००,०००	१०,०००,०००	१०,०००,०००	१०,०००,०००	१०,०००,०००	१०,५००,०००
एनआइ.सि. एशिया डाइनामिक डेब्ट फण्ड (१,००,००० इकाई रु १० को दरले चुक्ता)	१,०००,०००	१,०७१,०००	-	-	-	१,०७१,०००	१,०००,०००	१,०००,०००	१,०००,०००	१,०००,०००	१,०००,०००	-
आर.वि.वि म्युचुअल फण्ड-१ (१,०००,००० इकाई रु १० को दरले चुक्ता)	१०,०००,०००	९,२७०,०००	-	-	-	९,२७०,०००	१०,०००,०००	१०,०००,०००	१०,०००,०००	१०,०००,०००	१०,०००,०००	-
कुमारी धनवृद्धि योजना (१,०००,००० इकाई रु १० को दरले चुक्ता)	१०,०००,०००	९,९७०,०००	-	-	-	९,९७०,०००	१०,०००,०००	१०,०००,०००	१०,०००,०००	१०,०००,०००	१०,०००,०००	-
नविल ब्यालेन्स फण्ड ३ (१६,६७० इकाई रु १० को दरले चुक्ता)	१६,६७०	१५७,९९८	-	-	-	१५७,९९८	१६,६७०	१६,६७०	१६,६७०	१६,६७०	१६,६७०	-
रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड (२,६४०,००० साधारण शेयर रु १०० को दरले चुक्ता)	२६४,०००,०००	५७४,२००,०००	२६४,०००,०००	१,०९९,०४०,०००	२६४,०००,०००	५७४,२००,०००	२६४,०००,०००	२६४,०००,०००	२६४,०००,०००	२६४,०००,०००	२६४,०००,०००	१,०९९,०४०,०००
नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (१,०८०,००० संस्थापक शेयर रु १०० को दरले चुक्ता)	१००,०००,०००	१७९,६००,०००	१००,०००,०००	२९६,०००,०००	१००,०००,०००	१७९,६००,०००	१००,०००,०००	१००,०००,०००	१००,०००,०००	१००,०००,०००	१००,०००,०००	२९६,०००,०००
जम्मा	२,२१९,३६५,१८९	३,८६६,०४५,६७१	२,२६९,६६९,४९७	६,१०६,५३९,७५१	२,२६९,६६९,४९७	३,८६६,०४५,६७१	२,२१९,३६५,१८९	२,२६९,६६९,४९७	२,२६९,६६९,४९७	२,२६९,६६९,४९७	२,२६९,६६९,४९७	६,१०६,५३९,७५१

विवरण	समूह				बैंक			
	यस वर्ष		गत वर्ष		यस वर्ष		गत वर्ष	
	परल मूल्य	उचित मूल्य	परल मूल्य	उचित मूल्य	परल मूल्य	उचित मूल्य	परल मूल्य	उचित मूल्य
अन्य विस्तृत आम्दानी मार्फत उचित मूल्यमा मापन गरिएका सूचीकृत नभएका शेयर (इक्विटी) लगानी								
कर्जा सूचना केन्द्र (२११,०६४ संस्थापक शेयर रु १०० को दरले चुक्ता)	१,९०७,६००	६२,९०७,६२५	१,९०७,६००	६२,९०७,६२५	१,९०७,६००	६२,९०७,६२५	१,९०७,६००	६२,९०७,६२५
नेपाल क्लियरिङ हाउस लिमिटेड (६९७,२८५ संस्थापक शेयर रु १०० को दरले चुक्ता)	१७९,४०२,६००	१४४,८९५,८२३	१७९,४०२,६००	१०४,९९९,११५	१७९,४०२,६००	१४४,८९५,८२३	१७९,४०२,६००	१०४,९९९,११५
नेशनल बैंकिङ ट्रेनिङ इन्सिटिच्यूट (१८,३४९ संस्थापक शेयर रु १०० को दरले चुक्ता)	१,८३४,८६०	६,४८४,३९५	१,८३४,८६०	६,४८४,३९५	१,८३४,८६०	६,४८४,३९५	१,८३४,८६०	६,४८४,३९५
ईक्रा नेपाल लिमिटेड (२२,८०० संस्थापक शेयर रु १०० को दरले चुक्ता)	७६०,०००	४,७७१,८५०	७६०,०००	९,१८८,४००	७६०,०००	४,७७१,८५०	७६०,०००	९,१८८,४००
नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम लिमिटेड (१५०,००० संस्थापक शेयर रु १०० को दरले चुक्ता)	१५,०००,०००	१५,४३३,५००	१५,०००,०००	१५,४३३,५००	१५,०००,०००	१५,४३३,५००	१५,०००,०००	१५,४३३,५००
प्रभु क्यापिटल लिमिटेड (४५,००० संस्थापक शेयर रु १०० को दरले चुक्ता)	४,५००,०००	४,६२०,१५०	४,५००,०००	४,६२०,१५०	४,५००,०००	४,६२०,१५०	४,५००,०००	४,६२०,१५०
स्विफ्ट एस. सि. (७ शेयर)	५,३०३,५६६	५,३०३,५६६	-	-	५,३०३,५६६	५,३०३,५६६	-	-
एन.आइ.सि. एसिया फेल्क्सि क्याप फण्ड (२,०००,००० शेयर रु १० को दरले चुक्ता)	२०,०००,०००	२०,०००,०००	-	-	२०,०००,०००	२०,०००,०००	-	-
अक्सर इक्विटी लिमिटेड (३००,००० शेयर रु १०० को दरले चुक्ता)	३०,०००,०००	३०,०००,०००	-	-	३०,०००,०००	३०,०००,०००	-	-
एन.आइ.सि. एसिया डाइनामिक डेब्ट फण्ड (१,०००,००० शेयर रु १० को दरले चुक्ता)	-	-	१,०००,०००	१,१२५,०००	-	-	१,०००,०००	१,१२५,०००
जम्मा	२५८,७०८,६२६	२९४,४९६,९१०	२०४,४०५,०६०	२०४,७५८,१८५	२५८,७०८,६२६	२९४,४९६,९१०	२०४,४०५,०६०	२०४,७५८,१८५

चालु कर सम्पत्ति				
विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
चालु कर सम्पत्ति				
चालु वर्षको आय कर सम्पत्ति	८,१५३,८७६,९२५	६,६४७,९४८,१७५	८,११२,९४१,७१५	६,६४७,९४४,२६२
अघिल्लो वर्षहरूको कर सम्पत्ति	-	-	-	-
चालु कर दायित्व				
चालु वर्षको आयकर दायित्व	(१,४१८,४९८,६०४)	(१,३००,८२३,१०५)	(१,३७१,१५१,०९६)	(१,३००,०२४,६७४)
गत वर्षहरूको कर दायित्वहरू	(६,५२०,७२५,४१६)	(५,२२०,७००,७४२)	(६,५२०,७२५,४१६)	(५,२२०,७००,७४२)
जम्मा	२१४,६५२,९०५	१२६,४२४,३२८	२२१,०६५,२०३	१२७,२१८,८४६

अनुसूची ४.१०

सहायक कम्पनीमा लगानी		
विवरण	बैंक	
	यस वर्ष	गत वर्ष
सूचीकृत सहायक कम्पनीमा लगानी	-	-
सूचीकृत नभएको सहायक कम्पनीमा लगानी	५१,०००,०००	५१,०००,०००
जम्मा लगानी	५१,०००,०००	५१,०००,०००
घटाउने : नोक्सानी व्यवस्था	-	-
खुद किताबी मूल्य	५१,०००,०००	५१,०००,०००

अनुसूची ४.१०.१

सूचीकृत भएका सहायक कम्पनीमा लगानी				
विवरण	बैंक			
	यस वर्ष		गत वर्ष	
	परल मूल्य	उचित मूल्य	परल मूल्य	उचित मूल्य
..... लि.	-	-	-	-
..... शेयर प्रति	-	-	-	-
जम्मा	-	-	-	-

बैंकले कुनै पनि सूचीकृत भएका सहायक कम्पनीमा लगानी गरेको छैन ।

अनुसूची ४.१०.२

सूचीकृत नभएका सहायक कम्पनीमा लगानी				
विवरण	बैंक			
	यस वर्ष		गत वर्ष	
	परल मूल्य	उचित मूल्य	परल मूल्य	उचित मूल्य
सिद्धार्थ क्यापिटल लि. (१०,२०,००० संस्थापक शेयर प्रति शेयर रु१००)	५१,०००,०००	सूचीकृत नभएको	५१,०००,०००	सूचीकृत नभएको
जम्मा	५१,०००,०००		५१,०००,०००	

बैंकको सहायक कम्पनीहरूको जानकारी			
विवरण	बैंक		
	स्वामित्वको प्रतिशत		
	यस वर्ष	गत वर्ष	
सिद्धार्थ क्यापिटल लि.	५१%	५१%	

सहायक कम्पनीहरूको गैर नियन्त्रित स्वार्थ	समूह	
	यस वर्ष	
सिद्धार्थ क्यापिटल लि.		
गैर नियन्त्रित स्वार्थ भएकासँग रहेको इक्विटी स्वार्थ (%)	४९%	
यस वर्षको नाफा नोक्सान वाँडफाँड	२७,५४७,५४०	
आषाढ मसान्त २०७९ मा गैर नियन्त्रित स्वार्थ भएकासँग रहेको संचित मौज्जात	२१४,२०७,०४१	
गैर नियन्त्रित स्वार्थ भएकालाई भुक्तानी गरेको लाभांश	३९,२००,०००	

सहायक कम्पनीहरूको गैर नियन्त्रित स्वार्थ	समूह	
	गत वर्ष	
सिद्धार्थ क्यापिटल लि.		
गैर नियन्त्रित स्वार्थ भएकासँग रहेको इक्विटी स्वार्थ (%)	४९%	
यस वर्षको नाफा नोक्सान वाँडफाँड	५२,०८८,७३७	
आषाढ मसान्त २०७८ मा गैर नियन्त्रित स्वार्थ भएकासँग रहेको संचित मौज्जात	२२५,८५९,५००	
गैर नियन्त्रित स्वार्थ भएकालाई भुक्तानी गरेको लाभांश	२४,५००,०००	

सम्बद्ध कम्पनीमा लगानी				
विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
सूचीकृत सम्बद्ध कम्पनीमा लगानी	-	-	-	-
सूचीकृत नभएका सम्बद्ध कम्पनीमा लगानी	-	-	-	-
जम्मा लगानी	-	-	-	-
घटाउने : नोक्सानी व्यवस्था	-	-	-	-
खुद कितावी मूल्य	-	-	-	-
बैंकले कुनै पनि सम्बद्ध कम्पनीमा लगानी गरेको छैन ।				

अनुसूची ४.११.१

सूचीकृत भएका सम्बद्ध कम्पनीमा लगानी								
विवरण	समूह				बैंक			
	यस वर्ष		गत वर्ष		यस वर्ष		गत वर्ष	
	लागत	उचित मूल्य	लागत	उचित मूल्य	लागत	उचित मूल्य	लागत	उचित मूल्य
..... लि.	-	-	-	-	-	-	-	-
..... शेयर प्रति	-	-	-	-	-	-	-	-
जम्मा	-	-	-	-	-	-	-	-

अनुसूची ४.११.२

सूचीकृत नभएका सम्बद्ध कम्पनीमा लगानी								
विवरण	समूह				बैंक			
	यस वर्ष		गत वर्ष		यस वर्ष		गत वर्ष	
	लागत	उचित मूल्य	लागत	उचित मूल्य	लागत	उचित मूल्य	लागत	उचित मूल्य
..... लि.	-	-	-	-	-	-	-	-
..... शेयर प्रति	-	-	-	-	-	-	-	-
जम्मा	-	-	-	-	-	-	-	-

अनुसूची ४.११.३

बैंकको सम्बद्ध कम्पनीहरूको जानकारी				
विवरण	समूह		बैंक	
	सामित्वको प्रतिशत		सामित्वको प्रतिशत	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
..... लि.	-	-	-	-

अनुसूची ४.११.४

सम्बद्ध कम्पनीहरूको इक्विटी मूल्य		
विवरण	समूह	
	यस वर्ष	गत वर्ष
..... लि.	-	-
जम्मा	-	-

अनुसूची ४.१२

लगानी सम्पत्ति				
विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
उचित मूल्यमा मापन गरिएको लगानी सम्पत्ति				
श्रावण १, २०७८ को मौज्जात	-	-	-	-
यस वर्षको थप/बिक्री	-	-	-	-
यस वर्षको फेयर मूल्यमा परिवर्तन	-	-	-	-
समायोजन/स्थानान्तरण	-	-	-	-
खुद रकम	-	-	-	-
परल मूल्यमा मापन गरिएको लगानी सम्पत्ति				
श्रावण १, २०७८ को मौज्जात	२९१,०४२,०९८	१३६,६०७,७४५	२९१,०४२,०९८	१३६,६०७,७४५
यस वर्षको थप/बिक्री	(७७,७३४,४८६)	१५४,४३४,३५३	(७७,७३४,४८६)	१५४,४३४,३५३
समायोजन/स्थानान्तरण	-	-	-	-
संचित ह्यासकट्टी	-	-	-	-
संचित जोखिम व्यवस्था	-	-	-	-
खुद रकम	२१३,३०७,६१२	२९१,०४२,०९८	२१३,३०७,६१२	२९१,०४२,०९८
जम्मा	२१३,३०७,६१२	२९१,०४२,०९८	२१३,३०७,६१२	२९१,०४२,०९८

सम्पत्ति तथा उपकरण										
विवरण	जग्गा	भवन	लिजहोल्ड सम्पत्ति	कम्प्युटर तथा सामानहरू	परिवहन साधन	फर्निचर तथा फिक्स्चर	मेशिनरी	अन्य उपकरणहरू	आषाढ मसान्त २०७९ को जम्मा	आषाढ मसान्त २०७८ को जम्मा
परल मोल										
१ श्रावण २०७७ को मौज्दात	२४४,८११,६५८	६९,०५९,३६१	६८१,२७८,०५३	२९४,८७७,८२३	१४६,१४९,४०८	१५२,०४६,५१५	-	४८६,२३०,५८८	१,८४१,४९०,८४७	
यस वर्ष थप:										
प्राप्ति	-	-	२७,०१०,१३८	४५,०१९,६०२	१२,८२९,१००	१९,५०१,४१५	-	३२,४४०,५५०	२६७,५२४,०३४	
पूँजीकृत	-	-	-	-	-	-	-	-	-	
यस वर्षको बिक्रि/डिस्पोजल	-	-	(११,२२१,४४५)	(७,१४०,९४७)	(५८१,१७८)	(३,२४०,७७७)	-	(१२,४३५,५२१)	(३४,५६१,४७३)	
समायोजन/पुनःमूल्याङ्कन	-	३,६४९,४७०	(३,६४९,४७०)	-	-	-	-	-	-	
आषाढ मसान्त २०७८ को मौज्दात	२४४,८११,६५८	७२,७०८,८३२	६९३,४१७,२७६	३३२,७३६,४७९	१५८,३९७,३३०	१६८,३०७,१५३	-	५०६,२३५,६१८	२,१७६,६३४,३४६	
यस वर्ष थप:										
प्राप्ति	११७,९५२,९०६	१९०,९२४,६२८	७३,३९७,८०९	४७,१२३,१८७	१५,९८९,९०३	२२,४१४,२०७	-	४३,५०४,०५२	५११,३०६,६९२	
पूँजीकृत	-	-	-	-	-	-	-	-	-	
यस वर्षको बिक्रि/डिस्पोजल	-	(१०,३७१,४६१)	(१४,१९०,०७२)	(७,११०,९४९)	(२२,७०३,९७५)	(२,८०६,९१२)	-	(१२,०५५,०१८)	(६९,२३८,३८८)	
समायोजन/पुनःमूल्याङ्कन	-	-	२,०२५,१४७,५६४	-	-	-	-	-	२,०२५,१४७,५६४	
आषाढ मसान्त २०७९ को मौज्दात	३६२,७६४,५६४	२५३,२६१,९९८	२,७७७,७७२,५७६	३७२,७६८,७१७	१५१,६८३,२५९	१८७,९१४,४४८	-	५३७,६८४,६५१	४,६४३,८५०,२१४	
ह्रासकट्टी तथा हानी नोक्सानी										
१ श्रावण २०७७ को मौज्दात	-	२१,००१,०६९	२९४,५५१,७०५	१७५,३३६,४१०	६३,५३६,७५६	८१,९३१,६४०	-	२६०,८६३,९९२	७३३,१४०,७०३	
यस वर्षको ह्रासकट्टी	-	१,१५१,४८२	५४,२१३,३८७	३४,१०८,४२७	१२,६९४,४२९	१६,३४९,१८३	-	६४,७२२,३०४	१८८,०६४,१२७	
यस वर्षको हानी नोक्सानी	-	-	-	-	-	-	-	-	-	
बिक्रि/डिस्पोजल	-	-	(१०,३९८,३०२)	(६,७८५,८८५)	(४१९,५१२)	(३,०००,८०५)	-	(११,४६७,००३)	(२३,९८३,६५९)	
समायोजन	-	२,२१४,२३९	(२,२१४,२३९)	-	-	-	-	-	-	
आषाढ मसान्त २०७८ को मौज्दात	-	२४,३६६,७८९	३३६,१५२,५५२	२०२,६५८,९५२	७५,८११,६७३	९५,२८०,०१७	-	३१४,११८,८९२	१,०४८,३८८,८७६	
यस वर्षको हानी नोक्सानी	-	-	-	-	-	-	-	-	-	
यस वर्षको ह्रासकट्टी	-	१,००७,७४९	२८०,४८१,०२१	३२,९७४,२९४	११,७५७,८२७	१५,३३३,७९५	-	४७,९२२,९७२	३८९,४७९,६५६	
बिक्रि/डिस्पोजल	-	(२,१०७,८९७)	(६,५५२,५१०)	(६,९६०,५६६)	(१३,०५८,४९२)	(२,१०३,०१४)	-	(११,४७३,१४४)	(४२,२५५,६२२)	
समायोजन	-	-	५१२,९९४,०६९	-	-	-	-	-	५१२,९९४,०६९	
आषाढ मसान्त २०७९ को मौज्दात	-	२३,२६६,६४१	१,१२३,०७५,१३०	२२८,६७२,६८०	७४,५११,००८	१०८,५१०,७९९	-	३५०,५७०,७२०	१,९०८,६०६,९७९	
पूँजीगत निर्माण	-	३७२,२६६,९३५	४,३४८,५४७	-	-	-	-	-	३७६,६१५,४८२	३३७,७९२,१४४
खुद किताबी मूल्य										
आषाढ मसान्त २०७८ को मौज्दात	२४४,८११,६५८	३८६,१३४,१८६	३५७,२६४,७२४	१३०,०९७,५२७	८२,५८५,६५७	७३,०२७,१३६	-	१९२,११६,७२६	१,४६६,०३७,६१४	
आषाढ मसान्त २०७९ को मौज्दात	३६२,७६४,५६४	६०२,२६२,२९१	१,६५९,०४५,९९२	१४४,०९६,०३७	७७,१७२,२५०	७९,४०३,६४९	-	१८७,११३,९३१	३,१११,८५८,७१८	

विवरण	बैंक										आषाढ मसान्त २०७८ को जम्मा
	जग्गा	भवन	लिजहोल्ड सम्पत्ति	कम्प्युटर तथा सामानहरू	परिवहन साधन	फर्निचर तथा फिक्स्चर	मेसिनरी	अन्य उपकरणहरू	आषाढ मसान्त २०७९ को जम्मा	आषाढ मसान्त २०७८ को जम्मा	
परल मोल	२४४,८११,६५८	६९,०५९,३६१	६६५,७६३,४०२	२८४,१०५,३१९	१४२,४६७,८१२	१५०,२७६,९९६	-	४७९,००३,८६८	-	२,०३५,४८८,४१७	
यस वर्ष थप:											
प्राप्ति	-	-	२७,०१०,१३८	४४,८७६,२९२	६,४१८,१००	१९,५०१,४१५	-	३२,१२०,५३४	-	२६७,३४२,६२१	
पूँजीकृत	-	-	-	-	-	-	-	-	-	-	
यस वर्षको बिक्रि/डिस्पोजल	-	-	(११,२२१,४४५)	(७,१४०,९४७)	(५८१,१७८)	(३,२४०,७७७)	-	(१२,४३५,५२१)	-	(२०,४१८,४७३)	
समायोजन/पुनःमूल्याङ्कन	-	३,६४९,४७०	(३,६४९,४७०)	-	-	-	-	-	-	-	
आषाढ मसान्त २०७८ को मौज्जात	२४४,८११,६५८	७२,७०८,८३२	६७७,९०२,६२५	३२१,८४०,६६५	१४८,३०४,७३४	१६६,५३७,६३४	-	४९८,६८८,८८२	-	२,१३०,७९५,०३०	
यस वर्ष थप:											
प्राप्ति	११७,९५२,९०६	१९०,९२४,६२८	३९,३३४,५२१	४६,५६०,०७३	१५,९८९,९०३	२२,४१४,२०७	-	४३,५०४,०५२	-	४७६,६८०,२९०	
पूँजीकृत	-	-	-	-	-	-	-	-	-	-	
यस वर्षको बिक्रि/डिस्पोजल	-	(१०,३७१,४६१)	(१४,९९०,०७२)	(७,११०,९४९)	(१६,२९२,९७५)	(२,८०६,९१२)	-	(१२,०५५,०१८)	-	(६२,८२७,३८८)	
समायोजन/पुनःमूल्याङ्कन*	-	-	२,०२५,१४७,५६४	-	-	-	-	-	-	२,०२५,१४७,५६४	
आषाढ मसान्त २०७९ को मौज्जात	३६२,७६४,५६४	२५३,२६१,९९८	२,७२८,९९४,६३७	३६१,२८९,७८९	१४८,००१,६६३	१८६,१४४,९२९	-	५३०,१३७,९१५	-	४,५६९,७९५,४९६	
ह्रासकट्टी तथा हानी नोक्सानी											
१ श्रावण २०७७ को मौज्जात	-	२१,००१,०६९	२८७,९७३,०२४	१६५,९२४,८८३	५९,९०७,८३२	८०,२५३,९९९	-	२५४,२०८,२५४	-	८६९,२६८,२६०	
यस वर्षको ह्रासकट्टी	-	१,१५१,४८२	५२,८९६,८४७	३३,३१४,८१८	११,६९७,७११	१६,२७७,८४६	-	६४,१२०,२१४	-	१७९,४५८,६१७	
यस वर्षको हानी नोक्सानी	-	-	-	-	-	-	-	-	-	-	
बिक्रि/डिस्पोजल	-	-	(१०,३९८,३०२)	(६,७८५,८८५)	(४९९,५१२)	(३,०००,८०५)	-	(११,४६७,००३)	-	(३२,०७१,५०८)	
समायोजन	-	२,२१४,२३९	(२,२१४,२३९)	-	-	-	-	-	-	-	
आषाढ मसान्त २०७८ को मौज्जात	-	२४,३६६,७८९	३२८,२५७,३३०	१९२,४५३,८१५	७१,१८५,७३१	९३,५३०,२४०	-	३०६,८६१,४६५	-	१,०१६,६५५,३७०	
यस वर्षको हानी नोक्सानी	-	-	-	-	-	-	-	-	-	-	
यस वर्षको ह्रासकट्टी	-	१,००७,७४९	२७२,६७९,७७५	३२,४०६,३३१	११,२०६,२७७	१५,३१४,२२४	-	४७,८३८,५५१	-	३८०,४५२,९०६	
बिक्रि/डिस्पोजल	-	(२,१०७,८९७)	(६,५५२,५१०)	(६,९६०,५६६)	(११,५६२,५९२)	(२,१०३,०१४)	-	(११,४७३,९४४)	-	(४०,७५९,७२२)	
समायोजन*	-	-	५१२,९९४,०६९	-	-	-	-	-	-	५१२,९९४,०६९	
आषाढ मसान्त २०७९ को मौज्जात	-	२३,२६६,६४१	१,१०७,३७८,६६४	२१७,८९९,५८०	७०,८२९,४९६	१०६,७४१,४५०	-	३४३,२२६,८०२	-	१,८६९,३४२,६२२	
पूँजीगत निर्माण	-	३७२,२६६,९३५	४,३४८,५४७	-	-	-	-	३७६,६१५,४८२	-	३३७,७९२,१४४	
खुद किताबी मूल्य											
आषाढ मसान्त २०७८ को मौज्जात	२४४,८११,६५८	३७३,६२३,८८१	३६२,१५५,५९९	१२९,३८६,८५०	७७,११९,००३	७३,००७,३९५	-	१९१,८२७,४१७	-	१,४५१,९३१,८०३	
आषाढ मसान्त २०७९ को मौज्जात	३६२,७६४,५६४	६०२,२६२,२९१	१,६३५,१६४,५२०	१४३,३९०,२०९	७७,१७२,२४६	७९,४०३,४७९	-	१८६,९११,०४४	-	३,०७७,०६८,३५५	

*आ.व. २०७८/७९ बाट बैंकले पट्टा (लिज) को लेखाङ्कन NFRS 16 बमोजिम गरेको र सो लेखाङ्कनबाट सिर्जित Right of Use (RoU) लिज सम्पत्तिको मूल्य प्रस्तुत गरेको छ । ROU लिज सम्पत्तिको कुल मौज्जात रु २,०२५,१४७,५६४ रहेको छ भने कुल ह्रासकट्टीको मौज्जात रु ५१२,९९४,०६९ रहेको छ । आ.व. २०७८/७९ को अन्त्यमा RoU लिज सम्पत्तिको खुद मौज्जात रु १,२९३,८०६,२७० रहेको छ । यस आर्थिक वर्षको कुल ह्रासकट्टी खर्च मध्य रु २१,८३४,२२६ RoU लिज सम्पत्तिको ह्रासकट्टी खर्च रहेको छ ।

ख्याती र अमूर्त सम्पत्ति						
विवरण	समूह					
	ख्याती	सफ्टवेयर		अन्य	आषाढ मसान्त	आषाढ मसान्त
		खरिद	विकास		२०७९ को जम्मा	२०७८ को जम्मा
परल मोल						
१ श्रावण २०७७ को मौज्दात	-	१७८,४१०,८२२	-	-		१७८,४१०,८२२
यस वर्ष थप						
प्राप्ति	-	२,८५६,४१९	-	-		२,८५६,४१९
पूँजीकृत	-	-	-	-		-
यस वर्षको बिक्रि/डिस्पोजल	-	-	-	-		-
समायोजन/पुनःमूल्याङ्कन	-	-	-	-		-
आषाढ मसान्त २०७८ को मौज्दात	-	१८१,२६७,२४१	-	-		१८१,२६७,२४१
यस वर्ष थप						
प्राप्ति	-	१७,००७,२११	-	-	१७,००७,२११	
पूँजीकृत	-	-	-	-		-
यस वर्षको बिक्रि/डिस्पोजल	-	-	-	-		-
समायोजन/पुनःमूल्याङ्कन	-	-	-	-		-
आषाढ मसान्त २०७९ को मौज्दात	-	१९८,२७४,४५२	-	-	१९८,२७४,४५२	
ह्रासकट्टी र हानी नोक्सानी						
१ श्रावण २०७७ को मौज्दात	-	७६,०९५,८८७	-	-		७६,०९५,८८७
यस वर्षको ह्रासकट्टी	-	२३,४०४,१८६	-	-		२३,४०४,१८६
यस वर्षको हानी नोक्सानी	-	-	-	-		-
बिक्रि/डिस्पोजल	-	-	-	-		-
समायोजन	-	-	-	-		-
आषाढ मसान्त २०७८ को मौज्दात	-	९९,५००,०७३	-	-		९९,५००,०७३
यस वर्षको ह्रासकट्टी	-	२५,०५२,०३१	-	-	२५,०५२,०३१	
यस वर्षको हानी नोक्सानी	-	-	-	-		-
बिक्रि/डिस्पोजल	-	-	-	-		-
समायोजन	-	-	-	-		-
आषाढ मसान्त २०७९ को मौज्दात	-	१२४,५५२,१०४	-	-	१२४,५५२,१०४	
पूँजीगत निर्माण	-	-	-	-	-	-
खुद किताबी मूल्य						
आषाढ मसान्त २०७८ को मौज्दात	-	८१,७६७,१६९	-	-		८१,७६७,१६९
आषाढ मसान्त २०७९ को मौज्दात	-	७३,७२२,३४८	-	-	७३,७२२,३४८	-

विवरण	बैंक					
	ख्याती	सफटवेयर		अन्य	आषाढ मसान्त	आषाढ मसान्त
		खरिद	विकास		२०७९ को जम्मा	२०७८ को जम्मा
परल मोल						
१ श्रावण २०७७ को मौज्दात	-	१७५,६६२,३७६	-	-		१७५,६६२,३७६
यस वर्ष थप	-	-	-	-		-
प्राप्ति	-	२,६९८,७८४	-	-		२,६९८,७८४
पूँजीकृत	-	-	-	-		-
यस वर्षको बिक्रि/डिस्पोजल	-	-	-	-		-
समायोजन/पुनःमूल्याङ्कन	-	-	-	-		-
आषाढ मसान्त २०७८ को मौज्दात	-	१७८,३६१,१६१	-	-		१७८,३६१,१६१
यस वर्ष थप						
प्राप्ति	-	१४,६०९,१०२	-	-	१४,६०९,१०२	
पूँजीकृत	-	-	-	-		-
यस वर्षको बिक्रि/डिस्पोजल	-	-	-	-		-
समायोजन/पुनःमूल्याङ्कन	-	-	-	-		-
आषाढ मसान्त २०७९ को मौज्दात	-	१९२,९७०,२६२	-	-	१९२,९७०,२६२	
ह्रासकट्टी र हानी नोक्सानी						
१ श्रावण २०७७ को मौज्दात	-	७३,६७६,७०३	-	-		७३,६७६,७०३
यस वर्षको ह्रासकट्टी	-	२३,१८३,२१३	-	-		२३,१८३,२१३
यस वर्षको हानी नोक्सानी	-	-	-	-		-
बिक्रि/डिस्पोजल	-	-	-	-		-
समायोजन	-	-	-	-		-
आषाढ मसान्त २०७८ को मौज्दात	-	९६,८५९,९१५	-	-		९६,८५९,९१५
यस वर्षको ह्रासकट्टी	-	२४,६१९,३७६	-	-	२४,६१९,३७६	
यस वर्षको हानी नोक्सानी	-	-	-	-		-
बिक्रि/डिस्पोजल	-	-	-	-		-
समायोजन	-	-	-	-		-
आषाढ मसान्त २०७९ को मौज्दात	-	१२१,४७९,२९२	-	-	१२१,४७९,२९२	
पूँजीगत निर्माण	-	-	-	-	-	-
खुद किताबी मूल्य						
आषाढ मसान्त २०७८ को मौज्दात	-	८१,५०१,२४५	-	-		८१,५०१,२४५
आषाढ मसान्त २०७९ को मौज्दात	-	७१,४९०,९७१	-	-	७१,४९०,९७१	-

स्थान कर									
विवरण	समूह			बैंक			यस वर्ष		
	स्थान कर सम्पत्ति	स्थान कर दायित्व	खुद स्थान कर सम्पत्ति/(दायित्व)	स्थान कर सम्पत्ति	स्थान कर दायित्व	खुद स्थान कर सम्पत्ति/(दायित्व)	स्थान कर सम्पत्ति	स्थान कर दायित्व	खुद स्थान कर सम्पत्ति/(दायित्व)
अस्थायी भिन्नात्मा स्थान कर									
बैंक तथा वित्तीय संस्थालाई दिएको कर्जा तथा सापट	-	-	-	-	-	-	-	-	-
ग्राहकलाई दिएको कर्जा तथा सापट	-	-	-	-	-	-	-	-	-
लगानी सम्पत्ति	-	-	-	-	-	-	-	-	-
छितोपत्रमा लगानी	-	(५०४,७१६,६३०)	(५०४,७१६,६३०)	-	(५०४,७१६,६३०)	-	(५०४,७१६,६३०)	(५०४,७१६,६३०)	(५०४,७१६,६३०)
सम्पत्ति तथा उपकरण	१,७४२,७४६	-	१,७४२,७४६	-	-	-	-	(१५,०७३,३१३)	(१५,०७३,३१३)
परिभाषित कर्मचारी लाभ योजना	२६०,३५५,९९०	-	२६०,३५५,९९०	-	-	२६०,३५५,९९०	-	-	२६०,३५५,९९०
लिज दायित्व	२०,२११,४६६	-	२०,२११,४६६	-	-	२०,२११,४६६	-	-	२०,२११,४६६
व्यवस्था	-	-	-	-	-	-	-	-	-
अन्य अस्थायी भिन्नात्माहरू	-	-	-	-	-	-	-	-	-
अस्थायी भिन्नात्मा स्थान कर	२८२,३०९,४०२	(५०४,७१६,६३०)	(२२२,४०७,२२८)	२८०,५६६,६५६	(५१९,७८९,९४३)	(२३९,२२३,२८७)			
अधि सारेको अनुपयोग कर घाटामा स्थान कर	-	-	-	-	-	-	-	-	-
करको दरमा परिवर्तनले सिर्जना भएको स्थान कर	-	-	-	-	-	-	-	-	-
आषाढ मसान्त २०७९ मा खुद स्थान कर सम्पत्ति/(दायित्व)			(२२२,४०७,२२८)			(२३९,२२३,२८७)			
१ श्रावण २०७८ मा स्थान कर (सम्पत्ति)/दायित्व			९७१,३४३,०९७			९६६,७१९,२२९			
यस वर्ष सिर्जना भएको/(फिर्ता भएको)			(७४८,९३५,८७०)			(७२७,४९५,९४२)			
नाफा नोक्सान हिसाबमा देखाइएको स्थान कर खर्च/(आम्दानी)			(६२,२५२,२२८)			(४०,८१२,३००)			
अन्य विस्तृत आम्दानीमा देखाइएको स्थान कर खर्च/(आम्दानी)			(६९६,०५६,०००)			(६९६,०५६,०००)			
इकिविटीमा सिधै देखाइएको स्थान कर खर्च/(आम्दानी)			९,३७२,३५७			९,३७२,३५७			

विवरण	समूह			बैंक		
	गत वर्ष			गत वर्ष		
	स्थागन कर सम्पत्ति	स्थागन कर दायित्व	खुद स्थागन कर सम्पत्ति/(दायित्व)	स्थागन कर सम्पत्ति	स्थागन कर दायित्व	खुद स्थागन कर सम्पत्ति/(दायित्व)
अस्थायी भिन्नातामा स्थागन कर						
बैंक तथा वित्तीय संस्थालाई दिएको कर्जा तथा सापट	-	-	-	-	-	-
ग्राहकलाई दिएको कर्जा तथा सापट	-	-	-	-	-	-
लगानी सम्पत्ति	-	-	-	-	-	-
धितोपत्रमा लगानी	-	१,१५१,१६७,०१४	(१,१५१,१६७,०१४)	-	(१,१५१,१६७,०१४)	(१,१५१,१६७,०१४)
सम्पत्ति तथा उपकरण	-	(१८,४३३,०९१)	(१८,४३३,०९१)	-	(१३,८०९,२२२)	(१३,८०९,२२२)
परिभाषित कर्मचारी लाभ योजना	१८८,८८४,६५०	-	१८८,८८४,६५०	१८८,८८४,६५०	-	१८८,८८४,६५०
लिज दायित्व	९,३७२,३५७	-	९,३७२,३५७	९,३७२,३५७	-	९,३७२,३५७
व्यवस्था	-	-	-	-	-	-
अन्य अस्थायी भिन्नाताहरू	-	-	-	-	-	-
अस्थायी भिन्नातामा स्थागन कर	१९८,२५७,००७	(१,१६९,६००,१०५)	(९७१,३४३,०९७)	१९८,२५७,००७	(१,१६४,९७६,२३६)	(९६६,७१९,२२९)
अघि सारेको अनुपयोग कर घाटामा स्थागन कर	-	-	-	-	-	-
करको दरमा परिवर्तनले सिर्जना भएको स्थागन कर	-	-	-	-	-	-
आषाढ मसान्त २०७८ मा खुद स्थागन कर सम्पत्ति/(दायित्व)			(९७१,३४३,०९७)			(९६६,७१९,२२९)
१ श्रावण २०७९ मा स्थागन कर (सम्पत्ति)/दायित्व			१५९,५५७,२२८			१५९,२१५,५४१
यस वर्ष सिर्जना भएको/(फिर्ता भएको)			८११,७८५,८७०			८०९,५०३,६८८
नाफा नोक्सान हिसाबमा देखाइएको स्थागन कर खर्च/(आम्दानी)			(११,०२१,८६०)			(१५,३०४,०४२)
अन्य विस्तृत आम्दानीमा देखाइएको स्थागन कर खर्च/(आम्दानी)			७९३,०६८,६५७			७९३,०६८,६५७
इक्विटीमा सिधै देखाइएको स्थागन कर खर्च/(आम्दानी)			२९,७३९,०७३			२९,७३९,०७३

अन्य सम्पत्ति				
विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
बिक्रीका लागि उपलब्ध सम्पत्ति	-	-	-	-
अन्य गैर बैकिङ्ग सम्पत्तिहरू	-	-	-	-
लिन बाँकी विल्स	-	-	-	-
लिन बाँकी आसामी	४६१,७९५,१७७	४४१,५१८,१०८	४६१,७६४,५१७	४४१,४५४,७०८
आर्जित आम्दानी	-	-	-	-
अग्रिम भुक्तानी र धरौटी	७५१,४१३,०८६	१,०३५,६७७,५१८	७३३,६५८,३१४	१,०००,२५१,८६०
आयकर जम्मा	१४३,३४५,०८३	१४३,३४५,०८३	१४३,३४५,०८३	१४३,३४५,०८३
स्थगन कर्मचारी खर्च	२,३४४,९८५,३७६	१,३९२,८९०,६५१	२,३४४,९८५,३७६	१,३९२,८९०,६५१
अन्य	६६२,८०६,१९८	५३४,२६०,१९७	६५०,९७३,८३७	४८०,५७५,७१८
जम्मा अन्य सम्पत्ति	४,३६४,३४४,९२०	३,५४९,७७५,१५०	४,३३४,७२७,१२७	३,४६०,६०१,६१३

अनुसूची ४.९७

बैंक तथा वित्तीय संस्थाहरूलाई तिर्न बाँकी				
विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
मुद्रा बजारको निक्षेप	-	-	-	-
अन्तर बैंक सापटी	२,३०१,३००,०००	३,४४३,९१८,५५८	२,३०१,३००,०००	३,४४३,९१८,५५८
बैंक तथा वित्तीय संस्थाहरूबाट अन्य निक्षेप	४,९३३,३४१,५०६	४,२७३,०९२,६८६	४,९३३,३४१,५०६	४,२७३,०९२,६८६
राफसाफ तथा क्लियरिङ्ग खाता	-	-	-	-
अन्य	-	-	-	-
जम्मा बैंक तथा वित्तीय संस्थाहरूलाई तिर्न बाँकी	७,२३४,६४१,५०६	७,७१७,०११,२४४	७,२३४,६४१,५०६	७,७१७,०११,२४४

अनुसूची ४.९८

नेपाल राष्ट्र बैंकलाई तिर्न बाँकी				
विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
नेपाल राष्ट्र बैंकबाट पुनरकर्जा	५,२६५,१०२,७५३	५,८५९,९०६,९१०	५,२६५,१०२,७५३	५,८५९,९०६,९१०
स्थायी तरलता सुविधा	१९,७००,०००,०००	-	१९,७००,०००,०००	-
नेपाल राष्ट्र बैंकबाट lender of last resort सुविधा	-	-	-	-
पुनः खरिद सम्झौता अन्तर्गत बिक्रि गरिएको धितोपत्र	-	-	-	-
नेपाल राष्ट्र बैंकलाई तिर्नु पर्ने अन्य रकम	-	-	-	-
जम्मा नेपाल राष्ट्र बैंकलाई तिर्न बाँकी	२४,९६५,१०२,७५३	५,८५९,९०६,९१०	२४,९६५,१०२,७५३	५,८५९,९०६,९१०

अनुसूची ४.९९

डेरिभेटिभ वित्तीय उपकरणहरू				
विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
व्यापारिक प्रयोजनको निम्ति धारण				
ब्याजदर स्वाप	-	-	-	-
मुद्रा स्वाप	-	-	-	-
अग्रिम विनिमय सम्झौता	१९,३५९,६०६	९४,५१७,३०३	१९,३५९,६०६	९४,५१७,३०३
अन्य	-	-	-	-
जोखिम व्यवस्थापनको निम्ति धारण				
ब्याजदर स्वाप	-	-	-	-
मुद्रा स्वाप	-	-	-	-
अग्रिम विनिमय सम्झौता	-	-	-	-
अन्य	-	-	-	-
जम्मा डेरिभेटिभ वित्तीय उपकरणहरू	१९,३५९,६०६	९४,५१७,३०३	१९,३५९,६०६	९४,५१७,३०३

ग्राहकको निक्षेप				
विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
संस्थापक ग्राहक				
आवधिक (मुद्दती) निक्षेप	४६,२५३,२८५,९९९	४३,२९८,०६७,३०७	४६,२५३,२८५,९९९	४३,२९८,०६७,३०७
मागेको बखत प्राप्त हुने निक्षेप	९४,६०९,३९६,९३०	९४,३६८,४४३,९९६	९५,००३,५६४,२९२	९४,८५३,५२७,९९७
चल्ती निक्षेप	९,७९२,७३४,९९६	९६,५९९,९०५,३५५	९,७९२,७३४,९९६	९६,५९९,९०५,३५५
अन्य	४,९६३,९४२,६६४	३,५९६,७९२,९०७	४,९६३,९४२,६६४	३,५९६,७९२,९०७
व्यक्तिगत ग्राहक				
आवधिक (मुद्दती) निक्षेप	६९,४०७,५७५,६२५	४९,०९९,४३७,३५९	६९,४०७,५७५,६२५	४९,०९९,४३७,३५९
बचत निक्षेप	५३,३३५,२८४,३९०	६०,५५२,९५०,९७९	५३,३३५,२८४,३९०	६०,५५२,९५०,९७९
चल्ती निक्षेप	९,५२९,०८३,०२२	९६६,८९०,४८९	९,५२९,०८३,०२२	९६६,८९०,४८९
अन्य	७३,९७२,९९४	२०४,५९७,८९९	७३,९७२,९९४	२०४,५९७,८९९
जम्मा ग्राहकको निक्षेप	९९९,९५६,४७५,५०९	९८०,४३८,९२४,५२३	९९९,५५०,६४३,५८३	९८०,९२४,००९,३२४

अनुसूची ४.२०.१

ग्राहकको निक्षेपको मुद्रा बमोजिम विश्लेषण				
विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
नेपाली रुपैया	९८९,८४४,८९३,६९९	९७७,६९९,०७४,९९२	९९०,२३९,०६९,६९३	९७८,०९६,९५८,९९३
भारतीय रुपैया	-	-	-	-
अमेरिकन डलर	९,०६२,२५६,८७२	२,७४७,९८०,५२५	९,०६२,२५६,८७२	२,७४७,९८०,५२५
ग्रेट ब्रिटेन पाउन्ड	५,९७९,८०६	६,९८४,७२६	५,९७९,८०६	६,९८४,७२६
यूरो	३०,८३५,७५३	३,९४६,८२२	३०,८३५,७५३	३,९४६,८२२
जापानिज येन	९,४०५,६६०	९,९०९,६६०	९,४०५,६६०	९,९०९,६६०
चाइनिज युआन	-	-	-	-
अस्ट्रेलियन डलर	९३,९३९,२९४	६,८०५,९९५	९३,९३९,२९४	६,८०५,९९५
यु.ए.इ. दिरहम	-	-	-	-
स्विट्जरल्याण्ड फ्र्याक्स	९८९,९६९,५२९	५३,८९९,९४५	९८९,९६९,५२९	५३,८९९,९४५
क्यानेडियन डलर	९९,०५७	९२,४९८	९९,०५७	९२,४९८
जम्मा	९९९,९५६,४७५,५०९	९८०,४३८,९२४,५२३	९९९,५५०,६४३,५८३	९८०,९२४,००९,३२४

अनुसूची ४.२१

तिर्न बाँकी कर्जा सापटी				
विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
स्वदेशी सापटी				
नेपाल सरकार	-	-	-	-
अन्य संस्था	-	-	-	-
अन्य	-	-	-	-
जम्मा	-	-	-	-
विदेशी सापटी				
विदेशी बैंक तथा वित्तीय संस्था	९,०२२,८००,०००	-	९,०२२,८००,०००	-
बहुपक्षिय विकास बैंक	-	-	-	-
अन्य संस्था	-	-	-	-
जम्मा	९,०२२,८००,०००	-	९,०२२,८००,०००	-
जम्मा तिर्न बाँकी कर्जा सापटी	९,०२२,८००,०००	-	९,०२२,८००,०००	-

व्यवस्था				
विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
लापरवाही (redundancy) को लागि व्यवस्था	-	-	-	-
पुनःसंरचनाको लागि व्यवस्था	-	-	-	-
कानुनी तथा करको मुद्दा मामिला	-	-	-	-
Onerous सम्झौता	-	-	-	-
अन्य	-	-	-	-
जम्मा	-	-	-	-

व्यवस्थाको गतिविधि				
विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
१ श्रावणको मौज्जात	-	-	-	-
यस वर्ष गरिएको ब्यवस्था				
यस वर्ष उपयोग गरिएको ब्यवस्था	-	-	-	-
यस वर्ष फिर्ता भएको ब्यवस्था	-	-	-	-
Unwind of discount	-	-	-	-
आषाढ मसान्तको मौज्जात	-	-	-	-

अन्य दायित्व				
विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
परिभाषित कर्मचारी लाभ योजना सम्बन्धि दायित्व	३९२,५७९,६५०	२७५,३६७,८९३	३९२,५७९,६५०	२७५,३६७,८९३
दीर्घकालिन सेवा विदा वापतको दायित्व	४७८,५७७,९०८	३५६,६००,६८५	४७५,२७८,९८४	३५४,२४७,६८७
अल्पकालिन कर्मचारी लाभ	६,५०७,७६२	५,६०९,५६९	४,९०९,२८७	३,९९९,६४८
तिर्न बाँकी विल्स	४५,००८,०७०	९७८,०९०,४७४	४५,००८,०७०	९७८,०९०,४७४
क्रेडिटर्स तथा बक्यौता	९,९२६,९५३,८७५	२,९६८,७९३,९८८	९,९९७,०२०,३९५	२,९३५,००५,०५०
निक्षेपमा तिर्न बाँकी ब्याज	४९,९३४,९२२	६२,०८९,९६२	४९,९३४,९२२	६२,०८९,९६२
सापटीमा तिर्न बाँकी ब्याज	४७०,२३६,९७६	४२०,५००,५३०	४७०,२३६,९७६	४२०,५००,५३०
स्थगन अनुदान आयको दायित्व	-	-	-	-
तिर्न बाँकी लाभांश	९००,७८९,२६२	९३०,५४२,५४४	९००,७८९,२६२	९३०,५४२,५४४
वित्तीय लिज अन्तर्गतको दायित्व	-	-	-	-
तिर्न बाँकी कर्मचारी बोनस	४८२,०८८,८५६	४७९,६३८,७३६	४७३,९६३,९९८	४६३,०२६,८९०
अन्य				
१. NFRS-16 बमोजिमको लिज दायित्व	९,४५०,२०३,०५०	-	९,४२०,९३६,४००	-
२. अन्य दायित्वहरू	९,८७४,८४०,५६७	९,५७९,४७३,९६६	९,४९३,७८७,४९८	९९८,७२९,०४०
जम्मा	६,४६८,८९९,३००	५,६५६,६९८,६६७	६,०३४,८९९,६८४	४,९४९,५०३,५५८

परिभाषित लाभ योजना (Defined Benefit) सम्बन्धि दायित्वहरू				
विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
वित्तीय अवस्थाको विवरणमा लेखांकन गरिएका रकमहरू निम्न बमोजिम छन् :				
गैर कोषमा आधारित दायित्वको वर्तमान मूल्य	-	-	-	-
कोषमा आधारित दायित्वको वर्तमान मूल्य	१,०६२,१४५,००९	७७०,२१२,३८१	१,०६२,१४५,००९	७७०,२१२,३८१
दायित्वको कूल वर्तमान मूल्य	१,०६२,१४५,००९	७७०,२१२,३८१	१,०६२,१४५,००९	७७०,२१२,३८१
सुविधा योजना सम्पत्ति (plan assets) को उचित मूल्य	६६९,५७३,३५९	४९४,८४४,५६८	६६९,५७३,३५९	४९४,८४४,५६८
खुद दायित्वको हालको मूल्य	३९२,५७१,६५०	२७५,३६७,८१३	३९२,५७१,६५०	२७५,३६७,८१३
परिभाषित लाभ योजना सम्बन्धि दायित्व	३९२,५७१,६५०	२७५,३६७,८१३	३९२,५७१,६५०	२७५,३६७,८१३

अनुसूची ४.२३.२

योजना सम्पत्ति				
विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
सुविधा योजना सम्पत्ति (plan assets) अन्तर्गत:				
इक्विटी धितोपत्र	-	-	-	-
सरकारी बण्ड	-	-	-	-
बैंक निक्षेप	-	-	-	-
अन्य	६६९,५७३,३५९	४९४,८४४,५६८	६६९,५७३,३५९	४९४,८४४,५६८
जम्मा	६६९,५७३,३५९	४९४,८४४,५६८	६६९,५७३,३५९	४९४,८४४,५६८
सुविधा योजना सम्पत्ति (plan assets) मा वास्तविक प्रतिफल	-	-	-	-

अनुसूची ४.२३.३

परिभाषित लाभ योजना सम्बन्धि दायित्वको वर्तमान मूल्यमा परिवर्तन				
विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
श्रावण १ मा परिभाषित लाभ योजना सम्बन्धि दायित्व	७७०,२१२,३८१	५४८,०५७,२८३	७७०,२१२,३८१	५४८,०५७,२८३
विमाङ्किक (actuarial) नोक्सानी	११२,९५३,२४४	५८,५५६,७६६	११२,९५३,२४४	५८,५५६,७६६
योजनाबाट प्राप्त लाभ	(२३,६९४,७९०)	(८,६४४,४०२)	(२३,६९४,७९०)	(८,६४४,४०२)
चालु सुविधा खर्च तथा ब्याज	२०२,६७४,०९४	१७२,२४२,७३४	२०२,६७४,०९४	१७२,२४२,७३४
आषाढ मसान्तमा परिभाषित लाभ योजना सम्बन्धि दायित्व	१,०६२,१४५,००९	७७०,२१२,३८१	१,०६२,१४५,००९	७७०,२१२,३८१

अनुसूची ४.२३.४

योजना सम्पत्तिको उचित मूल्यमा परिवर्तन				
विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
श्रावण १ मा योजना सम्पत्तिको उचित मूल्य	४९४,८४४,५६७	३७३,९८२,५४०	४९४,८४४,५६७	३७३,९८२,५४०
योजनामा प्रदान गरिएको योगदान	१९८,४२३,५००	१२९,५०६,४३०	१९८,४२३,५००	१२९,५०६,४३०
यस वर्ष भुक्तानी गरिएको लाभ	(२३,६९४,७९०)	(८,६४४,४०२)	(२३,६९४,७९०)	(८,६४४,४०२)
विमाङ्किक नाफा/(नोक्सान)	५२,३९८,८०७	३९,०९७,२२०	५२,३९८,८०७	३९,०९७,२२०
योजना सम्पत्तिबाट अपेक्षित फाइदा	(५२,३९८,८०७)	(३९,०९७,२२०)	(५२,३९८,८०७)	(३९,०९७,२२०)
आषाढ मसान्तमा योजना सम्पत्तिको उचित मूल्य	६६९,५७३,३५९	४९४,८४४,५६७	६६९,५७३,३५९	४९४,८४४,५६७

नाफा नोक्सानमा लेखाङ्कन गरिएको रकम				
विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
चालु सुविधा खर्च	१३४,४२१,२४२	१२३,३०६,५७७	१३४,४२१,२४२	१२३,३०६,५७७
दायित्वमा ब्याज	१५,८५४,०४५	९,८३८,९३७	१५,८५४,०४५	९,८३८,९३७
योजना सम्पत्तिबाट अपेक्षित फाइदा	-	-	-	-
जम्मा	१५०,२७५,२८७	१३३,१४५,५१४	१५०,२७५,२८७	१३३,१४५,५१४

अन्य विस्तृत आयमा देखाइएको रकम				
विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
विमाङ्किक (नाफा)/नोक्सान	१६५,३५२,०५१	९७,६५३,९८६	१६५,३५२,०५१	९७,६५३,९८६
जम्मा	१६५,३५२,०५१	९७,६५३,९८६	१६५,३५२,०५१	९७,६५३,९८६

विमाङ्किक अनुमानहरू				
विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
Discount दर	९%	९%	९%	९%
योजना सम्पत्तिबाट अपेक्षित फाइदा	०%	०%	०%	०%
भविष्यको तलव वृद्धि	१०%	१०%	१०%	१०%
Withdrawal दर	५%	५%	५%	५%

जारी गरिएको ऋणपत्र				
विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
उचित मूल्यलाई नाफा नोक्सान हिसाबमा देखाइने गरी जारी गरिएको ऋणपत्र	-	-	-	-
परिषोधित मूल्यमा जारी गरिएको ऋणपत्र	११,६६२,५५९,०००	८,१६२,५५९,०००	११,६६२,५५९,०००	८,१६२,५५९,०००
जम्मा	११,६६२,५५९,०००	८,१६२,५५९,०००	११,६६२,५५९,०००	८,१६२,५५९,०००

सुरक्षण नराखिएको सहायक आवधिक दायित्व				
विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
चुक्ता हुने अग्राधिकार शेयर	-	-	-	-
चुक्ता नहुने संचित अग्राधिकार शेयर	-	-	-	-
अन्य	-	-	-	-
जम्मा	-	-	-	-

अनुसूची ४.२६

शेयर पूँजी				
विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
साधारण शेयर	१२,५२४,४२६,८३५	१०,९६२,२९९,१९९	१२,५२४,४२६,८३५	१०,९६२,२९९,१९९
परिवर्त्य अग्राधिकार शेयर	-	-	-	-
चुक्ता नहुने अग्राधिकार शेयर	-	-	-	-
Perpetual ऋण	-	-	-	-
जम्मा	१२,५२४,४२६,८३५	१०,९६२,२९९,१९९	१२,५२४,४२६,८३५	१०,९६२,२९९,१९९

अनुसूची ४.२६.१

साधारण शेयर		
विवरण	बैंक	
	यस वर्ष	गत वर्ष
अधिकृत पूँजी		
१६०,०००,००० साधारण शेयर प्रति रु. १००	१६,०००,०००,०००	१६,०००,०००,०००
जारी पूँजी		
१२५,२४४,२६८ साधारण शेयर प्रति रु. १००	१२,५२४,४२६,८३५	१०,९६२,२९९,१९९
चुक्ता पूँजी		
१२५,२४४,२६८ साधारण शेयर प्रति रु. १००	१२,५२४,४२६,८३५	१०,९६२,२९९,१९९
कल इन एडभान्स	-	-
जम्मा	१२,५२४,४२६,८३५	१०,९६२,२९९,१९९

अनुसूची ४.२६.२

साधारण शेयर स्वामित्व				
विवरण	बैंक			
	यस वर्ष		गत वर्ष	
	प्रतिशत	रकम	प्रतिशत	रकम
स्वदेशी स्वामित्व				
नेपाल सरकार	-	-	-	-
"क" वर्गका इजाजतपत्र प्राप्त संस्थाहरू	-	-	-	-
अन्य इजाजतपत्र प्राप्त संस्थाहरू	-	-	-	-
अन्य संस्थाहरू	-	-	-	-
सर्वसाधारण	४९	६,१३६,९६९,१४९	४९	५,३७१,५२६,६०८
अन्य	५१	६,३८७,४५७,६८६	५१	५,५९०,७७२,५९२
वैदेशिक स्वामित्व				
	-	-	-	-
जम्मा	१००	१२,५२४,४२६,८३५	१००	१०,९६२,२९९,१९९

०.५ प्रतिशत वा सो भन्दा बढि शेयर धारण गर्ने शेयरधनीहरूको नाम				
विवरण	बैंक			
	यस वर्ष		गत वर्ष	
	प्रतिशत	रकम	प्रतिशत	रकम
प्रुडेन्सियल इन्भेष्टमेन्ट कं. प्रा. लि.	३.२३%	४०४,७३२,२००	३.२३%	३५४,२५१,४००
नरेन्द्र कुमार अग्रवाल	२.९५%	३६९,५४०,१००	२.९५%	३२३,४४८,६००
रतनलाल केडिया	२.४८%	३१०,९०७,०००	२.४८%	२७२,१२८,६००
हीरालाल केडिया	२.१८%	२७२,९१९,९००	२.३६%	२५८,८७९,६००
सविता केडिया	१.९२%	२४१,०७४,८००	१.९२%	२११,००६,३००
चिरंजीलाल अग्रवाल	१.८१%	२२६,७८३,०००	१.८८%	२०६,५४०,८००
पवन कुमार अग्रवाल	१.७६%	२२०,८०८,३००	१.७६%	१९३,२६७,७००
सुवोध तोदी	१.५३%	१९१,६७४,०००	१.५२%	१६६,६८७,२००
अशोक कुमार बाहेटी	१.५२%	१९०,९६९,०००	१.५३%	१६७,८४९,३००
नरपत सिंह जैन	१.४५%	१८२,२२७,९००	१.४५%	१५९,४९९,२००
दिनानाथ केडिया	१.४३%	१७८,९६१,०००	१.४३%	१५७,१९६,२००
आदित्य केडिया	१.३८%	१७२,५७९,९००	१.३८%	१५०,८०४,६००
महावीर इन्भेष्टमेन्ट प्रा.लि.	१.३७%	१७१,३७७,५००	१.३७%	१५०,००२,२००
तुसार तोदी	१.२८%	१६०,१५२,४००	१.२८%	१४०,१७७,१००
सुरेश कुमार रुङ्गटा	१.२१%	१५१,४६०,३००	१.२१%	१३२,५६९,२००
मदन लाल केडिया	१.१७%	१४६,१००,५००	१.३७%	१४९,८७४,०००
पूनम चन्द अग्रवाल	०.९७%	१२१,२९३,९००	०.९७%	१०६,१६५,४००
विनोद कुमार अग्रवाल	०.९४%	११७,११४,५००	०.९४%	१०२,५०७,१००
भरत कुमार तोदी	०.८७%	१०९,३४७,५००	१.०८%	११८,२१३,४००
राज कुमार टिब्रेवाला	०.८१%	१०१,०३५,०००	०.८१%	८८,४३३,१००
विनय कुमार शाह	०.७७%	९६,१३६,९००	०.७७%	८४,१४६,०००
राजेन्द्र कुमार अग्रवाल	०.७५%	९४,४९९,७००	०.७७%	८४,२३२,५००
श्याम सुन्दर अग्रवाल	०.७५%	९३,६१४,९००	०.७५%	८१,९३८,६००
विरेन्द्र कुमार शाह	०.७२%	९०,४६०,०००	०.७१%	७७,२९४,४००
केशरी चन्द कुचेरिया	०.६७%	८४,४५५,५००	०.६७%	७३,९२१,६००
शशि कला अग्रवाल	०.६३%	७९,३७६,७००	०.६३%	६९,४७६,४००
मनिष जैन	०.६३%	७९,१०९,१००	०.६३%	६९,२४२,०००
जगदिश कुमार अग्रवाल	०.६१%	७६,८४५,४००	०.६१%	६७,२६०,७००
शम्भु कुमार कन्दोइ	०.५९%	७४,०३३,९००	०.५९%	६४,७९३,०००
कबिन्द्र बहादुर श्रेष्ठ	०.५९%	७३,७४५,०००	०.५९%	६४,५४७,१००
सरोज शर्मा	०.५२%	६५,२१३,४००	०.५२%	५७,२८०,९००

जगेडा तथा कोषहरू				
विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
बैधानिक साधारण जगेडा कोष	३,८०६,२४१,४८७	३,२१९,१८१,७८०	३,७७५,८४१,४८२	३,१९१,६४८,९६८
सटही घटबढ कोष	४५,६९८,३४१	३१,१२५,६५८	४५,६९८,३४१	३१,१२५,६५८
संस्थागत सामाजिक उत्तरदायित्व कोष	४१,४६३,६३५	२९,२५४,७५२	४०,४८०,६१०	२८,५५८,४४६
पूँजी फिर्ता जगेडा कोष	१,५८१,२७९,५००	१,२२०,८५३,०००	१,५८१,२७९,५००	१,२२०,८५३,०००
नियमनकारी कोष	८४८,१५४,७५६	६४३,९९२,६८१	८४८,१५४,७५६	६४३,९९२,६८१
लगानी समायोजन कोष	५,२६०,०००	५,२६०,०००	५,२६०,०००	५,२६०,०००
पूँजीगत जगेडा कोष	५१,०००,०००	५१,०००,०००	-	-
सम्पत्ति पुनर्मूल्याङ्कन कोष	-	-	-	-
उचित मूल्य कोष	१,१७७,६७२,१३६	२,६८६,०५६,३६६	१,१७७,६७२,१३६	२,६८६,०५६,३६६
लाभांश समिकरण कोष	-	-	-	-
विमाङ्किक नाफा/(नोक्सान) कोष	(३१२,४३०,९३६)	(१९६,६८४,५०१)	(३१२,४३०,९३६)	(१९६,६८४,५०१)
विशेष कोष	-	-	-	-
अन्य कोष				
१. पूँजी समायोजन कोष	५१९,४२७,८३२	१९,४२७,८३२	५१९,४२७,८३२	१९,४२७,८३२
२. कर्मचारी तालिम कोष	३२,१९५,०५५	६३९,८७४	३२,१९५,०५५	६३९,८७४
जम्मा	७,७९५,९६१,८०६	७,७१०,१०७,४४३	७,७१३,५७८,७७६	७,६३०,८७८,३२६

संभावित दायित्व तथा प्रतिवद्धता				
विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
संभावित दायित्वहरू	३१,०५४,९९२,००४	२९,८९९,९७८,३३५	३१,०५४,९९२,००४	२९,२९९,९७८,३३५
अनुपयोग तथा अवितरित सुविधाहरू	९,७९५,९२४,९४९	१०,४७३,५३८,५६१	९,७९५,९२४,९४९	१०,४७३,५३८,५६१
पूँजी प्रतिवद्धता	१२१,१६२,३४९	२९२,६०२,१९८	१२१,१६२,३४९	२९२,६०२,१९८
लिज प्रतिवद्धता	-	-	-	-
मुद्दा मामिला	१८२,२४५,९२६	१६०,०७१,८९४	१८२,२४५,९२६	१६०,०७१,८९४
जम्मा संभावित दायित्व तथा प्रतिवद्धता	४१,१५४,३२५,२२८	४०,८२६,१९०,९८८	४१,१५४,३२५,२२८	४०,२२६,१९०,९८८

संभावित दायित्वहरू				
विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
स्वीकार्य तथा डकुमेन्ट्री क्रेडिट	१५,७१४,७२०,०३५	१५,६५९,५८१,२८९	१५,७१४,७२०,०३५	१५,६५९,५८१,२८९
कलेक्सनमा रहेका विलहरू	४९५,२८४,३५८	४२९,८००,३०२	४९५,२८४,३५८	४२९,८००,३०२
अग्रिम विनिमय सम्भौता	-	-	-	-
जमानतहरू	१४,४९४,९८७,६१२	१३,२१०,५९६,७४४	१४,४९४,९८७,६१२	१३,२१०,५९६,७४४
प्रत्याभूति प्रतिवद्धताहरू	-	६००,०००,०००	-	-
अन्य प्रतिवद्धताहरू	३५०,०००,०००	-	३५०,०००,०००	-
जम्मा संभावित दायित्वहरू	३१,०५४,९९२,००४	२९,८९९,९७८,३३५	३१,०५४,९९२,००४	२९,२९९,९७८,३३५

अनुपयोग तथा अवितरित सुविधाहरू				
विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
अवितरित कर्जा रकम	-	-	-	-
अधिविकर्ष कर्जाहरूको अनुपयोग सिमा	९,००९,००९,६९६	९,०८०,७३५,३९३	९,००९,००९,६९६	९,०८०,७३५,३९३
क्रेडिट कार्डको अनुपयोग सिमा	७९४,९९५,२५३	९,३९२,८०३,९६८	७९४,९९५,२५३	९,३९२,८०३,९६८
प्रतितपत्रको अनुपयोग सिमा	-	-	-	-
जमानतको अनुपयोग सिमा	-	-	-	-
जम्मा अनुपयोग तथा अवितरित सुविधाहरू	९,७९५,९२४,९४९	१०,४७३,५३८,५६९	९,७९५,९२४,९४९	१०,४७३,५३८,५६९

पूँजी प्रतिवद्धता				
बैंकको सम्बन्धित अधिकारीद्वारा स्वीकृत तर वित्तीय विवरणमा व्यवस्था नगरिएको पूँजीगत खर्च				
विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
सम्पत्ति तथा उपकरण सम्बन्धी पूँजी प्रतिवद्धता				
स्वीकृत र सम्भौता गरिएको	९७,४९९,५४९	९५७,८७९,२४५	९७,४९९,५४९	९५७,८७९,२४५
स्वीकृत तर सम्भौता नगरिएको	२३,७४२,८००	९३४,७२२,९५३	२३,७४२,८००	९३४,७२२,९५३
जम्मा	१२१,१६२,३४९	२९२,६०२,१९८	१२१,१६२,३४९	२९२,६०२,१९८
अमूर्त सम्पत्ति सम्बन्धी पूँजी प्रतिवद्धता				
स्वीकृत र सम्भौता गरिएको	-	-	-	-
स्वीकृत तर सम्भौता नगरिएको	-	-	-	-
जम्मा	-	-	-	-
जम्मा पूँजी प्रतिवद्धता	१२१,१६२,३४९	२९२,६०२,१९८	१२१,१६२,३४९	२९२,६०२,१९८

पट्टा (लिज) प्रतिवद्धता				
विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
संचालित पट्टा (लिज) प्रतिवद्धता				
बैंक lessee भएको खण्डमा रद्द गर्न नसकिने संचालित पट्टा (लिज) अन्तर्गत भविष्यमा कम्तीमा भुक्तानी गर्नुपर्ने रकम				
एक वर्ष भन्दा कम	-	-	-	-
एक वर्ष भन्दा बढी तर ५ वर्ष भन्दा कम	-	-	-	-
५ वर्षभन्दा बढी	-	-	-	-
जम्मा	-	-	-	-
वित्त पट्टा (लिज) प्रतिवद्धता				
बैंक lessee भएको खण्डमा रद्द गर्न नसकिने वित्तीय पट्टा (लिज) अन्तर्गत भविष्यमा कम्तीमा भुक्तानी गर्नुपर्ने रकम				
एक वर्ष भन्दा कम	-	-	-	-
एक वर्ष भन्दा बढी तर ५ वर्ष भन्दा कम	-	-	-	-
५ वर्षभन्दा बढी	-	-	-	-
जम्मा	-	-	-	-
जम्मा पट्टा (लिज) प्रतिवद्धता	-	-	-	-

मुद्दा मामिला				
विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
सिद्धार्थ बैंक लि. को आयकर सम्बन्धि मुद्दा मामिला				
आ.व. २०६७-६८	७,८२२,५१८	७,८२२,५१८	७,८२२,५१८	७,८२२,५१८
आ.व. २०६८-६९	२,८७०,४९८	२,८७०,४९८	२,८७०,४९८	२,८७०,४९८
आ.व. २०६९-७०	३,७५१,९६३	३,७५१,९६३	३,७५१,९६३	३,७५१,९६३
आ.व. २०७०-७१	५,५६७,७४७	५,५८१,९१०	५,५६७,७४७	५,५८१,९१०
आ.व. २०७१-७२	९,४२०,५७१	९,४२०,५७१	९,४२०,५७१	९,४२०,५७१
आ.व. २०७२-७३	८,७५३,६२७	८,७५३,६२७	८,७५३,६२७	८,७५३,६२७
आ.व. २०७३-७४	१०,१५९,२२४	१०,१५९,२२४	१०,१५९,२२४	१०,१५९,२२४
आ.व. २०७४-७५	२२,१८८,१९४	-	२२,१८८,१९४	-
जम्मा	७०,५३४,३४२	४८,३६०,३११	७०,५३४,३४२	४८,३६०,३११
साविक बिजनेस युनिभर्सल डेभलपमेन्ट बैंक लि. (सिद्धार्थ बैंक लि. सँग गाभिएको) को आयकर सम्बन्धि मुद्दा मामिला				
आ.व. २०७०-७१	९१,९०९,२६८	९१,९०९,२६८	९१,९०९,२६८	९१,९०९,२६८
आ.व. २०७१-७२	१९,३५१,६७७	१९,३५१,६७७	१९,३५१,६७७	१९,३५१,६७७
आ.व. २०७२-७३	४५०,६३९	४५०,६३९	४५०,६३९	४५०,६३९
जम्मा	१११,७११,५८४	१११,७११,५८४	१११,७११,५८४	१११,७११,५८४
जम्मा मुद्दा मामिला	१८२,२४५,९२६	१६०,०७१,८९४	१८२,२४५,९२६	१६०,०७१,८९४

रिपोर्टिङ मितिमा आयकर सम्बन्धि मुद्दा मामिलाहरूको अवस्था	
सिद्धार्थ बैंक लि. को आयकर सम्बन्धि मुद्दा मामिला	अवस्था
आ.व. २०६७-६८	सर्वोच्च अदालतबाट मुद्दा फिर्ता लिई टुला करदाता कार्यलयमा छुट सहितको लागि निवेदन पेश
आ.व. २०६८-६९	सर्वोच्च अदालतबाट मुद्दा फिर्ता लिई टुला करदाता कार्यलयमा छुट सहितको लागि निवेदन पेश
आ.व. २०६९-७०	सर्वोच्च अदालतमा पुनरावेदन गरेको
आ.व. २०७०-७१	राजस्व न्यायधिकरणबाट मुद्दा फिर्ता लिई टुला करदाता कार्यलयमा छुट सहितको लागि निवेदन पेश
आ.व. २०७१-७२	राजस्व न्यायधिकरणमा पुनरावेदन गरेको
आ.व. २०७२-७३	आन्तरिक राजस्व विभागमा प्रशासकीय पुनरावलोकनको लागी निवेदन दिइएको
आ.व. २०७३-७४	आन्तरिक राजस्व विभागमा प्रशासकीय पुनरावलोकनको लागी निवेदन दिइएको
आ.व. २०७४-७५	आन्तरिक राजस्व विभागमा प्रशासकीय पुनरावलोकनको लागी निवेदन दिइएको
साविक बिजनेस युनिभर्सल डेभलपमेन्ट बैंक लि. (सिद्धार्थ बैंक लि. सँग गाभिएको) को आयकर सम्बन्धि मुद्दा	
आ.व. २०७०-७१	राजस्व न्यायधिकरणमा पुनरावेदन गरेको
आ.व. २०७१-७२	राजस्व न्यायधिकरणमा पुनरावेदन गरेको
आ.व. २०७२-७३	राजस्व न्यायधिकरणबाट मुद्दा फिर्ता लिई टुला करदाता कार्यलयमा छुट सहितको लागि निवेदन पेश

ब्याज आम्दानी				
विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
नगद तथा नगद समान	८९,५२६,७८८	६३,९०९,४३२	८९,५२६,७८८	६३,९०९,४३२
नेपाल राष्ट्र बैंकमा रहेको मौज्दात तथा लिनु पर्ने	-	-	-	-
बैंक तथा वित्तीय संस्थामा रहेको मौज्दात	३६,९५९,९४४	२९,६९९,८९८	४८९,६९७	२०९,२९७
बैंक तथा वित्तीय संस्थालाई दिएको कर्जा तथा सापट	-	-	-	-
ग्राहकलाई दिएको कर्जा तथा सापट	९८,४६८,९७९,५७८	९३,५३९,३९६,२३२	९८,४६८,९७९,५७८	९३,५३९,३९६,२३२
धितोपत्रमा लगानी	९,९९५,४५२,९३४	९,९६७,०५४,७७५	९,९९४,८०६,३६९	९,९६६,४९३,४८५
कर्मचारी कर्जा तथा सापट	९२५,४६८,६४४	९८८,९६४,९४०	९२४,५७७,५५९	९८८,०९३,०५४
अन्य	-	-	-	-
जम्मा ब्याज आम्दानी	२०,७९५,५७८,२८८	१४,९८०,९३६,३९८	२०,६७७,५६३,९७५	१४,९४९,२०५,४२९

ब्याज खर्च				
विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
बैंक तथा वित्तीय संस्थाहरूलाई तिर्ने बाँकी	-	-	-	-
नेपाल राष्ट्र बैंकलाई तिर्ने बाँकी	७३८,८८५,२९०	९०९,४५६,२९५	७३८,८८५,२९०	९०९,४५६,२९५
ग्राहकको निक्षेप	९२,३७४,७०८,८४९	८,५८६,२६६,७८४	९२,३८०,२९९,२८४	८,५८९,२८५,०९८
तिर्ने बाँकी कर्जा सापटी	८९,७०८,९३२	२६,६९७,९३७	८९,७०८,९३२	२६,६९७,९३७
जारी ऋणपत्र	७६९,८२५,००२	७९३,६४०,६९३	७६९,८२५,००२	७९३,६४०,६९३
सुरक्षण नराखिएको सहायक आवधिक दायित्व	-	-	-	-
अन्य	९९३,२३४,५९३	-	९९०,००५,९५२	-
जम्मा ब्याज खर्च	९४,०७८,३६२,५८६	९,४३५,९८०,७४९	९४,०८०,७९६,४६०	९,४३८,९९८,९८४

NFRS 16 (लिज) बमोजिम लेखाङ्कन गरिएको वित्त खर्च (Finance cost) लाई अन्य ब्याज खर्च शीर्षकमा प्रस्तुत गरिएको छ ।

शुल्क तथा कमिशन आम्दानी				
विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
कर्जा व्यवस्थापन तथा प्रशासनिक शुल्क	४४४,०३६,७६५	५००,९९९,२५५	४४४,०३६,७६५	५००,९९९,२५५
सेवा शुल्क	९४५,५६७,५२९	९९३,४६८,०२४	६४,५६८,९४९	४९,४०६,४६०
सहवित्तीयकरण (कन्सोर्टियम) शुल्क	-	-	-	-
प्रतिवद्धता शुल्क	५,९९६,५०७	३,५९९,०३९	५,९९६,५०७	३,५९९,०३९
डिडि/टिटि/स्विफ्ट शुल्क	३०,९०८,७७६	२६,६९३,३५८	३०,९०८,७७६	२६,६९३,३५८
क्रेडिट कार्ड /ए.टी.एम जारी तथा नविकरण शुल्क	३२६,६३४,८९९	२३६,२८५,०७९	३२६,६३४,८९९	२३६,२८५,०७९
पूर्व भुक्तानी तथा स्वाप शुल्क	८,२७४,२९८	९,७७६,५७७	८,२७४,२९८	९,७७६,५७७
लगानी बैकिङ्ग शुल्क	४४,६३९,९९९	९९,५४४,३७७	-	-
सम्पत्ति व्यवस्थापन शुल्क	६५,२६८,९४६	६९,७६९,६९६	-	-
ब्रोकरेज शुल्क	७,७६२,८९९	७,८४३,२९९	-	-

विप्रेषण शुल्क	७१,५२४,११९	५६,४५३,२६९	७१,५२४,११९	५६,४५३,२६९
प्रतिपत्रबाट कमिशन	१६२,५६६,३१०	१२४,२९४,९०२	१६२,५६६,३१०	१२४,२९४,९०२
जमानतपत्र जारीबाट कमिशन	१४२,४८३,५८१	१४९,८०३,९५७	१४२,४८३,५८१	१४९,८०३,९५७
शेयर प्रत्याभूति/जारीबाट कमिशन	-	-	-	-
लकर भाँडा	१०,०६३,७१२	७,७९८,०३०	१०,०६३,७१२	७,७९८,०३०
अन्य शुल्क तथा कमिशन आम्दानी				
१. ए.टी.एम एक्सेस शुल्क	८,८८७,५००	५,०२४,०००	८,८८७,५००	५,०२४,०००
२. एजेन्सी कमिसन	३३,५७५,५५५	५१,२१६,११७	३३,५७५,५५५	५१,२१६,११७
३. बिल्स खरिद तथा डिस्काउन्ट कमिसन	३३,५५७,७७५	२६,४१५,४८४	३३,५५७,७७५	२६,४१५,४८४
४. M-Connect वार्षिक शुल्क	१०६,७१९,२०२	७५,२५३,६००	१०६,७१९,२०२	७५,२५३,६००
५. प्रिपेड कार्ड वार्षिक शुल्क	३,८१९,१५८	३४२,६८०	३,८१९,१५८	३४२,६८०
६. E-Com सम्बन्धि आय	९०७,२५०	३४८,२५०	९०७,२५०	३४८,२५०
७. ढिला भुक्तानी शुल्क	३९,९३३,८२५	१७,३००,७५०	३९,९३३,८२५	१७,३००,७५०
८. विविध	१२,४४१,३००	५,६११,५७०	१२,०१४,९५०	५,१३८,४९२
जम्मा शुल्क तथा कमिशन आम्दानी	१,७०४,६८०,९९३	१,४९८,७९३,३१२	१,५०५,५९२,३२३	१,३३७,१०१,२९७

अनुसूची ४.३२

शुल्क तथा कमिशन खर्च				
विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
ए.टी.एम व्यवस्थापन शुल्क	३४,४६३,९३६	२९,३८१,१५२	३४,४६३,९३६	२९,३८१,१५२
भिसा/मास्टर कार्ड शुल्क	१४८,०३७,३८८	९०,६६५,१२२	१४८,०३७,३८८	९०,६६५,१२२
जमानतपत्र कमिशन	-	-	-	-
ब्रोकरेज	-	-	-	-
डिडि/टिटि/स्विफ्ट शुल्क	१२,०३८,५०७	१०,५०१,५६०	१२,०३८,५०७	१०,५०१,५६०
विप्रेषण शुल्क तथा कमिशन	११,२७५,२१३	८,०८४,६४४	११,२७५,२१३	८,०८४,६४४
अन्य शुल्क तथा कमिशन खर्च				
१. ECC कारोबार शुल्क	२०,२४१,०४८	१४,६७४,५८८	२०,२४१,०४८	१४,६७४,५८८
२. कार्ड सम्बन्धि शुल्क	९,२५२,६५६	७,४३४,३५६	९,२५२,६५६	७,४३४,३५६
३. सदस्यता शुल्क	५,५४५,४१२	४,५६७,९५४	५,५४५,४१२	४,५६७,९५४
४. शाखारहित बैंकिङ्ग सम्बन्धि शुल्क	९,०४८,११६	७,५६९,३४४	९,०४८,११६	७,५६९,३४४
५. बैंक शुल्क	३,४१५,६२७	२,०७७,१९४	३,४१५,६२७	२,०७७,१९४
६. ASBA शुल्क तथा चार्जहरू	१६,१५२,३५०	१८,५३७,७४०	१६,१५२,३५०	१८,५३७,७४०
७. IPS कारोबार शुल्क तथा चार्जहरू	१४,५३२,८६३	९,४०२,८९३	१४,५३२,८६३	९,४०२,८९३
८. विविध	४२,४५५,०७२	३२,९८०,३४४	१,८८५,८५२	१,५९६,५२३
कुल शुल्क तथा कमिशन खर्च	३२६,४५८,१८९	२३५,८७६,८९१	२८५,८८८,९६९	२०४,४९३,०७०

अनुसूची ४.३३

खुद व्यापारिक आम्दानी				
विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
व्यापारिक सम्पत्तिको उचित मूल्यमा परिवर्तन	(६८,१९०,९७७)	१९,६४५,५६६	-	-
व्यापारिक सम्पत्तिको बिक्रिमा भएको आम्दानी/(नोक्सान)	-	१४६,४३०,२०९	-	१४६,४३०,२०९
व्यापारिक सम्पत्तिमा ब्याज आम्दानी	-	-	-	-
व्यापारिक सम्पत्तिमा लाभांश आम्दानी	-	१२८,७८२	-	१२८,७८२
विदेशी सटही कारोवारमा आम्दानी/(नोक्सान)	४४२,९३०,२६२	४९६,०९३,८४७	४४२,९२६,६८१	४९६,०९३,८४७
अन्य	-	१३४,९८७,४३५	-	१३४,९८७,४३५
खुद व्यापारिक आम्दानी	३७४,७३९,२८५	७९७,२८५,८३९	४४२,९२६,६८१	७७७,६४०,२७३

अन्य संचालन आम्दानी				
विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
विदेशी विनिमयको पुनर्मूल्याङ्कन आम्दानी	५८,२९०,७२९	(२,००६,६२९)	५८,२९०,७२९	(२,००६,६२९)
धितोपत्रमा (securities) लगानी विक्रीबाट आम्दानी/ (नोक्सान)	(१०,४५८,५३०)	८९६,९७८,४९४	(१०,४५८,५३०)	८९६,९७८,४९४
लगानी सम्पतिको उचित मूल्यमा आम्दानी/(नोक्सान)	-	-	-	-
इक्विटी उपकरणमा लाभांश	४४९,९९३,०८५	१००,३४४,९७४	४२८,९०५,९७५	९७,८८०,०४६
सम्पति तथा उपकरण विक्रीमा आम्दानी/(नोक्सान)	(२,८९२,५०४)	(३६७,५४६)	(२,८९२,५०४)	(३६७,५४६)
लगानी सम्पतिको विक्रीमा आम्दानी/ (नोक्सान)	-	-	-	-
संचालित पट्टा (लिज) को आम्दानी	-	-	-	-
सुन तथा चाँदीको बिक्रीमा आम्दानी/(नोक्सान)	१०,८७३,७८९	१०,६९५,२९४	१०,८७३,७८९	१०,६९५,२९४
लकर भाँडा	-	-	-	-
अन्य				
१. Nostro बैंकहरूबाट प्राप्त रिबेट	१५,४५८,२२९	१५,९०५,५९३	१५,४५८,२२९	१५,९०५,५९३
२. विविध	३७,९००,९७९	५४,०२९,४३०	३२,२३३,०२०	२४,९५५,६६३
जम्मा अन्य संचालन आम्दानी	५५०,३६५,७७०	१,०७४,६९०,७४०	५३२,४८९,९००	१,०४२,३६०,८४४

कर्जाको नोक्सानी व्यवस्था/(फिर्ता) तथा अन्य नोक्सानी				
विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
बैंक तथा वित्तीय संस्थालाई दिएको कर्जा तथा सापटमा नोक्सानी व्यवस्था/(फिर्ता)	४,९३२,९६९	३८,९४९,५९९	४,९३२,९६९	३८,९४९,५९९
ग्राहकलाई दिएको कर्जा तथा सापटीमा नोक्सानी व्यवस्था/(फिर्ता)	६०२,५३९,०४२	७५४,९२७,४७९	६०२,५३९,०४२	७५४,९२७,४७९
वित्तीय लगानीमा नोक्सानी व्यवस्था/(फिर्ता)	-	-	-	-
बैंक तथा वित्तीय संस्थाको मौज्दातमा नोक्सानी व्यवस्था/(फिर्ता)	-	-	-	-
सम्पति तथा उपकरणमा नोक्सानी व्यवस्था/(फिर्ता)	-	-	-	-
ख्याती र अमुर्त सम्पतिमा नोक्सानी व्यवस्था/(फिर्ता)	-	-	-	-
लगानी सम्पतिमा नोक्सानी व्यवस्था/(फिर्ता)	-	-	-	-
जम्मा	६०७,४७१,२११	७९३,०६९,०६९	६०७,४७१,२११	७९३,०६९,०६९

कर्मचारी खर्च				
विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
तलव	९६०,७९९,५९६	८९९,८२२,५९६	९३३,३७४,८२२	७८९,५९३,९४०
भत्ता	७४४,२९९,३५२	६२०,९८३,९३०	७४९,९६०,६३९	६९८,५५९,८४०
उपदान	१५२,९९९,२७७	१३५,९०२,४७९	१५०,२७५,२८७	१३३,९४५,५९४
संचय कोष	९३,९२०,६४६	७९,९५२,०६३	९२,६३९,९०४	७७,८४३,०४५
पोशाक	-	४,६५६,५९९	-	४,६००,५९९

तालिम तथा विकास खर्च	१०,६८७,०३३	७,०१९,९००	१०,६८७,०३३	७,०१९,९००
संचित विदा वापतको खर्च	१८९,२९५,८९५	९८,०२१,११६	१८९,२९५,८९५	९८,०२१,११६
औषधी उपचार	१५,७०१,९३२	१५,१६३,०५६	१५,४१८,०६८	१४,८६१,३६२
वीमा	१६,५०८,६२३	१६,१७५,८७१	१६,२३५,६१३	१५,९१०,१०७
कर्मचारी प्रोत्साहन खर्च	-	-	-	-
नगदमा राफसाफ हुने शेयरमा आधारित भुक्तानी	-	-	-	-
पेन्सन खर्च	-	-	-	-
NFRS अन्तर्गत वित्तीय खर्च	५७,९७२,५२२	१४४,७९१,६८९	५७,७४०,७३१	१४४,५४०,२७७
कर्मचारी सम्बन्धि अन्य खर्चहरू				
१. ओभरटाईम खर्च	१००,७९९	१७५,१४७	८३,३६५	१११,७९०
२. कर्मचारी भर्ना सम्बन्धि खर्च	३३९,६७७	९१,०००	३३९,६७७	९१,०००
३. विविध	४,०२२,०६७	१,१८१,४८२	३,८१०,०९२	९९६,०८१
जम्मा	२,२४६,६२३,४१९	१,९३४,३३६,८४२	२,२११,८५२,३२६	१,९०५,२१४,५७१
कर्मचारी बोनस	४८२,०८४,८५६	४७९,६३८,७३६	४७३,१६३,११८	४६३,०२६,८१०
जम्मा कर्मचारी खर्च	२,७२८,७०८,२७५	२,४१३,९७५,५७७	२,६८५,०१५,४४४	२,३६८,२४१,३८१

अनुसूची ४.३७

अन्य संचालन खर्च				
विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
संचालक बैठक भत्ता	१,५७७,०००	२,३६०,०००	१,५७७,०००	२,३६०,०००
संचालक सम्बन्धि खर्च	२,६०१,९०७	२,५२८,२९४	२,६०१,९०७	२,५२८,२९४
लेखापरीक्षण शुल्क	१,७१७,६००	१,४१२,५००	१,३५६,०००	१,१३०,०००
अन्य लेखापरीक्षण सम्बन्धि खर्च	२६१,०९६	३३३,२६८	२२६,०००	३१०,७५६
व्यावसायिक तथा कानुनी खर्च	७,१८८,२७२	४,५८१,५६२	६,९९६,१७२	४,४८८,७६२
कार्यालय प्रशासनिक खर्च	६४०,२६९,४२१	५०७,०४६,२७२	६२८,२८५,५२७	४९९,०१४,६३०
संचालित पट्टा (लिज) खर्च*	-	२७२,२५४,१२३	-	२७२,२५४,१२३
लगानी सम्पत्तिको संचालन खर्च	-	-	-	-
सामाजिक उत्तरदायित्व खर्च	-	-	-	-
Onerous पट्टा (लिज) व्यवस्था	-	-	-	-
अन्य				
१. आउटसोर्सिङ्ग खर्च (चालक, संचारवाहक र अन्य)	४०,८४६,५३७	२८,७६६,८६०	३८,३९८,२२२	२७,७४१,६४१
२. इन्धन खर्च	२४,५३७,६१०	१४,९०२,६७४	२३,७३७,१४३	१४,३५६,८३६
३. शेयर निष्काशन खर्च	५,७५२,१९५	५,९०४,२७७	५,७५२,१९५	५,९०४,२७७
४. डिभेन्चर निष्काशन खर्च	७,८३३,०००	६,३७१,५४४	७,८३३,०००	६,३७१,५४४
५. दस्तुर तथा शुल्क	१०,२६३,३५०	८,३४२,३८७	१०,२०२,६५०	८,३०९,९८७
६. सटफवेयर सपोर्ट खर्च	१३,७४०,०५४	१२,७३९,४०५	१३,७४०,०५४	१२,७३९,४०५
७. उद्घाटन खर्च	१,४२६,९४४	३४,८०५	१,४२६,९४४	३४,८०५
८. पूँजीकृत नगरिएका वस्तुहरू	४,९१३,१७७	३,८८०,४३४	४,९१३,१७७	३,८८०,४३४
९. M-Connect सम्बन्धि खर्च	२६,०५१,४५३	२१,३५६,०७६	२६,०५१,४५३	२१,३५६,०७६
१०. भाँडा खर्च	५०,८७९,२१४	५३,०६८,३१०	५०,८७९,२१४	४५,२०७,१९९
११. विविध	३,५९३,३०७	३,९०३,३४९	३,८७९,१७४	४,१४९,२१६
जम्मा अन्य सञ्चालन खर्च	८४३,४५२,१३७	९४९,७८६,१४०	८२७,८५५,८३१	९३२,१३७,९८५

* आ.व. २०७८/७९ मा संचालित पट्टा (लिज) खर्चलाई वित्त खर्च र हासकट्टी खर्चमा विभाजन गरिएको छ । वित्त खर्चलाई नोट ४.३० ब्याज खर्च शीर्षकमा प्रस्तुत गरिएको छ भने हासकट्टी खर्चलाई नोट ४.३८ हासकट्टी र परिषोधन शीर्षकमा प्रस्तुत गरिएको छ ।

कार्यालय प्रशासनिक खर्च				
विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
बिजुली तथा पानी	४६,७१२,५३०	३९,७८८,८३४	४५,८५७,०७४	३८,९४१,४२१
मर्मत तथा सम्भार				
१. भवन	२,२६२,३२२	७६६,१०३	२,२६२,३२२	७६६,१०३
२. परिवहन साधन	६,९७५,३८१	६,०९८,०९७	६,९७५,३८१	६,०९८,०९७
३. कम्प्युटर तथा सामानहरू	३०,२२४,६९३	१३,१०५,७४८	३०,२२४,६९३	१३,१०५,७४८
४. फर्निचर तथा अन्य उपकरणहरू	६,७२०,२५०	४,०४१,८७८	६,७२०,२५०	४,०४१,८७८
५. अन्य	१२,४७४,२०१	९,१२१,४१७	१२,२२०,५४२	८,८७०,८५३
वीमा खर्च	१८,७८२,५८५	१५,६०७,०९०	१८,६२८,५३५	१५,४९९,३०३
पास्टेज, टेलिक्स, टेलिफोन, फ्याक्स सम्बन्धि खर्च	५३,५८५,८०४	५८,१८७,९४४	५२,८४५,५२४	५७,७८८,७९६
मसलन्द तथा छपाई	५५,०३८,९८३	४६,१९९,७५९	५३,५७७,११८	४३,८७९,६५१
पत्रपत्रिका तथा पुस्तक	१,०८३,७४१	१,०३५,३६३	१,०४०,३२४	९९२,३५५
विज्ञापन खर्च	३२,२८९,३६८	१५,८८२,१५४	३०,७२३,६०६	१५,२४६,६३१
चन्दा	-	-	-	-
सुरक्षा खर्च	१५९,९१०,४७२	१४७,८२०,७१८	१५९,०००,८४९	१४७,०३४,२३८
निक्षेप तथा कर्जा सुरक्षण प्रिमियम	५९,४१७,५१९	५१,१३०,६३७	५९,४१७,५१९	५१,१३०,६३७
भ्रमण भत्ता तथा खर्च	११,५२०,५१७	५,०७२,२८३	११,२२०,५१७	४,७७२,२८३
मनोरन्जन खर्च	-	-	-	-
साधारण सभा सम्बन्धी खर्च	१,८९८,२८१	९३८,७३१	१,८२२,४२५	८५६,३८६
अन्य				
१. कानुनी खर्च	१,६१२,९१४	१,५६५,९०४	१,६१२,९१४	१,५६५,९०४
२. ज्याला खर्च (जेनेटोरियल/सरसफाई/माली)	५५,५४२,८२४	४३,९१५,३१४	५४,४५०,९०६	४२,९६७,०५८
३. व्यवसाय प्रवर्द्धन खर्च	६९,४२४,९१७	३४,७४८,६७२	६९,३३९,८५६	३४,७३९,३५१
४. अन्य कार्यालय प्रशासनिक खर्च	१४,७९२,१२०	१२,०१९,६२६	१०,२९२,१७३	१०,७१७,९३७
जम्मा कार्यालय प्रशासनिक खर्च	६४०,२६९,४२१	५०७,०४६,२७२	६२८,२८५,५२७	४९९,०१४,६३०

अनुसूची ४.३८

हासकट्टी र परिषोधन				
विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
सम्पत्ति तथा उपकरणमा हासकट्टी	३८९,४७९,६५६	१८३,२३९,२१२	३८०,४५२,९०६	१७९,४५८,६१७
लगानी सम्पत्तिमा हासकट्टी	-	-	-	-
अमूर्त सम्पत्तिको परिषोधन	२५,०५२,०३१	२३,४०४,१८६	२४,६१९,३७६	२३,१८३,२१३
जम्मा हासकट्टी र परिषोधन	४१४,५३१,६८७	२०६,६४३,३९८	४०५,०७२,२८३	२०२,६४१,८३०
यस आर्थिक वर्षको कुल सम्पत्ति तथा उपकरणमा हासकट्टी खर्च मध्य रु २१,८३४७,२२६ RoU लिज सम्पत्तिको हासकट्टी खर्च रहेको छ ।				

अनुसूची ४.३९

गैर संचालन आम्दानी				
विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
अपलेखन गरिएको कर्जाको असुली	८,६०९,६२०	५४०,४४९	८,६०९,६२०	५४०,४४९
अन्य आम्दानी	५३३,६०४	६५८,३८८	-	-
जम्मा गैर संचालन आम्दानी	९,१४३,२२४	१,१९८,८३७	८,६०९,६२०	५४०,४४९

अनुसूची ४.४०

गैर संचालन खर्च				
विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
कर्जा अपलेखन	१,२००,००५	२४,६७९	१,२००,००५	२४,६७९
लापरवाही (redundancy) को व्यवस्था	-	-	-	-
पुनरसंरचना खर्च	-	-	-	-
अन्य खर्च	१५,४९४,२३४	-	१५,४९४,२३४	-
जम्मा गैर संचालन खर्च	१६,६९४,२३९	२४,६७९	१६,६९४,२३९	२४,६७९

अनुसूची ४.४१

आयकर खर्च				
विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
चालु कर खर्च				
यस वर्ष	१,४१६,७३२,७२७	१,३३८,९४६,२८४	१,३७१,१५१,०९६	१,३००,०२४,६७४
अधिल्लो वर्षको समायोजन	२५,६६५,२२२	२७,६९२,३१०	२५,६६५,२२२	२७,६९२,३१०
जम्मा चालु कर खर्च	१,४४२,३९७,९५०	१,३६६,६३८,५९४	१,३९६,८१६,३१९	१,३२७,७१६,९८५
स्थगन कर खर्च				
अल्पकालिन भिन्नताहरूको लेखाङ्कन तथा फिर्ता	(६२,२५२,२२८)	(११,०२१,८६०)	(४०,८१२,३००)	(१५,३०४,०४२)
करको दरमा परिवर्तन	-	-	-	-
पहिले लेखाङ्कन नगरिएको कर घाटाको लेखाङ्कन	-	-	-	-
जम्मा आयकर खर्च	१,३८०,१४५,७२२	१,३५५,६१६,७३४	१,३५६,००४,०१९	१,३१२,४१२,९४३

अनुसूची ४.४१.१

कर खर्च र किताबी नाफाको हिसाब मिलान				
विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
कर अधिको नाफा	४,३३८,८२९,२३५	४,३१६,७४८,६२३	४,२५८,४६८,०६१	४,१६७,२४१,२८६
कर रकम (३० प्रतिशत दर)	१,३०१,६४८,७७१	१,२९५,०२४,५८७	१,२७७,५४०,४१८	१,२५०,१७२,३८६
जोड : कर प्रयोजनमा घटाउन नमिल्ने खर्चहरूको करमा पर्ने असर	९९,१५२,४६१	६३,३१४,७२०	९९,१५२,४६१	६३,२१७,७३७
घटाउ : छुट आम्दानीमा करको असर	(५,५४१,७८३)	(१३,४३३,२९१)	(५,५४१,७८३)	(१३,३६५,४४८)
जोड/(घटाउ) : अन्य कुराहरूमा करको असर	(१५,११३,७२७)	१०,७१०,७१९	(१५,१४७,०७७)	१२,३८८,२६९
जम्मा आयकर खर्च	१,३८०,१४५,७२२	१,३५५,६१६,७३४	१,३५६,००४,०१९	१,३१२,४१२,९४३
प्रभावकारी करको दर	३१.८१%	३१.४०%	३१.८४%	३१.४९%

५. प्रकटीकरण (Disclosure) तथा थप जानकारी

५.१ जोखिम व्यवस्थापन

५.१.१ (क) जोखिम व्यवस्थापन संरचना

बैंकका सम्पूर्ण गतिविधिहरूमा विभिन्न स्तरका जोखिमहरू अन्तरनिहित हुन्छ र उक्त गतिविधिहरूमा जोखिमहरूको आंकलन, मूल्याङ्कन तथा व्यवस्थापन गरिन्छ । बैंकले आफ्ना गतिविधिहरू कार्यान्वयन गर्दा आईपर्ने सम्पूर्ण जोखिमहरूको उच्च महत्वका साथ पहिचान, मापन र व्यवस्थापन गर्दछ । उचित जोखिम व्यवस्थापनको लागि सुदृढ जोखिम व्यवस्थापन संरचना लागु गरी जोखिम व्यवस्थापन नीति तथा पद्धतीको कार्यान्वयन गरेको छ । नेपाल राष्ट्र बैंकद्वारा जारी एकिकृत निर्देशन नं. ५ को पालनाको व्यवस्था पनि सोही संरचनाले गर्दछ ।

संचालक समिति र संचालक समिति स्तरीय समितिहरूले बैंकको जोखिम वहन क्षमता र सीमाको आधारमा रणनीति, नीति तथा प्रक्रियाको सुनिश्चितता गर्दछ । बैंकको जोखिम व्यवस्थापन समितिले सामयिक रूपमा जोखिम प्रतिवेदनहरूको समीक्षा गर्दछ र संचालक समिति समक्ष प्रस्तुत गर्दछ । लेखापरीक्षण समितिले आन्तरिक तथा वाह्य निरीक्षण प्रतिवेदनहरूको समीक्षा गरी आन्तरिक नियन्त्रण तथा अनुपालना सम्बन्धमा आवश्यकता अनुसार बैंक व्यवस्थापनलाई सुझावहरू प्रदान गर्दछ । यसैगरी व्यवस्थापन स्तरीय समितिहरू जस्तै कार्यकारी समिति (EXCOM) र सम्पत्ति दायित्व व्यवस्थापन समिति (ALCO) स्थापित छन् जसले बैंकको जोखिम न्यूनीकरण र व्यवस्थापनको सुनिश्चितता गर्दछ ।

विगत केही वर्ष देखि बैंकले जोखिम व्यवस्थापन नीति, पद्धति तथा संयत्रलाई अझ सबल बनाउन जोड दिदै आएको छ । बैंकले आन्तरिक तथा बाहिरि चुनौति एवम् नयाँ परिस्थितिहरूलाई पर्याप्त रूपमा सम्बोधन गर्न स्वतन्त्र एकिकृत जोखिम व्यवस्थापन विभाग स्थापना गरेको छ । यस विभागलाई पर्याप्त अधिकार र स्वतन्त्र रूपमा कार्य गर्न दिनुका साथै संचालक स्तरीय समितिहरूमा सिधा पहुँच दिइएको छ । बैंकको जोखिम व्यवस्थापन संरचनाको “Second Line of defense” को रूपमा यस विभागले कार्य गर्दछ । यस विभागले कर्जा, संचालन तथा बजार जोखिम व्यवस्थापन विभागका कार्यहरूको सुपरिवेक्षण र अनुपालना तथा कानुनी जोखिम, प्रतिष्ठा जोखिम र रणनीति जोखिमहरूको अवस्था मूल्याङ्कन गरेर बैंकको जोखिम व्यवस्थापन संयन्त्रको कार्यान्वयन सुनिश्चित गर्दछ । यस विभागले जोखिम व्यवस्थापन नीति र प्रक्रियाहरूको कार्यान्वयनको पनि निगरानी गर्दछ । असल संचालन प्रणाली बैंकको अभिन्न अंग हो जसले आफ्ना सरोकारवालाहरूको हितको संरक्षण गर्दछ ।

५.१.१ (ख) जोखिम वहन क्षमता तथा सीमा

यस बैंकको सन्दर्भमा जोखिम वहन क्षमता भनेर त्यस्तो जोखिमको स्तर र प्रकृतिलाई जनाउदछ जुन बैंकले आफ्नो शेयरधनीहरूको उद्देश्य पूर्तीको लागि लिन इच्छुक छ तर अन्य सरोकारवालाहरू जस्तै ऋणपत्रधारकहरू, नियमकहरू र ग्राहकहरूको व्यवधानको अधिनमा रही पूरा गरिनेछ । यसले बैंकको रणनीतिक निर्णय लिनको लागि संरचना उपलब्ध गराउंदछ । बैंकले जोखिम व्यवस्थापन नीतिमा आफ्नो व्यावसायिक उद्देश्यहरू पुरा गर्नको निम्ति लिनु पर्ने जोखिमहरूको समग्र जोखिम स्तर र जोखिम प्रकारहरू निर्धारण गर्दछ । बैंकको वास्तविक प्रगति स्वीकृत जोखिम प्रोफाइल र जोखिम वहन क्षमतासंग तुलना गरिन्छ जसले बैंकको उच्च व्यवस्थापनलाई जोखिम प्रोफाइलको निगरानी गर्न र व्यावसायिक गतिविधिहरूलाई जोखिम तथा प्रतिफलको सन्तुलन गरी मार्गनिर्देशन गर्न सक्षम बनाउछ । यसले जोखिमहरूको तुरुन्तै पहिचान गर्न तथा निवारण गर्न मद्दत गर्दछ र सुदृढ जोखिम पद्धतीको विकास गर्दछ । जोखिम वहन क्षमता तथा सीमा बैंकको व्यवस्थापनद्वारा प्रस्तावित गरिन्छ र संचालक समिति स्तरीय जोखिम व्यवस्थापन समितिद्वारा समीक्षा गरिन्छ । बैंकको संचालक समितिसंग जोखिम वहन क्षमता तथा सीमा स्वीकृत गर्ने अधिकार रहन्छ ।

५.१.१ (ग) तनाव परिक्षण

तनाव परिक्षण एक महत्वपूर्ण जोखिम व्यवस्थापन उपकरण हो जसले कुनै निश्चित तनावयुक्त घटनाहरूको कारण निम्तिन सक्ने संभाव्य हानिको आकार मापन गर्ने प्रयास गर्दछ । तनावयुक्त घटना एक असाधारण तर घट्न सक्ने त्यस्तो घटना हो जस प्रति बैंकको पोर्टफोलियो उजागर र संवेदनशील हुन्छ । जोखिम व्यवस्थापन संयन्त्रको एक अंगको रूपमा तनावपूर्ण बजार परिस्थितिहरूमा बैंकको अवस्थाको मूल्याङ्कन गर्न यस बैंकले जोड दिएको छ । यसले विभिन्न अवस्थाहरूको बारेमा जानकारी प्रदान गर्न मद्दत गर्दछ जुन अवस्थामा बैंक कमजोर र असुरक्षित हुन्छ । तत्पश्चात्

व्यवस्थापनले त्यस्ता अवस्थाहरू उत्पन्न हुन नदिन र यदि त्यस्तो अवस्थाहरू उत्पन्न भएपनि त्यसको असर न्यूनिकरण गर्नको लागि रणनीतिहरू तयार गर्दछ ।

तनाव परीक्षण गर्दा बैंकले ती उपकरणहरू र बजारलाई विशेष ध्यान दिन्छ जसमा एकाग्रता विद्यमान हुन्छ किनकि तनावपूर्ण अवस्थामा लिक्विडिटी वा समायोजन गर्न गाह्रो हुन सक्दछ । बैंकले भविष्यमा घट्न सक्ने सम्भाव्य घटनाहरूका साथै ऐतिहासिक बजार घटनाहरू, भवितव्य परिस्थितिहरू र खराब परिस्थितिहरूको ध्यान राख्दछ । विशेष बजार अवस्थाहरू र व्यवसायमा उत्पन्न हुन सक्ने जोखिमको एकाग्रता विदेशी मुद्रा, कमोडिटी र इक्विटी संवेदनशीलता अन्तर्निहित मूल्य वा रकममा मापन गरिन्छ ।

तनाव परिक्षण पद्धतिमा यो मानिन्छ कि तनावयुक्त घटनाको समयमा व्यवस्थापनले चाल्न सक्ने कदमहरू संकुचित हुन्छ जसले गर्दा प्राय बजार तरलतामा कमी आउने गर्दछ । जोखिम प्रोफाइल र आर्थिक घटनाहरूको परिवर्तनको आधारमा तनाव परिस्थितिहरू नियमित रूपले अद्यावधिक गरिन्छ । बैंकको ALCO ले तनाव एक्सपोजरको समिक्षा गर्दछ र आवश्यकता अनुसार सम्पूर्ण बजार जोखिम एक्सपोजरमा न्यूनिकरण गर्न जोड दिन्छ । ब्याज दर, क्रेडिट स्प्रेड, विनिमय दर, कमोडिटीको मूल्य तथा इक्विटीको मूल्यमा आउन सक्ने तनाव परिस्थितिहरूको नियमित परिक्षण गरिन्छ । तनाव परिक्षण पद्धतिले वित्तीय बजार, बैकिङ्ग तथा व्यापारका सम्पूर्ण प्रकारका सम्पतिहरू समाविष्ट हुन्छ । साथै, ALCO बैठकहरूमा तनाव परिक्षणको ढाँचा र परिणामहरू छलफल गरिन्छ र उचित आकस्मिक योजनाहरू तयार रहेको सुनिश्चित गरिन्छ ।

बैंकको तनाव परिक्षण पद्धतिले देहाय बमोजिमलाई सम्बोधन गर्दछ :

- (क) एकाग्रता जोखिम,
- (ख) तनावपूर्ण बजार अवस्थामा देखिने तरलताको कमि
- (ग) एकतर्फी बजार,
- (घ) घटना हुना साथ डिफल्ट हुने जोखिम,
- (ङ) बैंकसँग पैसा नहुने अवस्था,
- (च) मूल्यमा भिन्नताको कारण आउने अवस्था,
- (छ) अन्य जोखिमहरू

बैंकको तनाव परिक्षण पद्धति परिमाणात्मक र गुणात्मक दुवै प्रकृतिको हुन्छ र बजारलाई बाधा पुऱ्याउन सक्ने बजार जोखिम र तरलता जोखिमहरूलाई समेत समावेश गरिएको हुन्छ । परिमाणात्मक प्रकृतिको परिक्षणले बैंकलाई असर पार्न सक्ने संभाव्य तनाव परिस्थितिहरू पहिचान गर्दछ । गुणात्मक प्रकृतिको परिक्षणले अधिक नोक्सानी धान्न सक्ने बैंकको पूँजीको क्षमता मूल्याङ्कन गर्ने र जोखिम न्यूनिकरण तथा पूँजी सुरक्षाका लागि बैंकले चाल्नु पर्ने कदमहरू पहिचान गर्ने जस्ता तनाव परिक्षणको दुई महत्वपूर्ण उद्देश्यलाई जोड दिन्छ । यो परिक्षण बैंकको रणनीति निर्धारण र मूल्याङ्कन गर्न अत्यन्त महत्वपूर्ण छ । तनाव परीक्षणको नतिजा नियमित रूपमा वरिष्ठ व्यवस्थापनलाई र समय समयमा जोखिम व्यवस्थापन समिति तथा संचालक समितिलाई जानकारी गराइन्छ ।

बैंकले तनाव परिक्षणलाई सामान्य परिस्थिति र विशेष परिस्थिति गरी दुई विस्तृत क्षेत्रमा परिक्षण गर्दछ ।

१. सामान्य परिस्थिति

बैंकले आफ्नो पोर्टफोलियोलाई विभिन्न बनावटी तनाव परिस्थितिहरूको आधारमा परिक्षण गर्दछ । बैंक आफैले कहिल्यै तनावयुक्त परिस्थितिहरूको सामना नगरे तापनि बैंकले आफ्नो पोर्टफोलियोलाई अन्यत्र घटेको घटनाले निम्त्याउन सक्ने तनावको आधारमा परिक्षण गर्दछ ।

बैंकले तयार पारेको तनाव परिक्षण संरचनामा विभिन्न ऐतिहासिक परिस्थितिहरूको विश्लेषण गरिएको छ । बैंकले ALCO द्वारा निर्धारित वा नेपाल राष्ट्र बैंकद्वारा समय समयमा जारी गरिएको मार्गनिर्देशन बमोजिम नियमित रूपमा तनाव परिक्षण संरचना अनुसार तनाव परिक्षण गर्दछ ।

२. पोर्टफोलियोको विशेषताहरू समाविष्ट विशेष परिस्थिति

माथि उल्लेखित सामान्य परिस्थितिहरूसँगै बैंकले आफ्नै तनाव परिक्षण पद्धति पनि विकसित गरेको छ जसले बैंकको पोर्टफोलियोको विशेषताको आधारमा सबैभन्दा प्रतिकूल परिस्थितिहरू पहिचान गर्दछ । तनाव परिक्षणको नतिजाहरूलाई उच्च व्यवस्थापनले सामयिक रूपमा समिक्षा गर्नुका साथै व्यवस्थापन तथा संचालक समितिद्वारा निर्धारित सीमा र नीतिमा समावेश गर्दछ ।

तनाव परिक्षण परिस्थितिहरूलाई निरन्तर समिक्षा गरिन्छ र आर्थिक परिवर्तन तथा बद्लिदो परिस्थिति अनुरूप अद्यावधिक गरिन्छ । बैंकले ब्याज दरमा भएको उतारचढाव र समयावधिले बैंकको वर्तमान पोर्टफोलियो तथा भविष्यमा गर्ने लगानीमा पर्न सक्ने असरको आंकलन गर्दछ । यस विषयमा ALCO को बैठकमा छलफल गरिन्छ र यसका साथै ALCO को बैठकमा प्रत्येक नयाँ लगानीको निर्णय लिनु पूर्व यस्ता असरहरूको बारेमा छलफल गरिन्छ ।

तनाव परिक्षणको नतिजा

तनाव परिक्षणको नतिजा ALCO तथा जोखिम व्यवस्थापन समितिलाई नियमित रूपमा जानकारी गराइन्छ । सोहि नतिजा संचालक समितिमा पनि विस्तृत रूपमा छलफल गरिन्छ । यसका साथै नेपाल राष्ट्र बैंकद्वारा जारी एकीकृत निर्देशिकाको आवश्यकता अनुसार तनाव परिक्षण प्रतिवेदन नेपाल राष्ट्र बैंकलाई पनि पठाइन्छ ।

परिस्थिति विश्लेषण तथा संवेदनशीलता विश्लेषण

नेपाल राष्ट्र बैंक, बैंक सुपरिवेक्षण विभागद्वारा विकसित नमुना अनुसार परिस्थिति विश्लेषण तथा संवेदनशीलता विश्लेषण गरिन्छ । यद्यपि आवश्यकता अनुसार बैंकले अन्य प्रगतिशील तरिकाहरू अपनाउदछ र अन्य परिस्थितिहरू पनि विकास गर्दछ । बैंकले परिस्थिति विश्लेषण तथा संवेदनशीलता विश्लेषणको उपयोग गरी विभिन्न बनावटी तनाव परिस्थितिहरूले पूँजी पर्याप्तता अनुपात र विभिन्न जोखिमहरूमा पर्ने असरको आंकलन गर्दछ । भट्काको श्रोत थाहा नभई कुनै एउटा जोखिम कारकमा हुने उतारचढावले बैंकको वित्तीय अवस्थामा पर्ने असरको आंकलन गर्न बैंकले संवेदनशीलता विश्लेषणको प्रयोग गर्दछ । यसै गरी तनाव घटना पहिचान भई एक भन्दा बढि जोखिम कारकहरूमा एकसाथ हुने उतारचढावले बैंकको वित्तीय अवस्थामा पर्ने असरको मूल्याङ्कन गर्न बैंकले परिस्थिति विश्लेषणको प्रयोग गर्दछ ।

५.१.२ (क) कर्जा जोखिम

कर्जा जोखिम बैंकद्वारा उपलब्ध गराएको कर्जा तथा सापटी तिर्न नसक्ने सम्भावनासंग सम्बन्धित जोखिम हो । बैंकको मुख्य व्यवसाय नै कर्जा प्रदान गर्ने भएकोले बैंकमा कर्जा जोखिम उच्च हुन्छ । त्यसैले, कर्जा जोखिमहरू बैंकको उच्च जोखिमहरू मध्यमा पर्दछ । कर्जा जोखिमको व्यवस्थापनले बैंकको समग्र जोखिम व्यवस्थापनलाई बुझाउदछ ।

कर्जा जोखिम :

- कर्जा जोखिमको मापन ग्राहक वा काउन्टर पार्टीले भुक्तानी गर्न विफल हुँदा बैंकले गुमाउन सक्ने रकमको आधारमा गरिन्छ । डेरिभेटिभको मामलामा एक्सपोजरको मापन contract को तत्कालको mark to market मूल्यमा तथा करार अवधिमा बजार दरको उतारचढावका कारण तत्कालको mark to market मूल्यमा हुने अनुमानित सम्भाव्य परिवर्तनको आधारमा गरिन्छ ।
- कर्जा जोखिम सिमा भित्रै भएको वा नभएको तथ्यको निगरानी अधिकारप्राप्त अधिकारीद्वारा गरिन्छ । कर्जा जोखिम सिमाले यदि कर्जा तथा सापटी लिएको ग्राहक वा काउन्टर पार्टीले contractual दायित्वलाई पूरा गर्न विफल भएको अवस्थामा बैंकलाई हुने उच्च एक्सपोजर वा घाटालाई जनाउँदछ ।
- कर्जा जोखिमको व्यवस्थापन सुदृढ जोखिम नियन्त्रण संरचनाद्वारा गरिन्छ । जोखिम नियन्त्रण संरचनाले कर्जा जोखिम व्यवस्थापनसंग सम्बन्धित नीतिहरू, नियमहरू तथा मार्गनिर्देशनहरूलाई प्रष्ट रूपमा प्रदर्शित गर्दछ ।

५.१.२ (ख) कर्जा जोखिम व्यवस्थापन

कर्जा जोखिमहरू बैंकको उच्च जोखिमहरू मध्यमा पर्दछ जुन बैंकद्वारा उपलब्ध गराएको कर्जा तथा सापटी तिर्न नसक्ने सम्भावनासंग सम्बन्धित हुन्छ । कुनै एउटा समयमा बैंकको पूँजी तथा हानि नोक्सानी व्यवस्थाको पर्याप्ततालाई मध्यनजर

राखि हानि न्यूनिकरण प्रक्रियाको अभ्यासलाई कर्जा जोखिम व्यवस्थापन भनिन्छ । दैनिक कारोबारमा हुने कर्जा जोखिम व्यवस्थापन गर्न बैंकले विभिन्न जोखिम न्यूनिकरण पद्धतिहरू अपनाएको छ ।

कर्जा जोखिम व्यवस्थापनको उद्देश्य स्वीकार्य जोखिम सिमा भित्रै रहेर कर्जा प्रवाह तथा कायम राखि जोखिम न्यूनिकरण एवम् जोखिम समायोजित प्रतिफल दरको अधिकतमता हासिल गर्ने हो । हानि हुन सक्ने संभावनाको लगातार मापन एवम् संभावित जोखिमहरूको पहिचान तथा न्यूनिकरण समावेश भएको बैंकको कर्जा जोखिम व्यवस्थापन अवधारणाको पालनाको लागि बैंकले आफ्नै कर्जा नीति तथा कर्जा सम्बन्धि नीतिहरू बनाएको छ । कर्जा जोखिम व्यवस्थापन गर्न र कम गर्न बैंकले उच्च श्रेणीको सम्पत्ति धारण तथा कायम गर्ने अभ्यास गर्दै आएको छ । बैंकको कर्जा नीतिले जोखिम व्यवस्थापन प्रक्रियाहरूलाई विस्तृत रूपमा सम्बोधन गरेको छ । बैंकले विभिन्न कर्मचारीहरूलाई विशेषज्ञता र जोखिम आंकलन क्षमताको आधारमा विभिन्न सिमासम्म कर्जा स्विकृत गर्ने अधिकार दिएको छ । बैंकले हरेक कर्जा प्रस्तावको मूल्याङ्कन पश्चात् कर्जा प्रदान गर्ने वा नगर्ने निर्णय गर्दछ । निश्चित सिमाभन्दा बढिको कर्जा प्रस्तावलाई कर्जा जोखिम व्यवस्थापन विभागले समिक्षा गर्ने गर्दछ जसले कर्जा प्रवाह प्रक्रियामा स्वतन्त्र नियन्त्रण केन्द्रको भूमिका निर्वाह गर्दछ । साथै यस विभागले व्यवसायसंग सम्बन्धित अन्तर्निहित कर्जा जोखिमलाई सेफ्टि मार्जिन, थप धितो तथा थोरै कर्जा प्रवाह जस्ता तरिकाहरू अपनाएर पर्याप्तताका साथ सम्बोधन गरेको पक्का गर्दछ ।

बैंकले कर्जा सम्बन्धि संचालन प्रणालीलाई अभ्र सबल बनाउन विभिन्न प्रोडक्ट पेपर, मार्गनिर्देशिका तथा प्रक्रियाहरू अपनाएको छ ।

जाँच तथा सन्तुलन पद्धती बमोजिम प्रत्येक कर्जामा कम्तिमा दोहोरो स्वीकृति हुनु पर्ने प्रक्रिया बैंकले अपनाएको छ । कुनै पनि एक व्यावसायिक क्षेत्र अथवा एकल ऋणीमा पोर्टफोलियो एकाग्रता जोखिम नहोस् भनि सुनिश्चित गर्न बैंकले नियमित रूपमा कर्जा पोर्टफोलियोको निगरानी गर्दछ । यसरी नै बैंकले नियन्त्रित लगानी नीति र पर्याप्त स्रोत मार्फत लगानी निर्णयहरूलाई पनि नियन्त्रण गर्दछ ।

धितो सम्बन्धि कागजातहरू तयार पार्न तथा रेखदेख गर्न बैंकले छुट्टै Central Credit Administration and Control Department (CCAC) विभाग स्थापना गरेको छ । स्वीकृत हुंदाका शर्तहरू बमोजिम सुरक्षित रहे नरहेको रजु गर्न गरी Four Eyes Concept को स्वरूपमा यस विभागको स्थापना गरिएको हो । यस विभागले कर्जा प्रवाह पश्चात् post relationship को मूल्याङ्कन गरी प्रवाहित कर्जा सुरक्षित भए वा नभएको सुनिश्चित गर्दछ ।

५.१.२ (ग) कर्जा नोक्सानी आंकलन तथा कर्जा जोखिम न्यूनिकरण

बैंकले नोक्सान कर्जाहरूको समयमै उचित कर्जा नोक्सानी व्यवस्था सिर्जना गर्ने गरेको छ ।

कर्जा नोक्सानी आंकलन पद्धती

क) परिषोधित लागत (amortized cost) मा मापन गरिएका वित्तीय सम्पत्तिहरूमा हुने नोक्सानी

शुरुमा बैंकले व्यक्तिगत रूपमा महत्वपूर्ण वित्तीय सम्पत्तिहरूमा नोक्सानीको objective evidence रहे नरहेको आंकलन गर्दछ । यदि कुनै कर्जालाई डिफल्ट भनी वर्गीकरण गरिएको छ वा बैंकले पाकेको सावौं वा ब्याज रकम पूर्ण रूपमा वा प्रारम्भिक शर्तहरू अनुरूप असुली गर्न नसक्ने भएमा ती कर्जाहरूमा नोक्सानीको आंकलन गरिन्छ । यदि उक्त कर्जा धितोद्वारा सुरक्षित भएको खण्डमा त्यस्ता कर्जामा हुन सक्ने नोक्सानीको आंकलन गर्दा सुरक्षणमा राखिएको धितोको वर्तमान net realisable मूल्यलाई पनि मध्यनजर राखिन्छ । धितोको net present मूल्य कर्जाको रकम भन्दा पर्याप्त भएको खण्डमा नोक्सानीको गणना गरिदैन ।

नोक्सानीको objective evidence निर्धारण नभएका व्यक्तिगत वित्तीय सम्पत्तिहरूलाई एकै प्रकारका कर्जा जोखिम विशेषताहरू जस्तै धितोको किसिम, तिर्न बाँकी अवस्था वा अन्य उपयुक्त तत्वका आधारमा विभिन्न वित्तीय सम्पत्तिको समूहमा विभाजन गरिन्छ । वित्तीय सम्पत्तिहरूको आधारमा विभिन्न समूहहरूमा विभाजन गरी सामूहिक नोक्सानी आंकलन गरिन्छ । तर यदि कुनै सम्पत्तिमा व्यक्तिगत नोक्सानी व्यवस्था गरिएको छ भने ती सम्पत्तिलाई सामूहिक नोक्सानी आंकलन गर्दा समावेश गरिदैन ।

देहायका दुई अवस्थामा सामुहिक नोक्सानी आंकलन गरिन्छ :

- हानि भैसकेको तर व्यक्तिगत रूपमा हानि पहिचान नभएको कर्जाहरू
- व्यक्तिगत रूपमा महत्वपूर्ण नमानिएका एकै प्रकारका कर्जा तथा सापटीहरूको आधारमा विभिन्न समूहहरूमा विभाजित कर्जाहरू

हानि भईसकेको तर व्यक्तिगत रूपमा हानि पहिचान नभएको

व्यक्तिगत हानि पहिचान नभएका कर्जा तथा सापटीहरूलाई कर्जा जोखिम विशेषताको आधारमा विभिन्न समूहहरूमा विभाजन गरी अनुमानित सामुहिक नोक्सानी आंकलन गरिन्छ । रिपोर्टिङ्ग मिति भन्दा अगाडि नोक्सानी भैसकेको तर व्यक्तिगत रूपमा पहिचान नभएको नोक्सानीलाई समेत यस तरिकाले आंकलन गरेको नोक्सानी व्यवस्थाले समावेश गर्दछ ।

अहिले हानि भैसकेको तर व्यक्तिगत रूपमा पहिचान नभएको नोक्सानी भविष्यमा व्यक्तिगत रूपमा पहिचान भएको खण्डमा ती कर्जाहरूको हकमा सामुहिक नोक्सानी आंकलन नगरी व्यक्तिगत नोक्सानी आंकलन गरिनेछ ।

सामुहिक नोक्सानी व्यवस्थाको आंकलन गर्दा देहायका बुँदाहरूमा ध्यान दिइन्छ :

- समान कर्जा जोखिम भएको पोर्टफोलियोमा विगतमा भएको नोक्सानी
- वर्तमान आर्थिक स्थिति हेर्दा विगतमा भएको नोक्सानीभन्दा रिपोर्टिङ्ग मितिमा आंकलन गरिने नोक्सानी व्यवस्थाको रकम कम वा बढि हुन सक्ने व्यवस्थापनको अनुभवको आधारमा गरिएको निर्णय

एकै प्रकारका कर्जा तथा सापटीहरूको आधारमा विभिन्न समूहहरूमा विभाजित कर्जाहरू

एकै प्रकारका कर्जा तथा सापटीहरूको आधारमा विभिन्न समूहहरूमा विभाजित कर्जाहरूमा हुन सक्ने नोक्सानी आंकलन गर्न सांख्यिकी (statistical) विधिहरूको प्रयोग गरिन्छ । कर्जा अपलेखन भएमा ती कर्जाहरूलाई समुहबाट हटाई व्यक्तिगत रूपमा नोक्सानी मापन गरिन्छ ।

बैंकले देहायको विधिमा फलत सामुहिक हानि व्यवस्था आंकलन गर्दछ :

एकै प्रकारका कर्जा तथा सापटीहरूको आधारमा विभिन्न समूहहरूमा विभाजन गरे पश्चात् सामुहिक नोक्सानीको मापन **Net flow rate method** बाट गरिन्छ । यस पद्धतीमा बैंकले कर्जा तथा सापटीहरूलाई विभिन्न समूहहरूमा गरेको वर्गीकरण, त्यसमा आएको परिवर्तन र प्रतिवेदन अवधिसम्ममा पहिचान भएका घटनाहरूको आधारमा भविष्यमा बैंकलाई हुन सक्ने कर्जा नोक्सानी रकमको आंकलन गरिन्छ ।

यस पद्धतीमा भाका नाघेको अवधिको आधारमा कर्जा तथा सापटीहरूलाई विभिन्न समूहहरूमा विभाजन गरी सांख्यिकी विश्लेषण गरी विभिन्न समूहहरूमा विभाजन गरिएका ऋण तथा सापटीहरूको स्तर भर्न सक्ने र अन्ततः असुली हुन नसक्ने सम्भावनाको आंकलन गरिन्छ ।

हालको आर्थिक परिस्थिति तथा पोर्टफोलियो जोखिमका कारकहरूलाई समेत ध्यानमा राखि नोक्सानी व्यवस्था रकमको आंकलन गरिन्छ । आर्थिक परिस्थिति तथा पोर्टफोलियो जोखिमका कारकहरूमा देहायका कारकहरू समेत पर्दछन् :

- वर्तमान कर्जा पोर्टफोलियो वृद्धि तथा प्रोडक्ट समिश्रण
- बेरोजगारी दर
- कुल ग्राहस्थ उत्पादनमा भएको वृद्धि
- मुद्रास्फीति
- ब्याज दर
- सरकारी नीति तथा नियममा परिवर्तन
- सम्पतिको मूल्य
- भुक्तानीको अवस्था

कर्जा तथा सापटीमा गरिने नोक्सानी व्यवस्था निम्न दुई मध्य जुन अधिक हुन्छ सोही नै व्यवस्था गरिन्छ :

- (क) माथि बुँदा नं. ५.१.२(ग) मा नोक्सानी आंकलन विधी अनुसार गणना गरिएको नोक्सानी व्यवस्था
- (ख) नेपाल राष्ट्र बैंकद्वारा जारी एकिकृत निर्देशन नं. २ अनुसार गणना गरिएको कर्जा नोक्सानी व्यवस्था

बुँदा नं. ५.१.२(ग) नोक्सानी आंकलन विधी अनुसार नोक्सानीको गणना :

- (क) सुरुमा बैंकको कुल कर्जा तथा सापटीको २५% ओगटेका ठूला ऋणीहरूलाई प्रदान गरेको कर्जालाई छनौट गरी ती कर्जालाई हरेक आर्थिक वर्षको अन्त्यमा व्यक्तिगत नोक्सानीको लागि परीक्षण गरीन्छ ।
- (ख) बुँदा नं. (क) मा छनौट गरिएका कर्जा तथा सापटीहरूलाई तल दिएका मापदण्ड अनुसार व्यक्तिगत नोक्सानीको लागि परीक्षण गरिन्छ :
 - ऋणीको नगद प्रवाहमा आएको समस्या थाहा भएमा
 - सम्भौता अनुसार तिर्नु पर्ने सावौं वा ब्याज भाका नाघेमा
 - ऋण सहमति र शर्तको उल्लंघन गरेमा
 - ऋणी टाट पल्टन सक्ने सम्भावना वा आर्थिक पुनर्संरचना गर्नु पर्ने देखिएमा
 - वाह्य क्रेडिट रेटिङ एजेन्सीले ऋणीको क्रेडिट रेटिङ उल्लेखनिय तरिकाले घटेको पाइएमा
 - बैंकको ऋणीसंगको एकिकृत एक्सपोजर
 - ग्राहकको व्यावसायिक मोडलको व्यवहारिकता र ग्राहकको आर्थिक समस्या हल गर्ने तथा समयमै ऋण तिर्न सक्ने क्षमता ।
 - अपेक्षित आमदानी र असुलीको रकम र समय
 - ऋणीले बैंकको कर्जा तथा सापटी तिर्नु अगाडि अरु ऋणदाताको ऋण तिर्ने गरी गरेको प्रतिवद्धता वा **Pari-pasu** र अरु ऋणदाताले उक्त ऋणीलाई लगातार सहायता गर्ने सम्भावना
 - धितो जमानतको विश्वनीय मूल्य र बैंकले धितो आफ्नो प्रभुत्वमा ल्याउन सक्ने सम्भावना
- (ग) बुँदा नं. (ख) अनुसार नोक्सानी परीक्षण गर्दा आ.व. २०७७/७८ र आ.व. २०७८/७९ मा कुनै कर्जा तथा सापटीमा व्यक्तिगत नोक्सानी पहिचान नभएको ।
- (घ) व्यक्तिगत नोक्सानी पहिचान नभएका कर्जा तथा सापटीहरूलाई एकै प्रकारका कर्जा तथा सापटीहरूको आधारमा विभिन्न समूहहरू जस्तै घर कर्जा, आवधिक कर्जा, चालुपूँजी कर्जा, आदिमा विभाजन गरी सामुहिक नोक्सानी आंकलन गरिन्छ ।
- (ङ) सामुहिक नोक्सानीको मापन **Net flow rate method** बाट गरिन्छ । यस पद्धतीमा बैंकले कर्जा तथा सापटीहरूलाई विभिन्न समूहहरूमा गरेको वर्गीकरण, त्यसमा आएको परिवर्तन र प्रतिवेदन अवधि सम्ममा पहिचान भएका घटनाहरूको आधारमा भविष्यमा बैंकलाई हुन सक्ने कर्जा नोक्सानी रकमको आंकलन गरिन्छ ।
- (च) माथि बुँदा (ङ) मा उल्लेख गरे अनुसार गणना गरेको सामुहिक नोक्सानीको रकम देहाय बमोजिम छ :

रकम रु.

विवरण	२०७७/७८	२०७८/७९
कुल सामुहिक जोखिम व्यवस्था	८५५,९७२,९२३।-	६११,९४७,९२८।-

कर्जा तथा लिनुपर्ने रकमको अपलेखन

कर्जा असुली नहुने अवस्था देखिएमा कर्जालाई आंशिक वा पूर्ण रूपमा अपलेखन गरिन्छ । तर सुरक्षित ऋणको हकमा सुरक्षणमा राखिएको सम्पतिको लिलामी बिक्री पछि मात्र अपलेखन गरिन्छ । तर यदि सुरक्षणमा राखिएको सम्पतिको मूल्य निर्धारण भएमा र थप असुली नहुने देखिएमा अधि नै अपलेखन गर्न सकिन्छ । आ.व. २०७८/७९ मा बैंकले रु १,२००,००५ को कर्जा अपलेखन गरेको छ । अपलेखन गरिएका ऋणीहरूको विवरण देहाय बमोजिम रहेको छ :

ऋणीको नाम	रकम (रु)	धितो	धितो मूल्याङ्कनको आधार	कर्जा असुलीको प्रक्रिया	कर्जा अपलेखनको कारण	ऋणीको बाबुको नाम	ऋणीको बाजेको नाम
बाबुराम घिसिङ्ग	१,०७५,०८१	Ford Figo 1.2 EXI (2012)	गो एटोमोबाइल्स प्रा. लि. को रु १,८९९,००० को रसिद	३५ दिनको सूचना दिई कालोसूचीमा राखिएको	ऋणी सम्पर्क विहिन भएकोले	कर्ण बहादुर घिसिङ्ग	अम्बर बहादुर घिसिङ्ग
एनआरबि सप्लायर्स प्रा.लि.	१२४,९२४	Isuzu V Cross (2017)	मेगा मोटर्स प्रा. लि. को रु ६,०५०,००० को रसिद	३५ दिनको सूचना दिई कालोसूचीमा राखिएको	ऋणी सम्पर्क विहिन भएकोले		
जम्मा	१,२००,००५						

धितो व्यवस्थापन

बैंकले वित्तीय सम्पतिको जोखिम न्यूनीकरण गर्न सके सम्म धितोको प्रयोग गर्दछ । नगद, धितोपत्र, प्रतितपत्र/ जमानत, अचल सम्पत्ति, प्राप्ती, स्टक र अन्य गैर वित्तीय सम्पत्ति जस्ता विभिन्न धितोका प्रकारहरू हुन्छन् । साधारणतया धितोको उचित मूल्यको आंकलन कम्तिमा कर्जा प्रदान गर्दाको बखत नेपाल राष्ट्र बैंकको मार्गनिर्देशिकाको आधारमा गरिन्छ । अचल सम्पत्ति जस्ता गैर वित्तीय धितोको मूल्यांकन गर्दा स्वतन्त्र मूल्यांकनकर्ता र लेखापरीक्षण भएको वित्तीय विवरण जस्ता तेस्रो पक्षको विवरणको आधारमा गरिन्छ ।

CRM अन्तर्गत प्राप्त कर्जा जोखिम न्यूनीकरण

आषाढ मसान्त २०७९ मा प्रयोग भएका विभिन्न योग्य कर्जा जोखिम न्यूनीकरणका प्रकार र ती CRMs अनुसार लिइएको फाइदा तल दिइएको छ :

विवरण	योग्य CRM (रु. हजारमा)
बैंकमा निक्षेप	४,६०५,०२२

ख) अन्य विस्तृत आम्दानीमार्फत उचित मूल्यमा मापन गरिएको वित्तीय सम्पतिको नोक्सानी

अन्य विस्तृत आम्दानीमार्फत उचित मूल्यमा मापन गरिएको वित्तीय सम्पतिको लागि बैंकले हरेक रिपोर्टिङ्ग मितिमा हानि नोक्सानी भए वा नभएको **objective evidence** आंकलन गर्दछ ।

बैंकले जसरी परिषोधित मूल्यमा मापन गरिएको वित्तीय सम्पतिको हानि नोक्सानी आंकलन गर्दछ, त्यसरी नै **debt** उपकरणहरूको हकमा व्यक्तिगत रूपमा हानि नोक्सानी आंकलन गर्दछ । यद्यपि नोक्सानीको कूल रकम भने परिषोधित मूल्य र वर्तमान उचित मूल्यको फरक रकममा नाफा वा नोक्सान हिसाबमा पहिले समावेश गरिसकेको नोक्सानी व्यवस्था घटाएर निकालिन्छ । भविष्यमा हुने ब्याज आम्दानी हानि नोक्सानी घटाइसकेपछिको वित्तीय सम्पतिको मूल्यमा आधारित हुन्छ र ब्याज आर्जनको लागि त्यही दरको प्रयोग गरिन्छ जुन दरले हानि नोक्सानी रकम आंकलन गरिएको हुन्छ । यदि भविष्यमा **debt** उपकरणहरूको उचित मूल्य बढेमा र त्यस्तो वृद्धिको कारण हानि नोक्सानी व्यवस्था गरिसकेपछि **credit event** भएको ठहर भएमा हानि नोक्सानी व्यवस्थालाई नाफा वा नोक्सान हिसाबमार्फत रिभर्स गरिन्छ ।

अन्य विस्तृत आम्दानीमार्फत उचित मूल्यमा वर्गीकरण गरिएको इक्विटी उपकरणहरूको हकमा हानिको आधारभूत प्रमाणको रूपमा परल मूल्यभन्दा उचित मूल्य धेरैले वा दिर्घकालीन रूपले घटेको स्थितिलाई समेत लिइन्छ । यदि हानि भएको प्रमाण भेटेमा परल मूल्य र वर्तमान उचित मूल्यको फरक रकममा नाफा वा नोक्सान हिसाबमा पहिले समावेश गरिसकेको नोक्सानी व्यवस्था घटाएर आएको कुल नोक्सानलाई इक्विटीबाट हटाइ नाफा वा नोक्सान हिसाबमा देखाइन्छ । तर यदि भविष्यमा अन्य विस्तृत आम्दानीमार्फत उचित मूल्यमा वर्गीकरण गरिएको **impaired** इक्विटी उपकरणहरूको उचित मूल्य बढेमा बढेको रकमलाई अन्य विस्तृत आम्दानीको विवरणमा समावेश गरिन्छ । अन्य विस्तृत आम्दानीमार्फत उचित मूल्यमा वर्गीकरण गरिएको इक्विटी उपकरणहरू **uncollectible** हुने निश्चित भएमा बैंकले ती सम्पतिहरू अपलेखन गर्दछ ।

५.१.३ (क) तरलता जोखिम

तरलता जोखिम भन्नाले अस्वीकार्य मूल्य अथवा नोक्सानी नव्योहोरी भनेको समयमा आफ्नो दायित्व पूरा गर्न नसक्नाले वा सम्पत्ति वृद्धी गर्न नसक्नाको कारणले बैंकलाई हुन सक्ने नोक्सानीको सम्भावनालाई जनाउदछ । तरलता भनेको आफ्नो सम्पतिलाई समय रहदै दायित्व पूरा गर्न सक्ने हिसाबले नगद तथा नगद समानमा उपयुक्त मूल्यमा परिवर्तन गर्न सक्ने क्षमता हो । तरलता जोखिमलाई बैंकको एक मुख्य जोखिमको रूपमा लिइन्छ । बैंकको तरल सम्पतिले दायित्वको रकम पूर्ति गर्न नसकेको खण्डमा तरलता जोखिम उत्पन्न हुन्छ र त्यस्तो परिस्थितिमा बैंकले बजारबाट आवश्यक तरलताको पूर्ति गर्दछ ।

तरलता जोखिमलाई :

- **Maturity ladder analysis** को प्रयोग गरी मापन गरिन्छ ।
- बैंकको तरलता जोखिम व्यवस्था संरचना अनुसार निगरानी गरिन्छ र सम्पत्ति तथा दायित्व व्यवस्थापन समितिद्वारा पुनर्निरीक्षण गरिन्छ ।
- बजारमा नियमित रूपले चलि आएको बजार अभ्यास अनुसार नभएको खण्डमा कुनै सम्बन्धित पक्ष वा नेपाल राष्ट्र बैंकको भर नपरि एकल रूपमा व्यवस्थापन गरिन्छ ।

५.१.३ (ख) तरलता जोखिम व्यवस्थापन

बैंकको संचालक समितिले बैंकसंग आवश्यक तरलता जोखिम व्यवस्थापन संरचना भएको र बैंक अनियमित तरलता परिस्थितिहरूको सामना गर्न सक्षम रहेका सुनिश्चितता गर्दछ । त्यसै गरी बैंकले तरलता नीति र Contingency कोष योजना तयार पारेको छ जसलाई वरिष्ठ व्यवस्थापनको सिफारिसमा संचालक समितिले स्वीकृत गरेको छ । बैंकले तरलता अवस्था निर्धारण गर्न flow measures को प्रयोग गर्नुका साथै maturity ladder analysis को पनि प्रयोग गर्दछ जसले एक समय अवधि भित्र बैंकको inflow र outflow तय गरी net deficit वा Surplus (GAP) को अनुमान गर्दछ । Maturity ladder को उपयोग गरी नगद अन्त प्रवाह (inflow) र नगद व्याय प्रवाह (outflow) को दैनिक रूपमा अथवा तोकिएको समयमा नेपाल राष्ट्र बैंकद्वारा जारी एकीकृत निर्देशिकाको (निर्देशिका-५) अन्तर्गत NRB Ni. Fa. No 5.1 अनुसार तुलना गरिन्छ ।

बैंकको तरलता मूल्याङ्कन, मापन र व्यवस्थापन ट्रेजरी विभागले गर्दछ र विभागले नेपाल राष्ट्र बैंकले तोकेको CRR, SLR र Credit to Deposit Ratio / Liquidity Ratio जस्ता अनुपातहरू बैंकले पालना गरेको सुनिश्चित गर्दछ । यसका साथै तरलता जोखिम व्यवस्थापनको निम्ति विभागले निर्धारित सीमाभन्दा माथि रहि लगानी कायम गर्दछ ।

५.१.४ (क) बजार जोखिम

बजार जोखिम भन्नाले बजार मूल्यमा हुने प्रतिकूल गतिविधिले गर्दा बैंकको वासलात भित्र र वाहिरको स्थितिमा नोक्सान हुन सक्ने जोखिम हो । बजार जोखिमका मुख्य तत्वहरू देहाय बमोजिम हुन्छन् :

- ब्याजदर सम्बन्धि उपकरणहरू सम्बन्धी जोखिम
- विदेशी विनिमय (सुनको मूल्य समेत) मा परिवर्तन सम्बन्धी जोखिम
- इक्विटी तथा कमोडिटीमा लगानी सम्बन्धी जोखिम
- बजार कारोबारमा एकाग्रता तथा सहसम्बन्ध तत्वहरूको जोखिम

५.१.४ (ख) बजार जोखिम व्यवस्थापन

बैंकको संचालक समितिले बजार जोखिम नीति तथा ढाँचालाई स्वीकृत गर्दछ । बजार तथा तरलता जोखिम निरीक्षण र व्यवस्थापनको निमित्त बैंकले सम्पत्ति तथा दायित्व व्यवस्थापन समिति (ALCO) गठन गरेको छ जसले नियमित रूपमा बैठक बसि बैंकको सम्पत्ति तथा दायित्वको स्थिति, प्रोफाइल, विदेशी मुद्राहरूमा विनिमय दरका परिवर्तनले उत्पन्न हुने जोखिमहरूको निगरानी, GAP analysis को समिक्षा तथा इक्विटी लगानी सम्बन्धि रणनीतिहरू बनाउने गर्दछ । सबै विदेशी विनिमय अवस्थाहरूको व्यवस्थापन Treasury Front Office ले गर्दछ । Front Office ले गरेका सम्झौताहरूको कार्यावन्धन र बैंकको तरलता स्थितीको निरीक्षण Treasury Back Office ले गर्दछ भने Treasury middle office ले ट्रेजरी व्यवस्थापन सम्बन्धि जोखिमहरूको निगरानी, मापन तथा मूल्याङ्कन गर्दछ । उचित जाँच र नियन्त्रणको लागि ट्रेजरी विभागको Front Office र Back Office को छुट्टाछुट्टै रिपोर्टिङ लाइन निर्धारण गरिएको छ । Treasury middle office ले ट्रेजरी सम्बन्धि गतिविधिहरूबाट स्वतन्त्र रहि ALCO तथा एकीकृत जोखिम व्यवस्थापन विभागलाई रिपोर्ट गर्दछ ।

५.१.४ (ग) बजार जोखिम आंकलन पद्धति

नेपालको बजार जोखिमको थुप्रै अंगहरू मध्य विदेशी विनिमय दर परिवर्तन जोखिम प्रमुख हो । त्यसैले विदेशी विनिमय दर परिवर्तन जोखिम मापनको लागि बैंकले net open position approach को प्रयोग गर्नुका साथै नेपाल राष्ट्र बैंकले जारी गरेको पूँजी पर्याप्तता संरचना अनुसारको पूँजी कायम गर्दछ ।

५.१.५ (क) संचालन जोखिम

संचालन जोखिम भन्नाले अपर्याप्त वा विफल आन्तरिक प्रक्रियाहरू, व्यक्तिहरू र प्रणाली अथवा बाह्य घटनाहरूले निम्त्याउन सक्ने नोक्सानी वा बैंकको प्रतिष्ठामा हुन सक्ने हानिलाई जनाउँदछ । संचालन जोखिम बैंकको सबै गतिविधिहरूमा अन्तर्निहित हुन्छ ।

५.१.५ (ख) संचालन जोखिम व्यवस्थापन

संचालन जोखिमको निरीक्षणको निमित्त बैंकले विभिन्न बैकिङ्ग कार्यहरूको लागि Standard Operating Procedures तयार पारेको छ जुन व्यावसायिक सन्दर्भलाई मध्यनजर राखि समय समयमा समीक्षा र परिमार्जन गरिन्छ ।

बैंकले सबै संचालन सम्बन्धित क्रियाकलापहरूमा दोहोरो नियन्त्रण प्रणाली अपनाएको छ जसमा हरेक वित्तीय र गैर वित्तीय कारोबारलाई कारोबारकर्ता भन्दा माथिल्लो तहको व्यक्तिले स्वीकृत गर्दछ । जोखिम निरीक्षण प्रणालीको पर्याप्तता मूल्याङ्कन गर्नका लागि नियमित बैठक बसी समीक्षा गर्दछ र उक्त प्रणालीमा आवश्यकता अनुसार परिवर्तन गर्दछ । वित्त विभागको निगरानीमा रहि सबै Nostro र Agency खाता, अन्तर-शाखा र अन्तर विभाग हिसाबको दैनिक रूपमा हिसाब मिलान गर्नका लागि स्वतन्त्र हिसाब मिलान इकाई गठन गरेको छ । यसका साथै बैंकले स्वतन्त्र आन्तरिक लेखापरीक्षण विभाग स्थापना गरेको छ जसले बैंकको लेखापरीक्षण समितिलाई रिपोर्ट गर्दछ । त्यसै गरी व्यावसायिक प्रक्रिया र वित्तीय अवस्था समीक्षा गर्न लेखापरीक्षण समितिको समय समयमा बैठक बस्दछ । बैंकको जोखिम व्यवस्थापन ढाँचा बमोजिम शाखाहरूको संचालन जोखिम व्यवस्थापन र निरीक्षण अझ सबल रूपले गर्न बैंकले छुट्टै संचालन जोखिम व्यवस्थापन विभाग र अनुपालन विभाग स्थापना गरेको छ ।

५.१.५ (ग) संचालन जोखिम आंकलन पद्धति

नेपाल राष्ट्र बैंकले जारी गरेको पूँजी पर्याप्तता संरचना Capital Adequacy Framework अन्तर्गत भएको Basic Indicator approach प्रयोग गरी बैंकले संचालन जोखिमको आंकलन गर्दछ । संचालन जोखिम आंकलन गर्न बैंकले विगतमा घटेका प्रणाली विफलता, प्रणाली विफलताका कारण भएको घाटा तथा अन्य बाहिरी कारकहरूको मध्यनजर राख्दछ । बैंकले चरणवद्ध रूपमा जोखिम व्यवस्थापन प्रक्रिया प्रयोग गरी संचालन जोखिमको निगरानी, मापन, मूल्याङ्कन तथा भविष्यमा हुन सक्ने जोखिमलाई न्यूनिकरण गर्दछ ।

५.१.६ वित्तीय सम्पत्ति तथा दायित्वको उचित मूल्य

वित्तीय सम्पत्ति तथा दायित्वको उचित मूल्यको मापन गर्न सो मूल्य भल्काउने उपयुक्त बजारको छनौटको लागि निम्न बमोजिमको प्राथमिकताको क्रम अपनाइएको हुन्छ:

श्रेणी १

यस श्रेणीमा बजार मूल्यको निर्धारण सो सम्पत्ति/दायित्व वा उस्तै सम्पत्ति/दायित्वको स्वतन्त्र र सक्रिय रूपमा खरिद बिक्री हुने बजारमा चलन चल्तीमा रहेको मूल्यलाई कुनै समायोजन विना नै गरिन्छ । व्यापारिक लगानी र अन्य विस्तृत आम्दानी मार्फत उचित मूल्यमा मूल्याङ्कन गरिएका वित्तीय सम्पत्तिहरूलाई श्रेणी १ मा वर्गीकरण गरिएको छ ।

श्रेणी २

यस श्रेणीमा बजार मूल्यको निर्धारण सो निर्धारण गर्न प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा उपलब्ध हुने उपयुक्त तथ्याङ्कका आधारमा गर्ने गरिएको हुन्छ ।

श्रेणी ३

बजार मूल्य श्रेणी २ अनुसार पनि निर्धारण गर्न नसकिएमा सो को निर्धारण मूल्याङ्कनका विभिन्न पद्धति अपनाएर गरिन्छ र सो मध्य बढी उचित र उपयुक्त मूल्याङ्कन पद्धतिबाट आएको मूल्यलाई बजार मूल्यको रूपमा लिने गरिन्छ ।

५.२ पूँजी व्यवस्थापन

क) गुणात्मक प्रकटिकरण

व्यवसायको विकास र नियमनकारी पूँजी आवश्यकता पुर्तीलाई समर्थन गर्ने सुदृढ पूँजीको आधार कायम गर्ने बैंकको चाहना अनुरूप पूँजी व्यवस्थापन पद्धतिको विकास गरिएको छ ।

बैंकसँग हरेक समयमा पर्याप्त पूँजी उपलब्ध होस् भन्ने सुनिश्चित गर्न पूँजी योजना र व्यवस्थापन अत्यन्त आवश्यक छ । बैंकले प्रतिकूल आर्थिक वातावरणलाई ध्यानमा राखी धेरै प्रकारको परिस्थितिहरू र त्यसले निम्त्याउन सक्ने असरहरूलाई समावेश गरेर पूँजी व्यवस्थापन योजना तयार पारेको छ ।

प्रभावकारी पूँजी व्यवस्थापन योजनाको महत्वपूर्ण तत्वहरूः

- नेपाल राष्ट्र बैंक बमोजिम न्यूनतम पूँजी आवश्यकता
- व्यवसाय वृद्धिको सम्भावना तथा जोखिम
- लाभांश नीति
- पूँजी संकलनका सम्भावित उपकरणहरू (इक्विटी, ऋणपत्र, आदि)
- विभिन्न तनाव परिस्थितिहरू
- सम्पतिको बित्नी
- उच्च व्यवस्थापनले आवश्यक ठानेका अन्य तत्वहरू

बैंकले जारी गरेका पूँजी उपकरणहरूको मुख्य विशेषता तथा शर्तहरू

बैंकले ऋणपत्र जारी गरेर रु. ७,६६२,५५९,०००/- ले पूँजी बढाएको छ । बैंकले जारी गरेका ऋणपत्रहरूको मुख्य विशेषता तथा शर्तहरू निम्न बमोजिम छन् :

ऋणपत्रको नाम	रकम (रु.)	ब्याज दर (%)	जारी मिति	भुक्तानी मिति
एस.बि.एल ऋणपत्र २०८२ (रु. १००० को दरले)	२,१६२,५५९,०००/-	१०.५०	२०७५/०९/२९	२०८२/०९/२८
एस.बि.एल ऋणपत्र २०८३ (रु. १००० को दरले)	२,५००,०००,०००/-	१०.२५	२०७६/०५/२६	२०८३/०५/२५
एस.बि.एल ऋणपत्र २०८४ (रु. १००० को दरले)	३,०००,०००,०००/-	८.५०	२०७७/०६/२७	२०८४/०६/२६
जम्मा	७,६६२,५५९,०००/-			

अन्य शर्तहरूः

१. ऋणपत्रको म्याद सकेको समयमा ऋणपत्रको अंकित मूल्यमा रकम फिर्ता गरिनेछ ।
२. अर्ध वार्षिक रूपमा ब्याज भुक्तानी गरिनेछ ।

(ख) परिमाणात्मक विवरण

१. पूँजी संरचना तथा पूँजी पर्याप्तता

- प्राथमिक पूँजी र यसका पुरकहरू

क्र.स.	विवरण	रकम (रु. हजारमा)
प्राथमिक पूँजी (CET 1+ AT 1)		१९,५५७,९२९
Common Equity Tier 1 (CET 1)		१९,५५७,९२९
१	शेयर चुक्ता पूँजी	१२,५२४,४२७
२	इक्विटी शेयर प्रिमियम	-
३	प्रस्तावित बोनस इक्विटी शेयर	-
४	वैधानिक साधारण जगेडा कोष	३,७७५,८४९
५	संचित मुनाफा	१,३५९,८६८
६	चालु आ.व. को नाफा/(नोक्सान)	-
७	पूँजी समायोजन कोष	५९९,४२८
८	पूँजी फिर्ता जगेडा कोष	१,५८९,२८०
९	घटाउने : अमूर्त सम्पत्ति	७९,४९९
१०	घटाउने : वित्तीय स्वार्थ रहेका संस्थाहरूको इक्विटीमा लगानी	१३९,४३२
११	घटाउने : अन्य कटौतीहरू	-
अतिरिक्त Tier-1 (AT1)		-

• पुरक पूँजी

क्र.स.	विवरण	रकम (रु. हजारमा)
१	क्युम्युलेटिभ वा फिर्ता हुने अग्राधिकार शेयर	-
२	सुरक्षण नराखिएको सहायक आवधिक ऋण	६,२९७,५३५
३	हाइब्रिड पूँजी उपकरणहरू	-
४	असल कर्जा नोकसानी व्यवस्था	२,२१७,३७०
५	लगानी समायोजन कोष	-
६	सम्पत्ति पुनर्मूल्याङ्कन कोष	-
७	सटही समिकरण कोष	४५,६९८
८	अन्य जगेडाहरू	-
जम्मा पुरक पूँजी		८,५६०,६०३

क. बैंकले रु. २.१६ अर्बको एस.बि.एल ऋणपत्र २०८२ जारी गरेको छ जसको अंकित मूल्य रु. १,००० रहेको छ । एस.बि.एल ऋणपत्र २०८२ को मुख्य विशेषताहरू निम्न लिखित छन् :

- समय अवधि - ७ वर्ष
- ब्याज दर - १०.५० प्रतिशत प्रति वर्ष
- ब्याज भुक्तानी - अर्ध वार्षिक रूपले
- Liquidation भएमा दावी - Depositor पछि
- ऋणपत्र चुक्ता गर्न ऋणपत्र भुक्तानी कोषको व्यवस्था गरिने
- ऋणपत्रलाई अन्य बैंक तथा वित्तीय संस्थामा धरौटी राख्न सकिने
- नेपाल स्टक एक्सचेन्जमा सूचीकृत

ख. बैंकले रु. २.५० अर्बको एस.बि.एल ऋणपत्र २०८३ जारी गरेको छ जसको अंकित मूल्य रु. १,००० रहेको छ । एस.बि.एल ऋणपत्र २०८३ को मुख्य विशेषताहरू निम्न लिखित छन् :

- समय अवधि - ७ वर्ष
- ब्याज दर - १०.२५ प्रतिशत प्रति वर्ष
- ब्याज भुक्तानी - अर्ध वार्षिक रूपले
- Liquidation भएमा दावी - Depositor पछि
- ऋणपत्र चुक्ता गर्न ऋणपत्र भुक्तानी कोषको व्यवस्था गरिने
- ऋणपत्रलाई अन्य बैंक तथा वित्तीय संस्थामा धरौटी राख्न सकिने
- नेपाल स्टक एक्सचेन्जमा सूचीकृत

ग. बैंकले रु. ३ अर्बको एस.बि.एल ऋणपत्र २०८४ जारी गरेको छ जसको अंकित मूल्य रु. १,००० रहेको छ । एस.बि.एल ऋणपत्र २०८४ को मुख्य विशेषताहरू निम्न लिखित छन् :

- समय अवधि - ७ वर्ष
- ब्याज दर - ८.५० प्रतिशत प्रति वर्ष
- ब्याज भुक्तानी - अर्ध वार्षिक रूपले
- Liquidation भएमा दावी - Depositor पछि
- ऋणपत्र चुक्ता गर्न ऋणपत्र भुक्तानी कोषको व्यवस्था गरिने
- ऋणपत्रलाई अन्य बैंक तथा वित्तीय संस्थामा धरौटी राख्न सकिने
- नेपाल स्टक एक्सचेन्जमा सूचीकृत

● **पूँजीबाट कटौती**

बैंकले सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको साधारण शेयरमा रु. ८०,४३०,०००/- र सिद्धार्थ क्यापिटल लिमिटेडको साधारण शेयरमा रु. ५१,०००,०००/- लगानी गरेको छ जुन पूँजी पर्याप्तता निर्धारण गर्दा प्राथमिक पूँजीबाट घटाइएको छ ।

● **कूल योग्य (Qualifying) पूँजी**

विवरण	रकम (रु. हजारमा)
Common Equity Tier-1 (CET-1)	१९,५५७,९२१
अतिरिक्त Tier-1 (AT1)	-
पूरक पूँजी (Tier 2)	८,५६०,६०३
जम्मा पूँजी कोष	२८,११८,५२४

● **पूँजीकोषको अनुपात**

विवरण	प्रतिशत
Common Equity Tier-1 अनुपात	९.०४%
प्राथमिक पूँजी अनुपात - Tier 1	९.०४%
कुल पूँजीकोष अनुपात (Tier 1 & Tier 2)	१३.००%

● **पूँजी पर्याप्तता निर्धारण गर्ने बैंकको आन्तरिक तरिका**

प्रतिकूल आर्थिक वातावरणको सामना गर्न बैंकले विभिन्न परिस्थितिहरूसामेल गरेर र अर्थतन्त्र, बजार, प्रतिस्पर्धा, राजनीतिक अवस्था तथा अन्य बाहिरी तत्वहरूमा आउने परिवर्तनप्रति सजक भइ आफ्नो पूँजी पर्याप्तताको आंकलन गर्दछ ।

पूँजीपर्याप्तता निर्धारण गर्दा निम्न तत्वहरू ध्यानमा राखिन्छ :

- नेपाल राष्ट्र बैंक बमोजिम न्यूनतम पूँजी आवश्यकता
- व्यापार वृद्धि सम्भावना तथा जोखिम
- लाभांश नीति
- पूँजी संकलनका सम्भावित उपकरणहरू (इक्विटी, ऋणपत्रहरू जस्ता)
- विभिन्न तनाव परिदृश्यहरू
- सम्पतिको बिक्री
- उच्च व्यवस्थापनले आवश्यक ठानेका अन्य तत्वहरू

२. **जोखिम भारत सम्पत्ति**

● **कर्जा जोखिम, बजार जोखिम र संचालन जोखिमको लागि जोखिम भारत सम्पत्ति**

विवरण	रकम (रु. हजारमा)
कर्जा जोखिमको लागि जोखिम भारत सम्पत्ति	१९८,६७६,९४६
संचालन जोखिमको लागि जोखिम भारत सम्पत्ति	८,७७७,९३८
बजार जोखिमको लागि जोखिम भारत सम्पत्ति	१४६,२६६
पिल्लर-II अन्तर्गतको समायोजन	
जोड : ६.४(क)(७) अनुसार संचालन जोखिमको व्यवस्थापन सन्तोषजनक नरहेको कारण खुद ब्याज आम्दानीको ४% बजार जोखिममा समायोजन	२,५०७,०८७
जोड : ६.४(क)(९) अनुसार समग्र जोखिम व्यवस्थापन सन्तोषजनक नभएकोले कुल जोखिम भारत सम्पत्तिमा ३% समायोजन	६,२३३,९७१
कुल जोखिम भारत सम्पत्ति (पिल्लर-II अन्तर्गतको समायोजन पछि)	२१६,३३६,२७०

● कर्जा जोखिम वर्गीकरणको आधारमा जोखिम भारित सम्पत्ति

क्र.स.	वर्गीकरण	जोखिम भारित सम्पत्ति (रकम रु. हजारमा)
१	अन्य वित्तीय संस्था उपरको दाबी	-
२	आवश्यक पूँजी पर्याप्तता पूरा भएको स्वदेशी बैंक उपरको दाबी	१,५६८,२१५
३	आवश्यक पूँजी पर्याप्तता पूरा नभएको स्वदेशी बैंक उपरको दाबी	-
४	विदेशी बैंक उपरको दाबी (ECA 0 - 1)	४९२,२५९
५	विदेशी बैंक उपरको दाबी (ECA 2)	१२१,२३३
६	विदेशी बैंक उपरको दाबी (ECA Rating 3 - 6)	९,९५५
७	SAARC क्षेत्रभित्र स्थापना भएका विदेशी बैंक जसको पूँजीकोष तोकिएको पूँजीकोष भन्दा १% बढी छ, त्यस बैंक उपरको दाबी	६२,०८२
८	स्वदेशी संघ संस्थाहरू उपरको दाबी	१०१,१९६,१६५
९	विदेशी संघ संस्थाहरू उपरको दाबी (ECA 0-1)	-
१०	विदेशी संघ संस्थाहरू उपरको दाबी (ECA 7)	-
११	Regulatory Retail Portfolio (भाका ननाघेको) मा दाबी	३०,००७,६८६
१२	आवासिय घरजग्गाबाट सुरक्षित दाबी	५,२८५,८०८
१३	आवासिय घरजग्गाबाट सुरक्षित दाबी (भाका नाघेको)	१६५,७६२
१४	व्यापारिक घरजग्गाबाट सुरक्षित दाबी	८९८,८०२
१५	भुक्तानी अवधि समाप्त भईसकेको दाबी (आवासिय घरजग्गाबाट सुरक्षित बाहेक)	४,५३९,४२१
१६	उच्च जोखिमयुक्त दाबी	२८,४४३,५१४
१७	ऋणपत्रहरू द्वारा सुरक्षित ऋण	-
१८	ट्रेडिङ्ग फर्महरूलाई प्रवाह गरिएको ट्रष्ट रिसिप्ट कर्जाहरू उपरको दाबी	२,७१७,६२५
१९	स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीको शेयर र अन्य पूँजीगत उपकरणमा भएको लगानी	२,१५१,४६३
२०	स्टक एक्सचेन्जमा सूचीकृत नभएको कम्पनीको शेयर र अन्य पूँजीगत उपकरणमा भएको लगानी	३६९,२६८
२१	आवासिय घरजग्गाबाट सुरक्षित कर्मचारी कर्जा	१,७७५,०१८
२२	मार्गस्थ नगद तथा कलेक्सनमा रहेको नगदजन्य सम्पत्ति	-
२३	अन्य सम्पत्ति	४,७०१,१४९
२४	वासलात बाहिरको कारोबार	१४,१७१,५२०
जम्मा		१९८,६७६,९४६

● कुल जोखिम भारित सम्पत्ति

विवरण	रकम (रु. हजारमा)
कुल जोखिम भारित सम्पत्ति	२१६,३३६,२७०
Tier 1 पूँजी (प्राथमिक पूँजी) (CET1+AT1)	१९,५५७,९२१
कुल पूँजी कोष	२८,११८,५२४
कुल प्राथमिक पूँजी/कुल जोखिम भारित सम्पत्ति %	९.०४%
कुल पूँजी कोष/कुल जोखिम भारित सम्पत्ति %	१३.००%

निष्कृत्य सम्पत्तिको विवरण

● निष्कृत्य सम्पत्तिको रकम (कुल र खुद)

निष्कृत्य सम्पत्ति	रकम	कर्जा नोक्सानी व्यवस्था	रकम (रु. हजारमा)
			खुद निष्कृत्य कर्जा
पुनरतालिकीकरण/पुनरसंरचना गरिएको	६,२३७	७८०	५,४५७
कमसल	७९४,५६२	१९६,३४९	५९८,२१३
शंकास्पद	३८९,६५२	१९०,०८२	१९९,५७०
खराब	८०६,२६१	७२४,७५२	८१,५०९
जम्मा	१,९९६,७१२	१,१११,९६३	८८४,७४९

- निष्कृत्य सम्पत्ति (%): १.०७ %

(ग) बाह्य व्यवस्थाहरूको पालना

बैंकले नेपाल राष्ट्र बैंक बमोजिम न्यूनतम पूँजीकोष कायम गर्नु पर्ने हुन्छ । त्यस अनुरूप बैंकले १३% पूँजीकोष कायम गर्दै नेपाल राष्ट्र बैंक बमोजिमको न्यूनतम पूँजीकोषको अनुपात आ. व. २०७८/७९ मा कायम गरेको छ ।

५.३ स्रातको रूपमा जारी गरिएका ऋणपत्रहरू

पूँजी व्यवस्थापनको उद्देश्यले जारी गरिएको रु ७,६६२,५५९,०००/- को ऋणपत्रहरू बाहेक बैंकले आ.व. २०७८/७९ मा रु ४ अर्बको CD ratio हिसबमा स्रातको रूपमा प्रयोग हुने ऋणपत्र जारी गरेको छ । सो ऋणपत्र जारी गर्दा कुल रु. ६७.९ लाख खर्च लागेको छ जुन जारी गरिएको ऋणपत्र रकमको ०.१७ प्रतिशत रहेको छ ।

बैंकले जारी गरेको ४ अर्बको ऋणपत्रको मुख्य विशेषता तथा शर्तहरू

ऋणपत्रको नाम	रकम (रु.)	ब्याज दर (%)	जारी मिति	भुक्तानी मिति
एस.बि.एल ऋणपत्र २०८९ (रु. १,००० को दरले)	४,०००,०००,०००/-	१०.७५	२०७९/०३/३२	२०८९/०३/३०

अन्य शर्तहरू:

- समय अवधि - १० वर्ष
- ब्याज दर - १०.७५ प्रतिशत प्रति वर्ष
- ब्याज भुक्तानी - अर्ध वार्षिक रूपले
- CD ratio हिसबमा स्रातको रूपमा प्रयोग हुने ऋणपत्र भएको कारण ऋणपत्र चुक्ता गर्न ऋणपत्र भुक्तानी कोषको व्यवस्था नगरिने
- ऋणपत्रलाई अन्य बैंक तथा वित्तीय संस्थामा धरोटी राख्न सकिने
- नेपाल स्टक एक्सचेन्जमा सूचीकृत

५.४ वित्तीय सम्पत्ति तथा दायित्वको विभाजन

वित्तीय सम्पत्ति

NFRS 9 अनुसार वित्तीय सम्पत्तिलाई निम्न श्रेणीमध्य कुनै एकमा वर्गीकृत गर्नु पर्ने :

- नाफा नोक्सान हिसाब मार्फत उचित मूल्यमा मूल्याङ्कन गरिएका वित्तीय सम्पत्ति
- परिषोधित मूल्यमा मूल्याङ्कन गरिएका वित्तीय सम्पत्ति
- अन्य विस्तृत आम्दानी मार्फत उचित मूल्यमा मूल्याङ्कन गरिएका वित्तीय सम्पत्ति

वित्तीय दायित्व

NFRS 9 अनुसार वित्तीय दायित्वलाई निम्न श्रेणी मध्य कुनै एकमा वर्गीकृत गर्नु पर्ने :

- नाफा नोक्सान हिसाब मार्फत उचित मूल्यमा मूल्याङ्कन गरिएका वित्तीय दायित्व
- परिषोधित मूल्यमा मूल्याङ्कन गरिएका वित्तीय दायित्व

नाफा नोक्सान हिसाब मार्फत उचित मूल्यमा मूल्याङ्कन गरिएका वित्तीय दायित्वलाई दुई उपश्रेणीमा विभाग गरिन्छ :

- initial recognition को समयमा नाफा नोक्सान हिसाब मार्फत उचित मूल्यमा मूल्याङ्कन गरिने भनी designate गरिएको
- व्यापारीक उद्देश्यले धारण गरिएको

५.५ संचालन सेग्मेन्ट्सको जानकारी

१. सामान्य जानकारी

(क) बैंकको रिपोर्टेबल सेग्मेन्ट्सको पहिचान गर्नका लागि प्रयोग हुने कारकहरू/तत्वहरू

बैंकले कार्यकारी समिति (Executive committee) लाई व्यवसाय संचालन सम्बन्धि निर्णय लिन र स्रोत परिचालनमा मद्दत गर्ने आधारमा महत्वपूर्ण सेग्मेन्ट्सहरूको पहिचान गरेको छ । यस बमोजिम पहिचान गरिएका सेग्मेन्ट्सहरू

बैंकिङ्ग (कर्जा, निक्षेप र ट्रेड अपरेशन समेत), भुक्तानी समाधान (कार्ड्स), बिप्रेषण, ट्रेजरी र माइक्रोबैंकिङ हुन् । ट्रेजरी विभागले बैंकको कोष व्यवस्थापकको रूपमा कार्य गर्दछ ।

सामान र सेवाको प्रकार जसबाट रिपोर्टेवल सेग्मेन्ट्सले आम्दानी आर्जन गर्दछ

(क)	विप्रेषण
	विप्रेषण शुल्क तथा कमिसन
	IBT ब्याज आम्दानी
	विदेशी मुद्रा आम्दानी
	अन्य शुल्क र कमिसन
(ख)	भुक्तानी समाधान (कार्ड्स)
	Interchange Income
	क्रेडिट कार्ड
	डेबिट कार्ड
	प्रिपेड कार्ड
	ए.टि.एम. शुल्क
	मर्चेन्ट सेटलमेन्ट शुल्क तथा कमिसन
	अन्य शुल्क तथा कमिसन
	विदेशी मुद्राको विनीमय दर परिवर्तनको कारण नाफा
(ग)	माइक्रो बैंकिङ
	ब्याज आम्दानी
	शाखा रहित बैंकिङ्ग सेवाबाट आम्दानी
	अन्य शुल्क तथा कमिसन
(घ)	ट्रेजरी
	लगानीबाट भएको आम्दानी
	शेयर तथा बोनड र वित्तीय उपकरण खरिद तथा विक्रीबाट भएको आम्दानी
	Bullion Trading Income
	लाभांशबाट आम्दानी
	विदेशी मुद्राको कारोबारबाट नाफा
	IBT आम्दानी
	नोस्ट्रो बैंकबाट रिबेट
अन्य शुल्क तथा कमिसन आम्दानी	
(ङ)	बैंकिङ्ग
	ब्याज आम्दानी
	बिल खरिद तथा डिस्काउन्ट सेवाबाट आम्दानी
	प्रतितपत्र जारी गरेको वापत आम्दानी
	जमानतपत्र जारी गरेको वापत आम्दानी
	कागजात संकलन सेवाबाट आम्दानी
	विप्रेषणबाट आम्दानी
	स्विफट् शुल्कबाट आम्दानी
	विदेशी मुद्राबाट नाफा
	सम्पत्तिको बिक्रीमा लाभ
	गैर बैंकिङ्ग सम्पत्तिको बिक्रीमा लाभ
	IBT आम्दानी
	अन्य बैंकिङ्ग सेवाहरूबाट आम्दानी

२. नाफा र नोक्सान, सम्पत्ति, दायित्वको जानकारी

आ.व. २०७८/७९

रकम रु. मा

विवरण	भुक्तानी समाधान (कार्ड)	विप्रेषण	ट्रेजरी	माइक्रोबैंकिङ्ग	बैंकिङ्ग	कुल
१ बाह्य ग्राहकबाट आम्दानी	५१०,०४२,६२७	५८,७९४,८६३	२,९००,४३८,९९४	३५५,५४८,५६४	९९,३४२,४३८,३३२	२३,९६७,९८२,५००
२ अन्तर सेग्मेन्ट आम्दानी	-	१७७,८४७,०१५	११७,०९६,७२३	-	७,३१९,९५६,८२०	७,६०६,९००,५५८
३ खुद आम्दानी	५१०,०४२,६२७	२३६,५६९,८७८	३,०१७,५३४,८३७	३५५,५४८,५६४	२६,६५४,३९५,९५९	३०,७७४,०८३,०५७
४ ब्याज आम्दानी	४५,३६३,२२९	१७७,८४७,०१५	२,९३७,४०३,७७४	३४९,६९४,९६९	२५,५०८,००४,८४९	२८,२९८,२३३,८२९
५ ब्याज खर्च	(१९,३०३,३९७)	(१३९,३२०,०५९)	(१,३९८,५०७,४९६)	(१६,०८९,७७८)	(२०,०५६,९६५,५८५)	(२९,६२९,३८६,३९४)
६ कुल ब्याज आम्दानी	२६,०५९,८३२	४६,५२३,९५७	७३८,८९६,२७८	३३३,५२५,९८३	५,४५९,८३९,२६४	६,५९६,८४७,५९५
७ ह्यासकट्टि र परिषोधन	(१,९२२,०९३)	(५९९,९८७)	(१५८,०७५)	(१,९५९,३९७)	(४००,५२०,८९९)	(४०५,०७२,२८३)
८ सेग्मेन्ट नाफा/(नोक्सान)	१७३,८५७,९३४	५३,९९०,४९८	१,६०९,७९९,९९८	३२८,७२९,५९९	२,९००,८९९,६३३	४,२५८,४६८,०६९
९ सहायक कम्पनिको नाफा नोक्सानमा बैंकको भाग जसको लेखा इक्विटी तरिकाले गरिएको छ	-	-	-	-	-	-
१० अन्य material non-cash items	-	-	-	-	-	-
११ कर्जाको जोखिम व्यवस्था तथा अन्य नोक्सानी	(७,६९९,७६९)	-	-	८,८५७,३५६	(६०८,६३६,७९९)	(६०७,४७९,२९९)
१२ सेग्मेन्टको सम्पत्ति	५२३,९८४,९५७	२,२६०,२८२,५८८	२६,९९०,५९४,२६९	३७९,२२७,६०६	२३४,२६९,७३४,८९९	२६४,३२७,०२३,५९०
१३ सेग्मेन्टको दायित्व	(३४०,०४८,२६४)	(२,२०३,८७७,९९९)	(२५,२९७,९४८,७०९)	(३९,५२५,८८६)	(२३६,४४५,६२३,५४२)	(२६४,३२७,०२३,५९०)

आ.व. २०७७/७८

रकम रु. मा

विवरण	भुक्तानी समाधान (कार्ड)	विप्रेषण	ट्रेजरी	माइक्रोबैंकिङ्ग	बैंकिङ्ग	कुल
१ बाह्य ग्राहकबाट आम्दानी	३४८,८५६,४४३	६२,३३९,६५६	२,८९९,४६८,९३९	५०७,६८६,६०२	९४,२९६,५०५,४५९	९८,९०६,८४८,२८३
२ अन्तर सेग्मेन्ट आम्दानी	-	१०८,८७४,३८७	९८,०६७,०६६	-	६,९०७,७९५,२५४	६,३९४,७३६,७०७
३ खुद आम्दानी	३४८,८५६,४४३	१७१,२०६,०४३	२,९८९,५३५,९९७	५०७,६८६,६०२	२०,४०४,३००,७०५	२४,४२९,५८४,९९०
४ ब्याज आम्दानी	३४,७९०,६५९	१०८,८७४,३८०	१,३०८,२०४,९६०	४७८,३८९,७४९	९९,३९३,७६३,३९९	२९,२४३,९४६,८४०
५ ब्याज खर्च	(७,३४५,९७०)	(५०,८८३,२४५)	(७२९,९२८,३२८)	(५,७८७,५३४)	(१४,९३९,७९५,३२६)	(१५,७३३,७४०,४०३)
६ कुल ब्याज आम्दानी	२७,४४४,६९०	५७,९९१,१३५	५७८,२७६,६३३	४७२,६०२,२०७	४,३७३,९७३,३९३	५,५९०,२०६,४३७
७ ह्यासकट्टि र परिषोधन	(३,९२९,९६०)	(६६८,२९३)	(२५९,९६८)	(२,३५९,५२४)	(९९६,२३२,९६५)	(२०२,६४९,८३०)
८ सेग्मेन्ट नाफा/(नोक्सान)	१०८,९९६,९८६	७७,०३३,०९७	२,२४६,४८७,५५४	४४४,२२९,८७९	१,२९०,५०२,५७७	४,९६७,२४९,२८६
९ सहायक कम्पनिको नाफा नोक्सानमा बैंकको भाग जसको लेखा इक्विटी तरिकाले गरिएको छ	-	-	-	-	-	-
१० अन्य material non-cash items	-	-	-	-	-	-
११ कर्जाको जोखिम व्यवस्था तथा अन्य नोक्सानी	(९,६९७,९८९)	-	-	(३८,८३८,७०२)	(७४४,६९३,९७८)	(७९३,०६९,०६९)
१२ सेग्मेन्टको सम्पत्ति	३९९,४८०,०५९	१,६८४,६६९,८२२	१०,७२७,४८९,४९९	२,७७०,६७९,६९३	२९३,५७३,७२३,८३७	२२९,०६८,०३२,८९४
१३ सेग्मेन्टको दायित्व	(१९३,४८२,७३२)	(१,६०४,८७४,०५५)	(८,५२९,६७७,६००)	(२,३२३,४०२,९९९)	(२९६,४२४,५९६,३०७)	(२२९,०६८,०३२,८९४)

३. संचालन सेग्मेन्ट्सको नाफा/नोक्सान, सम्पत्ति र दायित्वको मापन

(क) लेखाङ्कनको आधार

सेग्मेन्ट्स बीच हुने सम्पूर्ण कारोबारहरू पूर्व निर्धारित स्थानान्तर मूल्यको प्रयोग गरी लेखांकन गरिन्छ ।

(ख) रिपोर्टेवल सेग्मेन्ट्सको नाफा वा नोक्सान र बैंकको नाफा नोक्सानको आय कर अधिको मापन विचको भिन्नताको प्रकृति

सेग्मेन्ट्सको नाफा वा नोक्सान र बैंकको नाफा नोक्सानको आय कर अधिको मापन विच कुनै पनि भिन्नता छैन ।

(ग) रिपोर्टेवल सेग्मेन्ट्सको सम्पत्ति र बैंकको सम्पत्तिको मापन विचको भिन्नताको प्रकृति

सेग्मेन्ट्सको सम्पत्ति र बैंकको सम्पत्तिको मापनमा कुनै पनि भिन्नता छैन ।

(घ) गत वर्षको रिपोर्टेड सेग्मेन्ट्सको नाफा वा नोक्सान मापनको तरिकाहरूको प्रकृतिमा कुनै परिवर्तन, यदि कुनै छ भने त्यसको असर

गत वर्षको रिपोर्टेड सेग्मेन्ट्सको नाफा वा नोक्सान मापनको तरिकाहरूको प्रकृतिमा कुनै परिवर्तन छैन ।

(ङ) रिपोर्टेवल सेग्मेन्ट्समा हुने कुनै असमान बाँडफाँडको प्रकृति र असर

रिपोर्टेवल सेग्मेन्ट्समा कुनै पनि असमान बाँडफाँड गरिएको छैन ।

४. हिसाब मिलान

(क) आम्दानी

	२०७८/७९	२०७७/७८
रिपोर्टेवल सेग्मेन्ट्सको कुल आम्दानी	३०,७७४,०८३,०५७	२४,४२९,५८४,९९०
अन्य आम्दानी	-	-
घटाउ : अन्तर सेग्मेन्ट आम्दानी	(७,६०६,९००,५५८)	(६,३९४,७३६,७०७)
बैंकको आम्दानी	२३,१६७,१८२,४९९	१८,१०६,८४८,२८३

नोट: अन्तर सेग्मेन्ट आम्दानीमा निम्न लिखित आम्दानीहरू समावेश गरिएको छ:

	२०७८/७९	२०७७/७८
ब्याज	७,५४०,६६९,८५४	६,२९४,७४९,४९८
भल्ट क्यास इन्सेन्टिभ	६६,२३०,७०४	१९,९९५,२८८
जम्मा	७,६०६,९००,५५८	६,३९४,७३६,७०७

(ख) नाफा तथा नोक्सान

	२०७८/७९	२०७७/७८
रिपोर्टेवल सेग्मेन्ट्सको कुल नाफा/(नोक्सान)	४,२५८,४६८,०६१	४,१६७,२४९,२८६
अन्य नाफा तथा नोक्सान	-	-
अन्तर सेग्मेन्ट आम्दानीको उन्मुलन	-	-
बाँडफाँड नभएको रकम	-	-
आयकर अधिको मुनाफा	४,२५८,४६८,०६१	४,१६७,२४९,२८६

(ग) सम्पत्ति

	२०७८/७९	२०७७/७८
रिपोर्टेवल सेग्मेन्ट्सको कुल सम्पत्ति	२६४,३२७,०२३,५१०	२२९,०६८,०३२,८९४
अन्य सम्पत्ति	-	-
बाँडफाँड नभएको सम्पत्ति	-	-
बैंकको सम्पत्ति	२६४,३२७,०२३,५१०	२२९,०६८,०३२,८९४

(घ) दायित्व

	२०७८/७९	२०७७/७८
रिपोर्टेवल सेग्मेन्ट्सको कुल दायित्व	(२६४,३२७,०२३,५१०)	(२२९,०६८,०३२,८९४)
अन्य दायित्व	-	-
बाँडफाँड नभएको दायित्व	-	-
बैंकको दायित्व	(२६४,३२७,०२३,५१०)	(२२९,०६८,०३२,८९४)

५. रिपोर्टवल सेग्मेन्ट्सहरूले प्रदान गर्ने सेवा सम्बन्धी जानकारी

		२०७८/७९	२०७७/७८
(क)	विप्रेषण	२३६,५६९,८७८	१७९,२०६,०४४
	विप्रेषण शुल्क तथा कमिसन	२९,९०२,०९१	२३,४४९,८९३
	IBT ब्याज आम्दानी	१७७,८४७,०१५	१०८,८७२,८४०
	विदेशी मुद्रा आम्दानी	२५,५०९,६४७	३७,२७३,८९३
	अन्य शुल्क तथा कमिसन	३,३०३,१२५	१,६१७,४१७
(ख)	भुक्तानी समाधान (कार्ड्स)	५१०,०४२,६२७	३४८,८५६,४४३
	Interchange Income	७१,४३२,७४६	४१,९६७,१४०
	क्रेडिट कार्ड	८१,३४९,२६२	५८,७५०,६३२
	डेबिट कार्ड	१११,१८१,६७६	९३,३२६,५४८
	प्रीपेड कार्ड	६,४५८,२७८	४३८,५५१
	ए.टि.एम. शुल्क	३२,०६१,११३	१५,८८१,४४४
	मर्चेन्ट सेटलमेन्ट शुल्क तथा कमिसन	३८,९८४,३८४	२७,३३३,१२९
	अन्य शुल्क तथा कमिसन	१६३,८४८,६२५	१०९,६७२,२०९
	विदेशी मुद्राको कारोबारबाट नाफा	४,७२६,५४४	१,४८६,७९०
(ग)	माइक्रो बैंकिङ	३५५,५४८,५६४	५०७,६८६,६०२
	ब्याज आम्दानी	३५४,८५१,२५४	४८७,५७५,२३७
	शाखा रहित बैंकिङ्ग सेवाबाट आम्दानी	६५१,८६६	२८४,८८५
	अन्य शुल्क तथा कमिसन	४५,४४४	१९,८२६,४८१
(घ)	ट्रेजरी	३,०१७,५३४,८३७	२,९८९,५३५,१९७
	लगानीबाट भएको आम्दानी	२,१३७,४०३,७७४	१,३०८,२०४,९६०
	शेयर तथा बोनड र वित्तीय उपकरण खरिद तथा विक्रीबाट भएको आम्दानी	(१०,४५८,५३०)	१,१७८,३९६,०५८
	Bullion Trading Income	७,६८८,७०१	७,३४०,००८
	लाभांशबाट आम्दानी	४२८,९०५,१७५	९८,००८,८२७
	विदेशी मुद्राको कारोबारबाट नाफा	३१४,५२९,०९४	३३०,९८८,५५९
	IBT आम्दानी	६४,५०७,७९४	१९,६५८,२४०
	नोस्ट्रो बैंकबाट रिबेट	१५,४५८,२२१	१५,०१५,६१६
	अन्य शुल्क तथा कमिसन	५९,५००,६०७	३१,९९२,९२८
(ङ)	बैंकिङ्ग	२६,६५४,३९५,१५१	२०,४०४,३००,७०४
	ब्याज आम्दानी	१८,७११,७४४,०७४	१३,७४९,५५९,७३३
	बिल खरिद तथा डिस्काउन्ट सेवाबाट आम्दानी	३६,११३,६३९	२७,७०९,९८९
	प्रतितपत्र जारी गरेको वापत आम्दानी	१०२,८७३,०८६	९३,२१७,३०१
	जमानतपत्र जारी गरेको वापत आम्दानी	१४७,८८९,६४५	१५१,९६६,५५७
	कागजात संकलन सेवाबाट आम्दानी	९,९३९,८६४	७,९८०,६४७
	विप्रेषणबाट आम्दानी	४१,००१,२५३	३२,५७३,९२६
	बैंकास्योरेन्स सेवाबाट आम्दानी	९,२७७,८१४	१२,३२२,२३२
	स्विफ्ट शुल्कबाट आम्दानी	३०,९०८,७७६	२६,६१३,३५८
	विदेशी मुद्राबाट नाफा	१५६,८५०,०२८	१२४,४०८,८५४
	सम्पत्तिको बिक्रीमा लाभ	(२,८०२,७६०)	(३६७,५४६)
	IBT आम्दानी	७,३११,९५६,८२०	६,१०७,७९५,२५४
	अन्य बैंकिङ्ग सेवाहरूबाट आम्दानी	९८,६४२,९१३	७०,५२०,३९९
कुल आय (अन्तर सेग्मेन्ट आम्दानी पनि समावेश गरी)		३०,७७४,०८३,०५७	२४,४२९,५८४,९९०

६. भौगोलिक क्षेत्र सम्बन्धी जानकारी

क)	स्वदेशी	२०७८/७९	२०७७/७८
		३०,७७४,०८३,०५७	२४,४२९,५८४,९९०
	प्रदेश नं. १	२,५५०,८७६,९४२	२,२५९,०२२,५०६
	प्रदेश नं. २	२,६३६,६८३,८०७	९,९८९,०९४,८९६
	बाग्मती प्रदेश	२०,०५६,७४५,५०९	९५,७०६,७८४,९२७
	गण्डकी प्रदेश	९,८९४,९९३,५८६	९,४९९,५३६,८५३
	लुम्बिनी प्रदेश	२,६२९,८३७,०६०	२,९७३,९७९,२५४
	कर्णाली प्रदेश	२२९,५९९,९६७	९८४,२३६,७०७
	सुदूरपश्चिम प्रदेश	८५५,४२६,९९३	६९६,९३७,८४६
ख)	विदेशी	-	-
जम्मा		३०,७७४,०८३,०५७	२४,४२९,५८४,९९०

७. प्रमुख ग्राहक सम्बन्धि जानकारी:

२०७९ आषाढ मसान्त र २०७८ आषाढ मसान्तसम्म यस बैंकको कुनै पनि वाह्य ग्राहकको व्यक्तिगत योगदान बैंकको आम्दानीको १०% वा त्यो भन्दा बढी रहेको छैन ।

५.६ शेयर अप्शन र शेयरमा आधारित भुक्तानी

शेयर अप्शन सम्झौता भनेको त्यस्तो करार हो जस अन्तर्गत अधिकार धारकलाई निश्चित अवधिसम्म बैंकको शेयर निश्चित मूल्य वा निर्धारण योग्य मूल्यमा खरिद गर्न सक्ने अधिकार प्रदान गरिएको हुन्छ । यदि बैंकले कुनै वस्तु वा सेवा खरिद गरे वापतको भुक्तानी आफ्नो शेयर जारी गरेर वा आफ्नो शेयर वा अन्य इक्विटी उपकरणको मूल्यलाई आधार बनाएर गर्दछ भने त्यस्तो भुक्तानीलाई शेयरमा आधारित भुक्तानी भनिन्छ ।

बैंकले २०७९ आषाढ ३२ सम्म कुनै पनि शेयर अप्शन वा शेयरमा आधारित भुक्तानी सम्बन्धित सम्झौता गरेको छैन ।

५.७ सम्भावित दायित्व तथा प्रतिबद्धता

सम्भावित दायित्व

बैंकको सम्भावित दायित्वमा मुख्य रूपले बैंकले आफ्नो ग्राहकहरूको तर्फबाट भुक्तानी गर्नको लागि जारी गरेको जमानत जस्तैकी पर्फरमेन्स बोनड वा इरिभोकेवल प्रतितपत्र, जसको रिपोर्टिङ्ग मिति सम्ममा भुक्तान गर्ने दायित्व सिर्जना भएको छैन, ती जमानतहरू वापतको कुल रकम पर्दछ । यस बाहेक बैंकको सम्भावित दायित्वमा आयकर सम्बन्धि मुद्दामामिलाहरूको विवादित रकम पर्दछ ।

प्रतिबद्धता

आसाढ मसान्तसम्म स्वीकृत भैसकेका कर्जाहरूको हकमा प्रवाह हुन बाँकी रकमलाई बैंकले प्रतिबद्धताको रूपमा आफ्नो वित्तीय विवरणहरूमा समावेश गर्दछ ।

आषाढ ३२, २०७९ र आषाढ ३१, २०७८ मा रहेका सम्भावित दायित्व तथा प्रतिबद्धताहरूको विस्तृत विवरण नोट नं. ४.२८ (नोट नं. ४.२८.१ देखि ४.२८.५ सम्म) मा उल्लेख गरिएको छ ।

५.८ सम्बन्धित पक्षहरूको विवरण

यदि एउटा पक्षले अर्को पक्षलाई नियन्त्रण गर्न सक्ने वा अर्को पक्षको वित्तीय वा संचालन सम्बन्धि निर्णयहरूलाई प्रभाव पार्न सक्ने भएमा ती पक्षहरू सम्बन्धित मानिन्छन् । सम्बन्धित पक्षहरूमा सहायक कम्पनीहरू, सम्बद्ध कम्पनीहरू, बैंकका मुख्य शेयरधारकहरू, संचालकहरू, व्यवस्थापकहरू र उनीहरूका नजिकका परिवारिक सदस्यहरू पर्दछन् ।

बैंकले जसरी दुई असम्बन्धित पक्षहरू भएको खण्डमा कारोबार गर्दछ, त्यसरी नै आफ्नो सम्बन्धित पक्षहरूसँग त्यस्तै शर्तहरूमा कारोबार गर्दछ ।

५.८.१ सहायक कम्पनीहरू

सिद्धार्थ क्यापिटल लि. मा बैंकको ५१ प्रतिशत शेयर भएकोले सिद्धार्थ क्यापिटल लि.लाई बैंकले सहायक कम्पनीको रूपमा सम्बन्धित पक्ष मानेको छ । बैंक र सिद्धार्थ क्यापिटल लि. बीच भएका कारोबारको विवरण देहाय बमोजिम छन् :

वर्ष भरि भएको कारोबार	२०७८/७९ (रु.)	२०७७/७८ (रु.)
सिद्धार्थ क्यापिटल लि. ले सिद्धार्थ बैंकमा राखेको call deposit	३९४,९६८,०८२	४८५,०८४,८०९
सिद्धार्थ क्यापिटल लि. ले सिद्धार्थ बैंकमा राखेका रकममा कमाएको ब्याज	५,५८२,४३६	३,०९८,२३४
सिद्धार्थ क्यापिटल लि. ले कमाएको शेयर RTS शुल्क	८०९,३४४	६७७,९४७
सिद्धार्थ क्यापिटल लि. ले व्यवस्थापन गरेको "सिद्धार्थ इक्विटी फण्ड" मा बैंकले गरेको लगानी (अन्तिम मौज्दात)	२२५,०००,०००	२२५,०००,०००
सिद्धार्थ क्यापिटल लि. ले व्यवस्थापन गरेको "सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २" मा बैंकले गरेको लगानी (अन्तिम मौज्दात)	२९०,०००,०००	२९०,०००,०००
सिद्धार्थ क्यापिटल लि. ले व्यवस्थापन गरेको "सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम" मा बैंकले गरेको लगानी (अन्तिम मौज्दात)	२३,९७०,०००	२९,०८९,२३०

माथि उल्लेखित कारोबारहरूमध्ये सिद्धार्थ क्यापिटल लि. ले व्यवस्थापन गरेको म्युचुअल फण्डहरूमा गरेको लगानी र फिर्ता पाएका रकम बाहेकका कारोबारहरू बैंकको एकिकृत वित्तीय विवरणहरूमा हटाइएको छ ।

५.८.२ सम्बद्ध कम्पनीहरू

बैंक र सम्बद्ध कम्पनीहरू बीच भएको कारोबार पनि NAS-24 "Related Party Disclosures" अन्तर्गतको सम्बन्धित पक्षको परिभाषामा पर्दछ । यदि बैंकले कुनै कम्पनीको वित्तीय वा संचालन नीतिहरूमाथि नियन्त्रण वा संयुक्त नियन्त्रण नभए पनि ती नियमावलीहरू सम्बन्धि निर्णयहरूमा महत्वपूर्ण प्रभाव पार्न सक्दछ भने त्यस्ता कम्पनीलाई बैंकले सम्बद्ध कम्पनी मान्दछ ।

आषाढ ३२, २०७९ र आषाढ ३१, २०७८ मा बैंकले लगानी गरेका कम्पनीहरू मध्य कुनै पनि कम्पनीको वित्तीय वा संचालन नियमावलीहरू सम्बन्धि निर्णयहरूमा बैंकले महत्वपूर्ण प्रभाव पारेको छैन ।

बैंकको लगानी भएका निम्न कम्पनीहरूमा बैंकले आफ्नो कर्मचारीलाई संचालकको रूपमा नियुक्त गरेको भए तापनि वित्तीय वा संचालन नीतिहरू सम्बन्धि निर्णयहरूमा महत्वपूर्ण प्रभाव पार्दैन:

वर्ष भरि भएको कारोबार	२०७८/७९ (रु.)	२०७७/७८ (रु.)
सिद्धार्थ इन्स्योरेन्स लि.		
शेयरमा लगानी	८०,४३२,२९३	८०,४३२,२९३
हिस्सेदारी %	९५%	९५%

५.८.३ बैंकका संचालकहरू र मुख्य व्यवस्थापकहरू

संस्थाको व्यवस्थापनको लागि महत्वपूर्ण मानिने व्यक्तिहरू तथा उनीहरूका नजिकका परिवारिक सदस्यहरू पनि सम्बन्धित पक्षको परिभाषामा पर्दछन् । NAS 24 "Related Party Disclosures" अनुसार संस्थाको गतिविधिहरू सम्बन्धि योजना बनाउने, निर्देशन दिने र नियन्त्रण गर्ने अधिकार तथा जिम्मेवारी पाएका व्यक्तिहरूलाई त्यस संस्थाको व्यवस्थापनको लागि महत्वपूर्ण मानिने व्यक्तिहरूको रूपमा लिइन्छ । बैंकले यस परिभाषा अनुरूप बैंकको संचालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत तथा सम्पूर्ण व्यवस्थापन तहका कर्मचारीहरूलाई बैंकको व्यवस्थापनको लागि महत्वपूर्ण व्यक्तिहरूको रूपमा पहिचान गरेको छ ।

आषाढ मसान्त २०७९ मा बैंकको संचालक समितिका सदस्यहरू तथा प्रमुख कार्यकारी अधिकृत निम्न उल्लेखित व्यक्तिहरू हुन् :

श्री मनोज कुमार केडिया	अध्यक्ष
श्री नरेन्द्र कुमार अग्रवाल	संचालक
श्री राहुल अग्रवाल	संचालक
श्री दिनेश शंकर पालिखे	संचालक
श्री अंकित केडिया	संचालक
श्रीमति मिना कुमारी सैजु	स्वतन्त्र संचालक
श्री सुन्दर प्रसाद कडेल	प्रमुख कार्यकारी अधिकृत

(क) संचालक समितिका सदस्यहरूको भत्ता तथा सुविधाहरू

संचालक समितिका सबै सदस्यहरू गैर कार्यकारी संचालक हुन् । आ.व. २०७८/७९ मा गैर कार्यकारी संचालकहरूलाई प्रदान गरिएको भत्ता तथा सुविधाहरूको विवरण देहाय बमोजिम छन् :

संचालक समिति बैठक भत्ता	रु. १,५७७,०००
अन्य सुविधाहरू	रु. २,६०१,९०७

यी भत्ता तथा सुविधाहरू बैंकको वार्षिक साधारण सभामा स्वीकृत भएका भत्ता तथा सुविधाहरू हुन् ।

(ख) बैंकका मुख्य व्यवस्थापकहरूलाई प्रदान गरिएको तलव तथा सुविधाहरू

आ.व. २०७८/७९ मा मुख्य व्यवस्थापकहरूलाई प्रदान गरिएको तलव तथा सुविधाहरूको विवरण देहाय बमोजिम छन् :

तलव तथा सुविधाहरूको प्रकृति	कुल रकम (रु.)	कैफियत
अल्पकालीन सुविधा	३१५,९३७,०००	व्यवस्थापन तहका कर्मचारीको तलब, संचयकोष तथा भत्ता (व्यवस्थापन तहमा सहायक प्रबन्धक तह र सो भन्दा माथि का कर्मचारीहरू पर्दछन् ।)
सेवा अवधि पश्चातको सुविधा	-	
अन्य दिर्घकालिन कर्मचारी सुविधाहरू	३४,०५६,०००	बिरामी बिदा र वार्षिक बिदा
अवकाश सुविधा	६८,८२३,०००	योग्यता पुगेका व्यवस्थापन तहका कर्मचारीहरूलाई उपदान सुविधा
शेयरमा आधारित भुक्तानी	-	

५.९ मर्जर तथा एक्विजिसन

बैंकले आ.व. २०७८/७९ मा कुनै मर्जर तथा एक्विजिसन गरेको छैन ।

५.१० वित्तीय विवरणमा एकिकरण नगरिएका संस्थाहरूको थप विवरण

यदि देहायका संस्थाहरूमा रिपोर्टिङ संस्थाको स्वार्थ छ भने NAS 24 “Disclosure of Interests in Other Entities” को आवश्यकताहरू लागु हुनेछन् :

- सहायक कम्पनीहरू
- ज्वाइन्ट अरेन्जमेन्ट्स (ज्वाइन्ट अपरेशन अथवा ज्वाइन्ट भेन्चर)
- सम्बद्ध कम्पनी
- एकिकरण नगरिएका संरचित संस्थाहरू

बैंकले सहायक कम्पनी र सम्बद्ध कम्पनीमा रहेको स्वार्थको विवरण नोट नं ५.७ "सम्बन्धित पक्षहरू" मा उल्लेख गरिसकेको छ । यस बाहेक आषाढ ३२, २०७९ तथा आषाढ ३१, २०७८ मा बैंकको कुनै पनि ज्वाइन्ट अरेन्जमेन्ट्स वा एकिकरण नगरिएका संरचित संस्थाहरूमा स्वार्थ छैन ।

५.११ रिपोर्टिङ अवधि पछिका घटनाहरू

रिपोर्टिङ अवधि र वित्तीय विवरण जारी गरिने मितिको बीचमा घटेका अनुकूल वा प्रतिकूल घटनाहरूलाई रिपोर्टिङ अवधि पछिका घटनाहरू भनिन्छ ।

रिपोर्टिङ अवधि पछिका घटनाहरूको लेखाङ्कन र रिपोर्टिङको लागि NAS-10 "Events after the Reporting Period" को पालना गरिन्छ ।

• रिपोर्टिङ अवधि पछिका समायोजन हुने घटनाहरू

नेपाल राष्ट्र बैंकद्वारा जारी एकीकृत निर्देशिका बमोजिमको व्यवस्था अनुसार बैंकले आषाढ मसान्त सम्म पाकेको ब्याज वर्षान्त पछिको श्रावण १५, २०७९ सम्म असुली भएको रकमलाई बैंकले आ.व. २०७८/७९ को नियमकीय नाफा/ नोक्सानी गणना गर्दा आम्दानी जनाएको छ ।

• रिपोर्टिङ अवधि पछिका समायोजन नहुने घटनाहरू

आ.व. २०७८/७९ को लागि चुक्ता पूँजीको १२.५०% बोनस शेयर (रकममा रु. १,५६५,५५३,३५४ हुने) र चुक्ता पूँजीको ०.६६% (बोनस शेयरको कर प्रयोजनको लागि) नगद लाभांश (रकममा रु. ८२,३९७,५४५ हुने) मंसिर २०, २०७९ मा बसेको संचालक समितिको बैठकले प्रस्ताव गरेको छ । रु. ५००,०००,००० बराबरको बोनस शेयर पूँजी समायोजन कोषबाट बाँडिने छ भने बाँकी बोनस शेयर रु. १,०६५,५५३,३५४ तथा सम्पूर्ण नगद लाभांश संचित मुनाफाबाट बाँडिने छ ।

बैंकले माथि उल्लेख गरिएको प्रस्तावित नगद लाभांश र बोनस शेयरलाई **NAS 10 "Event After the Reporting Period"** अनुसार रिपोर्टिङ अवधि पछिका समायोजन नहुने घटना मानेको हुनाले आ.व. २०७८/७९ को वित्तीय विवरणमा उक्त घटनाहरूलाई समायोजन गरेको छैन । शेयरधनीहरूद्वारा साधारण सभामा लाभांशको प्रस्ताव पारित भए पश्चात् बैंकले उक्त लाभांशको समायोजन तथा लेखाङ्कन गर्नेछ ।

५.१२ NFRS का Carve-outs

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (ICAN) ले NFRS कार्यान्वयन गर्नका लागि जारी गरेका carve-outs मध्य तल उल्लेख गरिएका carve-outs बैंकले आ. व. २०७८/७९ को वित्तीय विवरण तयार गर्दा उपयोग गरेको छ ।

- NFRS 9-वित्तीय उपकरण : Para 5.5 कर्जा नोक्सानी व्यवस्था सम्बन्धी
- NFRS 9-वित्तीय उपकरण : Para 5.4 read together with appendix A [Defined Terms] (समायोजित ब्याज दर - Effective Interest Rate सम्बन्धी)

क) NFRS 9-वित्तीय उपकरण : Para 5.5 कर्जा नोक्सानी व्यवस्था सम्बन्धी

Carve out ले गरेको वैकल्पिक व्यवस्था बमोजिम बैंकले नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशनको निर्देशन नं. २/०७८ बमोजिम आएको कर्जा नोक्सानी व्यवस्था वा "Incurred Loss Model" बमोजिम आएको कर्जा नोक्सानी व्यवस्था मध्य जुन बढी हुन्छ सोलाई कर्जा नोक्सानी व्यवस्थाको रूपमा लेखाङ्कन गर्नुपर्ने प्रावधान रहेको छ ।

विवरण	२०७८/७९ (रु.)	२०७७/७८ (रु.)
नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशनको निर्देशन नं. २/०७८ बमोजिम आएको कर्जा नोक्सानी व्यवस्था	३,७८२,३८९,९८९	३,९७४,९९७,९७८
Incurred Loss Model बमोजिम आएको कर्जा नोक्सानी व्यवस्था	६९९,९४७,९२८	८५५,९७२,९२३

दुबै आ.व. मा नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशनको निर्देशन नं. २ बमोजिम आएको कर्जा नोक्सानी व्यवस्था बढी भएकोले कर्जा नोक्सानी व्यवस्था त्यस अनुरूप गरिएको छ ।

बैंकले वित्तीय विवरण तयार गर्दा १.३०%, ५% र २१.३०% को दरले कर्जा नोकसानी व्यवस्था गरिएको रकमलाई सामुहिक कर्जा नोकसानी व्यवस्थामा वर्गीकरण गरेको छ भने १२.५%, २५%, ५०% र १००% को दरले कर्जा नोकसानी व्यवस्था गरिएका रकमलाई व्यक्तिगत कर्जा नोकसानी व्यवस्थामा वर्गीकरण गरेको छ ।

ख) NFRS 9-वित्तीय उपकरण : Para 5.4 read together with appendix A [Defined Terms] (समायोजित ब्याज दर - Effective Interest Rate सम्बन्धी)

NFRS 9 को व्यवस्था बमोजिम बैंक तथा वित्तीय संस्थाहरूले कर्जा लगानीबाट हुने ब्याज आम्दानी उक्त लगानी गर्दा प्राप्त सेवा शुल्क र कमिशनलाई समायोजन गरी हुन आउने समायोजित ब्याज दर (Effective Interest Rate) मा गर्नु पर्ने व्यवस्था रहेको छ ।

तर carve out ले गरेको वैकल्पिक व्यवस्था बमोजिम बैंक तथा वित्तीय संस्थाहरूले कर्जा लगानीबाट हुने ब्याज आम्दानी उक्त लगानी गर्दा प्राप्त सेवा शुल्क र कमिशनलाई समायोजन गरी हुन आउने समायोजित ब्याज दर (Effective Interest Rate) मा गर्नु पर्ने व्यवस्था रहेकोमा सो गर्न व्यवहारिक नभएको हुँदा वैकल्पिक व्यवस्था अवलम्बन गर्न सकिने व्यवस्था गरेको छ ।

बैंकले उपरोक्त वैकल्पिक व्यवस्था अनुसार कर्जा प्रवाह गर्दा प्राप्त सेवा शुल्क तथा कमिशनलाई समायोजित ब्याज दरमा समायोजन गरेको छैन ।

५.१३ साधारण जगेडा कोष

बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन, २०६३ को दफा ४४ को व्यवस्था बमोजिम खुद मुनाफाको २०% रकम तथा यस आ.व.मा परिपक्व भएका अन्य विस्तृत आम्दानी मार्फत उचित मूल्यमा मापन गरिएका सामूहिक लगानी कोषहरूमा भएको नाफाको २०% रकम साधारण जगेडा कोषमा स्थानान्तरण गरिएको छ । बैंकले यस आर्थिक वर्ष २०७८/७९ को नाफाबाट साधारण जगेडा कोषमा रु. ५८४,९९२,५१४/- स्थानान्तरण गरेको छ । आषाढ ३२, २०७९ मा साधारण जगेडा कोषको मौज्दात रु. ३,७७५,८४९,४८२/- रहेको छ ।

५.१४ सटही घटबढ कोष

बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन, २०६३ को दफा ४५ को व्यवस्था बमोजिम विदेशी विनियमको पूनर्मूल्याङ्कनमा लाभ भएमा सो लाभको २५% रकम सटही घटबढ कोषमा स्थानान्तरण गर्नु पर्दछ । आ.व. २०७८/७९ मा यस वर्षको मुनाफाबाट रु. १४,५७२,६८२ सटही घटबढ कोषमा सारिएको छ । आषाढ ३२, २०७९ मा सटही घटबढ कोषको मौज्दात रु. ४५,६९८,३४९/- रहेको छ ।

विवरण	रकम (रु.)
शुरुको मौज्दात (१ श्रावण २०७८)	३१,९२५,६५८
आ.व. २०७८/७९ मा सटही घटबढ कोषमा स्थानान्तरण गरेको रकम	१४,५७२,६८२
अन्तिम मौज्दात (३२ आषाढ, २०७९)	४५,६९८,३४९

५.१५ ऋणपत्र भुक्तानी जगेडा कोष

नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार ऋणपत्र भुक्तानी जगेडा कोष सृजना गरिएको छ । बैंकले यस आर्थिक वर्षमा रु. ८६०,४२६,५००/- बराबरको रकम ऋणपत्र भुक्तानी जगेडा कोषमा स्थानान्तरण गरेको छ । आषाढ ३२, २०७९ मा ऋणपत्र भुक्तानी जगेडा कोषको मौज्दात रु. १,५८९,२७९,५००/- रहेको छ ।

विवरण	रकम (रु.)
शुरुको मौज्दात (१ श्रावण २०७८)	१,२२०,८५३,०००
आ.व. २०७८/७९ मा ऋणपत्र भुक्तानी जगेडा कोषमा स्थानान्तरण गरेको रकम	८६०,४२६,५००
ऋणपत्र भुक्तानी जगेडा कोषबाट पूँजी समायोजन कोषमा स्थानान्तरण गरेको रकम*	(५००,०००,०००)
अन्तिम मौज्दात (३२ आषाढ, २०७९)	१,५८९,२७९,५००

*आ.व. २०७८/७९ मा एस.बि.एल. ऋणपत्र २०७८ परिपक्व भएको कारण रु. ५००,०००,००० बराबरको रकम ऋणपत्र भुक्तानी जगेडा कोषबाट पूँजी समायोजन कोषमा स्थानान्तरण गरिएको छ ।

ऋणपत्र भुक्तानी जगेडा कोषको विस्तृत विवरण :

ऋणपत्र	ऋणपत्र २०८२	ऋणपत्र २०८३	ऋणपत्र २०८४	ऋणपत्र २०८९	जम्मा
आ.व.२०७६/७७	३६०,४२६,५००	-	-	-	३६०,४२६,५००
आ.व.२०७७/७८	३६०,४२६,५००	-	-	-	३६०,४२६,५००
आ.व. २०७८/७९	३६०,४२६,५००	५००,०००,०००	-	-	८६०,४२६,५००
आ.व.२०७९/८०	३६०,४२६,५००	५००,०००,०००	६००,०००,०००	-	१,४६०,४२६,५००
आ.व.२०८०/८१	३६०,४२६,५००	५००,०००,०००	६००,०००,०००	-	१,४६०,४२६,५००
आ.व.२०८१/८२	३६०,४२६,५००	५००,०००,०००	६००,०००,०००	-	१,४६०,४२६,५००
आ.व.२०८२/८३	-	५००,०००,०००	६००,०००,०००	-	१,१००,०००,०००
आ.व.२०८३/८४			६००,०००,०००	-	६००,०००,०००
आ.व.२०८४/८५				८००,०००,०००	८००,०००,०००
आ.व.२०८५/८६				८००,०००,०००	८००,०००,०००
आ.व.२०८६/८७				८००,०००,०००	८००,०००,०००
आ.व.२०८७/८८				८००,०००,०००	८००,०००,०००
आ.व.२०८८/८९				८००,०००,०००	८००,०००,०००
जम्मा	२,१६२,५५९,०००	२,५००,०००,०००	३,०००,०००,०००	४,०००,०००,०००	११,६६२,५५९,०००

५.१६ पूँजी समायोजन कोष

विवरण	रकम (रु.)
शुरुको मौज्जात (१ श्रावण २०७८)	१९,४२७,८३२
ऋणपत्र भुक्तानी जगेडा कोषबाट पूँजी समायोजन कोषमा स्थानान्तरण गरेको रकम	५००,०००,०००
अन्तिम मौज्जात (३२ आषाढ, २०७९)	५१९,४२७,८३२

५.१७ लगानी समायोजन कोष

नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार कर्जा सूचना केन्द्र, नेपाल क्लियरिङ्ग हाउस लि. र नेसनल बैंकिङ्ग ट्रेनिङ्ग इन्स्टीच्युट बाहेकका अन्य विस्तृत आम्दानी मार्फत उचित मूल्यमा मूल्याङ्कन गरिएका शेयर (इक्विटी) भनी वर्गीकरण गरिएका लगानीहरूको लागि लगानी समायोजन कोष सिर्जना गरिएको छ । यस आर्थिक वर्ष सम्म लगानी समायोजन कोषमा रु. ५,२६०,०००/- रहेको छ ।

विवरण	रकम (रु.) मा	कोष %	लगानी समायोजन कोष
कर्जा सूचना केन्द्र	१,९०७,६००	ने.रा.बैंकबाट छुट	-
नेपाल क्लियरिङ्ग हाउस लि.	१७९,४०२,६००	ने.रा.बैंकबाट छुट	-
नेसनल बैंकिङ्ग ट्रेनिङ्ग इन्स्टीच्युट	१,८३४,८६०	ने.रा.बैंकबाट छुट	-
नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम लि.	१५,०००,०००	ने.रा.बैंकबाट छुट	-
ICRA नेपाल लि.	७६०,०००	१००%	७६०,०००
प्रभु क्यापिटल लि.	४,५००,०००	१००%	४,५००,०००
जम्मा	२०३,४०५,०६०		५,२६०,०००

५.१८ अन्य कोषहरू

क) कर्मचारी तालिम कोष

नेपाल राष्ट्र बैंकको एकिकृत निर्देशन, २०७८ अनुसार गत आर्थिक वर्षको कुल कर्मचारी तलब र भत्ताको ३% रकम कर्मचारी तालिम तथा विकासमा खर्च गर्नु पर्ने व्यवस्था रहेको छ । यदि सो रकम वर्षको अन्त्य सम्ममा पनि खर्च गर्न नसकेको खण्डमा बाँकी रकम कर्मचारी तालिम कोषमा जम्मा गर्नु पर्ने व्यवस्था छ । तसर्थ यस आर्थिक वर्षमा बैंकले कर्मचारी तालिम कोषमा खर्च नभएको रकम रु. ३१,५५५,९८० स्थानान्तरण गरेको छ । आषाढ ३२, २०७९ मा कर्मचारी तालिम कोषको मौज्जात रु. ३२,९९५,०५५/- रहेको छ ।

विवरण	रकम (रु.)
शुरुको मौज्जात (१ श्रावण २०७८)	६३९,८७४
आ.व. २०७७/७८ को कुल कर्मचारी तलब र भत्ताको ३% रकम	४२,२४२,२९३
आ.व. २०७८/७९ मा कर्मचारी तालिम तथा विकासमा खर्च भएको कुल रकम	(१०,६८७,०३३)
अन्तिम मौज्जात (३२ आषाढ, २०७९)	३२,९९५,०५५

ख) संस्थागत सामाजिक उत्तरदायित्व कोष

नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार बैंकले आफ्नो समिक्षा वर्षको मुनाफाबाट १% संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्नुपर्ने छ । बैंकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट रु. २९,०२४,६४०/- संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा गरेको छ । आषाढ ३२, २०७९ मा सामाजिक उत्तरदायित्व कोषको मौज्दात रु. ४०,४८०,६९०/- रहेको छ ।

विवरण	रकम (रु.)
शुरूको मौज्दात (१ श्रावण, २०७८)	२८,५५८,४४६
आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट १% संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्नुपर्ने रकम	२९,०२४,६४०
संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धि गरिएको कुल खर्च	(१७,९०२,४७७)
अन्तिम मौज्दात (३२ आषाढ, २०७९)	४०,४८०,६९०

आ.व. २०७८/७९ मा बैंकले गरेको सामाजिक उत्तरदायित्व क्रियाकलापहरूको प्रदेशिय तथा क्षेत्रिय विवरण :

प्रदेश	क्षेत्र	रकम (रु.)
१	शिक्षा	२००,०००
	वातावरण	१४,८६१
	वित्तीय साक्षरता	१३८,८२९
	स्वास्थ्य	९९०,०९०
	महिला सशक्तिकरण	७१,०२९
	अन्य	६७,३२०
प्रदेश-१ मा गरेको सामाजिक उत्तरदायित्व क्रियाकलापहरूको कुल रकम		१,४८२,९२८
मधेश	वातावरण	१९,७८५
	वित्तीय साक्षरता	१३८,८२९
	स्वास्थ्य	८४३,३२४
	पूर्वाधार तथा सुरक्षा	२५,०००
	महिला सशक्तिकरण	७१,०२९
	अन्य	४,२९५
मधेश प्रदेशमा गरेको सामाजिक उत्तरदायित्व क्रियाकलापहरूको कुल रकम		१,१०२,९८१
बाग्मती	संस्कृति तथा सम्पदा	७५,०००
	शिक्षा	७८३,०९३
	वातावरण	९२५,८४५
	वित्तीय साक्षरता	४२७,८८९
	स्वास्थ्य	७,५२९,१७६
	पूर्वाधार तथा सुरक्षा	३००,०००
	महिला सशक्तिकरण	७१,०२९
	अन्य	२१,७००
बाग्मती प्रदेशमा गरेको सामाजिक उत्तरदायित्व क्रियाकलापहरूको कुल रकम		१०,९३३,६५१
गण्डकी	वातावरण	१६,१९०
	वित्तीय साक्षरता	१३८,८२९
	स्वास्थ्य	१,०४०,७७६
	महिला सशक्तिकरण	७१,०२९
	अन्य	१७९,२२०
गण्डकी प्रदेशमा गरेको सामाजिक उत्तरदायित्व क्रियाकलापहरूको कुल रकम		१,४४६,०४४
लुम्बिनी	शिक्षा	९४,९९९
	वातावरण	९५,७००
	वित्तीय साक्षरता	१३८,८२९
	स्वास्थ्य	१,०८०,३९९
	महिला सशक्तिकरण	७१,०२९
	अन्य	५२,५७५
लुम्बिनी प्रदेशमा गरेको सामाजिक उत्तरदायित्व क्रियाकलापहरूको कुल रकम		१,५३३,५३१

कर्णाली	वित्तीय साक्षरता	१३८,८२९
	स्वास्थ्य	१६२,७७७
	पूर्वाधार तथा सुरक्षा	२०७,०००
	महिला सशक्तिकरण	७१,०२९
कर्णाली प्रदेशमा गरेको सामाजिक उत्तरदायित्व क्रियाकलापहरूको कुल रकम		५७९,६३५
सुदूरपश्चिम	वातावरण	११,०००
	वित्तीय साक्षरता	१३८,८२९
	स्वास्थ्य	४५२,३१८
	पूर्वाधार तथा सुरक्षा	१४३,०००
	महिला सशक्तिकरण	७१,०२९
	अन्य	९,१३३
सुदूरपश्चिम प्रदेशमा गरेको सामाजिक उत्तरदायित्व क्रियाकलापहरूको कुल रकम		८२५,३०८
जम्मा		१७,१०२,४७७

ग) नियमनकारी कोष

नेपाल राष्ट्र बैंक एकिकृत निर्देशिन ४ बमोफिम बैंकले देहाएका रकम नियमनकारी कोषमा स्थानान्तरण गरेको छ :

आ.व.	प्राप्त हुन बाँकी ब्याज रकम	लगानीमा संभावित नोक्सानी व्यवस्थाको अपर्याप्तता	गैर बैंकिङ्ग सम्पत्तिको नोक्सानी व्यवस्था	विमाङ्किक (Actuarial) घाटाको लेखाङ्कन	अन्य	जम्मा
२०७४/७५	३०८,९९०,०८५	१२८,३९३,३०१	१५४,६३७,५३५	४५,८०१,८०३	-	६३७,८२२,७२४
२०७५/७६	(५१३,५३५)	(१२८,३९३,३०१)	(३१,२८६,८३१)	११२,१८८,३३०	-	(४८,००५,३३७)
२०७६/७७	१,८१२,१७४	-	(३७,२८७,८२५)	२५,३३३,७३९	३२,२१६,१८३	२२,०७४,२७१
२०७७/७८	(४६,३३७,०६५)	-	९७,२९३,६४२	१३,३६०,६२९	(३२,२१६,१८३)	३२,१०१,०२३
२०७८/७९	१३७,३८८,३६४	-	(४८,९७२,७२६)	११५,७४६,४३५	-	२०४,१६२,०७३
जम्मा	४०१,३४०,०२३	-	१३४,३८३,७९५	३१२,४३०,९३६	-	८४८,१५४,७५६

५.१९ विदेशी मुद्रामा लिइएको ऋण

नेपाल राष्ट्र बैंकको नियमहरूको अधिनमा रही बैंकले स्टाण्डर्ड चार्टर्ड बैंक लिमिटेड, सिङ्गापुर बाट USD १.२० करोड सिमा रहेको Financial Institutions Trade Loan लिएको छ । यो ऋण बैंकको trade finance business लाई फन्डिङ गर्न प्रयोग गरिने छ । बैंकले कुल स्विकृत ऋण मध्य भाद्र ३१, २०७८ बाट एक वर्षको लागि २.५५ प्रतिशत ब्याज दरमा USD ८० लाख ऋण उपयोग गरेको छ । बैंकले बाँकी कर्जा रकम आवश्यकता अनुसार भविष्यमा उपयोग गर्नेछ ।

५.२० नेपाल राष्ट्र बैंकलाई तिर्न बाँकी

यस वित्तीय विवरणको नोट नं. ४.१८ नेपाल राष्ट्र बैंकलाई तिर्न बाँकी शीर्षकमा आ.व. २०७८/७९ मा उल्लेख्य वृद्धि (रु. १९ अर्बको) देखिएको छ । सो वृद्धिको मुख्य कारण बैंकले नेपाल राष्ट्र बैंकबाट आ.व. २०७८/७९ को अन्त्यमा लिएको रु. १९ अर्ब ७० करोड बराबरको स्थायी तरलता सुविधा रहेको छ ।

५.२१ भारत औसत ब्याजदरको अन्तर

विवरण	दर (%)
कर्जा तथा सापटीमा भारत औसत ब्याज दर	११.९८
निक्षेप तथा कर्जामा भारत औसत ब्याज दर	७.६१
खुद भारत औसत ब्याज दर अन्तर	४.३७

५.२२ हिसाब मिलान स्थिति

बैंकले नियमित रूपमा अन्तर शाखा र एजेन्सी हिसाब मिलान गर्दै आएको छ । हिसाब मिलान नभई वक्यौता रहेको शाखा मिलान हिसाब र एजेन्सी मौज्दात हिसाबको हिसाब मिलान अवस्था बारे भाखा नाघेका अवधि अनुसारको संक्षिप्त विवरण निम्नानुसार रहेको छ :

रकम (रु. हजारमा)

मिलान अवस्था	लेजर क्रेडिट	स्टेटमेन्ट क्रेडिट	लेजर डेबिट	स्टेटमेन्ट डेबिट
१ महिना भन्दा कम	१९९,४३७	८६,३८७	७६९	८१,८१०
१ महिना देखि बढि र ३ महिना भन्दा कम	२,०२१	१०	४१	-
३ महिना देखि बढि र ९ महिना भन्दा कम	३,३६२	७८	-	१३
९ महिना भन्दा बढी	५०२	११६	४२७	-
जम्मा	२०५,३२२	८६,५९१	१,२३७	८१,८२३

५.२३ गैर बैंकिङ्ग सम्पतिको विवरण

३२ आषाढ, २०७९ मा बैंकको गैर बैंकिङ्ग सम्पति देहाय बमोजिम रहेको छ:

ऋणीको नाम	गैर बैंकिङ्ग सम्पति साकार गरिएको मिति	कुल गैर बैंकिङ्ग सम्पति (रु.)	कालो सूची नं.	कालो सूची गरेको मिति
तेज बहादुर खड्का	२०५६/०३/२२	३०,०००		
सुमित्रा देवी ढुङ्गेल	२०५८/०२/०१	५०,०००		
विनोद श्रेष्ठ	२०७१/०१/०९	३७,२२६,९२५	५४१९	२०७१/०१/०९
रमेश ढकाल	२०७१/०२/१६	२८,५१०,६४०	५५६७	२०७१/०३/१३
हिरा आचार्य	२०७१/०२/१६	२५,२६७,०२३	५५६८	२०७१/०३/१३
हरी धिताल	२०७१/०२/१६	६,२१२,९९६	५५६९	२०७१/०३/१३
नन्द लाल धामी र नरेन्द्र कुमार पौडेल	२०७१/०४/३०	१२,३४५,९२६	५७२२	२०७१/०४/१९
सरिता लामा	२०७१/०४/३०	११,८२२,५७९	५७४५	२०७१/०४/२२
एच.ए.कन्स्ट्रक्सन प्रा.लि.	२०७२/०४/०५	१,८८४,६१४	६४१६	२०७२/०२/१३
के साउद सप्लायर्स	२०७६/०९/०८	१३,२५७,०४०	१०५६१	२०७५/०२/२५
हाम्रो सप्तगण्डकी डिपार्टमेन्टल स्टोर्स	२०७७/१०/०६	२८,४५०,०००	१७४४९	२०७६/१२/०३
नारायणि इन्जिनियरिङ प्रा. लि.	२०७८/०३/३१	१७,७६८,८७८	१११८८	२०७५/०६/१२
नारायणि इन्जिनियरिङ प्रा. लि.	२०७८/०९/२९	१२,४३१,०४४	१११८८	२०७५/०६/१२
हरीओम आयल सटोर्स	२०७८/०८/०३	१८,०४९,९४५	२००४०	२०७७/०८/०७
जम्मा रकम		२१३,३०७,६११		

५.२४ तिर्न बाँकी लाभांशको विवरण

३२ आषाढ, २०७९ मा बैंकले तिर्न बाँकी लाभांशको विवरण देहाय बमोजिम रहेको छ:

आर्थिक वर्ष	रकम (रु.)
२०६६/६७*	४,३०५,६४६
२०६७/६८*	१,८४९,५६३
२०६८/६९*	१,१५२,८८०
२०६९/७०*	१,२९६,९९०
२०७०/७१*	१,६१४,०३२
२०७४/७५	२९,८०४,४६४
२०७५/७६	४५,९५९,४९८
२०७६/७७	१४,७९८,१८९
जम्मा	१००,७८१,२६२

*शेयर धितोको रूपमा रखिएको तथा अदालतमा मुद्दा चलिरहेको कारणले गर्दा आ.व. २०६६/६७ देखि आ.व. २०७०/७१ सम्मको लाभांश वितरण गर्न बाँकी रहेको छ ।

५.२५ ब्याज पूँजीकरण सम्बन्धि विवरण

आ.व. २०७८/७९ मा बैकले रु. १६७,३९२,९७८ बराबरको ब्याज पूँजीकरण गरेको छ । यस सम्बन्धि विस्तृत विवरण निम्न बमोजिम रहेको छ ।

ऋणीको नाम	पहिलो त्रयमास	दोस्रो त्रयमास	तेस्रो त्रयमास	चौथो त्रयमास	जम्मा ब्याज पूँजीकरण
मुनलाइट हाइड्रोपावर कम्पनी	२,१९६,९४५	१,८३४,७२८	३,११७,५७३	४,१६८,१७६	११,३१७,४२१
नुम्बुर हिमालय हाइड्रोपावर प्रा. लि.	१९,०५४,०३५	९,३२१,१९०	-	-	२८,३७५,२२४
पिपल्स हाइड्रोपावर कम्पनी प्रा. लि.	१५,०२८,३५७	१८,०६०,९२७	२०,२९९,३१२	२५,५९३,८६८	७८,९८२,४६५
नीलगिरी खोला हाइड्रोपावर कम्पनी प्रा. लि.	२,७६१,५१९	३,७५१,२६०	६,८१४,३७९	१०,३७५,९५९	२३,७०३,११७
इसुवा इनर्जि प्रा. लि.	-	-	४,७८३,५६२	५,६५३,२१७	१०,४३६,७७८
माथिल्लो मैलुङ खोला हाइड्रोपावर लिमिटेड	-	-	-	१४,५७७,९७२	१४,५७७,९७२
जम्मा	३९,०४०,८५६	३२,९६८,१०५	३५,०१४,८२६	६०,३६९,१९१	१६७,३९२,९७८

५.२६ अन्तर्राष्ट्रिय वित्त संगठनसंग सम्झौता

अन्तर्राष्ट्रिय व्यापार वित्त कार्यक्रमको लागि issuing बैकको रूपमा विश्व बैक समूहको एक सदस्य – अन्तर्राष्ट्रिय वित्त संगठनसंग बैकले सम्झौता गरेको छ । Issuing बैकको हैसियतले अन्तर्राष्ट्रिय वित्त संगठनले बैकलाई सम्झौता अनुसार confirmation facility प्रदान गर्ने छ जसलाई बैकको विभिन्न स्थानिय संस्थाहरू र देशको विकास आयोजनाहरूको वित्त व्यापारको आवश्यकता पुरा गर्नका लागि प्रयोग गरिनेछ ।

५.२७ कोभिड सम्बन्धि विवरण

विवरण	आषाढ ३२, २०७९ सम्म	
	ग्राहकको संख्या	रकम (रु.)
कुल असल कर्जा रकममा थप ०.३ प्रतिशत नोक्सानी व्यवस्था गरिएको रकम	-	५०८,८३५,५३१
निर्माणाधिन प्रोजेक्टहरूलाई प्रदान गरिएको कर्जाहरूमा मोराटोरियम अवधि थप गरिएको	१५	२,७९८,०१९,२९४
५ प्रतिशत नोक्सानी व्यवस्था गरी पुनरसंरचना वा पुनरतालिकीकरण गरिएको कर्जा	४१२	३,८९२,३९३,२२२
कोभिड प्रभावित ऋणीहरूको चालु पूँजी कर्जामा २० प्रतिशतसम्म थप कर्जा प्रवाहा गरिएकोमा ५ प्रतिशत कर्जा व्यवस्था गरी १ वर्ष सम्म कर्जाहरूको म्याद बढाइएको	५	६३,६६४,०९२
नेपाल राष्ट्र बैकको निर्देशन २(४४)(५) को व्यवस्था बमोजिम दुई वर्षसम्म सावँ तथा ब्याज भुक्तानी अवधि बढाइएको	३४	२,०३२,५३०,५१४

विवरण	आषाढ ३२, २०७९ सम्म	
	ग्राहकको संख्या	रकम (रु.)
पुनरकर्जा	१,६७४	५,२६५,१०२,७५३

विवरण	आषाढ ३२, २०७९ सम्म	
	ग्राहकको संख्या	रकम (रु.)
सहुलियतपूर्ण कर्जा	४,११०	७,७५६,६६१,१११

आ.व. २०७८/७९ को लेखा परिक्षण नगरिएको र लेखा परिक्षण गरिएको वित्तीय विवरणको तुलनात्मक विवरण

रकम रु. मा

वित्तीय अवस्थाको विवरण	लेखा परिक्षण नगरिएको प्रकाशित वित्तीय विवरण	लेखा परिक्षण भएको वित्तीय विवरण	भिन्नता		भिन्नताको कारणहरू
			रकम	%	
सम्पत्ति					
नगद तथा नगद समान	७,८९८,९८९,०२४	७,९२८,९८९,०२४	३०,०००,०००	०.३८	अन्य सम्पत्ति शीर्षकबाट नगद तथा नगद समान शीर्षकमा पुनर्वर्गीकरण गरिएको
नेपाल राष्ट्र बैंकमा रहेको मौज्जात तथा लिनु पर्ने	५,७३०,४४८,५३५	५,७३०,४४८,५३५	-	-	
बैंक तथा वित्तीय संस्थामा रहेको मौज्जात	३२०,३९३,२५५	३२०,३९३,२५५	-	-	
डेबिटिभ वित्तीय उपकरण	९९,६९४,३२३	९९,६९४,३२३	-	-	
अन्य व्यापारिक सम्पत्तिहरू	-	-	-	-	
बैंक तथा वित्तीय संस्थालाई दिएको कर्जा तथा सापट	६,४०३,३९४,९४२	६,४०३,३९४,९४२	-	-	
ग्राहकलाई दिएको कर्जा तथा सापट	९७८,७४३,३२२,७८२	९७८,५८७,३६३,२३२	(१६६,९५९,५५०)	(०.०९)	१. थप कर्जा नोक्सानी व्यवस्था २. थप आर्जित ब्याज आम्दानीको रिभर्सल
धितोपत्रमा लगानी	५७,३६८,९६९,७३२	५७,३६८,९६९,७३२	-	-	
चालु कर सम्पत्ति	२३२,६०९,०२९	२२९,०६५,२०३	(९९,५४३,८२६)	(४.९६)	१. अधिल्लो वर्षहरूको कर सम्पत्तिलाई अन्य सम्पत्ति शीर्षकमा पुनर्वर्गीकरण गरिएको २. नाफा रकममा परिवर्तन भएको कारण फरक कर दायित्वमा परिवर्तन
सहायक कम्पनीमा लगानी	५९,०००,०००	५९,०००,०००	-	-	
सम्बद्ध कम्पनीमा लगानी	-	-	-	-	
लगानी सम्पत्ति	२९३,३०७,६९२	२९३,३०७,६९२	-	-	
सम्पत्ति तथा उपकरण	३,०७७,०६८,३५५	३,०७७,०६८,३५५	-	-	
ख्याती र अमूर्त सम्पत्ति	७९,४९०,९७९	७९,४९०,९७९	-	-	
स्थान कर सम्पत्ति	-	-	-	-	
अन्य सम्पत्ति	४,२९७,९९८,६६८	४,३३४,७२७,९२७	९९७,५२८,४५९	२.७९	१. अधिल्लो वर्षहरूको कर सम्पत्तिलाई अन्य सम्पत्ति शीर्षकमा पुनर्वर्गीकरण गरिएको २. अन्य सम्पत्ति शीर्षकबाट नगद तथा नगद समान शीर्षकमा पुनर्वर्गीकरण गरिएको
कुल सम्पत्ति	२६४,३५७,९९८,४२८	२६४,३२७,०२३,५९०	(३०,९७४,९९८)	(०.०९)	माथि उल्लेख बमोजिमका कारण

वित्तीय अवस्थाको विवरण	लेखा परिक्षण नगरिएको प्रकाशित वित्तीय विवरण	लेखा परिक्षण भएको वित्तीय विवरण	भिन्नता		भिन्ताकारणहरू
			रकम	%	
दायित्व					
बैंक तथा वित्तीय संस्थाहरूलाई तिर्ने बाँकी	७,२३४,६४१,५०६	७,२३४,६४१,५०६	-	-	
नेपाल राष्ट्र बैंकलाई तिर्ने बाँकी	२४,९६५,१०२,७५३	२४,९६५,१०२,७५३	-	-	
डेभिन्चिभ वित्तीय उपकरण	१९,३५९,६०६	१९,३५९,६०६	-	-	
ग्राहकको निक्षेप	१९१,५५०,६४३,५८३	१९१,५५०,६४३,५८३	-	-	
तिर्ने बाँकी कर्जा सापटी	१,०२२,८००,०००	१,०२२,८००,०००	-	-	
चालु कर दायित्व	-	-	-	-	
व्यवस्था	-	-	-	-	
स्थान कर दायित्व	२३९,३६१,४९९	२३९,३६१,४९९	(१३८,९३२)	(०.०६)	कर दायित्वमा परिवर्तन
अन्य दायित्व	५,७४८,०५६,७५३	६,०३४,८९९,६८४	२८६,७६२,९३१	४.९९	१) कर्मचारी बोनस रकममा परिवर्तन २) थप खर्च लेखाङ्कनले गर्दा सिर्जित दायित्वहरूको कारण
जारी गरिएको ऋणपत्र	११,६६२,५५९,०००	११,६६२,५५९,०००	-	-	
सुरक्षण नराखिएको सहायक आवधिक दायित्व	-	-	-	-	
कुल दायित्व	२४२,४४२,५२४,६२०	२४२,७२९,१४९,४९९	२८६,६२४,७९९	०.१२	माथि उल्लेख बमोजिमका कारण
इक्विटी					
शेयर पूँजी	१२,५२४,४२६,८३५	१२,५२४,४२६,८३५	-	-	
शेयर प्रिमियम	-	-	-	-	
संचित मुनाफा	१,६०६,८१०,९२१	१,३५९,६६८,४८०	(२४६,९४२,४४१)	(१५.३७)	नाफा रकममा परिवर्तन भएको कारण
जगेडा तथा कोषहरू	७,७८४,२३६,०५२	७,७९३,५७८,७७६	(७०,६५७,२७६)	(०.९१)	नाफा रकममा परिवर्तन भएको कारण
कुल इक्विटी	२१,९१५,४७३,८०८	२१,५९७,८७४,०९२	(३१७,५९९,७१६)	(१.४५)	माथि उल्लेख बमोजिमका कारण
कुल दायित्व र इक्विटी	२६४,३५७,९९८,४२८	२६४,३२७,०२३,५१०	(३०,९७४,९१८)	(०.०१)	माथि उल्लेख बमोजिमका कारण

रकम रु. मा

नाफा नोक्सान विवरण	लेखा परिक्षण नगरिएको प्रकाशित वित्तीय विवरण	लेखा परिक्षण भएको वित्तीय विवरण	भिन्नाता		भिन्नाताको कारणहरू
			रकम	%	
ब्याज आम्दानी	२१,००८,९५९,२४५	२०,६७७,५६३,९७५	(३३१,३९५,२७०)	(१.५८)	प्रोद्भावी आधारमा ब्याज आम्दानीको लेखाङ्कन रकममा परिवर्तन भएको कारण
ब्याज खर्च	१३,९७०,८३५,८७५	१४,०८०,७१६,४६०	१०९,८८०,५८५	०.७९	NFRS 16 (लिज) बमोजिम लेखाङ्कन गरिएको वित्त खर्च (Finance cost) लाई अन्य ब्याज खर्च शीर्षकमा प्रस्तुत गरिएको कारण
खुद ब्याज आम्दानी	७,०३८,१२३,३७०	६,५९६,८४७,५१५	(४४१,२७५,८५५)	(६.२७)	माथि उल्लेख बमोजिमका कारण
शुल्क तथा कमिशन आम्दानी	१,५००,९४५,६५९	१,५०५,५९२,३२३	४,६४६,६६४	०.३१	थप आम्दानी लेखाङ्कनको कारण
शुल्क तथा कमिशन खर्च	२८५,८८८,९६९	२८५,८८८,९६९	-	-	
खुद शुल्क तथा कमिशन आम्दानी	१,२१५,०५६,६९०	१,२१९,७०३,३५४	४,६४६,६६४	०.३८	माथि उल्लेख बमोजिमका कारण
खुद ब्याज, शुल्क तथा कमिशन आम्दानी	८,२५३,९८०,०६०	७,८१६,५५०,८६९	(४३६,६२९,१९२)	(५.२९)	माथि उल्लेख बमोजिमका कारण
खुद व्यापारिक आम्दानी	४४२,९२६,६८१	४४२,९२६,६८१	-	-	
अन्य संचालन आम्दानी	५३२,४८९,९००	५३२,४८९,९००	-	-	
जम्मा संचालन आम्दानी	९,२२८,५९६,६४१	८,७९१,९६७,४५०	(४३६,६२९,१९१)	(४.७३)	माथि उल्लेख बमोजिमका कारण
कर्जा तथा अन्य हानीको नोक्सानी व्यवस्था/(फिल्टो)	४४६,९०६,९३१	६०७,४७१,२११	१६०,५६४,२८०	३५.९३	थप कर्जा नोक्सानी व्यवस्था
खुद संचालन आम्दानी	८,७८१,६८९,७१०	८,१८४,४३८,२३८	(५९७,१९३,४७२)	(६.८०)	माथि उल्लेख बमोजिमका कारण
कर्मचारी खर्च	२,७२३,७३३,००४	२,६८५,०१५,४४४	(३८,७१७,५६०)	(१.४२)	१) उपदान तथा अनुपयोग संचित विदा वापत तिर्नु पर्ने रकममा परिवर्तन २) कर्मचारी बीनस रकममा परिवर्तन
अन्य संचालन खर्च	१,१५६,१८८,९५९	८२७,८५५,८३१	(३२८,३३३,१२८)	(२८.३०)	संचालित पट्टा (लिज) खर्चलाई वित्त खर्च र हासकट्टी खर्चमा पुर्नवर्गीकरण गरिएको कारण
हासकट्टी र परिषोधन	१६६,७२५,०५७	४०५,०७२,२८३	२१८,३४७,२२६	११६.९४	संचालित पट्टा (लिज) खर्चलाई वित्त खर्च र हासकट्टी खर्चमा पुर्नवर्गीकरण गरिएको कारण
संचालन मुनाफा	४,७१५,०४२,६९०	४,२६६,५५२,६८०	(४४८,४९०,०१०)	(९.५१)	माथि उल्लेख बमोजिमका कारण
गैर संचालन आम्दानी	८,६०९,६२०	८,६०९,६२०	-	-	
गैर संचालन नोक्सानी	१६,६९४,२३९	१६,६९४,२३९	-	-	
आय कर अधिको नाफा	४,७०६,९५८,०७१	४,२५८,४६८,०६१	(४४८,४९०,०१०)	(९.५३)	माथि उल्लेख बमोजिमका कारण
आयकर	१,४८७,२१६,६२२	१,३५६,००४,०१९	(१३१,२१२,६०३)	(८.८२)	नाफा रकममा परिवर्तन भएको कारण फरक
यस अवधिको नाफा/(नोक्सान)	३,२१९,७४१,४४९	२,९०२,४६४,०४२	(३१७,२७७,४०७)	(९.८५)	माथि उल्लेख बमोजिमका कारण
अन्य विस्तृत आम्दानी	(१,५९७,३८१,८९१)	(१,५९७,७०४,९९९)	(३२२,३०८)	०.०२	विमाङ्कित घाटा तथा स्थगनकर आयको लेखाङ्कन रकममा फरक
कुल विस्तृत आम्दानी	१,६२२,३५९,५५८	१,३०४,७५९,८४४	(३१७,५९९,७१४)	(१९.५८)	माथि उल्लेख बमोजिमका कारण
बाँड्न योग्य नाफा					
खुद नाफा वा नोक्सान विवरण बमोजिम नाफा/(नोक्सान)	३,२१९,७४१,४४९	२,९०२,४६४,०४२	(३१७,२७७,४०७)	(९.८५)	
जोड/(घटाउ): नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम नियमनकारी समायोजन	(१,७६७,८४२,०९३)	(१,६९७,५०७,१२५)	७०,३४४,९६८	(३.९८)	नाफा रकममा परिवर्तन भएको कारण बैधानिक साधारण जगेडा कोष तथा संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा गरिएको रकममा परिवर्तन
नियमनकारी समायोजन पछिको बाँकि नाफा/(नोक्सान)	१,४५१,८९९,३५६	१,२०४,९५६,९१८	(२४६,९४२,४३८)	(१७.०१)	माथि उल्लेख बमोजिमका कारण

लेखा परिक्षण नगरिएको वित्तीय विवरण

रकम रु. मा

वित्तीय अवस्थाको विवरण	यस वर्ष (चौथो त्रयमासमा)	गत वर्ष (चौथो त्रयमासमा)
सम्पत्ति		
नगद तथा नगद समान	७,८९८,९८९,०२४	५,९७६,०५५,५८८
नेपाल राष्ट्र बैंकमा रहेको मौज्जात तथा लिनु पर्ने	५,७३०,४४८,५३५	७,७४०,६४९,९९२
बैंक तथा वित्तीय संस्थामा रहेको मौज्जात	३२०,३९३,२५५	३,३०८,७०८,३६५
डेरिभेटिभ वित्तीय उपकरण	९९,६९४,३२३	९४६,९४०,५५६
अन्य व्यापारिक सम्पत्तिहरू	-	-
बैंक तथा वित्तीय संस्थालाई दिएको कर्जा तथा सापट	६,४०३,३९४,९४२	६,०२७,८६२,००३
ग्राहकलाई दिएको कर्जा तथा सापट	९७८,७५४,३२२,७८२	९५८,५७९,२३५,०९४
धितोपत्रमा लगानी	५७,३६८,९६९,७३२	४९,८२५,२९३,७७०
चालु कर सम्पत्ति	२३२,६०९,०२९	९२७,२९८,८४६
सहायक कम्पनीमा लगानी	५९,०००,०००	५९,०००,०००
सम्बद्ध कम्पनीमा लगानी	-	-
लगानी सम्पत्ति	२९३,३०७,६९२	२९९,०४२,०९८
सम्पत्ति तथा उपकरण	३,०७७,०६८,३५५	९,४५९,९३९,८०३
ख्याती र अमूर्त सम्पत्ति	७९,४९०,९७९	८९,५०९,२४५
स्थगन कर सम्पत्ति	-	-
अन्य सम्पत्ति	४,२९७,९९८,६६८	३,४६०,६०९,६९३
कुल सम्पत्ति	२६४,३५७,९९८,४२८	२२९,०६८,०३२,८९४
दायित्व		
बैंक तथा वित्तीय संस्थाहरूलाई तिर्न बाँकी	७,२३४,६४९,५०६	७,७९७,०९९,२४४
नेपाल राष्ट्र बैंकलाई तिर्न बाँकी	२४,९६५,९०२,७५३	५,८५९,९०६,९९०
डेरिभेटिभ वित्तीय उपकरण	९९,३५९,६०६	९४,५९७,३०३
ग्राहकको निक्षेप	९९९,५५०,६४३,५८३	९८०,९२४,००९,३२४
तिर्न बाँकी कर्जा सापटी	९,०२२,८००,०००	-
चालु कर दायित्व	-	-
व्यवस्था	-	-
स्थगन कर दायित्व	२३९,३६९,४९९	९६६,७९९,२२९
अन्य दायित्व	५,७४८,०५६,७५३	४,९४९,५०३,५५८
जारी गरिएको ऋणपत्र	९९,६६२,५५९,०००	८,९६२,५५९,०००
सुरक्षण नराखिएको सहायक आवधिक दायित्व	-	-
कुल दायित्व	२४२,४४२,५२४,६२०	२०८,६६६,२२६,५६८
इक्विटी		
शेयर पूँजी	९२,५२४,४२६,८३५	९०,९६२,२९९,९९९
शेयर प्रिमियम	-	-
संचित मुनाफा	९,६०६,८९०,९२९	९,८०८,६२८,८००
जगेडा तथा कोषहरू	७,७८४,२३६,०५२	७,६३०,८७८,३२६
कुल इक्विटी	२९,९९५,४७३,८०८	२०,४०९,८०६,३२६
कुल दायित्व र इक्विटी	२६४,३५७,९९८,४२८	२२९,०६८,०३२,८९४

नाफा नोक्सान विवरण	यस वर्ष		गत वर्ष	
	यस त्रयमासमा	यस त्रयमास सम्ममा	यस त्रयमासमा	यस त्रयमास सम्ममा
ब्याज आम्दानी	६,६२१,५९८,०२८	२१,००८,९५९,२४५	४,०२७,७३८,७७६	१४,९४९,२०५,४२१
ब्याज खर्च	४,३४४,८३१,१२९	१३,९७०,८३५,८७५	२,४५०,६४८,६६०	९,४३८,९९८,९८४
खुद ब्याज आम्दानी	२,२७६,७६६,८९९	७,०३८,१२३,३७०	१,५७७,०९०,११६	५,५१०,२०६,४३७
शुल्क तथा कमिशन आम्दानी	३९२,५०८,०५२	१,५००,९४५,६५९	३४३,२९१,८७६	१,३३७,१०१,२९७
शुल्क तथा कमिशन खर्च	५९,९८८,९८२	२८५,८८८,९६९	२५,३७५,४३१	२०४,४९३,०७०
खुद शुल्क तथा कमिशन आम्दानी	३३२,५१९,०७०	१,२१५,०५६,६९०	३१७,९१६,४४५	१,१३२,६०८,२२७
खुद ब्याज, शुल्क तथा कमिशन आम्दानी	२,६०९,२८५,९६९	८,२५३,१८०,०६०	१,८९५,००६,५६१	६,६४२,८१४,६६४
खुद व्यापारिक आम्दानी	८७,८९२,४२९	४४२,९२६,६८१	१७९,५६०,४७०	७७७,६४०,२७३
अन्य संचालन आम्दानी	८,८६०,४६८	५३२,४८९,९००	४९८,८८७,५२३	१,०४२,३६०,८४४
जम्मा संचालन आम्दानी	२,७०६,०३८,८६६	९,२२८,५९६,६४१	२,५७३,४५४,५५४	८,४६२,८१५,७८१
कर्जा तथा अन्य हानीको नोक्सानी व्यवस्था/(फिर्ता)	१७,२१४,१९२	४४६,९०६,९३१	३८१,०७३,५१४	७९३,०६९,०६९
खुद संचालन आम्दानी	२,६८८,८२४,६७४	८,७८१,६८९,७१०	२,१९२,३८१,०४०	७,६६९,७४६,७१२
कर्मचारी खर्च	५९४,७९४,८२०	२,७२३,७३३,००४	६७०,५००,३५८	२,३६८,२४१,३८१
अन्य संचालन खर्च	३५०,३०१,५३६	१,१५६,१८८,९५९	२८८,७१०,४५१	९३२,१३७,९८५
हासकट्टी र परिषोधन	४९,०७८,४७१	१८६,७२५,०५७	५०,३८८,९०३	२०२,६४१,८३०
संचालन मुनाफा	१,६९४,६४९,८४७	४,७१५,०४२,६९०	१,१८२,७८१,३२८	४,१६६,७२५,५१६
गैर संचालन आम्दानी	९९९,९००	८,६०९,६२०	८७,९३८	५४०,४४९
गैर संचालन नोक्सानी	(१५०,०००)	१६,६९४,२३९	-	२४,६७९
आय कर अधिको नाफा	१,६९५,७९९,७४७	४,७०६,९५८,०७१	१,१८२,८६९,२६६	४,१६७,२४१,२८६
आयकर				
चालु कर	६०५,४३२,५०८	१,५२८,०२८,९२२	४०८,५८३,४८६	१,३२७,७१६,९८५
स्थगन कर	(४०,८१२,३००)	(४०,८१२,३००)	(१५,३०४,०४२)	(१५,३०४,०४२)
यस अवधिको नाफा/(नोक्सान)	१,१३१,१७९,५३९	३,२१९,७४१,४४९	७८९,५८९,८२२	२,८५४,८२८,३४३
अन्य विस्तृत आम्दानी	(७७८,०६८,७५२)	(१,५९७,३८९,८९०)	(३८९,६५१,९४१)	१,८०८,१०३,०५४
कुल विस्तृत आम्दानी	३५३,११०,७८७	१,६२२,३५१,५५९	३९९,९३७,८८१	४,६६२,९३१,३९७
आधारभुत प्रति शेयर आम्दानी	३५.०७	२५.७१	२४.७४	२२.७९
डाइलुटेड प्रति शेयर आम्दानी	३५.०७	२५.७१	२४.७४	२२.७९
बाँड्न योग्य नाफा				
खुद नाफा वा नोक्सान विवरण बमोजिम नाफा/(नोक्सान)		३,२१९,७४१,४४९		२,८५४,८२८,३४३
जोड/(घटाउ): नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम नियमनकारी समायोजन		(१,२५९,५२०,१११)		(१,०८५,१५२,०४५)
नियमनकारी समायोजन पछिको बाँकी नाफा/(नोक्सान)		१,९६०,२२१,३३८		१,७६९,६७६,२९८
अनुपातहरू				
पूँजी/जोखिम भारित सम्पत्ति	१३.१३%	१३.१३%	१३.३६%	१३.३६%
निष्कृत्य कर्जा/कुल कर्जा	१.०३%	१.०३%	१.००%	१.००%
कुल कर्जा वापत जोखिम व्यवस्था/कुल निष्कृत्य कर्जा	१८९.००%	१८९.००%	१९२.४७%	१९२.४७%
कोषको लागत	७.५५%	७.५५%	४.९८%	४.९८%
कुल कर्जा/कुल निक्षेप	८७.२१%	८७.२१%	८३.३२%	८३.३२%
आधार दर	९.४५%	९.४५%	७.१६%	७.१६%
ब्याज दर अन्तर	४.३७%	४.३७%	३.७०%	३.७०%
इक्विटीमा प्रतिफल	२०.७६%	१५.२२%	१७.०२%	१५.६८%
सम्पत्तिमा प्रतिफल	१.७८%	१.३१%	१.५५%	१.४३%

प्रमुख सूचकाङ्कहरू

क्र.स.	विवरण	सूचकाङ्क	आ.व.	आ.व.	आ.व.	आ.व.	आ.व.
			२०७४/७५	२०७५/७६	२०७६/७७	२०७७/७८	२०७८/७९
१	खुद नाफा/कुल आमदानी	प्रतिशत	१६.७०%	१५.४९%	१२.४८%	१५.७७%	१२.५३%
२	प्रति शेयर आमदानी						
	क) आधारभुत प्रति शेयर आमदानी	रु.	२६.४५	२३.०७	१९.५५	२२.७९	२३.१७
	ख) डाइलुटेड प्रति शेयर आमदानी	रु.	२६.४५	२३.०७	१९.५५	२२.७९	२३.१७
३	प्रति शेयर बाजार मूल्य	रु.	३००.००	३१८.००	२९६.००	५०४.००	३०३.००
४	मूल्य आमदानी अनुपात (PE Ratio)	अनुपात	११.३४	१३.७९	१५.१४	१९.३५	१३.०७
५	शेयर पूँजीमा बोनस लाभांश	प्रतिशत	५.००%	१०.००%	१२.००%	१४.२५%	१२.५०%
६	शेयर पूँजीमा नगद लाभांश भुक्तानी	प्रतिशत	८.१६%	१५.२६%	३.००%	०.७५%	०.६६%
७	ब्याज आमदानी/कर्जा तथा सापट	प्रतिशत	१०.८६%	११.१४%	११.१४%	८.१८%	९.८५%
८	कर्मचारी खर्च/कुल संचालन खर्च	प्रतिशत	५९.५६%	६०.६४%	६२.१९%	६३.८८%	६३.८७%
९	ब्याज खर्च/कुल निक्षेप तथा सापटी	प्रतिशत	७.३३%	७.३२%	७.२८%	५.५४%	६.७३%
१०	सटही घटबढ आमदानी/कुल आमदानी	प्रतिशत	२.३४%	३.००%	२.६८%	२.७३%	२.१६%
११	कर्मचारी बोनस/कुल कर्मचारी खर्च	प्रतिशत	२७.९४%	२१.७०%	१६.१२%	१९.५५%	१७.६२%
१२	खुद नाफा/कर्जा तथा सापट	प्रतिशत	२.१७%	२.०६%	१.६५%	१.७०%	१.५४%
१३	खुद नाफा/कुल सम्पत्ति	प्रतिशत	१.५९%	१.४९%	१.२६%	१.२५%	१.१०%
१४	कुल कर्जा/निक्षेप	प्रतिशत	८६.०८%	८९.६५%	८९.०४%	९०.६०%	९६.०८%
१५	कुल संचालन खर्च/कुल सम्पत्ति	प्रतिशत	१.५२%	१.८४%	२.०३%	१.६२%	१.५९%
१६	जोखिम भारित सम्पत्तिमा पूँजीकोषको पर्याप्तता						
	क) Common Equity Tier 1 पूँजी	प्रतिशत	१०.९९%	१०.११%	९.२६%	८.५२%	९.०४%
	ख) प्राथमिक पूँजी	प्रतिशत	१०.९९%	१०.११%	९.२६%	८.५२%	९.०४%
	ग) पूरक पूँजी	प्रतिशत	१.१३%	२.५९%	३.९१%	४.८४%	३.९६%
	घ) कुल पूँजीकोष	प्रतिशत	१२.१२%	१२.७०%	१३.१७%	१३.३६%	१३.००%
१७	तरलता (CRR)	प्रतिशत	६.३७%	४.५६%	५.०३%	३.५४%	३.२३%
१८	निष्क्रिय कर्जा/कुल कर्जा	प्रतिशत	१.०९%	०.७५%	१.३८%	१.००%	१.०७%
१९	आधार दर	प्रतिशत	११.१६%	१०.५७%	९.०३%	७.१६%	९.४५%
२०	जोखिम भारित ब्याजदर अन्तर	प्रतिशत	३.५३%	३.७२%	४.८१%	३.७०%	४.३७%
२१	बुक नेटवर्थ (रु. अर्बमा)	रु.	१३.७०	१५.०३	१६.०१	२०.४०	२१.५९
२२	कुल शेयर	संख्या	८४,६४३,८५३	८८,८७६,०४५	९७,८७७,६७१	१०९,६२२,९९२	१२५,२४४,२६८
२३	कुल कर्मचारी	संख्या	१,२२१	१,६४५	१,८८७	१,८६२	१,८९३
२४	अन्य						
	क) प्रति कर्मचारी कारोबार (रु. लाखमा)	रु.	२,८९१	१,४१३	१,४६२	१,८९६	२,०३५
	ख) कर्मचारी खर्च/कुल आमदानी	प्रतिशत	९.५२%	११.५९%	१२.५५%	१३.०८%	११.५९%
	ग) शाखा	संख्या	१२१	१५९	१८६	१८९	१९०

धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को नियम २६ को उपनियम (२) संग सम्बन्धित अनुसूची १५ बमोजिमको विवरण

१. सञ्चालक समितिको प्रतिवेदन : माथि समावेश गरिएको छ ।
२. लेखापरीक्षकको प्रतिवेदन : प्रस्तुत प्रतिवेदनको सम्बन्धित शीर्षकमा उल्लेख गरिएको ।
३. लेखापरीक्षण भएको वित्तीय विवरण : एकीकृत वित्तीय अवस्थाको विवरण, एकीकृत नाफा नोक्सान विवरण, एकीकृत अन्य विस्तृत आम्दानीको विवरण, एकीकृत इक्विटीमा भएको परिवर्तनको विवरण, एकीकृत नगद प्रवाह विवरण तथा सम्बद्ध अनुसूचीहरू प्रस्तुत प्रतिवेदनको सम्बन्धित शीर्षकमा उल्लेख गरिएको ।
४. कानुनी कारवाही सम्बन्धी विवरण
 - क. गत आ.व. मा बैंकले तथा बैंकका विरुद्धमा सामान्य व्यावसायिक कारोबार सम्बन्धी मुद्दा बाहेक अन्य मुद्दा नरहेको ।
 - ख. बैंकको संस्थापक वा सञ्चालकले वा संस्थापक वा सञ्चालकको विरुद्धमा प्रचलित नियमको अवज्ञा वा फौजदारी अपराध गरेको सम्बन्धमा मुद्दा दायर भएको कुनै जानकारी प्राप्त नभएको ।
 - ग. कुनै संस्थापक वा सञ्चालक विरुद्ध आर्थिक अपराध गरेको सम्बन्धमा मुद्दा दायर भएको कुनै जानकारी प्राप्त नभएको ।
५. संगठित संस्थाको शेयर कारोबार तथा प्रगतिको विश्लेषण
 - क. धितोपत्र बजारमा संगठित संस्थाको शेयरको कारोबार सम्बन्धमा व्यवस्थापनको धारणा ।

शेयर कारोबारमा हुने उतार चढाव खुल्ला बजारले प्रतिपादित गरेको मूल्य तथा मान्यता अनुरूप हुने भएकाले यस सम्बन्धमा व्यवस्थापनको धारणा तटस्थ रहेको ।
 - ख. गत वर्षको प्रत्येक त्रैमासिक अवधिमा बैंकको कारोबार भएको शेयरको अधिकतम, न्यूनतम र अन्तिम शेयर मूल्यका साथै कुल कारोबार शेयर संख्या र कारोबार भएको दिन सम्बन्धी जानकारी :

आश्विन मसान्त २०७८		पौष मसान्त २०७८	
अधिकतम मूल्य	रु. ६०५	अधिकतम मूल्य	रु. ५३५.३०
न्यूनतम मूल्य	रु. ४४९	न्यूनतम मूल्य	रु. ४०५
अन्तिम मूल्य	रु. ४५९	अन्तिम मूल्य	रु. ४५९
कारोबार संख्या	४६,९९२	कारोबार संख्या	२५,४२४
शेयर कारोबार दिन	५७ दिन	शेयर कारोबार दिन	५९ दिन
चैत्र मसान्त २०७८		आषाढ मसान्त २०७९	
अधिकतम मूल्य	रु. ४८६.३०	अधिकतम मूल्य	रु. ४०८
न्यूनतम मूल्य	रु. ३८५	न्यूनतम मूल्य	रु. २८८.२०
अन्तिम मूल्य	रु. ३९५	अन्तिम मूल्य	रु. ३०३
कारोबार संख्या	९९,४९४	कारोबार संख्या	९५,५२८
शेयर कारोबार दिन	५८ दिन	शेयर कारोबार दिन	६४ दिन

६. समस्या र चुनौती

क. आन्तरिक समस्या तथा चुनौती

- बढ्दो प्रतिस्पर्धाका कारण दक्ष जनशक्तिको अभाव तथा बैकका विद्यमान जनशक्तिलाई समेत Retain गर्ने चुनौती,
- दक्ष जनशक्तिको विकास गर्नु तथा उत्प्रेरित गर्न चुनौती,
- गुणस्तरीय कर्जा लगानी व्यवस्थापन सम्बन्धी चुनौती,
- सूचना प्रविधिको विकास सँगसँगै यससँग जोडिएका संचालन जोखिमहरूको चुनौती,
- गैर-ब्याज आम्दानी बढाउन चुनौती,
- बढ्दो सञ्चालन लागत तथा कर्मचारी खर्च,
- घटदो स्प्रेड दर,
- आयमा विविधिकरण ल्याउन चुनौती,
- उपयुक्त लगानीका क्षेत्र पहिचान गर्न तथा शाखाहरूको वृद्धि सँगसँगै संचालन जोखिम व्यवस्थापन चुनौतीपूर्ण ।

ख. बाह्य समस्या तथा चुनौती

- तरलता, लगानीयोग्य रकमको अभाव तथा त्यसको नीतिगत अन्यायबाट आउने बजार जोखिम तथा वित्त व्यवस्थापनका चुनौतीहरू,
- विदेशी विनिमय कारोबारका क्रममा विनिमय दरमा हुने परिवर्तनबाट हुनसक्ने जोखिम,
- मुद्रास्फीति तथा ब्याजदर बीच सामञ्जस्यता कायम नहुनु,
- बैकिङ्ग क्षेत्रमा देखिएको तीव्र प्रतिस्पर्धा,
- शेयर बजारमा देखिने आकस्मिक उतारचढाव,
- लगानीका सीमित अवसरहरू ।

७. संस्थागत सुशासन

प्रस्तुत प्रतिवेदनको सम्बन्धित शीर्षकमा उल्लेख गरिएको ।

८. विवरणपत्रमा प्रक्षेपण गरिएका र लेखापरीक्षण भएको विवरणमा बीस प्रतिशत वा सो भन्दा बढी फरक सम्बन्धी विवरण ।

बैकले "१०.७५% एस.बि.एल. डिबेन्चर २०८९" जारी गर्दा नेपाल धितोपत्र बोर्डबाट मिति २०७९/०२/२६ मा स्वीकृत विवरणपत्र अनुसारको प्रक्षेपित विवरण भन्दा वास्तविक लेखापरीक्षण भएको विवरणमा २० प्रतिशत भन्दा बढी भिन्नता र सो को कारण निम्नानुसार रहेको छ ।

अणपत्र जारी गर्दाको प्रक्षेपित वित्तीय विवरण र लेखापरीक्षण भएको वित्तीय विवरण बीचको तुलना

रकम रु. हजारमा

विवरण	लेखापरीक्षण भएको वित्तीय विवरण	प्रक्षेपित वित्तीय विवरण	भिन्नता (%)	२० प्रतिशत भन्दा बढी भिन्नता हुनुको कारण
सम्पत्ति				
नगद तथा नगद समान	७,९२८,९८९	३,७३९,०९२	११२.०६%	नियमित बैकिङ्ग कारोबार
नेपाल राष्ट्र बैंकमा रहेको मौज्जात तथा लिनु पर्ने	५,७३०,४४९	१०,७५८,३८९	-४६.७४%	नियमित बैकिङ्ग कारोबार
बैंक तथा वित्तीय संस्थामा रहेको मौज्जात	३२०,३९३	१,६५४,३५४	-८०.६४%	नियमित बैकिङ्ग कारोबार
डेबिभेन्चर वित्तीय उपकरण	९९,६९४	५५,०४४	-६४.२२%	प्रक्षेपित वित्तीय विवरण डेबिभेन्चर वित्तीय उपकरणहरूलाई खुद मूल्यमा प्रस्तुत गरिएको
अन्य व्यापारिक सम्पत्तिहरू	-	-		
बैंक तथा वित्तीय संस्थालाई दिएको कर्जा तथा सापट	६,४०३,३९४	६,९१३,३६९	-७.३८%	
ग्राहकलाई दिएको कर्जा तथा सापट	१७८,५८७,३६३	१८१,८७४,६९३	-१.८१%	
धितोपत्रमा लगानी	५७,३६८,९६२	४०,३९२,४२०	४२.३९%	नियमित बैकिङ्ग कारोबार
चालु कर सम्पत्ति	२२९,०६५	१५४,४९२	४३.९७%	नियमित बैकिङ्ग कारोबार
सहायक कम्पनीमा लगानी	५९,०००	५९,०००		
सम्बद्ध कम्पनीमा लगानी	-	-		
लगानी सम्पत्तिहरू	२९३,३०८	३३९,२९२	-३७.९३%	नियमित बैकिङ्ग कारोबार
सम्पत्ति तथा उपकरण	३,०७७,०६८	१,९२८,०३५	५९.६०%	NFRS 16 - पढा (लिज) लागु भएको हुँदा सो बमोजिम लेखाङ्कन गरिएको
ख्याती र अमूर्त सम्पत्ति	७९,४९९	१००,९२६	-२९.९७%	नियमित बैकिङ्ग कारोबार
स्थगन कर सम्पत्ति	-	-		
अन्य सम्पत्ति	४,३३४,७२७	२,५६४,७७८	६९.०९%	नियमित बैकिङ्ग कारोबार
कुल सम्पत्ति	२६४,३२७,०२४	२५०,४४५,७९८	५.५४%	

विवरण	लेखापरीक्षण भएको वित्तीय विवरण	प्रक्षेपित वित्तीय विवरण	भिन्नता (%)	२० प्रतिशत भन्दा बढी भिन्नता हुनुको कारण
दायित्व				
बैंक तथा वित्तीय संस्थाहरूलाई तिर्न बाँकी	७,२३४,६४२	८,२७८,३१७	-१२.६१%	
नेपाल राष्ट्र बैंकलाई तिर्न बाँकी	२४,९६५,१०३	८,३९७,९८८	१९७.२७%	नेपाल राष्ट्र बैंक बाट प्राप्त पुर्नकर्जा र स्थायी तरलता सुविधाका कारणले
डेभिन्टिम वित्तीय उपकरण	१९,३६०	-		प्रक्षेपित वित्तीय विवरण डेभिन्टिम वित्तीय उपकरणहरूलाई खुद मूल्यमा प्रस्तुत गरिएको
ग्राहकको निक्षेप	१९१,५५०,६४४	१९४,०८३,७२०	-१.३१%	
तिर्न बाँकी कर्जा सापटी	१,०२२,८००	९८०,०००	४.३७%	
चालु कर दायित्व	-	-		
व्यवस्था	-	-		
स्थगन कर दायित्व	२३९,२२३	७७९,५४०	-६९.३१%	कर दायित्वमा परिवर्तन
अन्य दायित्व	६,०३४,८२०	३,६३९,०६०	६५.८३%	नियमित बैकिङ्ग कारोबार
जारी गरिएको ऋणपत्र	११,६६२,५५९	११,६६२,५५९		
सुरक्षण नराखिएको सहायक आवधिक दायित्व	-	-		
कुल दायित्व	२४२,७२९,१४९	२२७,८२१,१८४	१०.५५%	
इक्विटी				
शेयर पूँजी	१२,५२४,४२७	१२,५२४,४२७		
शेयर प्रिमियम	-	-		
संचित मुनाफा	१,३५९,८६८	२,११५,२६७	-३५.७१%	संचित मुनाफाबाट नियमकारी कोषमा रकमान्तरण गरिएकोमा परिवर्तन र नाफा रकममा परिवर्तन
जग्गा तथा कोषहरू	७,७१३,५७९	७,९८४,९२०	-३.४०%	
कुल इक्विटी	२१,५९७,८७४	२२,६२४,६१४	-४.५४%	
कुल दायित्व र इक्विटी	२६४,३२७,०२४	२५०,४४५,७९८	५.५४%	

रकम रु. हजारमा

विवरण	लेखापरिक्षण भएको वित्तीय विवरण	प्रक्षेपित वित्तीय विवरण	भिन्नता (%)	२० प्रतिशत भन्दा बढी भिन्नता हुनुको कारण
व्याज आम्दानी	२०,६७७,५६४	२०,४६१,६०८	१.०६%	
व्याज खर्च	१४,०८०,७१६	१३,८०१,३८०	२.०२%	
खुद व्याज आम्दानी	६,५९६,८४८	६,६६०,२२७	-०.९५%	
शुल्क तथा कमिशन आम्दानी	१,५०५,५९२	१,४९८,७८६	०.४५%	
शुल्क तथा कमिशन खर्च	२८५,८८९	२४१,५७१	-१८.३५%	
खुद शुल्क र कमिशन आम्दानी	१,२१९,७०३	१,२५७,२१५	-२.९८%	
खुद व्याज, शुल्क र कमिशन आम्दानी	७,८१६,५५१	७,९१७,४४२	-१.२७%	
खुद व्यापारिक आम्दानी	४४२,९२७	५१८,११३	-१४.५१%	
अन्य संचालन आम्दानी	५३२,४९०	४५२,१३३	१७.७७%	
जम्मा संचालन आम्दानी	८,७९१,९६७	८,८८७,६८८	-१.०८%	
कर्जाको जोखिम व्यवस्था/(फिती) तथा अन्य नोक्सानी	६०७,४७१	१२५,३७९	-३८४.५१%	कर्जा नोक्सानी व्यवस्था थप गरिएको
खुद संचालन आम्दानी	८,१८४,४९६	८,७६२,३१०	-६.५९%	
कर्मचारी खर्च	२,६८५,०१५	२,८२९,१५०	५.०९%	
अन्य संचालन खर्च	८२७,८५६	१,१०१,१४९	२४.८२%	खर्चमा मित्तव्ययीता अपनाएको कारण
ह्यासकट्टी र परिषोधन	४०५,०७२	२३९,३८४	-६९.२१%	सम्पत्ति तथा उपकरणमा भएको बृद्धि एवं NFRS 16 बमोजिम पट्टा (लिज) को लेखाङ्कन लागु गरिएको
संचालन मुनाफा	४,२६६,५५३	४,५९२,६२८	-७.१०%	
गैर संचालन आम्दानी	८,६१०	-		गैर संचालन आम्दानी प्रक्षेपित विवरण अनुरूप नभएको
गैर संचालन नोक्सानी	१६,६९४	-		गैर संचालन नोक्सानी प्रक्षेपित विवरण अनुरूप नभएको
आय कर अधिको नाफा	४,२५८,४६८	४,५९२,६२८	-७.२८%	
आयकर				
चालु कर	१,३९६,८१६	१,४०३,४५३	-०.४७%	
स्थगन कर	(४०,८१२)	-		स्थगन कर गणना छुट्टै गरिएको कारणले
यस अवधिको नाफा/(नोक्सान)	२,९०२,४६४	३,१८९,१७४	-८.९९%	

कम्पनी ऐन, २०६३ को दफा १०८ बमोजिमका अतिरिक्त विवरणहरू

- (क) लेखापरीक्षण प्रतिवेदनमा कुनै कैफियत उल्लेख भएको भए सो उपर सञ्चालक समितिको प्रतिक्रिया कुनै सारभूत कैफियत नभएको ।
- (ख) लाभांश बाँडफाँड गर्न सिफारिस गरिएको रकम
नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात आ.व २०७८/७९ को लागि शेयरधनीहरूलाई बैंकको हालको चुक्ता पूँजी रु. १२,५२,४४,२६,८३९/- को १२.५० प्रतिशत अर्थात रु. १,५६,५५,५३,३५४/- (अक्षरेपी एक अर्ब छपन्न करोड पचपन्न लाख त्रिपन्न हजार तीन सय चौवन्न रुपैया मात्र) बराबरको बोनस शेयर तथा ०.६६ प्रतिशत अर्थात रु. ८,२३,९७,५४५/- (अक्षरेपी आठ करोड तेईस लाख सन्तानब्बे हजार पाँच सय पैतालीस रुपैया मात्र) बराबरको नगद लाभांश (बोनस शेयर कर प्रयोजनका लागि मात्र) प्रदान गर्न सिफारिस गरिएको छ ।
- (ग) शेयर जफत भएको भए जफत भएको शेयर संख्या, त्यस्तो शेयरको अङ्कित मूल्य, त्यस्तो शेयर जफत हुनुभन्दा अगावै सो बापत कम्पनीले प्राप्त गरेको जम्मा रकम र त्यस्तो शेयर जफत भएपछि सो शेयर बिक्री गरी कम्पनीले प्राप्त गरेको रकम तथा जफत भएको शेयर बापत रकम फिर्ता गरेको भए सोको विवरण :
बैंकले हालसम्म कुनै शेयर जफत गरेको छैन ।
- (घ) विगत आर्थिक वर्षमा कम्पनी र यसको सहायक कम्पनीको कारोबारको प्रगति र सो आर्थिक वर्षको अन्तमा रहेको स्थितिको पुनरावलोकन :
यस सम्बन्धमा माथी प्रतिवेदनमा विस्तृत रूपमा छुट्टै उल्लेख गरिएको छ ।
- (ङ) कम्पनी तथा त्यसको सहायक कम्पनीले आर्थिक वर्षमा सम्पन्न गरेको प्रमुख कारोबारहरू र सो अवधिमा कम्पनीको कारोबारमा आएको कुनै महत्वपूर्ण परिवर्तन :
समीक्षा वर्षमा बैंकले नियमित बैकिङ्ग कारोबारहरू गरिरहेको छ । त्यस्तै बैंकको सहायक कम्पनीले समेत आफ्नो व्यवसायको प्रकृति अनुरूपनै नियमित कारोबारहरू गर्दै आएको छ । समीक्षा अवधिमा कुनै महत्वपूर्ण परिवर्तन नभएको ।
- (च) विगत आर्थिक वर्षमा कम्पनीको आधारभूत शेयरधनीहरूले कम्पनीलाई उपलब्ध गराएको जानकारी
विगत आर्थिक वर्षमा कुनै यस्तो जानकारी बैंकलाई प्राप्त भएको छैन ।
- (छ) विगत आर्थिक वर्षमा कम्पनीका सञ्चालक तथा पदाधिकारीहरूले लिएको शेयरको स्वामित्वको विवरण र कम्पनीको शेयर कारोबारमा निजहरू संलग्न रहेको भए सो सम्बन्धमा निजहरूबाट कम्पनीले प्राप्त गरेको जानकारी
विगत आर्थिक वर्षमा यस्तो जानकारी बैंकलाई प्राप्त भएको छैन ।
- (ज) विगत आर्थिक वर्षमा कम्पनीसँग सम्बन्धित सम्भौताहरूमा कुनै सञ्चालक तथा निजको नजिकको नातेदारको व्यक्तिगत स्वार्थको बारेमा उपलब्ध गराइएको जानकारीको व्यहोरा
विगत आर्थिक वर्षमा यस्तो कुनै जानकारी बैंकलाई प्राप्त भएको छैन ।
- (झ) कम्पनीले आफ्नो शेयर आफैले खरिद गरेको भए त्यसरी आफ्नो शेयर खरिद गर्नुको कारण, त्यस्तो शेयरको संख्या र अङ्कित मूल्य तथा त्यसरी शेयर खरिद गरे बापत कम्पनीले भुक्तानी गरेको रकम
बैंकले हालसम्म आफ्नो शेयर आफै खरिद गरेको छैन ।
- (ञ) आन्तरिक नियन्त्रण प्रणाली भए वा नभएको र भएको भए सोको विस्तृत विवरण
यस सम्बन्धमा माथि प्रतिवेदनमा उल्लेख गरिएको छ ।

(ट) लेखापरीक्षण समितिका सदस्यहरूको नामावली, निजहरूले प्राप्त गरेको पारिश्रमिक, भत्ता तथा सुविधा, सो समितिले गरेको काम कारवाहीको विवरण र सो समितिले कुनै सुझाव दिएको भए सोको विवरण

नेपाल राष्ट्र बैंकको निर्देशन र प्रचलित कानूनको प्रावधान अनुरूप यस बैंकको सञ्चालक समितिले गैर कार्यकारी सञ्चालकको संयोजकत्वमा लेखापरीक्षण समिति (Audit Committee) को गठन गरेको छ । यस समितिको मुख्य उद्देश्य बैंकको आन्तरिक नियन्त्रण प्रणालीको मूल्याङ्कन, लेखापरीक्षण प्रक्रियाको मूल्याङ्कन, आर्थिक प्रतिवेदन र आर्थिक विवरण सम्प्रेषणको सुपरिवेक्षण गरी बैंकको आर्थिक विवरणहरू सही र पर्याप्त रहेको, बैंकका सम्पूर्ण विभागहरूले आन्तरिक प्रक्रिया, नीति नियमहरूको परिपालना गरे/नगरेको बारे सुनिश्चित गर्ने रहेको छ । यसका अतिरिक्त समितिले बाह्य लेखापरीक्षण प्रतिवेदनको पनि समीक्षा गरी सञ्चालक समितिलाई सुधारका लागि प्रस्ताव पेश गर्ने गरेको छ । आ.व. २०७८/७९ मा लेखापरीक्षण समितिको जम्मा २२ वटा बैठक बसेको थियो जसको विवरण निम्न अनुसार रहेको छ :

सदस्यहरू	उपस्थिति रहेको बैठक संख्या	बैठक भत्ता रु.
सञ्चालक श्री दिनेश शंकर पालिखे, संयोजक	२२	२,८४,०००/-
सञ्चालक श्री नरेन्द्र कुमार अग्रवाल, सदस्य	२२	२,८४,०००/-
श्री निराकार बहादुर सिँह –आन्तरिक लेखापरीक्षण विभाग प्रमुख, सदस्य सचिव	२२	-

(ठ) विगत आर्थिक वर्षको कुल व्यवस्थापन खर्चको विवरण

बैंकको आर्थिक वर्ष २०७८/७९ को कर्मचारी खर्च (कर्मचारी बोनस समेत) रु. २,६८,५०,९५,४४४/- र कार्यालय संचालन खर्च रु. ९,५९,८८,९७,०८३/- गरी कुल व्यवस्थापन खर्च रु. ४,२०,३८,३२,५२७/- रहेको छ ।

(ड) सञ्चालक, प्रबन्ध सञ्चालक, कार्यकारी प्रमुख, कम्पनीका आधारभूत शेयरधनी वा निजको नजिकका नातेदार वा निज संलग्न रहेको फर्म, कम्पनी वा संगठीत संस्थाले कम्पनीलाई कुनै रकम बुझाउन बाँकी भए सो कुरा: सो नभएको ।

(ढ) सञ्चालक, प्रबन्ध सञ्चालक, कार्यकारी प्रमुख तथा पदाधिकारीहरूलाई भुक्तानी गरिएको पारिश्रमिक, भत्ता तथा सुविधाको रकम

संचालकहरूलाई भुक्तान गरिएको विवरण :

क्र.सं.	विवरण	भुक्तान गरिएको रकम (रु.)
१.	संचालक समितिको बैठक भत्ता	९५,७७,०००/-
	जम्मा (क)	९५,७७,०००/-
२.	संचालक समितिको बैठकको अन्य खर्च	
	(क) भ्रमण खर्च	९,६५,२०५/-
	(ख) पत्रपत्रिका तथा संचार	८,६४,०००/-
	(ग) अन्य समिति बैठक खर्च	९,७६,०००/-
	(घ) अन्य खर्च	५,९६,७०२-
	जम्मा (ख)	२६,०९,९०७/-
	कुल खर्च (क+ख)	४९,७८,९०७/-

कार्यकारी प्रमुख तथा प्रबन्धकहरूलाई आ. व. २०७८/७९ मा भुक्तान गरिएको पारिश्रमिक, भत्ता तथा सुविधाको विवरण :

क्र.सं.	विवरण	भुक्तान गरिएको रकम (रु.)
१	प्रमुख कार्यकारी अधिकृत (Chief Executive Officer)	२,३३,२४,४८५
२	नायब प्रमुख कार्यकारी अधिकृत (Deputy Chief Executive Officer)	१,८२,४०,८३९
३	सहायक प्रमुख कार्यकारी अधिकृत (Assistant Chief Executive Officer)	१,५९,४८,४८९
४	उप महाप्रबन्धकहरू (Deputy General Managers)	२,३९,३२,०४७
५	सहायक महाप्रबन्धकहरू (Assistant General Managers)	२,८३,८५,२७८
६	वरिष्ठ प्रबन्धकहरू (Senior Managers)	४,५३,२९,८०८
७	प्रबन्धकहरू (Managers)	४,४४,३०,५९९
८	उप प्रबन्धकहरू (Deputy Managers)	११,५४,९९,८८४
९	सहायक प्रबन्धकहरू (Assistant Managers)	१०,२९,४०,५८४
जम्मा		४९,८०,९६,०००

(ग) शेयरधनीहरूले बुभिलिन बाँकी रहेको लाभांशको रकम :

यस बैंकले विगत आर्थिक वर्षहरूमा घोषणा गरेको नगद लाभांश मध्ये समीक्षा अवधिसम्म शेयरधनी महानुभावहरूले १०,०७,८९,२६२/- (साविक बिजनेस युनिभर्सल डेभलपमेण्ट बैंक समेत) भुक्तानी लिन बाँकी रहेको छ । साथै, विगत वर्षहरूमा घोषणा भएका तर भुक्तानी लिन बाँकी रहेको लाभांश सम्बन्धी विवरण बैंकको वेबसाइट www.siddharthabank.com बाट हेर्न सकिने व्यवस्था मिलाइएको छ ।

(त) दफा १४१ बमोजिम सम्पत्ति खरिद वा बिक्री गरेको कुराको विवरण :

विगत आ.व.मा बैंकले कम्पनी ऐन, २०६३ को दफा १४१ बमोजिम सम्पत्ति खरिद वा बिक्री गरेको छैन ।

(थ) दफा १७५ बमोजिम सम्बद्ध कम्पनी बीच भएको कारोबारको विवरण :

यस सम्बन्धी विवरण वित्तीय विवरणको लेखा सम्बन्धी टिप्पणी अन्तर्गत बुंदा नं. ५.७ मा उल्लेख गरिएको छ ।

(द) यस ऐन तथा प्रचलित कानून बमोजिम सञ्चालक समितिको प्रतिवेदनमा खुलाउनु पर्ने अन्य कुनै कुरा :

१. लेखापरीक्षक

लेखापरीक्षक श्री जि.पी. राजबाहक एण्ड कम्पनी, चार्टर्ड एकाउण्टेण्ट्सद्वारा आ.व. २०७८/७९ को बैंकको लेखापरीक्षण सम्पन्न गर्नु भएकोमा धन्यवाद व्यक्त गर्दछौं । साथै, कम्पनी ऐन, २०६३ को दफा १११ तथा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६९ (ड) मा भएको व्यवस्था अनुसार लेखापरीक्षण समितिको सिफारिस बमोजिम लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक अनुमोदन गर्न यस साधारण सभामा प्रस्ताव पेश गरिएको छ ।

२. यस बैंकको संचालक वा पदाधिकारीहरूको नजिकको नातेदार श्री कम्पनी रजिष्ट्रारको कार्यालय, श्री धितोपत्र बोर्ड वा श्री नेपाल राष्ट्र बैंकमा कम्तीमा अधिकृत तहमा कार्यरत रहेको सम्बन्धी विवरण :

सो नभएको ।

नेपाल राष्ट्र बैंकद्वारा जारी

एकीकृत निर्देशिकाको निर्देशन नं. २० (८) (घ) बमोजिमको विवरण

सेवाग्राहीहरूलाई पर्ने असुविधा तथा सर्वसाधारणको गुनासो सुनुवाई गर्न यस बैंकले "सूचना तथा गुनासो सुनुवाई डेस्क" स्थापना गरी सेवाग्राहीको गुनासो सुनुवाई गर्दै आएको छ । उपभोक्ताको गुनासो सुनुवाईका लागि बैंकले विभिन्न माध्यमहरूको व्यवस्था गरी गुनासो सुनुवाई गरिरहेको छ । देशभर फैलिएका आफ्ना शाखाहरूमा रहेका सुभाव पेटिका, बैंकको वेबसाईटमा रहेको हेल्पडेस्क, ईमेल, फेसबुक, भाइबर तथा हटलाइनमा प्राप्त गुनासोहरूको सुनुवाई गर्दै आएको छ । विभिन्न माध्यमहरूबाट प्राप्त गुनासोहरूको सुनुवाईका निम्ति बैंकले आन्तरिक संयन्त्र तयार गरेको छ जस अनुसार छिटो छरितो ढंगले सरोकारवालाहरूका गुनासो, जिज्ञासा तथा सुभावहरूको सुनुवाई भएको छ ।

नेपाल राष्ट्र बैंकको निर्देशन नं. २०, बुँदा नं. ९ (घ) मा भएको व्यवस्था बमोजिम आ.व. २०७८/७९ मा ग्राहक महानुभावहरूबाट प्राप्त हुन आएका गुनासो र त्यस उपर बैंकले गरेको कारवाहीको विवरण:

विवरण	गुनासो दर्ता संख्या	गुनासो समाधान भएको संख्या	गुनासो समाधान हुन बाँकी संख्या
प्राविधिक कठिनाई सम्बन्धी गुनासो	१८	१७	१
वित्तीय अपराध सम्बन्धी गुनासो	-	-	-
वित्तीय लेनदेन सम्बन्धी गुनासो	-	-	-
ब्याज दर सम्बन्धी गुनासो	-	-	-
सेवा गुणस्तर सम्बन्धी गुनासो	१८	१८	-
कर्मचारी आचरण सम्बन्धी गुनासो	१	१	-
भौतिक दुरी सम्बन्धी गुनासो	३	२	१
अन्य	२१	१९	२

गुनासो दर्ता तथा सूचना प्राप्त गर्ने माध्यम

टोल फ्री नम्बर : १६६०-०१-२४०२४

फ्याक्स नं. : ९७७ - ०१ - ४४४२९२९

फोन नम्बर : ०१ - ४४३९०३९

पोस्ट बक्स नम्बर : १३८०६

ईमेल : customercare@sbl.com.np

वेबसाईट : www.siddharthabank.com

Facebook : www.facebook.com/SiddharthaBankLtd

Instagram : instagram.com/SiddharthaBank

LinkedIn : www.linkedin.com/company/siddharthabanklimited

Twitter : twitter.com/SiddharthaBank



नेपाल राष्ट्र बैंक बैंक सुपरिवेक्षण विभाग



दरबारमार्ग, काठमाडौं।
फोन नं.: ४४१९८०५, ७
फ्याक्स नं.: ४४१०१५९
Site: www.nrb.org.np
Email: bsd@nrb.org.np
पोस्ट बक्स: ७३

प.सं: बै.सु.वि./अफसाइट/एजिएम/१४१/२०७९-८०
सिद्धार्थ बैंक लिमिटेड
हात्तिसार, काठमाडौं।

मिति: २०७९/०९/०४

विषय: लाभांश घोषणा/वितरण तथा वित्तीय विवरण प्रकाशन सम्बन्धमा।

त्यस बैंकबाट पेश गरिएका वित्तीय विवरण तथा अन्य कागजातका आधारमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ४७ को उपदफा (२) का प्रावधानहरू पालना गरेको देखिएको हुँदा, उक्त दफाको उपदफा (१) बमोजिम त्यस बैंकले प्रस्ताव गरे बमोजिम रु.१,५६,५५,५३,३५४।- (चुक्ता पुँजीको १२.५ प्रतिशत) बराबरको बोनस शेयर र रु.८,२३,९७,५४५।- (चुक्ता पुँजीको ०.६६ प्रतिशत) बराबरको नगद लाभांश (लाभांशमा लाग्ने कर प्रयोजनका लागि) गरी कुल लाभांश रु.१,६४,७९,५०,८९९।- (अक्षरेपि एक अर्ब चौसठ्ठी करोड उनानअस्सी लाख पचास हजार आठ सय उनानसय मात्र) शेयरधनीहरूलाई वितरण गर्न अन्य प्रचलित कानूनी व्यवस्थाको समेत पालना गर्ने गरी वार्षिक साधारण सभाबाट पारित भएको अवस्थामा मात्र शेयरधनीहरूलाई लाभांश वितरण गर्न स्वीकृति प्रदान गरिएको तथा आ.व. २०७८/७९ को वार्षिक हिसाब वार्षिक साधारण सभामा स्वीकृतिको लागि पेश गर्ने प्रयोजनार्थ देहायका निर्देशनहरू सहित सार्वजनिक गर्न सहमति प्रदान गरिएको व्यहोरा निर्णयानुसार जानकारी गराउँदछु।

- लेखापरीक्षण प्रतिवेदनमा उल्लेख गरिएका सम्पूर्ण कैफियतहरू पूर्ण रूपले सुधार गर्न तथा त्यस्ता कैफियतहरू पुनः दोहोरिन नदिने आवश्यक व्यवस्था मिलाउनु हुन।
- यस बैंकबाट जारी गरिएको निर्देशन नं. १० को बुँदा नं. ७ बमोजिम इजाजतपत्रप्राप्त कुनै एक बैंक तथा वित्तीय संस्थाको संस्थापक शेयरमा लगानी गर्दा चुक्ता पुँजीको बढीमा १५ प्रतिशत र अन्य बैंक तथा वित्तीय संस्थाहरूमा चुक्ता पुँजीको बढीमा १ प्रतिशतसम्म मात्र लगानी गर्न सकिने व्यवस्था रहेकोले उल्लिखित सीमाभन्दा बढी शेयर धारण गर्ने संस्थापक शेयरधनीहरूलाई सो सीमाभित्र नल्याएसम्म प्रस्तावित नगद लाभांश तथा बोनस शेयर वितरण रोक्का राख्ने व्यवस्था मिलाउनु हुन।
- बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ११ को उपदफा ३ मा बैंकको चुक्ता पुँजीको २ प्रतिशत वा सो भन्दा बढी शेयर धारण गरेका संस्थापकहरूले आफुले धारण गरेको शेयर विक्री तथा धितो बन्धक राख्दा नेपाल राष्ट्र बैंकको स्वीकृति लिनु पर्ने व्यवस्था रहेकोले नेपाल राष्ट्र बैंकको स्वीकृति नलिई आफुले धारण गरेको शेयर धितो बन्धक राखी अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा उपयोग गरेका संस्थापक शेयरधनीहरू रहेमा ती संस्थापक शेयरधनीहरूलाई सोको स्वीकृति नल्याएसम्म वा शेयर धितो बन्धक राखी उपयोग गरेको कर्जा पूर्ण रूपमा चुक्ता गरी शेयर फुकुवा नगरेसम्म प्रस्तावित नगद लाभांश तथा बोनस शेयर वितरण रोक्का राख्ने व्यवस्था मिलाउनु हुन।

उपरोक्त निर्देशनलाई त्यस बैंकको वार्षिक प्रतिवेदनको छुट्टै पानामा प्रकाशित गर्नुहुन।

भवदीय,

(विवेक दाहाल)
सहायक निर्देशक

बोधार्थ

- नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभाग।
- बैंक सुपरिवेक्षण विभाग, प्रतिवेदन कार्यान्वयन इकाई, सिद्धार्थ बैंक लिमिटेड।

नेपाल राष्ट्र बैंकबाट प्राप्त निर्देशन सम्बन्धमा बैंकको प्रतिउत्तर

- लेखापरीक्षण प्रतिवेदनमा उल्लेख गरिएका कैफियतहरू सुधार गर्न तथा त्यस्ता कैफियतहरू दोहोरिन नदिनेको लागि बैंकले आवश्यक कार्य गर्दै जानेछ।
- नेपाल राष्ट्र बैंकबाट जारी गरिएको एकिकृत निर्देशन नं. १० बुँदा नं. ७ मा उल्लेखित व्यवस्था भन्दा हुने गरी यस बैंकमा संस्थापक शेयर धारण गर्ने संस्थापक शेयरधनीहरू नभएको व्यहोरा जानकारी गराउँदछौं।
- बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ११ को उपदफा ३ को व्यवस्था पालनार्थ प्राप्त निर्देशन अनुसार गरिनेछ।

सिद्धार्थ बैंक लिमिटेडको एक्काइसौं वाषिक साधारण सभा प्रबन्धपत्रमा संशोधन/थप/घटको तीनमहले विवरण

दफा	विद्यमान व्यवस्था	प्रस्तावित व्यवस्था	संशोधन तथा थप गर्नु पर्नाको कारण
२ (१)	बैंकको रजिष्टर्ड (केन्द्रीय) कार्यालय रहने ठेगाना : बैंकको रजिष्टर्ड (केन्द्रीय) कार्यालय बागमती अञ्चल, काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका, वडा नं. १ मा रहनेछ ।	बैंकको रजिष्टर्ड (केन्द्रीय) कार्यालय रहने ठेगाना: बैंकको रजिष्टर्ड (केन्द्रीय) कार्यालय बागमती प्रदेश, काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका, वडा नं. १, नक्सालमा रहनेछ ।	बैंकको रजिष्टर्ड (केन्द्रीय) कार्यालय परिवर्तन गर्न ।
५(१) को खण्ड (ख)	बैंकको जारी पूँजी रु. १२,५२,४४,२६,८३१/- (अक्षरेपी बाह्र अर्ब बाउन्न करोड चौवालीस लाख छब्बीस हजार आठ सय एकतीस रुपैया मात्र) हुनेछ ।	बैंकको जारी पूँजी रु. १४,०८,९९,८०,१८५/- (अक्षरेपी चौध अर्ब आठ करोड उनानसय लाख असी हजार एक सय पचासी रुपैया मात्र) रुपैया मात्र) हुनेछ ।	बैंकको हाल कायम चुक्ता पूँजीको १२.५० प्रतिशतका दरले बोनश शेयर वितरण गर्ने प्रस्ताव पेश भएकाले ।
५(१) को खण्ड (ग)	बैंकको चुक्ता पूँजी रु. १२,५२,४४,२६,८३१/- (अक्षरेपी बाह्र अर्ब बाउन्न करोड चौवालीस लाख छब्बीस हजार आठ सय एकतीस रुपैया मात्र) हुनेछ ।	बैंकको चुक्ता पूँजी रु. १४,०८,९९,८०,१८५/- (अक्षरेपी चौध अर्ब आठ करोड उनानसय लाख असी हजार एक सय पचासी रुपैया मात्र) रुपैया मात्र) हुनेछ ।	बैंकको हाल कायम चुक्ता पूँजीको १२.५० प्रतिशतका दरले बोनश शेयर वितरण गर्ने प्रस्ताव पेश भएकाले ।

सिद्धार्थ बैंक लिमिटेडको एक्काइसौं वाषिक साधारण सभा नियमावलीमा संशोधन/थप/घटको तीनमहले विवरण

नियम	विद्यमान व्यवस्था	प्रस्तावित व्यवस्था	संशोधन तथा थप गर्नु पर्नाको कारण
२ (क)	बैंकको रजिष्टर्ड (केन्द्रीय) कार्यालय रहने ठेगाना: बैंकको रजिष्टर्ड (केन्द्रीय) कार्यालय बागमती अञ्चल, काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका, वडा नं. १ कमलादीमा नेपालमा रहनेछ ।	बैंकको रजिष्टर्ड (केन्द्रीय) कार्यालय रहने ठेगाना: बैंकको रजिष्टर्ड (केन्द्रीय) कार्यालय बागमती प्रदेश, काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका, वडा नं. १, नक्सालमा रहनेछ ।	बैंकको रजिष्टर्ड (केन्द्रीय) कार्यालय परिवर्तन गर्न ।



A series of horizontal lines for writing, starting from the top line and extending to the bottom line, providing space for text entry.

शाखा सञ्जाल

नेपालको ७७ वटा जिल्लाहरू मध्ये ५४ जिल्लाहरूमा आफ्नो उपस्थिति जनाउँदै मिति २०७९ मंसिर मसान्तसम्म १९३ वटा शाखाहरू (४ वटा एक्सटेन्सन काउन्टर सहित) बाट बैंकले व्यवसाय सञ्चालन गरिरहेको छ ।

प्रादेशिक/उप-प्रादेशिक कार्यालय

क्र.सं.	प्रदेश	प्रादेशिक/उप-प्रादेशिक कार्यालय प्रमुख	ठेगाना	सम्पर्क नं.
१	प्रदेश १	श्री कमल बस्नेत प्रादेशिक कार्यालय प्रमुख	बिराटनगर महानगरपालिका, वडा नं ०७, गोश्वारा रोड, गोल्छा मार्ग, मोरङ्ग	९८५२०२२३५६
		श्री सुवास श्रेष्ठ उप-प्रादेशिक कार्यालय प्रमुख	विर्तामोड नगरपालिका, वडा नं ०४, भद्रपुर रोड, भापा	९८५२६७५९९९
२	मधेश प्रदेश	श्री प्रविन ढुंगेल प्रादेशिक कार्यालय प्रमुख	वीरगंज महानगरपालिका, वडा नं ०६, आदर्शनगर, पर्सा	९८४९२९५२३७
		श्री हरि प्रसाद तिमल्सीना उप-प्रादेशिक कार्यालय प्रमुख	जनकपुर उप-महानगरपालिका, वडा नं ०९, मिल्स एरिया, धनुषा	९८५९९८२९९५
३	बागमती प्रदेश (उपत्यका बाहिर)	श्री दुर्गा राज पाण्डेय प्रादेशिक कार्यालय प्रमुख	भरतपुर महानगरपालिका, वडा नं १०, भरतपुर, चितवन	९८५९०८४३९४
४	गण्डकी प्रदेश	श्री अमित श्रेष्ठ प्रादेशिक कार्यालय प्रमुख	पोखरा महानगरपालिका, वडा नं ०६, लेकसाईड पोखरा, कास्की	९८४९८८५६३०
५	लुम्बिनी प्रदेश	श्री सुशिल नेपाल प्रादेशिक कार्यालय प्रमुख	बुटवल उप-महानगरपालिका, वडा नं ०९, मिलनचोक, रूपन्देही	९८५७०३३६९६
		श्री उपेन्द्र प्रकाश गर्तौला उप-प्रादेशिक कार्यालय प्रमुख	नेपालगंज उप-महानगरपालिका, वडा नं १२, बि.पि. चोक, बाँके	९८४९३०५७९३
६	कर्णाली प्रदेश	श्री उपेन्द्र प्रकाश गर्तौला प्रादेशिक कार्यालय प्रमुख	विरेन्द्रनगर नगरपालिका, वडा नं ०६, सुर्खेत	९८४९३०५७९३
७	सुदुर पश्चिम प्रदेश	श्री पवन चन्द्र अधिकारी प्रादेशिक कार्यालय प्रमुख	गोदावरी नगरपालिका, वडा नं ०२ अत्तरिया, कैलाली	९८५९००४०९०

बैंकको प्रादेशिक संरचना अनुसारका शाखा सञ्जालहरूको विस्तृत विवरण देहाय बमोजिम रहेको छ :

प्रदेश नं. १				
क्र.सं.	शाखा	शाखा प्रबन्धक	शाखा कार्यालय ठेगाना	सम्पर्क टेलिफोन
१	आमचोक	मोहन घिमिरे	आमचोक गा.पा.-४, बलखा, भोजपुर	०१-६२२७२२८/९८५९०६५३९१
२	बेलटार	विकास पोखरेल	बसाहा न.पा.-१, बेलटार	०३५-४४०२३०/९७७३५४४०२३०
३	विराटचोक	मन्जीत बस्नेत	सुन्दर हरैचा न.पा.-१०, विराटचोक, मोरङ्ग	०२१-५४५५२३/५४५५२४
४	विराटनगर	सुर्य प्रसाद शर्मा उपाध्याय	मेनरोड-१, विराटनगर, मोरङ्ग	०२१-५७२९०१
५	विर्तामोड	हरी प्रसाद लामिछाने	भद्रपुर-४, विर्तामोड, भापा	०२३५३५७६०
६	चन्द्रगढी	सञ्जय मिश्र	चन्द्रगढी-७, भापा	०२३४५३९३९
७	दमक	मुक्ति भारती	दमक-१३, भापा	०२३-५८५९२७
८	धनकुटा	सुरेश कार्की	धनकुटा न.पा.-७ धनकुटा	०२६५२३५११
९	धरान	पंकज यादव	धरान न.पा.-५, सुनसरी	०२५-५३४०२२
१०	दुहवी	प्रज्वल राज श्रेष्ठ	दुहवी न.पा.-५, सुनसरी	०२५-५४९९९५/०२५-५४९३५८
११	गढी	केशव श्रेष्ठ	गढी गा.पा.-२, औराबनी, सुनसरी	९८४२०८०३६०
१२	गाईघाट	सुनिल पोखरेल	त्रियुगा न.पा.-११, गाईघाट, उदयपुर	०३५४२९६९८/९८४९९०७२२३
१३	गौरादह	नुतन गिरी	गौरादह न.पा.-५, भापा	९७७-२३-४८०३७४
१४	इलाम	राकेश कोइराला	इलाम न.पा.-१ इलाम	०२७-५२०७६६, ५२१७३३

१५	इनरुवा	अमर राना मगर	इनरुवा न.पा.-४, सुनसरी	०२५-५६५२६२
१६	इटहरी	समिर कुमार चेम्जोङ्ग	इटहरी-१, सुनसरी	०२५-५८४७२१
१७	काकडभित्ता	चन्द्र कुमार पोखरेल	मेचीनगर न.पा.-६, काकडभित्ता, भापा	०२३५६२९८०
१८	कञ्चनबारी	सुस्मिता गिरी	विराटनगर म.न.पा.-४, कञ्चनबारी, मोरङ्ग	०२४६१५८१
१९	कटारी	प्रदीप लोहनी	कटारी न.पा.-३, उदयपुर	०३५४५०४३४
२०	खाँदबारी	छिरीङ्ग शेर्पा	खाँदबारी न.पा.-३, संखुवासभा	०२९५६११७२
२१	लुक्ला	श्याम धमला	खुम्बु गा.पा.-२, सोलुखुम्बु	०३८-५५०३००/३०१/९८४२७८६५४१
२२	मकालु	रमेश राउत	मकालु गा.पा.-५, संखुवासभा	०२७-६९१२३८/९८४२४०००५८
२३	नाम्चे	भागवत ढुङ्गेल	नाम्चे-३, सोलुखुम्बु	०३८-५४०४५१
२४	पथरी	टिका बहादुर कार्की	पथरी सनिस्चरे न.पा.-१, भापा	९७७-२१-५५५०४०
२५	फिक्कल	बालकृष्ण रिजाल	सुर्योदय न.पा.-६, फिक्कल, इलाम	०२७-५४०३५३/०२७-५४०३५४
२६	राजमार्ग चोक	रमेश खत्री	दमक न.पा.-१३, राजमार्गचोक, भापा	०२३-५८१८५६/०२३-५८१८५७
२७	सुरुङ्गा	श्याम बाबु नेपाल	कन्काई न.पा.-३, सुरुङ्गा	०२३५५३३५८
२८	ताप्लेजुङ्ग	काजि बहादुर आले	फुङ्गलुङ्ग न.पा.-४ ताप्लेजुङ्ग	०२४-४६१०५६/४६१०५७
२९	महेन्द्र चोक	उमेश लम्साल	विराटनगर म.न.पा.-९, महेन्द्रचोक, विराटनगर	०२१५९०३१४
३०	उर्लाबारी	ओम प्रकाश धिताल	उर्लाबारी न.पा.-५, मोरङ्ग	०२१-५४०६१७

मधेश प्रदेश

क्र.सं.	शाखा	शाखा प्रबन्धक	शाखा कार्यालय ठेगाना	सम्पर्क टेलिफोन
१	आदर्शकोटवाल	ओम प्रताप पण्डित	आदर्शकोटवाल गा.पा.-१, जयनगर, बारा	०५३-६२००३५/९८४५१२९९७३
२	बहादुरमाई	अनिकेत कुमार यादव	बहादुरमाई न.पा.-४, पर्सा	९८५५०३८४१४/९८४३८३९६००
३	बर्दिबास	विनय श्रेष्ठ	बर्दिबास-१	०४४-५५०६४०
४	विध्यापाटी चोक	सुशान्त शाह	जनकपुर उप म.न.पा.-४, धनुषा	०४१५९०११२
५	विरगञ्ज	बाबुराम न्यौपाने	आदर्शनगर, विरगञ्ज	०५१-५३१०११
६	चन्द्रपुर	कैलाश चौधरी	चन्द्रपुर-४, रौतहट	०५५-५४०६३०, ५४०६३१
७	देवताल	रुपशेन प्रताप जयसवाल	देवताल गा.पा.-४, पिपरहा, बारा	०५३-६२००१९/९८०२०७३७२८
८	गरुडा	अजय कुमार चौधरी	गरुडा न.पा.-२, रौतहट	०५५-५६५४३५, ५५५४३७
९	गौशाला	विवेक कुमार दत्त	गौशाला न.पा.-५, महोत्तरी	०४४-५५६९१३, ५५६२५३
१०	गोलबजार	राम प्रकाश सिंह	गोलबजार न.पा.-६, सिराहा	९८१४७५४६१८
११	हरीवन	सलाम सिंह वाइवा	हरीवन न.पा.-११, सर्लाही	०४६-५३०४७४/०४६-५३०५१४
१२	जनकपुर	अर्न बहादुर बलमपाकी	जनकपुर न.पा.-१, जनकपुर	०४१५९०८७१
१३	जनकपुर मालपोत एक्सटेन्सन काउन्टर	त्रिभुवन कुमार यादव	जनकपुर उप म.न.पा.-४, जनकपुर	०४१५९०१२६
१४	कलैया	मनमोहन लाल शाह	कलैया न.पा.-८, बारा	०५३-५५१९२०
१५	कल्याणपुर	राम प्रशाद तिमलसेना	कल्याणपुर खडक न.पा.-७, सप्तरी	९८४२०८५९३७
१६	क्षिरेश्वर	शिव कुमार यादव	क्षिरेश्वरनाथ न.पा.-५, धनुषा	०४१-५४०४२८/०४१-५४०४८७
१७	लहान	राम प्रमोद यादव	लहान न.पा.-३, लहान	०३३-५६०९६९/७०
१८	लालबन्दी	सुवास कुमार पाण्डे	लालबन्दी न.पा.-६, सर्लाही	०४६-५०१३६९/६७
१९	माधवनारायण	बिष्णु प्रसाद गुप्ता	माधवनारायण गा.पा.-६, माधवपुर	९८११७६६८७७
२०	मिर्चैया	उज्जवल शाही	मिर्चैया न.पा.-६, सिराहा	०३३-५५००८४/०३३-५५०२१६
२१	मुरलीचोक	रबिन ढकाल	विरगञ्ज म.न.पा.-११, पर्सा	९७७-०५१-५२२६३४, ५२०१३६
२२	राजविराज	सन्तोष शाह	राजविराज न.पा.-७, सप्तरी	०३३-५२२०५३/५४
२३	रामानन्द चोक	अजय कुमार यादव	जनकपुर उप म.न.पा.-८, धनुषा	०४१-५२७५५०/०४१-५२७५५९
२४	रामगोपालपुर	बिजय कुमार मण्डल	रामगोपालपुर न.पा.-५ रामगोपालपुर	०४४-४१००८३/८४/९८४३५७१७२
२५	सिमरा	कृष्ण प्रसाद गौतम	गढीमाई न.पा.-२, सिमरा, बारा	०५३-५२१९४०

बागमती प्रदेश

क्र.सं.	शाखा	शाखा प्रबन्धक	शाखा कार्यालय ठेगाना	सम्पर्क टेलिफोन
१	अनामनगर	रिजन तुलाधर	काठमाडौं म.न.पा-३२, अनामनगर	०१-५७०६१५१, ५७०६१५२
२	बि एण्ड बि एक्सटेन्सन काउन्टर	अनिस प्रधान	ललितपुर म.न.पा, ग्वाको	०१-५००७६२१
३	बालकोट	दिपेन्द्र थापा	सुर्यविनायक न.पा-२, बालकोट, भक्तपुर	०१-६६३९६२२
४	बालुवाखानी	प्रभाकर पुडासैनी	बुढानिलकण्ठ न.पा-१०, काठमाडौं	०१-४१६४३९०/०१-४१६४३९१
५	बनेपा	अर्जुन पोखरेल	बनेपा न.पा-७, काभ्रे	०११-६६३९२२५/६६३९५५
६	बट्टार	उत्तरध्वज लामा	विदुर न.पा-२, बट्टार, नुवाकोट	०१०-५६१९४६/५६१९४७
७	भरतपुर	सन्दीप बाराकोटी	भरतपुर म.न.पा-१०, चितवन	०५६-५२१९८९/०५६-५२३१९१
८	बोडे	निलम बाडे	मध्यपुर ठिमी न.पा-८, बोडे, भक्तपुर	०१६६३९२११
९	बौद्ध	समिप सिंह पहारी	काठमाडौं म.न.पा-६, बौद्ध	०१-४४९०७९७
१०	चाबहील	उषा आचार्य	काठमाडौं म.न.पा-७, चाबहील, काठमाडौं	०१-४४८२७९५/४४९२४८३
११	चापागाँउ	सुशान्त थापा	गोदावरी न.पा-१०, ललितपुर	९८५१२३४०२३
१२	चरीकोट	पेम छिरी शेर्पा	भिमेश्वर न.पा-३, चरीकोट, दोलखा	०४९-४२११२१/४२१२४९
१३	धादिङ्गवेशी	रेशु अधिकारी	निलकण्ठ न.पा -३, धादिङ्गवेशी, धादिङ्ग	०१०५२००९३
१४	धनेश्वर	भावना श्रेष्ठ	टोखा न.पा-३, काठमाडौं	०१५१५८४३६
१५	धापासी	खुमन सिंह डांगी	टोखा न.पा-८, काठमाडौं	०१४९८६७९०
१६	दुधौली	पशुपती बिक्रम थापा	दुधौली न.पा-९, सिन्धुली	०४७-४१२०२१, ०४७-४१२०२२
१७	गणेशथान	रुद्र प्रसाद पोखरेल	टोखा न.पा-१०, काठमाडौं	०१-४३८१५६१/४३६३५०४
१८	गड्ढाघर	रोशन पराजुली	मध्यपुर ठिमी न.पा-१५, गड्ढाघर, भक्तपुर	०१-५६३९४३५
१९	गोकुलगंगा	प्रदीप कुमार कार्की	गोकुलगंगा गा.पा-३, रामेछाप	०४४-६९२०९१/९८४१६००११६
२०	गोलज्जर	हेम कुमार श्रेष्ठ	गोलज्जर गा.पा-५, सिन्धुली	९८४१५६७४४९
२१	गोग्बु	पुष्प अर्याल	काठमाडौं म.न.पा-२९, गोग्बु, काठमाडौं	०१-४३८९२२७
२२	हात्तीवन	सृष्टि प्रधान	ललितपुर म.न.पा-२८, ललितपुर	०१-५२५१५९४
२३	हात्तीगौडा	सुदिना ढुङ्गाना	बुढानिलकण्ठ न.पा-७, काठमाडौं	०१-४३७४५८०/०१-४३७९३८८
२४	हात्तीसार	दिपेन्द्र आचार्य	काठमाडौं म.न.पा-१, हात्तीसार, काठमाडौं	०१-४४४२९१९
२५	हेटौडा	अपर्ण सञ्जेल	हेटौडा-१०, बैकरोड	०५७-५२६७६७
२६	इचङ्गुनारायण	पुष्कर पाण्डे	नागार्जुन न.पा-१, काठमाडौं	०१-४८८०८१३
२७	इमाडोल	अजित श्रेष्ठ	महालक्ष्मी न.पा-४, इमाडोल, ललितपुर	०१-५२०१०२२
२८	जोरपाटी	लशु सुब्बा तोमबाप्पो	गोकर्णेश्वर न.पा-६, जोरपाटी, काठमाडौं	०१-४९१०७९६/४९१०७८८
२९	काँडाघारी	बिपना खड्का	कागेश्वरी मनहरा न.पा-९, काठमाडौं	०१-५९००९९४/०१-५९००९९३
३०	कलंकी	बिजय राज सुवेदी	काठमाडौं म.न.पा-१४, कलंकी, काठमाडौं	०१-५२१९५७०
३१	कालीमाटी	अनिता महर्जन	काठमाडौं म.न.पा-१३, कालीमाटी, काठमाडौं	०१-५३७५६८३
३२	कालोपुल	सुदर्शन सापकोटा	काठमाडौं म.न.पा-३०, कालोपुल काठमाडौं	०१४४४१९८३, ०१४४४१९८४
३३	कमलविनायक	सुनिता भुजु	भक्तपुर न.पा-१, च्यामासिंह, भक्तपुर	०१-६६२०३८०/६६२०३८१
३४	कान्तिपथ	सकिला ढकाल	काठमाडौं म.न.पा-३०, काठमाडौं	०१-४२२६००२/४२४०९९८
३५	कपन	उत्तम कार्की	बुढानिलकण्ठ न.पा-१२, काठमाडौं	०१-४८२२४८९/०१-४८२२९१३
३६	किर्तीपुर	सरिना श्रेष्ठ	किर्तीपुर न.पा-९, नयाँबजार, काठमाडौं	०१-४३३४९३३
३७	कुलेश्वर	सुरेन्द्र पाण्डे	काठमाडौं म.न.पा-१४, काठमाडौं	०१-४२८४११०

३८	कुमारीपाटी	ललिता अधिकारी	ललितपुर म.न.पा-१९, ललितपुर	०१-५४०८६५०
३९	लाजिम्पाट	गणेश प्रसाद अधिकारी	काठमाडौं म.न.पा-२, लाजिम्पाट, काठमाडौं	०१-४००२२७४, ४००२१३४
४०	मध्यापुर ठिमी	बदन मैया ट्वयना	मध्यपुर ठिमी म.न.पा-९, राधेराधे, भक्तपुर	०१-६६३३४४१
४१	महाराजगञ्ज	रीता दाहाल	काठमाडौं म.न.पा-५, महाराजगञ्ज, काठमाडौं	०१-४७२०७०९
४२	मङ्गलपुर	प्रकाश खनाल	भरतपुर म.न.पा-१५, चितवन	०५६-५९१९११
४३	नरदेवी	मोनिका मानन्धर खनाल	काठमाडौं म.न.पा-१८, नरदेवी, काठमाडौं	०१४२६३९१९, ०१४२६३९२०
४४	नारायणगढ	मीन बहादुर चौलागाईं	भरतपुर-४, चितवन	०५६-५९६१२७
४५	नरेफाँट	एलिना थापा श्रेष्ठ	काठमाडौं म.न.पा-३२, नरेफाँट	०१-५१४९३११, ०१-५१४९२२१
४६	नयाँबजार	दिपक अधिकारी	काठमाडौं म.न.पा-१६, नयाँबजार, काठमाडौं	०१-४३८०२१२१/०१-४३६१८१२
४७	नेपालटार	अमृता अधिकारी	तारकेश्वर न.पा.-११, काठमाडौं	०१-४३६५४७५
४८	न्यूरोड	विप्लवी सिंह	काठमाडौं म.न.पा-२२, न्यूरोड, काठमाडौं	०१-४२२४६१६/१७७-१-४२३९५३५
४९	पुरानो बानेश्वर	उद्यव ढकाल	काठमाडौं म.न.पा-१०, पुरानो बानेश्वर, काठमाडौं	०१-४४८४९९६
५०	पदमपुर	सुनिल खनाल	कालिका न.पा.-५, चितवन	९८४९१४२०८४
५१	पर्सा	सान्जन सिंह	खैरेनी न.पा.-८, चितवन	०५६-५८३४००, ०५६-५८३३११
५२	पाटन	रवी श्रेष्ठ	ललितपुर म.न.पा-२१, पाटन, ललितपुर	०१-५००५५३१
५३	फर्पिङ्ग	उज्ज्वल क्षेत्री	दक्षिणकाली न.पा.-६, काठमाडौं	०१४७१०५६९/०१४७१०६९१
५४	पुतलीसडक एक्सटेन्सन काउन्टर	निरन के.सि.	काठमाडौं म.न.पा-२८, पुतलीसडक	०१-४२६४८५७
५५	रामकोट	दिपक बहादुर महारा	नागार्जुन न.पा. -६, रामकोट, काठमाडौं	०१-४०३९६९०
५६	रोशी	सुशिल सापकोटा	रोशी न.पा.-७, कटुञ्जे, काभ्रे	९८०१६०६३७५
५७	सरस्वतीनगर	उर्मिला बैद्य	काठमाडौं म.न.पा-६, सरस्वतीनगर	०१-४८२२७३०
५८	सातदोबाटो	प्रिया श्रेष्ठ	ललितपुर म.न.पा-१५, चापागाँउ, ललितपुर	०१-५१५१२८८
५९	शंखमुल	रचना लामिछाने	काठमाडौं म.न.पा-१०, शंखमुल	०१-४७८१३९६, ४७८१५१६
६०	सिन्धुली	नितिश बस्नेत	कमलामाई न.पा.-६, सिन्धुली	०४७-५२०७४८/४७
६१	सुन्धारा	एलिना शाक्य	ललितपुर म.न.पा-१२, पाटन, ललितपुर	०१-५५५४४९८
६२	सुर्यविनायक	कल्पना प्रजापति	मध्यपुर ठिमी न.पा.-७, सुर्यविनायक, भक्तपुर	०१-६६२००९२/९३
६३	स्वयम्भू	रिकेश श्रेष्ठ	काठमाडौं म.न.पा-१५, स्वयम्भू	०१-५२४७२५६/५५
६४	टाँडी	रमेश पौडेल	रत्ननगर न.पा.-८, चितवन	०५-६५६३१४३
६५	ठमेल	पुजा बज्राचार्य	काठमाडौं म.न.पा-२९, ठमेल	०१-४७०१३४०/४१
६६	तिनकुने	महिमा अर्याल	काठमाडौं म.न.पा-३५, तिनकुने	०१-४१११९४१, ४१११८८१
६७	त्रिपुरेश्वर	नवराज कार्की	काठमाडौं म.न.पा-११, त्रिपुरेश्वर	०१-४२३२५०४
६८	तिनचुली	निग्मा ग्यल्जेन शेर्पा	काठमाडौं म.न.पा-६, तिनचुली	०१-४९१७२३३
६९	जावलाखेल	अनिश घिमिरे	ललितपुर म.न.पा-४, पुल्चोक, ललितपुर	०१-५४५३४२३
७०	सिनामंगल एक्सटेन्सन काउन्टर	शेरा पन्त	काठमाडौं म.न.पा-९, सिनामंगल	९८६९१५१७१२
७१	न्यूरोड गेट	लोक बिक्रम थापा	काठमाडौं म.न.पा-२२, न्यूरोड गेट	९८४९६९७८९६
७२	भैसेपाटी	शोभा सिवाकोटी	ललितपुर म.न.पा-२५, भैसेपाटी	९८४१२४६०७४
७३	लुभू	शर्मिष्ठा कार्जि	महालक्ष्मी न.पा. - ८, लुभू	९८४१५०१८८०

गण्डकी प्रदेश

क्र.सं.	शाखा	शाखा प्रवन्धक	शाखा कार्यालय ठेगाना	सम्पर्क टेलिफोन
१	बगर	हरी बहादुर भट्ट	पोखरा म.न.पा-१, बगर, कास्की	०६१-५२७७४७
२	बागलुङ्ग	गणेश पाठक	बागलुङ्ग न.पा.-२, बागलुङ्ग	०६८-५२२९३३/५२२९३४
३	बेनी	नारायण सापकोटा	बेनी न.पा.-७ बेनी बजार, म्याग्दी	०६९-५२९२५७/०६९-५२९२५८
४	बेसीशहर	जनक अधिकारी	बेशी सहर न.पा.-८ बेशी शहर, लम्जुङ्ग	०६६-५२९३६९
५	विनय त्रिवेणी	महेन्द्र गोदार	विनय त्रिवेणी न.पा.-१, नवलपुर	०७८-४९६९८६/९०
६	बिरौटा	प्रदिप पोखरेल	पोखरा म.न.पा-१७, बिरौटा, कास्की	०६१-४६०९८५
७	बुद्ध चोक	बिष्णु प्रसाद शर्मा	पोखरा म.न.पा-१०, बुद्धचोक, कास्की	०६१-४३२५०५
८	चिप्लेढुङ्गा	विनय पाहारी	पोखरा म.न.पा-९, चिप्लेढुङ्गा, कास्की	०६१-५४३७२५
९	दलदले	कमल गौतम	देवचुली न.पा.-१३, नवलपुर	०७८-५७५०७९
१०	दमौली	सुरेश राज न्यौपाने	ब्यास न.पा.-२, तनहुँ	०६५-५६९७९०/५६२६९०
११	देवघाट	त्रिविक्रम लामिछाने	देवघाट गा.पा.-५, तनहुँ	०५६-५०००९४/९५
१२	दुलेगौडा	बिस्वास बास्तोला	शुक्ला गण्डकी न.पा.-३, तनहुँ	०६५-४९४४२२/२३
१३	डुम्रे	शंकर खनाल	बन्दीपुर गा.पा.-१, तनहुँ	०६५-५८०९९७
१४	गैडाकोट	कमल भण्डारी	गैडाकोट न.पा.-४, गैडाकोट बजार	०७८५०९७३९/५०३९८३
१५	गोरखा बजार	जिवन बानिया	गोरखा न.पा.-६, गोरखा	९८४३२९५५६
१६	हेम्जा	बिनोद राज पौडेल	पोखरा म.न.पा-२५, हेम्जा, कास्की	०६१-४००५७४
१७	कावासोती	सुरज गिरी	कावासोती न.पा.-२, नवलपरासी	०७८-५४९९३३/०७८-५४९९३४
१८	लेकसाइड	शोभा कान्त पौडेल	पोखरा म.न.पा, लेकसाइड, कास्की	०६१-४५४४९४
१९	लेखनाथ	केशब राज पौडेल	पोखरा म.न.पा-२७, तालचोक, कास्की	०६१-५६४८३८
२०	फर्स्याङ्ग	अनिरुद्र बराल	पोखरा म.न.पा-५, फर्स्याङ्ग, कास्की	०६१-४९९५९२, ४९९९५५
२१	पोखरा	ज्योतिन्द्र पौडेल	पोखरा म.न.पा-८, न्यूरोड, कास्की	०६१-५५९३३८
२२	वालीङ्ग	गोपी कृष्ण रेग्मी	वालीङ्ग न.पा.-८, वालीङ्ग	०६३-४४०००३/९८५५०५८३३३

लुम्बिनी प्रदेश

क्र.सं.	शाखा	शाखा प्रवन्धक	शाखा कार्यालय ठेगाना	सम्पर्क टेलिफोन
१	अमरपथ	राजु पौडेल	बुटवल उप.म.न.पा-४, रूपन्देही	०७९-५४९६५०/०७९-५४९८०९
२	बि.पी. चोक	लोक बिक्रम थापा	नेपालगञ्ज उप.म.न.पा-१२, बाँके	०८१-५२००७६
३	बाँसगढी	क्रिस्टल भट्ट	बाँसगढी न.पा.-५, बर्दिया	९८५९९६२८८२
४	बर्दघाट	कमल पौडेल	बर्दघाट न.पा.-४, बर्दघाट	०७८-५८०६०७
५	भैरहवा	जिवन घिमिरे	भैरहवा-१२, प्रहरीटोल	०७९-५२३६४५
६	बुटवल	चन्द्र देव पौडेल	बुटवल उप.म.न.पा-११, रूपन्देही	०७९-५५९५४०
७	चन्द्रौटा	भिम बहादुर के.सि.	शिवराज न.पा.-६, कपिलवस्तु	०७६-५४०५२९/२
८	घोराही	मिगल सिंह ठकुरी	सहिदचोक-११, घोराही, दाङ्ग	०८२-५६३९७४
९	गोरूसिङ्गे	उमङ्ग पाख्रिन	बुद्धमुमी न.पा.-२, कपिलवस्तु	०७६-५४५२७५
१०	जितपुर	मनोज पौडेल	बाँडगंगा न.पा.-१, कपिलवस्तु	०७६-५५०४२५
११	जुम्री	रवीन सुबेदी	प्युठान न.पा.-४, प्युठान	०८६-४६०९५३
१२	खैरेनी	आनन्द बस्नेत	देवदह न.पा.-७, रूपन्देही	०७९-५७७३५०
१३	खजुरा	अभिन्त सिंह	खजुरा गा.पा.-३, बाँके	०८१-५६०९९४/९९५


१४	कोहलपुर	निर्मल बम	कोहलपुर न.पा.-११, बाँके	०८१-५४२०४०/४१
१५	कोटीहवा	कमल काईराला	तिलोतमा न.पा.-१५, रूपन्देही	०७१-५१४१५६
१६	कृष्णनगर	किरण घिमिरे	शिवराज न.पा.-२, कपिलवस्तु	०७६-५२०६५६
१७	लमही	सुवास शाही	लमही न.पा.-५, दाङ	०८२-५४०९०५
१८	लुम्बिनी	किरण कुमार गौतम	लुम्बिनी संस्कृतिक न.पा.-१०, रूपन्देही	०७१-५८०३१७
१९	मणीग्राम	राजेन्द्र प्रसाद आचार्य	मणीग्राम न.पा.-५, रूपन्देही	०७१-५६०८०७/५६०८०६
२०	मर्चावारी	हरी नारायण चौधरी	मर्चावारी गा.पा.-३, रूपन्देही	९८५७०३८६१४
२१	नेपालगञ्ज	किरण गुरबाछ्ने मगर	नेपालगञ्ज उप.म.न.पा.-१, बाँके	०८२-५२१७०७/०८१-५२७९३२
२२	न्यूरोड, नेपालगञ्ज	मनोज कुमार तीवारी	नेपालगञ्ज उप.म.न.पा.-४, बाँके	०८१-५२०४३१/०८१-५२०४५१
२३	पाल्पा	नारायण पौडेल	तान्सेन न.पा.-३, पाल्पा	०७५-५२१५६७/०७५-५२१५६८
२४	परासी	कपिल काफ्ले	रामग्राम न.पा.-५, नवलपरासी	०७८-५२०६४७
२५	पुथा उत्तरगंगा	तेज सिंह कुदमल	पुथा उत्तरगंगा गा.पा.-१२, रूकुम पूर्व	९८४८०९०६५०
२६	सौराहा, फर्साटिककर	अबिशेक थापा	सुद्धोधन गा.पा.-५, रूपन्देही	०७१-४००२१७
२७	तुल्सीपुर	किरण आर्चाय	बि.पी. चोक-५	०८२-५२१७०७
२८	यशोधरा	नवराज सुवेदी	यशोधरा गा.पा.-६, कपिलवस्तु	०७६-६२०२३६/९८५५०५८३३३
२९	योगीकुटी	लक्ष्मी ज्ञवाली	तिलोतमा न.पा.-३, रूपन्देही	०७१४३८६१४
३०	तौलिहवा	अनमोल घिमिरे	तौलिहवा न.पा.-१, कपिलवस्तु	०७६-५६०६७८

कर्णाली प्रदेश

क्र.सं.	शाखा	शाखा प्रवन्धक	शाखा कार्यालय ठेगाना	सम्पर्क टेलिफोन
१	दैलेख	जनक राज ओझा	नारायण न.पा.-१, दैलेख	०८९-४१००६०
२	जुम्ला	चित्र सापकोटा	चन्दननाथ न.पा., जुम्ला	९७७-०९१-५६११६३, ५६११६४
३	मुसीकोट	ओपेन्द्र विष्ट	मुसिकोट न.पा.-५, रूकुम पश्चिम	०८८-५३०३८०
४	सुर्खेत	रञ्जन काईराला	बिरेन्द्रनगर न.पा.-६, सुर्खेत	०८३-५२३८५२

सुदूर पश्चिम प्रदेश

क्र.सं.	शाखा	शाखा प्रवन्धक	शाखा कार्यालय ठेगाना	सम्पर्क टेलिफोन
१	अत्तरीया	दिलिप पङ्गाली	गोदावरी न.पा.-२, कैलाली	०९१-५५०५१६/०९१-५५००३१
२	बौनिया	धिमन्तराज गिरी	बौनिया, दोधारा-९, कैलाली	०९१-४०४११८/४०४११९
३	बुडीगंगा	धर्मनन्द अवस्थी	बुडीगंगा न.पा.-६, बाजुरा	९८४१८९१७९५
४	क्याम्पस चोक	योगेन्द्र भण्डारी	धनगढी उप.म.न.पा.-८, कैलाली	०१-५२३०१४/०१-५२३०१५
५	डडेलधुरा	तिर्थ बहादुर भुकल	अमरगढी न.पा.-५, डडेलधुरा	०९६-४१००१४
६	धनगढी	नितेश श्रेष्ठ	मेनरोड, धनगढी, कैलाली	०९१-५२७४६३
७	लम्की	प्रकृती सन्त ठकुराठी	लम्की चुहा न.पा.-१, कैलाली	९७७-०९१-५४०५३६, ५४०५३७
८	महेन्द्रनगर	भुवन प्रसाद पन्त	भिमदत्त न.पा.-४, महेन्द्रनगर	०९९-५२०१६३
९	टिकापुर	प्रकाश तिवारी	टिकापुर-९, कैलाली	०९१-५६११६३



कार्यकारी समूह

सुन्दर प्रसाद कडेल

प्रमुख कार्यकारी अधिकृत

रामेश्वर प्रसाद बस्याल

नायब प्रमुख कार्यकारी अधिकृत

शेर बहादुर बुढाथोकी

सहायक प्रमुख कार्यकारी अधिकृत

अर्जुन भद्र खनाल प्रमुख - साना तथा मझौला एवं उपभोक्ता कर्जा	सृजन कृष्ण मल्ल प्रमुख - सूचना प्रविधि	सुरेशराज महर्जन प्रमुख - बिजनेस सपोर्ट/पेमेण्ट सोलुसन्स
--	--	--

प्रशन्न खड्का प्रमुख - कर्पोरेट क्रेडिट	शैलजा झवाली प्रमुख - एकीकृत जोखिम व्यवस्थापन	मनोहर के.सी. प्रमुख - केन्द्रीय कर्जा प्रशासन तथा नियन्त्रण	प्रदिप पन्त प्रमुख - भ्याली रिसोर्सस
---	---	--	--

व्यवस्थापन समूह

कमल बस्नेत प्रमुख- प्रदेश नं. १	पंकज पन्त प्रमुख- मानव संसाधन तथा विप्रेषण	ईरा प्रधान प्रमुख- कर्जा जोखिम	बिप्लवी सिंह शाखा प्रबन्धक- न्यूरोड
अमित श्रेष्ठ प्रमुख - गण्डकी प्रदेश	प्रविन ढुंगेल प्रमुख - मधेश प्रदेश	प्रविण निधि तिवारी प्रमुख - केन्द्रीय संचालन	अनिन्द्र राज आचार्य प्रमुख - विशेष सम्पत्ति (कर्जा असुली) इकाई
उपेन्द्र प्रकाश गर्तौला प्रमुख - कर्णाली प्रदेश तथा लुम्बिनी उपप्रदेश	निरज श्रेष्ठ प्रबन्धक - व्यवसाय विकास (साना तथा मझौला एवं उपभोक्ता कर्जा)	ज्ञानेन्द्र कार्की प्रमुख - सामान्य प्रशासन	सरोज काप्ले प्रमुख - अनुपालन तथा संस्थागत सुशासन
सुशिल नेपाल प्रमुख - लुम्बिनी प्रदेश	लक्ष्मण घिमिरे कम्पनी सचिव	निराकार बहादुर सिँह प्रमुख - आन्तरिक लेखापरीक्षण	जीत बहादुर अधिकारी प्रमुख- ट्रेजरी

हाम्रो आफ्नै प्रादेशिक तथा शाखा कार्यालय भवनहरु ।



मधेश प्रादेशिक कार्यालय तथा वीरगञ्ज शाखा भवन



प्रदेश नं १ प्रादेशिक कार्यालय तथा बिराटनगर शाखा भवन



गण्डकी प्रादेशिक कार्यालय तथा पोखरा शाखा भवन



नवनिर्मित प्रधान कार्यालय भवन, नक्साल, काठमाडौं



सिद्धार्थ बैंक लिमिटेड

प्रधान कार्यालय, हात्तीसार, काठमाडौं, पो.ब.नं. १३८०६

फोन नं. ०१-४४४२९१९, ४४४२९२० / फ्याक्स: ९७७-१-४४४२९२१

स्वीफ्ट: SIDDNPKA • ग्राहक सेवा केन्द्र: ०१-५९७००२०

ईमेल: customercare@sbl.com.np • वेब: www.siddharthabank.com